


समृद्ध नेपालको लागि

For Prosperous Nepal

वार्षिक प्रतिवेदन २०७७/७८
ANNUAL REPORT 2020-21





© यस वार्षिक प्रतिवेदनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले समीक्षा वर्ष २०७७/७८ मा हासील गरेको वित्तीय एवं गैर-वित्तीय उपलब्धिहरु समावेश गरिएको छ ।

© This annual report covers the Financial and Non-Financial achievements of Nepal Infrastructure Bank Limited (NIFRA) for review period 2020-2021.

विकासको गतिमा

MOMENTUM OF DEVELOPMENT

कोभिड-१९ को महामारीले समग्र अर्थतन्त्र एवं वित्तीय बजारमा उत्पन्न गरेको असहज परिस्थितिका बाबजुद यस नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो रणनीतिक दिशा अनुरूप मुलुकले अङ्गिकार गरेको पूर्वाधारसंग सम्बन्धित नीति तथा कार्यक्रमहरूसंग तादम्यता राख्दै अन्तर्राष्ट्रिय सफल अभ्यासहरूलाई समेटि सार्वजनिक तथा निजी क्षेत्रको संलग्नतामा निर्माण र सञ्चालन हुने पूर्वाधारका परियोजनाहरूमा लगानीको स्रोत जुटाउने एवं लगानी विस्तार गर्ने सम्बन्धी कार्यहरू अपेक्षित रूपमा अगाडी बढाएको छ । पूर्वाधार विकास बैंकले पूर्वाधार विकासमा विशिष्टकृत संस्थाको रूपमा अग्रणी भूमिका निर्वाह गर्ने गरेको अन्तर्राष्ट्रिय अनुभवका आधारमा हाम्रै जस्ता पृष्ठभूमीबाट उठेर विकासउन्मुख भैसकेका राष्ट्रहरूले प्रतिपादन गरेको पूर्वाधारमा लगानी सम्बन्धि सफल अभ्यासहरूलाई अंगिकार गर्दै हामी पनि सुरुवाती चरण देखिनै “अबको दशकमा पूर्वाधार विकास मार्फत आर्थिक सम्बृद्धि हासिल गर्न” आवश्यक सवल् वित्तीय साभ्भेदारको रूपमा स्थापित हुन दृढ सङ्कल्पका साथ अगाडी बढेका छौं ।

Despite the adverse scenario in the financial market and the overall economy of the country caused by COVID – 19 pandemic, Nepal Infrastructure Bank (NIFRA) continued to progress as planned in line with our own strategic directions and in alignment with the policy and programmes of Nepal Government, for raising resources and deploying them in infrastructure projects developed and operated in participation of both the public and private sectors. We have been marching ahead since our inception with a robust commitment of becoming a strong financial partner for achieving “economic prosperity of the nation through infrastructure development in the next decade”, embracing best practices of other nations which have risen from the background similar to ours with the help of active and leading participation of their respective infrastructure development banks as an institution specialized for their infrastructure development.

परिचय Introduction

पूर्वाधार विकासमा मात्र केन्द्रीत भई काम गर्ने गरी विद्यमान बैंक तथा वित्तीय संस्थाभन्दा फरक बैंकको रूपमा नेपाल सरकार सहित बैंक, विमा र अन्य सार्वजनिक तथा निजी क्षेत्रको लगानीमा मुलुकको पहिलो पूर्वाधार विकास बैंकको रूपमा इजाजत प्राप्त गरी बैंक संचालनको तेस्रो वर्षमा रहेको छ । सार्वजनिक तथा निजी साभेदारी (PPP) को अवधारणामा स्थापित यस बैंकले १४ लाख भन्दा बढी आदरणीय शेयरधनी महानुभावहरूको विश्वासलाई कायम राख्दै छोटो समयमा २४ अर्व भन्दा बढीको कर्जा तथा लगानी स्वीकृत गरेको छ । परियोजना विकास निर्माण कार्यको लागि आवश्यक वित्तीय पहुँच अभिवृद्धि गर्ने, वित्तीय स्रोत संकलन गर्ने, परियोजना सम्भाव्यता अध्ययन र लगानीको संरचना तयार गर्ने लगायतका कार्यक्रमहरू समावेश गरि बैंकले पाँच बर्षे व्यवसायीक योजना कार्यन्वयनमा आएको छ । योजनाले निर्देशित गरे अनुसार बैंकले निजी क्षेत्रद्वारा प्रवर्धित एवं

सार्वजनिक महत्वका पूर्वाधारहरू जस्तै जलाशययुक्त आयोजनाहरू, विद्युत प्रसारण लाईन, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य, पर्यटन, शिक्षा, औद्योगिक क्षेत्र, स्मार्ट सिटि जस्ता परियोजनाहरूका लागि ठुलो आकारको दीर्घकालीन स्थिर पुँजी जुटाउने एवं ब्यवसायिक समिश्रण (Commercial Blending) मार्फत Hybrid Annuity Model (HAM)/Viability Gap Funding (VGF), Asset Monetization विधिहरूबाट लगानीको संरचना तयार गर्ने कार्यहरू प्राथमिकताका साथ अगाडी बढाएको छ ।

With the regulatory mandate to focus all our activities only in infrastructure development, we have been operating for last three years differently than the other existing banks and financial institutions, as the nation's first infrastructure development bank established with equity participation of Nepal Government, commercial banks, insurance companies, other institutional entities and individuals. The Bank, having been established in the Public and Private Partnership (PPP) model itself, has been able to approve loans and investments of more than NPR 24 billion in a short span of time while maintaining trust of more than 1.4 million Respected Shareholders. The Bank has adopted a five year business plan covering various programmes such as ensuring financial

reach for development of infrastructure projects, raising financial resources and developing structure for feasibility studies and financial closures of infrastructure projects. In line with this business plan, the Bank has prioritized activities for raising large sized and long term stable funds required for mega projects of social and economic importance such as storage hydroelectricity projects, transmission lines, international airports, projects related to health, tourism, education, SEZ, smart cities etc and investing such funds through Commercial Blending approaches adopting models of Hybrid Annuity Model (HAM), Viability Gap Funding (VGF) and Asset Monetization.

Contents

Vision & Mission	6
AGM Notice	7
Board of Directors	12
Directors' Profiles	14
Chairman's Message	17
Directors' Report	20
Management Team	40
CEO's Message	43
Team NIFRA	48
Our Investment Sectors	50
Details Related to Securities Issuance	52
Annual Compliance Report	54
Proposed Amendment in MOA	60
NRB Approval for Publication	61
Audit Report 2077/78 - Nepali	62
Audit Report 2020-21 - English	96
Notes to Financial Statements	130
Key Indicators	178



दूरदृष्टि Vision

पूर्वाधार विकासका लागि राष्ट्रको नोडल वित्तीय संस्था हुनु ।

To be the nodal financial institution of the nation for infrastructure development.



ध्येय Mission

- पूर्वाधारको लगानीमा थप गति प्रदान गर्ने ।
- विकासका सम्भावना लाई उजागर गर्न आवश्यक वित्तीय पहुँच पुर्याउने ।
- To accelerate investment in infrastructure.
- To bridge the financial gap for unlocking development potential.

रणनीतिक दिशा Strategic Direction

सार्वजनिक निजी
साझेदारीलाई
बढावा दिने

दीर्घकालिन स्थिर
प्रकृतिको पूँजी
परिचालन गर्ने

निजी क्षेत्रको
सहभागितालाई
प्रोत्साहित गर्ने

लगानीका लागि
प्रमुख वित्तीय
साझेदार बन्ने

सन्मिश्रित पूँजी
परिचालन गर्ने
समन्वय गर्ने



Promote
Public
Private
Partnership



Raise
Stable
Long-term
Capital



Encourage
Private
Sector
Participation



Become
Lead
Financing
Partner



Liaise
to Mobilize
Blended
Capital

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका शेयरधनी महानुभावहरूलाई तेस्रो वार्षिक साधारण सभाको सूचना

श्री आदरणीय शेयरधनी महानुभावहरू,

यस बैंकको मिति २०७८ साल कार्तिक ३० (तदनुसार १६ नोभेम्बर २०२१) गते बसेको सञ्चालक समितिको १००औं बैठकको निर्णयानुसार बैंकको तेस्रो वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न विषयहरूमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी एवम् उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।

सभा हुने मिति, स्थान र समय

मिति : २०७८ साल मंसिर २९ गते (तदनुसार १५ डिसेम्बर २०२१), बुधबार।

स्थान : अनुपम फुडल्याण्ड एण्ड ब्याङ्कवट, बत्तिसपुतली, काठमाडौं।

सञ्चालन विधि : अनलाईन (Virtual) माध्यम र भौतिक रूपमा एकसाथ संचालन हुने।

सभा शुरू हुने समय : विहान ९:०० बजे।

उपस्थिति पुस्तिका विहान ८:०० बजे देखि नै खुल्ला राखिने छ।

कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा अनलाईन प्रविधि मार्फत समेत सहभागी हुनसक्नेगरी शेयरधनी महानुभावहरूलाई Conference को Link र ID/Password उपलब्ध गराउने व्यवस्था गरिएको छ।

छलफल तथा निर्णयका लागि निर्धारित विषयहरू :

(क) सामान्य प्रस्ताव

१. आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने।
२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरू माथि छलफल गरी स्वीकृत गर्ने।
३. कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि वाह्य लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने।
४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२०,००,००,००,०००/- (रु. बीस अर्ब मात्र) को ०.४२% (शुन्य दशमलव चार दुई प्रतिशत) ले हुने रकम रु.८,४२,१०,५२७/- (रु. आठ करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैया मात्र) कर प्रयोजन सहित नगद लाभांस वितरण गर्न स्वीकृति प्रदान गर्ने।

(ख) विशेष प्रस्ताव

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७७/७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु.२०,००,००,००,०००/- (रु. बीस अर्ब मात्र) को ८% (आठ प्रतिशत) ले हुने रु.१,६०,००,००,०००/- (रु. एक अर्ब साठी करोड मात्र) बराबरको बोनस शेयर प्रदान गर्न स्वीकृति प्रदान गर्ने।
२. बैंकको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई वोनस शेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सो हदसम्म यस बैंकको जारी तथा चुक्ता पूँजी कायम हुने गरी प्रबन्धपत्रको दफा ६ मा संशोधन गर्ने प्रस्ताव पारित गर्ने।
३. प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरूबाट कुनै फेरवदल/थपघट/संशोधन/परिमार्जन गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने।

(ग) सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरूको निर्वाचन गर्ने।

(घ) विविध

साधारण सभा सम्बन्धी सामान्य जानकारी

- १) बैंकको त्सेम्रो साधारण सभा, बोनाश शेयर तथा नगद लाभांस प्रयोजनको लागि बैंकको शेयरधनी दर्ता किताब मिति २०७८/०८/०९ गते एक दिन बन्द रहनेछ । शेयरधनी दर्ता किताब बन्द भएको मिति २०७८/०८/०९ भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लि.बाट कारोबार भई यस बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल लिमिटेड, नक्साल, काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा बैंकको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले यो सभामा भाग लिन, मतदान गर्न र बोनाश शेयर तथा नगद लाभांस प्राप्त गर्न सक्ने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइएको छ ।
- २) वार्षिक साधारण सभामा भौतिक रूपमा उपस्थित भई भाग लिन इच्छुक शेयरधनी महानुभावहरूको सुविधाको लागि हाजिरी किताब सभा शुरुहुनु भन्दा १ घण्टा अगावै देखि खुला रहनेछ । संचालक निर्वाचन कार्यको लागि निर्वाचनस्थलमा २ मिटरको भौतिक दुरी कायम हुने गरी हाजिरी गर्ने र मतदान गर्ने व्यवस्था कायम गरिएको छ । संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि निर्वाचनमा सहभागि हुन आउने शेयरधनी महानुभावहरूले मास्क अनिवार्य रूपमा प्रयोग गरी आउनु पर्नेछ । साथै, निर्वाचन स्थलमा स्यानिटाइजर लगायत अन्य न्यूनतम सुरक्षाका उपकरणहरूको व्यवस्था हुनेछ ।
- ३) अनलाईन (Virtual) माध्यमबाट सभामा सहभागि हुने, आफ्नो मन्तव्य राख्ने व्यवस्था मिलाईएको हुँदा त्यसरी सहभागि हुने शेयरधनी महानुभावहरूले सभा हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै बैंकले जारी गरेको प्रवेश-पत्र सहित शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण र आफ्नो परिचय खुल्ने प्रमाण स्वयान गरी nifra.agm@nifrabank.com मा इमेल पठाउनु पर्नेछ । यसरी प्राप्त इमेलको आधारमा अनलाईन (Virtual) माध्यमबाट सभामा सहभागि हुनको लागि Conference को Link र ID/ Password उपलब्ध गराइनेछ । साथै, सभामा (Virtual) माध्यमबाट सहभागि हुने शेयरधनी महानुभावहरूले आफ्नो मन्तव्य दिन चाहेको खण्डमा माथि उल्लेखित इमेलमा सभा शुरुहुनु भन्दा १२ घण्टा अगावै मन्तव्य पठाउनु पर्नेछ । प्राप्त मन्तव्यहरू समयसिमाको अधिनमा रही कम्पनी सचिव मार्फत सभा समक्ष वाचन हुनेछ ।
- ४) वार्षिक साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरूले बैंकले जारी गरेको प्रवेश-पत्र सहित शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण र आफ्नो परिचय खुल्ने प्रमाण अनिवार्य रूपमा साथमा लिई आउनु हुन अनुरोध छ ।
- ५) सभामा भाग लिन, छलफल गर्न र मतदान गर्नको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीले सो सम्बन्धी निवेदन सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै प्रतिनिधिपत्र यस बैंकको रजिष्टर्ड कार्यालय काठमाण्डौं-१०, वानेश्वरमा बुझाई सक्नुपर्नेछ । यसरी प्रतिनिधि नियुक्त गरिएका व्यक्ति बैंकको शेयरधनी हुनु आवश्यक छ ।
- ६) प्रतिनिधि नियुक्त गरी सोको लागि प्रतिनिधिपत्र बुझाई सकेपछि प्रतिनिधि बदर गरी अर्को प्रतिनिधि दिन चाहेमा सोको सूचना सभा शुरु हुनुभन्दा ४८ घण्टा अगावै यस बैंकको रजिष्टर्ड कार्यालय काठमाण्डौं-१०, वानेश्वरमा बुझाई सक्नुपर्नेछ ।
- ७) कुनै शेयरधनीले एक भन्दा बढी शेयरधनीलाई प्रतिनिधि नियुक्त गरेको रहेछ भने बदर गरेको अवस्थामा बाहेक त्यस्ता प्रतिनिधि पत्र स्वतः खारेज हुनेछ ।
- ८) प्रतिनिधि नियुक्त गर्ने शेयरधनीले कुनै कारणवश त्यस्तो प्रतिनिधि बदर गरी आफै सभामा उपस्थित भई सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न चाहेमा सोको लिखित सूचना सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै यस बैंकको रजिष्टर्ड कार्यालय काठमाण्डौं-१०, वानेश्वरमा बुझाई सक्नुपर्नेछ ।
- ९) शेयरधनीहरूले आफै वा प्रतिनिधि मार्फत सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नुहुनेछ । नाबालक शेयरधनीको हकमा नाबालकको संरक्षक वा निजले अखिलयारी प्राप्त प्रतिनिधिले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछन् । शेयरधनीहरूको दर्ता किताबमा संरक्षकको रूपमा नाम लेखिएको व्यक्तिलाई मात्र संरक्षक मानिनेछ ।
- १०) संयुक्त रूपमा एक जनाभन्दा बढी व्यक्तिको नाममा शेयर लिएकोमा त्यस्तो साभेदारहरूद्वारा मनोनित गरिएको साभेदारले वा निजहरूले मनोनित गरेको प्रतिनिधिले र सो बमोजिम कुनै साभेदार मनोनित हुन नसकेकोमा शेयरधनीहरूको दर्ता किताबमा जसको नाम पहिले उल्लेख भएको छ सोहि व्यक्तिले दिएको मत वा प्रतिनिधिपत्र मात्र सदर हुनेछ ।
- ११) बैंकको सञ्चालक पदको निर्वाचन सम्बन्धी कार्यक्रम सहितको सम्पूर्ण सूचना तथा जानकारीहरू निर्वाचन अधिकृतले बैंकको रजिष्टर्ड कार्यालयको सूचना पाटि वा यस बैंकको वेबसाइट www.nifrabank.com मा प्रकाशित गरे बमोजिम हुनेछ ।
- १२) सभाको दिन सभा शुरु हुनु भन्दा पहिले नै उपस्थित भईदिनुहुन हार्दिक अनुरोध छ ।

नोटः

१. बैंकको वार्षिक प्रतिवेदन काठमाण्डौं-१०, वानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालय वा बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल लिमिटेड, नक्साल, काठमाडौंबाट प्राप्त गर्न सक्नुहुनेछ । साथै साधारणसभा सँग सम्बन्धित वार्षिक प्रतिवेदन र छलफलका विषयहरू यस बैंकको वेबसाइट www.nifrabank.com मा पनि राखिएको हुँदा त्यहाँबाट समेत हेर्न सकिने व्यहोरा जानकारी गराउँदछौं ।
२. अन्य जानकारीको लागि बैंकको रजिष्टर्ड कार्यालय, काठमाण्डौं-१०, वानेश्वर स्थित कम्पनी सचिवको कार्यालय (टेलिफोन नं. ०१-४७८४१९७/४७८०२०३ Ext. १५२) मा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि., काठमाडौं-१० वानेश्वर

प्रवेश पत्र

१. शेयरधनीको नाम :

२. ठेगाना :

३. शेयरधनी परिचय/हितग्राही खाता नं. :

४. शेयर प्रमाणपत्र नं. :

५. लिएको शेयर संख्या :

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि.को मिति २०७८/०८/२९ मा हुने तेस्रो वार्षिक साधारण सभामा उपस्थिति हुन जारी गरिएको प्रवेश पत्र ।

द्रष्टव्य : सभाकक्षमा प्रवेश गर्न यो प्रवेश पत्र अनिवार्य रूपमा लिई आउन हुन अनुरोध छ । अन्यथा सभाकक्षमा प्रवेश गर्न पाइने छैन ।

ईश्वर बन्धु गौतम
कम्पनी सचिव



प्रोक्सी फाराम

श्री संचालक समिति

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि.

काठमाडौं-१० वानेश्वर

विषय: प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

..... जिल्ला न.पा./गा.पा. वडा नं.बस्ने म/हामी

..... ले त्यस कम्पनीको शेयरधनीको हैसियतले मिति २०७८ साल मंसिर २९ गते बुधबारका दिन हुने

तेस्रो वार्षिक साधारण सभामा म/हामी स्वयं उपस्थिति भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा

मेरो/हाम्रो तर्फबाट भाग लिन तथा मतदान गर्नका लागि जिल्ला न.पा./गा.पा.

वडा नं.बस्ने श्री लाई मेरो/हाम्रो प्रतिनिधि नियुक्त गरी पठाएको छु/ पठाएका छौं ।

प्रोक्सी लिनेले भर्ने

हस्ताक्षरको नमुना :

नाम:

शेयरधनी परिचय नम्बर/ डिम्याट खाता नं. :

प्रोक्सी दिनेले भर्ने

दस्तखत :

नाम:

शेयरधनी परिचय नम्बर/ डिम्याट खाता नं. :

शेयर संख्या:

मिति:

छाप:



...NIFRA *for*
INNOVATIVE INFRA.

संचालक समिति Board of Directors



“ हामी अबको दशकमा निर्माण हुने पूर्वाधारहरूमा सवल वित्तीय साझेदारको भुमिका निर्वाह गर्न प्रतिवद्ध छौं ।

We are committed to play the role of strong financial partner in the infrastructure to be built over the next decade.



FROM LEFT TO RIGHT

BOTTOM: MR. ANUJ AGARWAL (CHAIRMAN), MR. CHANDRA PRASAD DHAKAL (DIRECTOR)

TOP: MR. KEDARNATH SHARMA (DIRECTOR), MR. LALMANI JOSHI (DIRECTOR), MR. SHANKAR PRASAD ADHIKARI (DIRECTOR)



संचालकज्यूहरुको परिचय Directors' Profiles



Mr. ANUJ AGARWAL
CHAIRMAN (MBA)

अध्यक्ष श्री अनुज अग्रवालज्यू विशाल ग्रुपको प्रतिनिधित्व गर्दै बैंकको संचालक समितिमा रहनु भएको छ । उहाँ नेपालमा बैचारिक चिन्तन भएको गतिशील उद्यमीको रूपमा परिचित हुनुहुन्छ । अग्रवालज्यूले आफ्ना व्यवसायिक जीवनको दौरान विभिन्न क्षेत्रका उद्यमहरु जस्तै: पूर्वाधार, उद्योग, उर्जा, शिक्षा, रिटेल लगायतका उद्योग एवं कम्पनीहरु स्थापना र सोको संचालनमा सक्रिय भूमिका खेल्नु भएको छ । नेपालको सामाजिक एवं आर्थिक सम्भावनाहरुप्रति अत्यन्त जिज्ञासु श्री अग्रवालज्यूले दशकौं देखि विभिन्न संघ संस्थाहरुमा फरक फरक क्षमतामा संलग्न भई कार्य गर्नु भएको छ । उहाँ हाल नेपाल उद्योग परिसंघ (CNI) को पूर्व उपाध्यक्ष हुनुका साथै EO, YPO जस्ता प्रतिष्ठित संस्थाहरुको संस्थापक सदस्य समेत रहनु भएको छ । उहाँले विषय विज्ञको रूपमा नेपाल सरकार, गैह्र सरकारी संस्था, द्विपक्षीय र अन्य फ्रेमवर्कहरुमा संलग्न भई कार्य गरि सक्नु भएको छ । श्री अग्रवालज्यूले Vanderbilt University बाट सन् १९९६ मा MBA डिग्री हासिल गर्नु भएको छ ।

Mr. Anuj Agarwal represents in the Bank's Board from 'Vishal Group'. He is one of Nepal's most dynamic entrepreneurs and thought leaders. As a serial entrepreneur he has helped found companies across various domains including Infrastructure, Industry, Power, Education and Retail.

Highly passionate about the socio-economic potential of Nepal, Mr. Agarwal has spent decades working across various institutions in various capacities, including as Vice President of CNI, Founder Member of EO, YPO, and been invited as an expert consultant across various Government, NGO, Bilateral and other frameworks. Mr. Agarwal graduated in 1996 with an MBA from Vanderbilt University.



MR. KEDARNATH SHARMA
DIRECTOR (MA, LLM)

संचालक श्री केदार शर्माज्यू नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै बैंकको संचालक समितिमा रहनु भएको छ । उहाँ सहसचिव हुनुहुन्छ र हाल अर्थ मन्त्रालय अन्तर्गत प्रशासन महाशाखाको महाशाखा प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ । उहाँ सँग नेपाल सरकारको निजामति सेवाको विभिन्न पदमा रही कार्य गरेको अनुभव छ । निजामति सेवाको विभिन्न पदमा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट कानून र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ सँग प्रशासन, व्यवस्थापन र अर्थशास्त्र सम्बन्धि विभिन्न विधामा राम्रो दखल छ ।

Mr. Kedarnath Sharma represents in the Bank's Board from Ministry of Finance (MoF). He is Joint Secretary of MoF, Government of Nepal (GoN). He is presently heading Administration Division of the Ministry as a Division Head. Mr. Sharma has contributed leadership role in different capacities in his civil service career. Mr. Sharma holds a Master's degree in Political Science as well as Master's degree in Law from Tribhuvan University. He has good competencies in the areas of administration, management and economics affairs.



Mr. CHANDRA PRASAD DHAKAL
DIRECTOR (B.COM)

संचालक श्री चन्द्र प्रसाद ढकालज्यू आईएमई लि. को प्रतिनिधित्व गर्दै बैंकको संचालक समितिमा रहनु भएको छ। उहाँ नेपालको औद्योगिक तथा व्यवसायिक घराना आई. एम. ई. ग्रुप (IME Group) को अध्यक्ष हुनुहुन्छ। उहाँ नेपालको प्रतिष्ठित व्यवसायीको रूपमा परिचित हुनुका साथै विभिन्न संघ-संस्थामा आवद्ध हुनुहुन्छ। आई. एम. ई. ग्रुप विशेषतः रेमिट्यान्स, बैंक, बीमा, पर्यटन क्षेत्र, हाइड्रोपावर, अटोमोवाईल्स, पूर्वाधार, केवलकार लगायतका व्यवसायहरूमा संलग्न छ। उहाँ हाल ग्लोबल आईएमई बैंक लि., आई. एम. ई. ग्रुप तथा चन्द्रागिरी हिल्स लि. को अध्यक्ष हुनुका साथै नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र गणतन्त्र इन्डोनेसियाका लागि नेपालको महावाणिज्यदूतको रूपमा समेत कार्यरत हुनुहुन्छ। उहाले बि. कम. (B.Com) सम्मको उच्च शिक्षा हासिल गर्नु भएको छ।

Mr. Chandra Prasad Dhakal represents in the Bank's Board from IME Ltd. Mr. Dhakal is Chairman of "IME Group" Nepal. He is a successful businessman of the country and represents several organisations in different capacities. IME Group is renowned business house particularly known for Remittance, Banking, Insurance, Hospitality, Hydropower, Automobiles, Infrastructure, Cable Car etc. in Nepal. Presently, he is the Chairman of Global IME Bank Ltd., IME Group and Chandragiri Hills Ltd. He is also senior Vice President of Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) as well as Honorary Consul of the Republic of Indonesia for Nepal. Mr. Dhakal holds Bachelor's degree in Commerce.



Mr. LALMANI JOSHI
DIRECTOR (MBA)

संचालक श्री लालमणी जोशीज्यू इमर्जिङ्ग नेपाल लि.को प्रतिनिधित्व गर्दै बैंकको संचालक समितिमा रहनु भएको छ। उहाँ नेपाल सरकार को सचिव पदबाट सेवा निवृत्त कर्मचारी हुनुहुन्छ। उहाँको निजामती सेवामा ३५ वर्ष भन्दा बढीको अनुभव रहेको छ। उहाँ हाल इमर्जिङ्ग नेपाल लि. को अध्यक्ष हुनुहुन्छ। विगतमा उहाँ हिमालयन बैंक लि., नवल बैंक लि. र नेपाल औद्योगिक विकास निगमको संचालक भई कार्य गरिसक्नु भएको छ। उहाँले एम. बि. ए. (MBA) सम्मको उच्च शिक्षा हासिल गर्नु भएको छ।

Mr. Lalmani Joshi represents in the Bank's Board from Emerging Nepal Ltd. He is retired Secretary of Government of Nepal (GoN). During his service period of more than thirty-five years with GoN, Mr. Joshi had served the government in different capacities. Presently, he is the Chairman of Emerging Nepal Ltd. In the past, Mr. Joshi had served in the Board of Himalayan Bank Limited, NABIL Bank Ltd. and Nepal Industrial Development Corporation as a Director. Mr. Joshi holds Master's degree in Business Administration.



Mr. SHANKAR PRASAD ADHIKARI
DIRECTOR (MBA)

संचालक श्री शंकर प्रसाद अधिकारीज्यू स्वतन्त्र संचालकको रूपमा बैंकको संचालक समितिमा रहनु भएको छ। उहाँ नेपाल सरकार को सचिव पदबाट सेवा निवृत्त कर्मचारी हुनुहुन्छ। निजामती सेवामा ३० वर्ष भन्दा बढीको अनुभव रहेको उहाँले सरकारी सेवाको दौरान विभिन्न पदमा रही कार्य गर्नु भएको छ। उहाँले नेपाल राष्ट्र बैंक लगायत विभिन्न सरकारी र गैह्र सरकारी संघ-संस्थाहरूको संचालक समितिमा अध्यक्ष र संचालकको रूपमा नेतृत्वदायी भूमिका प्रदान गरिसक्नु भएको छ। उहाँले एम. बि. ए. (MBA) सम्मको उच्च शिक्षा हासिल गर्नु भएको छ।

Mr. Shankar Prasad Adhikari represents in the Bank's Board as an Independent Director. He is retired Secretary of Government of Nepal (GoN). During his service period of more than thirty years with GoN, Mr. Adhikari served the government in different capacities. In the past, Mr. Adhikari had served as Chairman/Board Member in various renowned Government entities, Council and Companies including Nepal Rastra Bank. Mr. Adhikari holds Master's degree in Business Administration.



ANUJ AGARWAL
CHAIRMAN



अध्यक्ष श्री अनुज अग्रवालज्यूको तन्त्रब्य Message from Chairman, Mr. Anuj Agarwal

आदरणीय शेयरधनीमहानुभावहरू तथा विशेष अतिथिज्यूहरू

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तेस्रो बार्षिक साधारण सभामा आफ्नो अमूल्य समय दिई सहभागिता जनाई गरिमा बढाई दिनु भएकोमा उपस्थित आदरणीय शेयरधनी महानुभावहरू, हाम्रो निमन्त्रणा स्वीकार गरी पाल्नु भएका नेपाल सरकार, अर्थ मन्त्रालयका प्रतिनिधिज्यू, नियमनकारी निकायका प्रतिनिधिज्यूहरू, वाह्य लेखापरिक्षकज्यू एवं बैंकमा कार्यरत कर्मचारीहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई सञ्चालक समिति र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु।

बैंकको स्थापना कालदेखि नै नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायहरबाट प्राप्त निरन्तर मार्गनिर्देशन र शेयरधनी महानुभावहरूले देखाउनुभएको अपार विश्वासकै फल स्वरूप मुलुकै सर्वाधिक शेयरधनीहरू रहेको वित्तीय संस्थाहरू मध्यको एक सवल बैंकको रूपमा आज यस बैंकले आफ्नो व्यवसायिक क्रियाकलापहरू संचालन गर्न सक्षमता तथा विज्ञता हासिल गरेको छ। बैंक प्रति अपार माया, चासो र अपेक्षा राख्नु हुने सम्पूर्ण उपस्थित महानुभावहरूलाई यस बैंकले आ. व. २०७७/७८ मा हासिल गरेको प्रमुख उपलब्धीहरू यस सभा मार्फत जानकारी गराउन पाउँदा गौरवान्वित महशुस गरेको छु।

Dear valued shareholders, distinguished representative from Ministry of Finance, distinguished authorities from various regulatory bodies, external auditors of the Bank, and all the employees and members of Nepal Infrastructure Bank Limited family, I Anuj Agrawal, would like to extend my heartfelt welcome to each one of you for your gracious presence in this memorable occasion of the 3rd Annual General Meeting of Nepal Infrastructure Bank Limited.

Due to continuous support and guidance of Ministry of Finance, Nepal Rastra Bank and other regulatory authorities and utmost trust of the valued Shareholders since the inception, the Bank has today achieved the expertise and capacity to conduct its business activities as a strong bank among Banks and Financial Institutions with nation's largest number of shareholders. I feel immense pride in sharing with you NIFRA's major achievements during FY 2020-21 in this Annual General Meeting with all the stakeholders who extend immense support and interest and have expectations from NIFRA.

समिक्षा अवधिमा लिईएको कार्यदिशा र अनुभव

नेपाल अब पूर्वाधार विकास मार्फत आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न उन्मुख भएको सन्दर्भमा मुलुकको एक मात्र पूर्वाधार विकास बैंकको रूपमा यस बैंकले निर्वाह गर्नुपर्ने विशेष जिम्मेवारीलाई हामीले आत्मसात गरेका छौं। हामीले आ. व. २०७६/७७ देखि रणनीतिक दृष्टिले महत्वपूर्ण रहेका स्वदेशी तथा विदेशी पुँजी बजार बाट पूर्वाधार बोन्ड, उर्जा बोन्ड, ग्रिन बोन्ड मार्फत ठुलो आकारको दीर्घकालीन स्थिर पुँजी जुटाउने, सार्वजनिक महत्वको पूर्वाधारका परियोजनाहरूमा ब्यवसायिक समिश्रण (Commercial Blending) मार्फत Hybrid Annuity Model (HAM) / Viability Gap Funding (VGF), Asset Monetization विधिहरूबाट लगानी गर्न आवश्यक हुने नीति, कानून र संरचना तयार गर्ने कार्यमा समावेश हुने, विदेशी लगानी आकर्षित गर्न जरुरी रहेको हेजिंग सम्बन्धी विनियमावलीमा आवश्यक संशोधनको प्रयास गर्ने जस्ता दुरगामी महत्वका कार्यहरू विशेष जोडका साथ अगाडी बढाएका छौं।

राष्ट्रले पूर्वाधार विकासमा लिएको नीति तथा कार्यक्रमसंग हातेमालो गर्न सकेको खण्डमा मात्र नेपाल सरकार, नियामकीय निकायहरू, निजि क्षेत्र लगायतका बिभिन्न सरोकारवालाहरूले यस बैंकसंग गरेका गरिएको अपेक्षा पुरा हुने हुँदा सोहि अपेक्षालाई पूर्णता दिन लागि परेका छौं। यी विषयहरूलाई सफलताका साथ लागु गर्न लामो समय र श्रोत खर्च गर्नु पर्ने हुँदा सोका लागि बजेट र जनशक्ति व्यवस्थापनको कार्य अगाडी बढाईएको छ। विभिन्न मुलुकका पूर्वाधार विकास बैंकको पृष्ठभूमि र अभ्यासहरूलाई सुक्ष्मरूपमा अध्ययन गर्दा यस प्रकृतिका बैंकको सफलता वित्तीय सूचकांकमा मात्रै सिमित नभई राष्ट्रको पूर्वाधार क्षेत्रमा गरेको योगदानलाई समेत गणना गरेको पाइन्छ। सोहि अनुरूप, यस बैंकले पनि सार्वजनिक महत्वका ठुला तथा आर्थिकरूपमा रणनीतिक महत्वका परियोजनाहरूमा सहभागिता जनाउन अग्रसरता लिएको र आवश्यक पूर्वाधारहरू तयार गरिरहेको छ। यस बैंकमा लगानी गर्नुभएका आदरणीय शेयरधनीहरूले छोटो तथा मध्यम समयवाधिमा प्राप्त हुने प्रतिफल मात्र नहेरि दिगो पूर्वाधारमा गरिने लगानीको रूपमा लिनु भएकोमा हामी आभारी छौं। सोहि अनुरूप, बैंकको वित्तीय सूचकहरू, लगानी र कार्य क्षेत्रहरूमा क्रमिक विस्तार भईरहेकै छ। साथै, बैंकले आ. व. २०७७/७८ मा सर्वसाधारणको लागि हाल सम्मकै ठुलो परिमाणको सार्वजनिक शेयर निष्काशन (IPO) मार्फत रु. ८ अर्ब पुँजी प्राप्त गरी सार्वजनिक नीजि साभेदारी अवधारणामा स्थापित मुलुककै सर्वाधिक चुक्ता पुँजी भएको बैंक बनेको छ।

बैंकले तिनै तहका सरकारहरू, तालुक मन्त्रालय र विभागहरू लगायत बिकाससिल साभेदारहरू, अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरू सँग सहकार्य गरी पूर्वाधारको लगानीमा बिस्तारित भूमिका निर्वाह गर्नु पर्ने सन्दर्भमा अन्तर्राष्ट्रिय वित्त नीगम (IFC), एसियाली विकास बैंक (ADB), Foreign, Commonwealth and Development Office (FCDO), विश्व बैंक (World Bank), GuarantCo लगायतका निकायहरूसँग बैंकले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन,

Activities done and Experiences gained during Review Period

We fully understand the responsibilities NIFRA needs to bear as an only infrastructure development bank, at a time when Nepal is moving ahead towards the goal of achieving economic prosperity through infrastructure development. Since Financial Year 2019-20, we have taken on several long term initiatives like raising large sized long term stable funds from domestic and foreign capital markets through Infra-Bond, Energy Bond, Green Bond, participating in formulation of far reaching policies, acts and modalities required for financing socially important infrastructure projects through 'Commercial Blending' approach by using various models like Hybrid Annuity Model (HAM), Viability Gap Funding (VGF), Asset Monetization and providing inputs for amendment of Bylaws related to Hedging which is essential for attracting foreign investments.

NIFRA can meet the expectations of Nepal Government, regulators, private sector and other stakeholders only when it aligns its activities with the policies and programs that the Government has taken for nation's infrastructure development. Understanding this, we have been wholeheartedly pursuing our efforts accordingly in order to meet such expectations. As efforts like these take long duration and resources, we have been well managing the budget and human resources required for the same. A close look into the background and practices of infrastructure development banks in different other nations reveals that the success of such banks are defined not only by their financial indicators but also by their contribution on the infrastructure sector of their country. Accordingly, NIFRA has also prioritized the financing of large infrastructure projects which are socially significant and economically strategic. In this regard, NIFRA is grateful to all its Respected Shareholders who have invested in NIFRA for making long term contribution in country's infrastructure rather than for short and mid - term returns only. This is reflected by the regular growth in Bank's financial indicators, investment portfolio and activities. During FY 2020/21, NIFRA became the Bank established under PPP modality with largest paid up capital after successfully completing the issuance of Initial Public Offering (IPO) of NPR 8 Billion to the general public.

In order to play a larger role in infrastructure development in co-operation with all the three layers of the Government, related Ministries and Departments, Development Partners, International Banks and Financial Institutions and Multilateral Development Organizations, NIFRA has partnered with organizations like International Finance Corporation (IFC), Asian Development Bank (ADB), Foreign, Commonwealth and

सहवित्तीयकरण एवं संस्थागत सर्वाधिकरण जस्ता विषयहरूमा सहकार्यका लागि आवश्यक कार्यहरू अघि बढाएको छ।

सक्षम व्यवस्थापन, सफल संस्थागत संरचना र सुशासनलाई मूल मन्त्रको रूपमा लिई बैंकको व्यवसायिक गतिविधि र कर्मचारीको कार्यसम्पादनलाई उच्चतम दिशातर्फ निर्देशित गर्न एवं अनुपालनामा उत्कृष्टता कायम गर्न आवश्यक नीति तथा कार्यविधिहरू तयार गरी लागू गर्नुका साथै कर्मचारीहरूको क्षमता अभिवृद्धि तर्फ विशेष समय खर्चिएको छ। बैंकले समिक्षा अवधिमा अवलम्बन गरेको कार्यदिशा अनुरूप अगाडी बढ्दै पूर्वाधार विकाससँग सरोकार राख्ने निकाय र लगानीकर्ता माझ बलियो उपस्थिति कायम गर्दै लगेको अनुभव गरेका छौं।

आ.व. २०७७/७८ को व्यवसायिक उपलब्धी र चालु आ.व. को लक्ष्य

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीले निम्त्याएको विषम परिस्थितिका बाबजुद बैंकले गत आ. व. को स्वीकृत कर्जा रु. ६ अर्ब को तुलनामा समिक्षा अवधिमा करिब ३०० प्रतिशतले वृद्धि गरि रु. १७.७ अर्बको कर्जा स्वीकृत गरेको र सो पश्चात ४ वटा परियोजनाहरूमा थप रु. ५ अर्ब १३ करोडको कर्जा स्वीकृत भएको छ। आजको दिनसम्म बैंकको कुल स्वीकृत कर्जा २२ अर्ब ८७ करोड र कुल प्रवाहित कर्जा तथा लगानी रु. ५ अर्ब ७० करोड पुगेको छ। बैंकले लगानी गरेको परियोजनाहरूको निर्माण र संचालन कोभिड-१९ महामारीले केहि प्रभावित भएपनि सम्पूर्ण कर्जाहरू असल वर्गमा रही भुक्तानी तालिका नियमित रहेको छ।

साथै, बैंकले लगानीको स्रोत प्राप्त का लागि संस्थागत लगानीकर्ता हरूको लागि रु. १० अर्ब को उर्जा र इन्फ्रा बोनड स्वदेशी वित्तीय बजारमा जारी गर्ने र विदेशी वित्तीय बजारबाट USD 30 Million को Green Bond जारी गर्ने कार्यहरू अगाडी बढाएको छ।

अन्त्यमा,

अब बैंकले लिएका लक्ष्य प्राप्तमा हरसम्भव प्रयास गर्ने र आफ्नो व्यवसायिक गतिविधि दिनानुदिन बढाउँदै जाने विषयमा यहाँहरूलाई आश्वस्त गराउँदै बैंकको आगामी दिनका यात्रामा यहाँहरूको थप साथ, सहयोग र मार्गदर्शन प्राप्त हुने विश्वासका साथ यहाँहरूका गरिमामय उपस्थितिका लागि पूनः धन्यवाद व्यक्त गर्दै विदा हुन चाहन्छु।

धन्यवाद

अनुज अग्रवाल

अध्यक्ष

संचालक समिति

Development Office (FCDO), World Bank and GuarantCo in areas like building the Bank's capacity, co-financing projects and raising resources from international capital markets.

The Bank has invested a considerable time and resources during the review period in building capacity of human resource, steering Bank's business activities towards the right course and in developing and implementing all policies and guidelines required to ensure highest level of governance and compliance. We believe the Bank has been able to establish a strong presence among all its stakeholders by adopting these initiatives.

Financial Performance of FY 2020/21 and Goals of 2021/22

Despite the adverse situation caused by COVID-19 pandemic spread across the world, the Bank has increased its approved loans by around 300% from NPR 6 billion of previous year to NPR 17.7 billion by the end of the review period. Following the end of the review period, the Bank has further approved additional loans of NPR 5.13 billion to 4 infrastructure projects. Though the construction and operations of some projects approved and financed by NIFRA were affected by COVID-19 to some extent, all the loans have been regular, in order and under 'Pass' category.

For FY 2021/22, the Bank has aimed to continue the initiatives of issuing energy and infra bonds of NPR 10 billion for institutional investors of domestic capital market and Green Bond of USD 30 million in foreign capital market for raising investable financial resources.

Finally,

I would like to assure you that the Bank shall make all possible efforts in meeting its goals and to expand its business activities in the days to come and I firmly believe we shall continue to receive your support and guidance in our journey. I thank you all once again for your gracious presence in this occasion.

Thank You all.

Anuj Agarwal

Chairman,

Board of Directors



अध्यक्ष, श्री अनुज अग्रवालद्वारा प्रस्तुत Presented by Chairman, Mr. Anuj Agarwal

आदरणीय शेयरधनी महानुभावहरू,

यस बैंकको तेस्रो वार्षिक साधारण सभामा पाल्नुभएका सम्पूर्ण शेयरधनी महानुभावहरूलाई संचालक समिति तथा मेरो व्यक्तिगत तर्फबाट धन्यवाद ज्ञापन गर्दै हार्दिक स्वागत गर्दछु।

बैंकको स्थापना कालदेखि नै नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायहरूबाट प्राप्त निरन्तर मार्गनिर्देशन र यहाँहरूले देखाउनुभएको अपार विश्वासको फलस्वरूप छोटो समयमा बैंक मुलुकै सर्वाधिक शेयरधनीहरू रहेको वित्तीय संस्थाहरू मध्यको एक सफल बैंकको रूपमा आफ्नो पहिचान स्थापित गर्दै अगाडि बढेको व्यहोरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। बैंक प्रति अपार माया चासो र अपेक्षा राख्नु हुने सम्पूर्ण उपस्थित महानुभावहरूलाई यस बैंकले आ. व. २०७७/७८ मा हासिल गरेका प्रमुख उपलब्धिहरू यस सभा मार्फत जानकारी गराउन पाउँदा गौरवान्वित महशुस गरेको छु।

समिक्षा अवधि २०७७/७८ मा बैंकले जारी पूँजीको ४० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई बिक्री गरेको वर्ष समेत रहेको हुँदा सो वर्ष हाम्रो लागि रणनीतिक एवं व्यवसायिक दृष्टिकोणले विशेष रथ्यो। आर्थिक वर्ष २०७७/७८ मा बैंकले हासिल गरेका व्यवसायिक उपलब्धिहरू सहित बैंकको समग्र कार्यहरूको समीक्षा र पुनरावलोकन गर्न कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ एवं अन्य प्रचलित ऐन, नियमको अधीनमा रही तयार गरिएको यो प्रतिवेदन संचालक समितिको तर्फबाट बैंकको तेस्रो साधारण सभामा प्रस्तुत गर्ने अनुमति चाहन्छु।

Respected Shareholders,

Thanking you all for granting your gracious presence in the 3rd Annual General Meeting of Nepal Infrastructure Bank Limited, I would like to extend my heartfelt welcome to each one of you in this occasion

I feel pleasure in sharing with you that in a very short period of time, NIFRA now is being recognized as one of the strong banks having largest shareholders. This has been possible only due to continuous support, love and trust of our valued shareholders, valuable guidance and support of Ministry of Finance, Nepal Rastra Bank and other regulatory authorities. I feel proud to share the leading achievements of the bank in FY 2020-21 to you all through this Annual General Meeting.

The financial year 2020/21 has been a significant strategic year for us as we completed issuance of Initial Public Offering (IPO) of 40% of our issued capital to the general public during the year. I request your permission to present this annual report of the FY 2020/21 on behalf of the Board of Directors of the Bank, prepared in line with the Company Act 2063, Bank and Financial Institutions Act 2073 and all other relevant laws, policies and guidelines, reviewing overall financial activities of the Bank conducted during FY 2020/21 including major highlights of the progresses and achievements gained during the period.

NIFRA
Infrastructure Bank Ltd.
नेपालको लागि

**FOR
ECONOMIC
INFRA**

(क) अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आर्थिक परिदृश्य

कोभिड-१९ को महामारीले समग्र अर्थतन्त्र एवं वित्तीय बजार लाई असहज परिस्थितिमा ल्याई उभ्याएको विषय सर्वविदितै छ । महामारीको असरले शिथिल बनाएको विश्व अर्थतन्त्रबाट हामी पनि अछुतो रहन सकेका छैनौ । मुख्य अर्थतन्त्रका परिसूचकहरु चुनौतीपूर्ण रहेको अवस्थामा समग्र अर्थतन्त्रलाई पुनः चलायमान बनाउदै गती प्रदान गर्न सामाजिक र आर्थिक पूर्वाधारमा विगतभन्दा बढी लगानीको आवश्यकता भएको छ । यसै पृष्ठभूमिमा समग्र अर्थतन्त्रमा देखिएका चुनौती र तीलाई व्यवस्थापना गर्दै प्राप्त हुने अवसरहरु सहितको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको परिदृश्यको बारेमा संक्षेपमा चर्चा गर्ने अनुमति चाहन्छु ।

१. विश्व अर्थतन्त्र

सन् २०२० मा ३.२ प्रतिशतले संकुचन भएको विश्व अर्थतन्त्र सन् २०२१ मा ६.० प्रतिशतले बिस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ । सन् २०१९ मा विश्व अर्थतन्त्र २.८ प्रतिशतले बिस्तार भएको थियो । सन् २०२० मा ४.६ प्रतिशतले संकुचन भएको विकसित मुलुकहरुको अर्थतन्त्र सन् २०२१ मा ५.६ प्रतिशतले बिस्तार हुने प्रक्षेपण रहेको छ । त्यसैगरी, सन् २०२० मा २.१ प्रतिशतले संकुचन हुने अनुमान रहेको उदीयमान तथा विकासशील अर्थतन्त्र सन् २०२१ मा ६.३ प्रतिशतले बिस्तार हुने प्रक्षेपण छ । सन् २०१९ मा विकसित अर्थतन्त्र र उदीयमान तथा विकासशील अर्थतन्त्रको वृद्धिदर क्रमशः १.६ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो ।

(A) National and International Economic Scenario

Before I discuss the achievements and progresses made by the Bank in FY 2020/21, its major business activities conducted till date and its future plans, I would like to briefly touch upon the global and domestic economic outlook especially in COVID-19 in context. The pandemic has badly impacted the global economy resulting the adverse and challenging economic indicators. The economies, including us, now have to channelize more INFRA capital to rescue socio-economic activities through development of sustainable infrastructures.

1. Global Economic Outlook

World economy which had contracted by 3.2 percent in 2020 is estimated by International Monetary Fund (IMF) to expand by 6.0 percent in 2021. World economy had expanded by 2.8 percent in 2019. The Advanced economies which had contracted by 4.6 percent in 2020 is estimated to expand by 5.6 percent in 2021. Similarly, the emerging and developing economies that had contracted by 2.1 percent in 2020 are projected to expand by 6.3 percent in 2021. The growth rate of advanced economy was 1.6 percent and that of emerging and developing economies was 3.7 percent in 2019.

छिमेकी मुलुकहरूमध्ये चीनको अर्थतन्त्र सन् २०१९ मा ६.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ । त्यसैगरी, भारतको अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा ७.३ प्रतिशतले संकुचन भएको कोषको अनुमान छ । सन् २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने प्रक्षेपण छ । सन् २०२० मा विकसित मुलुकहरूको मुद्रास्फीति ०.७ प्रतिशत रहेकोमा सन् २०२१ मा २.४ प्रतिशत रहने कोषको प्रक्षेपण छ । उदीयमान तथा विकासशील मुलुकहरूको मुद्रास्फीति सन् २०२० मा ५.१ प्रतिशत रहेकोमा सन् २०२१ मा ५.४ प्रतिशत रहने प्रक्षेपण छ ।

सन् २०२० मा विश्व व्यापार आयतन ८.३ प्रतिशतले संकुचन भएकोमा सन् २०२१ मा ९.७ प्रतिशतले बिस्तार हुने प्रक्षेपण छ । सन् २०२० मा पेट्रोलियम पदार्थको मूल्यमा ३२.७ प्रतिशतले कमी आएकोमा सन् २०२१ मा ५६.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । कोभिड-१९ महामारीले गर्दा एकातर्फ अधिकांश मुलुकहरूमा राजस्व परिचालन संकुचित भएको छ भने अर्कोतर्फ सार्वजनिक खर्चमा भएको बढोत्तरीका कारण कुल गार्हस्थ्य उत्पादनसँग सार्वजनिक ऋणको अनुपात विश्वव्यापी रूपमा बढेको छ । सन् २०१९ मा यस्तो अनुपात ८३.७ प्रतिशत रहेकोमा सन् २०२० मा ९७.३ प्रतिशत पुगेको छ ।

(स्रोत: नेपाल राष्ट्र बैंकबाट सार्वजनिक आ.व. २०७८/७९ को मौद्रिक नीतिमा आधारित)

२. देशको अर्थतन्त्र

आर्थिक वर्ष २०७६/७७ मा २.०९ प्रतिशतले संकुचनमा गएको नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशतले बिस्तार हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको छ । तर, चौथो त्रयमासमा भएको संक्रमणको दोस्रो लहरले यो वृद्धिदर कायम हुन चुनौतीपूर्ण देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनसँगको कुल गार्हस्थ्य बचतको अनुपात ६.६ प्रतिशत र कुल राष्ट्रिय बचतको अनुपात ३१.४ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष यी अनुपातहरू क्रमशः ६.३ प्रतिशत र ३२.६ प्रतिशत रहेका थिए । आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनमा कुल स्थिर पुँजी निर्माणको अनुपात २७.३ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष यस्तो अनुपात २८.४ प्रतिशत रहेको थियो ।

(स्रोत: नेपाल राष्ट्र बैंकबाट सार्वजनिक आ.व. २०७८/७९ का मौद्रिक नीतिमा आधारित)

३. बैंक तथा वित्तीय क्षेत्रको अवस्था

आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भई रु.४,६६२ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष निक्षेप परिचालन १८.७ प्रतिशतले वृद्धि भई रु.३,८३९ अर्ब ७३ करोड रहेको थियो । आर्थिक वर्ष २०७७/७८

Among our neighboring countries, Chinese economy was estimated by IMF to have expanded by 6 percent in 2019 whereas the same was estimated to expand by 2.3 percent in 2020. Similarly, Indian economy had expanded by 4 percent in 2019 whereas the same contracted by 7.3 percent in 2020. Growth rates of Chinese and Indian economy in 2021 are estimated to be 8.1 percent and 9.5 percent respectively. The IMF has estimated inflation in the developed economies to be at 0.7 percent in 2020 which is further projected to be at 2.4 percent in 2021. Inflation in the emerging and developing economies are projected to be at 5.4 percent in 2021 compared to 5.1 percent in 2020.

Global trade volume contracted by 8.3 percent in 2020. It is projected to grow by 9.7 percent in 2021. The price of petroleum products dropped by 32.7 percent in 2020 which is projected to increase by 56.6 percent in 2021. Revenue mobilization in most of the countries has been affected by the COVID-19. On the other hand, the increase in public expenditure has raised the ratio of public debt to gross domestic product globally. Such a ratio reached 97.3 percent in 2020 compared to 83.7 percent in 2019.

(Source: Monetary Policy of Nepal for 2020/21 published by Nepal Rastra Bank)

2. Domestic Economic Situation

The Central Bureau of Statistics (CBS) has estimated the Nepalese economy to grow by 4.01 percent in 2020/21 compared to the contraction of 2.09 percent in 2019/20. However, maintaining this level of growth rate is challenging due to the second wave of the pandemic that reappeared in the fourth quarter of the year. The ratios of gross domestic savings and gross national savings to GDP are estimated at 6.6 percent and 31.4 percent respectively in 2020/21. Such ratios were 6.3 percent and 32.6 percent respectively in the previous year. The ratio of gross fixed capital formation to GDP is estimated at 27.3 percent in 2020/21 compared to 28.4 percent in the previous year.

(Source: Monetary Policy of Nepal for 2020/21 published by Nepal Rastra Bank)

3. Financial Sector Situation in Nepal


Deposit mobilization of the Banks and Financial Institutions (BFIs) increased by 21.4 percent to Rs. 4662.73 billion in 2020/21. Deposit mobilization had increased by 18.7 percent to Rs. 3839.73 billion in the previous year.

मा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जा २७.३ प्रतिशतले वृद्धि भई रु.४,०८४ अर्ब ८१ करोड पुगेको छ । अधिल्लो वर्ष यस्तो कर्जा १२.० प्रतिशतले बढेर रु.३,२०९ अर्ब ७९ करोड रहेको थियो । बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्था समेत) को चुक्ता पुँजी २०७७ असार मसान्तमा रु. ३५२ अर्ब ३७ करोड रहेकोमा २०७८ असार मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई रु. ३९० अर्ब ४३ करोड पुगेको छ । विगत एक दशक यता वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिने नीतिगत व्यवस्था भए पश्चात् २०७८ असार मसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने प्रक्रियामा सामेल भएका छन् । यीमध्ये १७१ संस्थाहरूको इजाजत खारेज भई ५८ संस्था कायम भएका छन् । मुलुकमा पूर्वाधारमा मात्र केन्द्रीत भई पूर्वाधार विकास बैंकको लागि छुट्टै निर्देशन जारी गरिएको र हाल निफ्रा एक मात्र पूर्वाधार विकास बैंकको रूपमा संचालनमा रहेको छ ।

(स्रोत: नेपाल राष्ट्र बैंकबाट सार्वजनिक आ.व. २०७८/७९ को मौद्रिक नीतिमा आधारित)

Outstanding private sector credit of the BFIs increased by 27.3 percent to Rs. 4084.81 billion in 2020/21. Such credit had increased by 12.0 percent to Rs. 3209.79 billion in the previous year. Total paid-up capital of the BFIs (along with Micro-Finance Institutions) increased by 10.8 percent to Rs. 390.43 billion in mid-July 2021 compared to Rs. 352.37 billion in mid-July 2020. Since the introduction of the merger and acquisition policy aimed at strengthening financial stability a decade ago, the number of the BFIs involved in merger/acquisition reached 229 as of mid-July 2021. Out of them, the license of 171 BFIs has been revoked thereby forming 58 BFIs. The Central bank has licensed the NIFRA as only Infrastructure Development Bank by issuing the separate directive.

(Source: Monetary Policy of Nepal for 2020/21 published by Nepal Rastra Bank)



४.राष्ट्रिय पूर्वाधारमा लगानीको अवस्था

चालु आ.व.को बजेट मार्फत नेपाल सरकारले बजेटका उद्देश्यहरू हासिल गर्न तीव्र औद्योगिकीकरण र शीघ्र प्रतिफल प्राप्त हुने रणनीतिक महत्वका पूर्वाधार निर्माण एवं संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य मार्फत सन्तुलित विकास लाई प्राथमिकतामा राखेको पाइन्छ । त्यस्तै, चालु आ.व.को मौद्रिक नीतिको लक्ष्य तथा कार्यक्रममा पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनामा प्रवाहित कर्जाका लागि विद्यमान कर्जा नोक्सानी तथा जोखिम भार निर्धारण सम्बन्धी व्यवस्था लचिलो बनाउने कार्यक्रम अनुसार नेपाल राष्ट्र बैंकले विभिन्न निर्देशन मार्फत समयानुकूल व्यवस्था गरेको पाइन्छ । चालु आ.व.को बजेट मार्फत ठूला पूर्वाधारमा लामो अवधिको वित्त परिचालनको आवश्यकता पूरा गर्न समिश्रित वित्त परचालन (EPCF) लगायतका वैकल्पिक प्रकृयाहरू अवलम्बन गरी ठूला पूर्वाधारहरू निर्माण र संचालन गर्ने विषय समावेश भएको छ । यसैगरी, बैदेशिक लगानीमा संचालन हुने विकास आयोजनामा बिदेशी मुद्रा विनिमय दर जोखिम व्यवस्थापन गर्न हेजिंग सम्बन्धी नीतिगत र प्रकृयागत

4. Investments in Infrastructure Sector in Nepal

In order to achieve the budgetary objectives, Nepal Government has expressed vide its Fiscal Budget its priority for an accelerated industrialization, construction of infrastructures of strategic importance that are able to generate immediate impacts and returns and to foster a balanced development in coordination and cooperations with Federal, Provincial and Local Governments. Similarly, in line with the plans of current financial year's Monetary Policy to relax the existing provisions related to loan loss provisions and risk weight on loans extended to infrastructure projects, Nepal Rastra Bank has introduced timely amendments in its Directives. The Government's budget of current fiscal year has covered the innovative concept of constructing and operating large infrastructure projects by using alternate methods

विषयहरूमा समय सापेक्ष संशोधन र सहजीकरण हुने विषय सहित जलविद्युत उत्पादनमा लगानी आकर्षित गर्न सम्भाव्य मुलुकहरूसँग द्विपक्षीय तथा बहुपक्षीय विद्युत व्यापार सम्झौता गरीने, सडक, उर्जा, रेलमार्ग र विमानस्थल आयोजना निर्माण, संचालन र मर्मत संभारमा सार्वजनिक-निजी साभेदारी अवधारणा कार्यान्वयनमा ल्याइने, भायविल्टी ग्याप फन्डीङ (VGF) मार्फत परियोजनाको लगानीमा निश्चित प्रतिशतसम्म पूंजीगत अनुदान उपलब्ध गराउने जस्ता विषयहरूलाई सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखि अगाडि बढाएको पाईन्छ।

४.१ मुलुकको मुख्य पूर्वाधारहरूको स्थिति

हामीले निजी एवं सार्वजनिक पूर्वाधारका परियोजनाहरूमा आवश्यक रहेको लगानीको खाडल परिपूर्ति गर्नका लागि खेल्न सक्ने भूमिकालाई आत्मसाथ गर्दै सार्वजनिक र आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेका सार्वजनिक पूर्वाधारहरूमा समेत लगानी गर्नका लागि आवश्यक अध्ययन र छलफल अगाडि बढाएका छौं। यसैसन्दर्भमा मुलुकका मुख्य पूर्वाधारहरूको अवस्था लाई अध्ययन गर्दा निम्न बमोजिम रहेको देखिन्छ।

सडक:

आर्थिक वर्ष २०७७/७८ को प्रथम ६ महिनासम्ममा पुष्पलाल मध्यपहाडी लोकमार्गको १८७९ कि.मी.मध्ये ९१४ कि.मी. सडक कालोपत्रेमा स्तरोन्नति भएको छ। उक्त लोकमार्गको कुल १२९ पुलमध्ये ८४ पुलको निर्माण सम्पन्न भएको छ। हुलाकी राजमार्ग आयोजनाको १७९२ कि.मी.मध्ये ५१२ कि.मी. सडक कालोपत्रे २१९ पुल मध्ये ९५ पुलको निर्माण सम्पन्न भएको छ। गल्छी-त्रिशुली-मैलुङ्ग-स्याफ्रुवेसी-रसुवागढी सडक आयोजनाको ८२ कि.मि. मध्ये २१ कि.मि. कालोपत्रे भएको छ। सोही आ.व.को आठ महिनामा संघीय सरकारबाट २८४ किलोमिटर कच्ची, ५०४ किलोमिटर ग्राभेल र ५५० किलोमिटर कालोपत्रे गरी १ हजार ३ सय ३८ किलोमिटर सडक निर्माण भएको छ।

विमानस्थल:

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको संख्या २७ रहेको छ। सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको संख्या ३७ रहेको छ। एक आन्तरिक र तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा रहेका छन्। आर्थिक वर्ष २०७७/७८ को प्रथम ६ महिनासम्ममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। त्यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको ६२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

of raising resources including 'Blended Finance' (EPCF) required for project's long term financial needs. Similarly, the budget has mentioned about revisiting the policy and procedures related to Hedging solution to manage the foreign exchange risks inherent in projects developed with foreign investments. It also mentions about executing bilateral and multilateral energy trade agreements with potential countries to attract investments in hydroelectricity generation, implementing modality of 'Public Private Partnership' (PPP) in construction, operation and maintenance of road, energy, railway and airport projects under Viability Gap Funding (VGF) modality by granting subsidies upto specified percentage of capital investment. Such initiatives of Nepal Government reflects that infrastructure development has been a key priority of the government.

4.1. Infrastructure Sector Situation of the Country

Embracing our role of fulfilling the gap in investments in the private and public infrastructures, we have initiated studies and discussions required for making investment in socially and economically significant public infrastructures. In this context, when we look at the situation of infrastructure of our country, we find the following:

Road:

In the first 6 months of FY 2020/21, 914 KM road out of 1,879 KM of Pushpalal Mid Hill Highway was upgraded to the black topped road. Construction of 84 bridges out of 129 bridges in that Highway was completed. Under Postal Highway Project, 512 KM out of 1,792 KM were black topped and construction of 95 bridges out of 219 bridges was completed. Under Galchhi-Trishuli-Mailung-Syafubeshi-Rasuwadhi Road Project, 21 KM out of 82 KM were black topped. In the first 8 months of the same Financial Year, 284 KM earthen road, 504 KM gravel road and 550 KM black topped road totaling 1,338 KM were constructed by Federal Government.

Airport:

There are 27 international aircraft carriers flying in Nepal. The number of airports operating in all seasons is 37. In the first 6 months of FY 2020/21, 90% of Gautam Buddha International Airport Project's construction has been completed. Similarly, 62% of Pokhara Regional International Airport Project's construction has been completed.

सुरुङ्गमार्गः

काठमाण्डौको थानकोट दहचोकदेखि-सिस्नेखोलासम्म २.५ किलोमिटरको लम्बाई भएको सुरुङ्गमार्ग निर्माणको क्रममा रहेको छ। हाल उक्त सुरुङ्गमार्ग खन्ने कामले गति लिएको छ। यस सुरुङ्गमार्गको १८ प्रतिशत काम सम्पन्न भएकोछ।

जलविद्युतः

२०७७/७८ को प्रथम ६ महिनासम्ममा आन्तरिक विद्युत जडित क्षमता १ हजार ४ सय १ मेगावाटबाट वृद्धि भई १ हजार ४ सय ५८ मेगावाट पुगेको छ भने प्रतिव्यक्ति विद्युत खपत २ सय ६० किलोवाट घण्टा पुगेको छ। कुल जनसंख्याको ९३ प्रतिशतमा विद्युत पहुँच पुगेको छ। छिमेकी मुलुकहरूमा प्रतिव्यक्ति विद्युत खपत उच्च रहेकोले नेपालले समेत उद्योग, पूर्वाधार तथा घरयासी प्रयोगमा विद्युत खपत बढाई प्रतिव्यक्ति विद्युत खपत बढाउनु पर्ने आवश्यकता रहेको छ। आर्थिक वर्ष २०७७/७८ को प्रथम ६ महिनासम्ममा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको हेडवर्क्सका सबै संरचना निर्माण सम्पन्न भई रिजर्भवायरको परीक्षण सम्पन्न भएको छ। ४७ कि.मि. लामो २२० के.भि. प्रसारण लाईन निर्माण कार्य सम्पन्न भएको छ। अरुण तेस्रो जलविद्युत परियोजनाको (९०० मेगावाट) भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति २६.७ प्रतिशत रहेको छ।

प्रसारण लाइनः

काबेली करिडोर ट्रान्समिसन लाईन अन्तर्गत १३२ के.भी. प्रसारण लाइन आयोजनाकोकार्य सम्पन्न भएको छ। कोशी करिडोरको २२० के.भी. प्रसारण लाइन अन्तर्गत ३२६ वटा टावरमध्ये ३२२ वटा टावर निर्माण सम्पन्न भएका छन्। सोलु करिडोर अन्तर्गत पर्ने १३२ के.भी. प्रसारण लाइन आयोजनाको कार्यसम्पादन अन्तिम चरणमा रहेको छ। यसको भौतिक प्रगति ९८.१ प्रतिशत एवम् वित्तीय प्रगति ८२ प्रतिशत र ३०२ वटा टावरमध्ये २९२ वटा टावर निर्माण सम्पन्न भएको छ। त्यस्तै, ९० कि.मी. ट्रान्समिसन लाइनमध्ये ७० कि.मी. लाईन निर्माण सम्पन्न भएको छ।

राष्ट्रिय गौरवका आयोजनाहरूः

राष्ट्रिय गौरवका केही आयोजनाहरू लामो समयसम्म सम्पन्न हुन नसकेको अवस्था छ। आर्थिक वर्ष २०७७/७८ मा पनि धेरैजसो राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यसम्पादन प्रगति सुस्त रहेको छ।

(स्रोतः नेपाल राष्ट्र बैंकबाट प्रकाशित आर्थिक गतिविधि अध्ययन (एकिकृत) अर्ध-वार्षिक प्रतिवेदन आ.व. २०७७/७८ मा आधारित)

Tunnel Road:

2.5 KM long tunnel road project from Dahachok, Thankot, Kathmandu to Sisnekhola is under construction. Currently, the tunnel excavation work is underway. 18% of the Project's construction has been completed so far.

Hydroelectricity:

Durng the first 6 months of FY 2020/21, total capacity of Grid Connected Hydroelectricity plants reached to 1,458 MW from 1,401 MW whereas per capita consumption reached 260 Kilowatt Hour. Access to electricity has reached 93% of the total population. In comparison to the high per capita consumption of electricity in neighbouring countries, Nepal also needs to increase per capital consumption by increasing electricity consumption in industries, infrastructures and household usage. In the first 6 months of FY 2020/21, testing of reservoir of Upper Tamakoshi Hydroelectricity Project has been done after completing headworks construction of the project. Construction of 47 KM long Transmission Line of 220 KV has been completed. Arun Third Hydroelectricity Project's (900 MW) physical progress has reached 40% and financial progress has reached 26.7%.

Transmission Line:

Construction of 132 KV Transmission Line under Kabeli Corridor Transmission Line Project has been completed. Construction of 322 towers out of 326 towers under Koshi Corridor has been completed. Construction of 132 KV transmission line under Solu Corridor is in final stage. Its physical progress is at 98.1% and financial progress is at 82% whereas construction of its 292 towers out of 302 towers has been completed. Similarly, construction of its 70 KM transmission line out of 90 KM is completed.

National Pride Projects:

Some National Pride Projects have remained incomplete since a long time. The progress of most of the National Pride Projects continued to be slow during FY 2020/21 also.

(Source: Based on Half Yearly Report of FY 2020/21 on Economic Activity Study (consolidated) published by Nepal Rastra Bank)

४.२ पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न देखिएको चुनौती र अवसर

चुनौती

पूर्वाधार निर्माण आयोजना निर्धारित समय र लागतमा निर्धारित गुणस्तरसहित सम्पन्न गर्नु, निर्माण व्यवसायीहरूको दक्षता अभिवृद्धि गरी पूर्वाधार विकासमा तिव्रता ल्याउनु, सडक, सिँचाई, खानेपानी र सञ्चार लगायतका पूर्वाधार निर्माण सम्बन्धी कार्यहरूमा विभिन्न सरोकारवाला निकायहरूबीच आपसी समन्वय कायम गर्नु, पूर्वाधार क्षेत्रका आयोजनाहरू निर्माणको क्रममा घर/जग्गा मुआब्जा सम्बन्धी विवादको शीघ्र समाधान गर्नु, मुलतः सार्वजनिक पूर्वाधार निर्माणमा कम लागतको दीर्घकालिन स्थिर पूँजी परिचालन गर्नु, अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु, पूर्वाधारका परियोजनाहरूको पाईपलाईन तयार गर्नु र विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ संक्रमणको जोखिमकाबीच पूर्वाधारका आयोजनाहरूमा आवश्यक कामदार, विशेषज्ञहरूको उपलब्धता सुनिश्चित गरी आवश्यक कच्चा पदार्थ, मेशिन र उपकरणको सहज आपूर्ति गर्नु चुनौतीपूर्ण रहेको छ।

अवसर

उर्जाको उत्पादन, प्रसारण, वितरण र बजारीकरण गर्ने, उत्पादन तर्फ जलाशययुक्त टुला परियोजनाहरूलाई Vertical Separation र Commercial Blending बीधि मार्फत निर्माण एवं सञ्चालन गर्ने, करिडोरमा आधारित भई उत्पादन, प्रसारण, वितरण र बजारीकरण समेतलाई समेटी Special Purpose Vehicle (SPV) मार्फत प्रबर्द्धन गर्ने, सुविधायुक्त शहरी पूर्वाधारहरू निर्माण गर्ने, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरका विमानस्थलहरूलाई Monetization गर्ने लगायत सिँचाई, सडक, पर्यटनका पूर्वाधारहरूमा ऋण उपकरणहरू मार्फत वित्तीय पहुँच फराकिलो गर्ने जस्ता सम्भावनाहरू पर्याप्त छन्। मुलुकको प्राथमिकतामा रहेका पूर्वाधारहरूमा द्विपक्षीय तथा बहु-पक्षीय विकास साभेदारबाट लगानी प्रबर्द्धन गर्दै आत्मनिर्भरतातर्फ उन्मुख बनाउन र बढ्दो सार्वजनिक ऋण र कुल ग्राहस्त उत्पादनको अनुपातलाई क्रमिक रूपमा घटाउँदै जाने विषयहरू हाम्रो लागि अवसरको रूपमा रहेका छन्।

ख) समीक्षा अवधिको कारोवारको सिंहावलोकन

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आर्थिक परिदृश्य, पूर्वाधारमा लगानीको अवस्था एवं चुनौती र संभावना बारेमा संक्षेपमा चर्चा गरिसके पश्चात अब म यहाँहरू समक्ष बैंकको आ.व. २०७७/७८ को कारोवारको संक्षिप्त सिंहावलोकन गर्ने अनुमति चाहन्छु।

4.2 Challenges and Opportunities in Infrastructure Sector Investment Growth

Challenges:

Completing the projects with specified quality in budgeted time and cost, building capacity of contractors required for accelerating infrastructure development, managing coordination among various stakeholders regarding construction works of various infrastructure projects including roads, irrigation, drinking water and telecommunication, timely resolving disputes regarding financial compensation for land/building while aggregating land required for infrastructure projects, raising low cost long term capital primarily for construction of public infrastructure, attracting international investments, creating pipeline of infrastructure projects and ensuring supply of raw material, machineries and equipments together with required labors and experts for infrastructure projects during ongoing global pandemic of COVID-19 are some of the major challenges.

Opportunities:

Generation, transmission, distribution and trading of electricity, constructing and operating large reservoir hydroelectricity projects under Vertical Separation/ Commercial Blending models, promoting hydroelectricity sector through a Special Purpose Vehicle (SPV) by covering Corridor based generation, transmission, distribution and trading of electricity, constructing Smart Cities, Monetizing international and regional airports and expanding financial reach of infrastructure projects of irrigation, road, tourism through debt instruments are some viable possibilities in infrastructure sector development. Leading the economy towards self-sustainability and gradually improving the currently increasing Public Debt to GDP ratio by promoting investments from bilateral and multilateral development partners into the infrastructure projects of Government's priority are opportunities for us.

B. Synopsis of the operations of the Bank during the review period

After having briefly discussed on Global and Nepalese economic outlook, investments, challenges and opportunities in infrastructure, I would now like to present the synopsis of the operations of the Bank during FY 2020/21.

पूँजी संरचना

समीक्षा अवधिमा बैंकको अधिकृत पूँजी रु. ४०,००,००,००,०००/- (अक्षरूपी चालिस अर्ब मात्र) मा कुनै फेरबदल भएको छैन। यसैगरी समीक्षा अवधिमा बैंकको जारी पूँजी रु. २०,००,००,००,०००/- (अक्षरूपी बीस अर्ब मात्र) मा पनि कुनै फेरबदल भएको छैन। साथै, समीक्षा अवधिमा बैंकको पूँजी संरचना अनुरूप सर्वसाधारण शेयरधनीहरूको लागि जारी हुने गरी छुट्टाईएको रु. ८ अर्ब बराबरको ४० प्रतिशत साधारण शेयर निष्काशन भई बाँडफाँड समेत भैसकेको छ। बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी रु. २० अर्ब पुगी नेपाल सरकारको १० प्रतिशत समेत संस्थापक शेयरधनीहरूको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण शेयरधनीहरूको स्वामित्व ४० प्रतिशत भएको छ।

निक्षेप संकलन

बैंकसँग विद्यमान रहेको सम्पूर्ण पूँजी हाल स्वीकृत गरिएको र स्वीकृत हुने परियोजनाहरूमा पूर्ण रूपमा प्रवाह हुन थप केही समय (एक देखी डेढ वर्षसम्म) लाने देखिएको हुँदा समीक्षा अवधिमा थप मुद्दती निक्षेप लिएको छैन। समीक्षा अवधिसम्म बैंकमा रु. २५ करोड मुद्दती निक्षेप रहेको छ।

कर्जा लगानी

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीले निम्त्याएको विषम परिस्थितिका बाबजुद बैंकले गत आ. व. (स्वीकृत कर्जा रु. ६ अर्ब) को तुलनामा समीक्षा अवधिमा करिब ३०० प्रतिशतले वृद्धि गरि रु. १७.७ अर्बको कर्जा स्वीकृत गरेको र सो पश्चात ४ वटा परियोजनाहरूमा थप रु. ५ अर्ब १३ करोडको कर्जा स्वीकृत भएको छ। प्रतिवेदन तयार भएको दिनसम्म बैंकको कुल स्वीकृत कर्जा २२ अर्ब ८३ करोड र कुल प्रवाहित कर्जा रु. ४ अर्ब ४३ करोड पुगेको छ। बैंकले लगानी गरेको परियोजनाहरूको निर्माण र संचालन कोभिड-१९ महामारीले केहि प्रभावित भएपनि सम्पूर्ण कर्जाहरू असल वर्गमा रही भुक्तानी तालिका नियमित रहेको छ। यसका साथै, बैंकले लगानी गर्न सक्ने सम्भाव्यता बोकेका पूर्वाधारका सार्वजनिक तथा निजी परियोजनाहरूको पाईपलाइन तयार गरेको छ। सोही पाईपलाइनमा केन्द्रीत भई उर्जा, पर्यटन, स्वास्थ्य, उड्डयन, शहरी पूर्वाधार, कृषि तर्फका विभिन्न परियोजनाहरूमा अध्ययन मुल्यांकनको कार्य अगाडि बढाएको छ।

वाणिज्य बैंकको मुद्दती निक्षेप तथा सरकारी ऋणपत्रमा भएको लगानी

समीक्षा अवधिमा बैंकले नेपाल राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकको लागि जारी निर्देशन, २०७५ को व्यवस्था बमोजिम विभिन्न 'क' वर्गका वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा रु. १८.५७ अर्ब र सरकारी ऋणपत्रमा रु. १.२७ अर्ब लगानी भएको तथा आश्विन मसान्तमा मुद्दती निक्षेपमा रु. १६.५७ अर्ब र सरकारी ऋणपत्रमा रु. १.२७ अर्ब लगानी रहेको छ। स्वीकृत कर्जाहरूमा रकम प्रवाह

Capital Structure

In the review period, the authorized capital of the Bank remained unchanged at Rs. 40 billion. In the review period, the issued capital also remained unchanged at Rs. 20 billion. Similarly in the review period, 40% ordinary share of NPR 8 billion allocated to general public in line with the Capital Structure of the Bank was issued as IPO and was fully subscribed. After the IPO, Bank's paid up capital reached NPR 20 billion with 60% ownership of promoters including Nepal Government's 10% and 40% ownership of general public.

Deposits

As it takes around one to one and a half years to deploy Bank's existing capital into the infrastructure projects which are already approved or are in the process of approval with credit lines, the Bank did not raise additional deposits during the review period. By the end of the review period, the deposit volume stands at Rs 250 million.

Loans

Despite the adverse situation brought about by global pandemic of COVID-19, the Bank was able to grow the volume of approved loans by 300% from NPR 6 billion of previous FY to NPR 17.7 billion by the end of review period and the Bank further approved loan of NPR 5.13 billion in additional 4 projects in the current financial year. By the date of this report, the Bank's total approved loans stood at NPR 22.83 billion and outstanding loans stood at NPR 4.43 billion. Though the construction and operation of the projects financed by the Bank was disrupted by COVID-19 to some extent, all the loans remained in 'Pass' category with regular repayments. Additionally, the Bank has prepared a pipeline of public and private projects where the Bank can potentially invest. In line with this pipeline, the Bank has initiated evaluation of various projects under energy, tourism, health, civil aviation, urban infrastructure and agriculture sectors.

Investment in Fixed Deposits and Government Securities

In the review period, the Bank invested funds worth NPR 18.57 billion in the fixed deposit accounts in A class commercial banks and NPR 1.27 billion in Government Bonds in line with the Infrastructure Development Bank Directive 2075. As on 17 Oct 2021, the investment in fixed deposit was NPR 16.57 billion and Government Bonds

बढेसँगै वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा रहेको लगानी घट्दो क्रममा रहेको छ ।

कुल सम्पत्ति

समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति रु. २,४४२ करोड रहेको छ । जुन गत आ.व.मा रु. १,३९६ करोड रहेको थियो ।

व्याज आम्दानी

बैंकको समीक्षा अवधिमा व्याज आम्दानी रु. १३६.२९ करोड रहेको छ । जुन गत आ.व.मा रु. १२५.३६ करोड रहेको थियो । आउँदा दिनमा कर्जा प्रवाहमा बढोत्तरी गर्दै व्याज आम्दानीलाई वृद्धि गर्दै लैजाने रणनीति बैंकले लिएको छ ।

कमिशन तथा अन्य आम्दानी

समीक्षा अवधिमा बैंकले कर्जा व्यवस्थापन शुल्क वापत रु. १.६१ करोड संकलन गरेकोमा सम्पूर्ण रकम NFRS अनुसार स्थगन (defer) गरिएको छ । बैंकले आर्जन गर्ने खुद मुनाफामा कमिशन तथा अन्य आम्दानीको हिस्सा बढाउने रणनीति अनुरूप बैंकले आगामी वर्षमा कमिशन तथा अन्य सञ्चालन आम्दानीमा वृद्धि गर्दै जानेछ । समीक्षा अवधिमा बैंकको कमिशन तथा अन्य आम्दानी १९.७६ लाख रहेको छ ।

खुद नाफा

समीक्षा अवधिमा बैंकको खुद नाफा रु. ८३.७४ करोड रहेको छ । जुन गत आ.व.मा रु. ८४.७१ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीको अधिकांस हिस्सा वाणिज्य बैंकको मुद्दतीमा रहेको र कोभिड-१९ नियन्त्रणका लागि जारी बन्दाबन्दी/निषेधाज्ञाका कारण अर्थतन्त्र शिथिल भई वाणिज्य बैंकहरूको मुद्दती खाताको व्याजदर घटेको कारण खुद मुनाफा गत वर्षको तुलनामा केही कम भएको छ । बैंकले खर्चहरूमा अधिकतम मितव्ययिता कायम गर्दै खुद नाफालाई बढोत्तरी गर्ने विषयलाई गम्भिरताका साथ लागू गरेकोछ ।

नेट वर्थ

समीक्षा अवधिमा बैंकको प्रति शेयर खुद सम्पत्ती रु ११२.०१ रहेको छ । जुन गत आ.व.मा रु. ११३.६२ रहेको थियो ।

प्रति शेयर आम्दानी

समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी रु ५.३५ रहेको छ । जुन गत आ.व.मा रु. ७.०६ रहेको थियो ।

निष्कृत्य कर्जा

समीक्षा अवधि सम्म बैंकमा कुनै निष्कृत्य कर्जा रहेको छैन ।

was NPR 1.27 billion. The volume of investment in fixed deposits is in declining trend as the loan disbursements in approved credit lines have picked up.

Total Assets

The Bank's total assets stands at Rs. 24.42 billion in the review period which was Rs 13.96 billion in the previous FY.

Interest Income

In the review period, the Bank was able to generate an interest income of Rs. 1,362.9 million which was Rs 1,253.6 million in previous year. The Bank plans to increase its loan portfolio in the days to come so as to enhance its interest income from loans.

Commission and Other Income

During the review period, the Bank collected Rs 16.1 million as Loan Management Fee and the total amount has been deferred in line with provisions of NFRS. The Bank will continue to increase the commission and other operating income in the coming FY in line with its strategy to increase the contribution of commission and other income in the Bank's net profit. During the review period, the commission and other income of the Bank, besides the deferred amount, is Rs 1.98 million.

Net Profit

In the review period, the Bank was able to register Net Profit of Rs. 837.4 million which was Rs. 847.1 million in the previous FY. Net profit of the Bank has slightly decreased due to most of the investment having been made in fixed deposits in commercial banks and the decline in fixed deposit interest rates of commercial banks owing to slowdown in economy caused by lockdown measures adopted to control spread of COVID-19. The Bank is fully committed to further streamline its expenses and enhance its Net Profit.

Net Worth

The Bank's Net Worth per share stands at Rs 112.01 in the review period which was Rs 113.62 in the previous year.

Earning Per Share

The Earning per Share of the Bank stands at Rs. 5.35 in the review period which was Rs 7.06 in the previous year.

Non-Performing Loans


The Bank does not have any Non-Performing Loan in the review period.

कर्जा अपलेखन

समीक्षा अवधि सम्म बैंकले कर्जा अपलेखन गरेको छैन ।

Loans Written Off

In the review period, the Bank did not write-off any loans.

MAJOR INDICATORS

(ग) प्रतिवेदन तयार भएको मितिसम्म चालू वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा

चालु आ.व.को आश्विन मसान्तसम्म बैंकको निक्षेप रु. २५ करोड, कुल सम्पत्ति रु. २,३३२ करोड, व्याज आम्दानी रु. ४२.१५ करोड, व्याज खर्च रु. ८१.२० लाख, खुद नाफा रु. २४.१८ करोड र नेट वर्थ रु ११३.२२ पुगेको छ ।

दीर्घकालिन पूँजी संकलन र पूर्वाधार परियोजनाहरूमा सोको दीर्घकालिन परिचालनको उद्देश्य अनुरूप नै बैंकले आफ्ना व्यवसायिक गतिविधिहरू संचालन गर्दै आईरहेको छ । उल्लेखित उद्देश्यहरू पूर्ति गर्नका लागि निजी, सार्वजनिक क्षेत्रको सहकार्यलाई आत्मसाथ गर्दै संघ, प्रदेश र स्थानीय तहका सरकारहरू, अन्तर्राष्ट्रिय संघ संस्था र मुलुकको पूर्वाधारमा टेवा पुऱ्याउन इच्छुक सरोकारवालाहरूसँग हातेमालो गर्दै मुलुकको पूर्वाधार विकासमा NODAL संस्थाको रूपमा कार्य गर्न बैंक अग्रसर छ ।

चालु आ.व. मा बैंकले तिनै तहका सरकारहरू, सरकारी तथा सार्वजनिक निकायहरू, निजी क्षेत्र, विकाशिल साभेदारहरू र बैंकहरू सँग साभेदारी र सहकार्यलाई थप प्रगाढ गर्दै समग्र पूर्वाधार (INFRA ECO-SYSTEM) विकासमा लगानी विस्तार गर्न दीर्घकालिन

NPR
22.83 BILLION

Credit Approvals

NPR
4.43 BILLION

Outstanding Credit

NPR
24.42 BILLION

Total Assets

NPR
1.27 BILLION

Investment in G-Sec

NPR
1.82 BILLION

Retained Earnings

NPR
837 MILLION

Net Profit

C. Achievements in the current year and future plans

As at 17 Oct 2021, the Bank's deposits remained at Rs. 250 million, total assets at Rs. 23.32 billion, interest income at Rs. 421.5 million, interest expenses at Rs. 812 million, Net Profit at Rs 241.8 million and net worth per share at Rs. 113.22.

The Bank has been conducting its business activities in line with its objective of raising long term financial resources and making their long term deployment in infrastructure projects. In order to meet this objective, the Bank is working to establish itself as a NODAL bank for infrastructure development in the nation by promoting public private partnerships and partnering with all three levels of Nepal Government, international organizations and all the stakeholders who are willing to contribute towards the nation's infrastructure development.

In the current financial year, the Bank plans to the raise resources and make investments in 'Hydro Plus' strategy aligning with its long term strategic plans to develop an overall 'Infra Eco-System' by promoting partnerships with

व्यवसायिक योजना अनुरूप स्रोत संकलन र लगानी विस्तारको कार्य हाइड्रो प्लस (Hydro Plus) को रणनीति अपनाई अगाडि बढाएको छ । उर्जा सहित स्वास्थ्य, सिमेन्ट, सहरी विकास, पर्यटन, कृषि तथा सामाजिक पूर्वाधारका परियोजनाहरूमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफल साबित भएका उपकरणहरू जस्तै: कर्मासियल ब्लेण्डिङ, कर्मासियल हेजिंग, जोखिम सहित/रहितका ऋण उपकरणहरू जारी गर्ने, विदेशी वित्त बजारमा Green Bond जारी गर्ने जस्ता कार्यहरू बैंकले चालु आ.व. बाट प्राथमिकतामा राखेर अगाडी बढाएको छ ।

सार्वजनिक नीजि साभेदारीलाई व्यवहारमा उतार्न हालसम्म प्रदेश नं. १ को सार्वजनिक निजी सहकारी साभेदारी तथा लगानी प्राधिकरण, नेपाल नगरपालिका संघ र पाँचखाल नगरपालिका सँग पूर्वाधार परियोजना विकासको लागि समभेदारी पत्रमा हस्ताक्षर भएको छ । आउँदा दिनहरूमा समेत संघ, प्रदेश र स्थानिय तहको पूर्वाधार आवश्यकता पूर्ति गर्नको लागि बैंकले आवश्यक सहकार्य गर्दै जानेछ ।

(घ) कम्पनीको औद्योगिक वा व्यावसायिक सम्बन्ध

बैंकले आफ्नो औद्योगिक एवं व्यवसायिक दायरालाई विस्तारित पार्दै जानको लागि नेपाल सरकार र सरकारी निकायहरूसँग सम्बन्ध स्थापित गर्ने कार्यलाई थप प्रगाढ बनाएको छ । बैंकले निजी पूर्वाधारका परियोजनाहरूमा लगानी विस्तार गर्ने कार्यका साथ सार्वजनिक पूर्वाधारहरूमा सार्वजनिक तथा निजी साभेदारीको अवधारणा अवलम्बन गर्दै प्रादेशिक तथा स्थानीय सरकारहरूसँग समभेदारी गर्दै उर्जा, सहरी पूर्वाधार, स्वास्थ्य, विशेष औद्योगिक क्षेत्र लगायतका परियोजनाहरूको सम्भाव्यता अध्ययन कार्य अगाडि बढाएको छ । साथै, बैंकको सम्बन्ध द्विपक्षिय तथा बहुपक्षिय निकायहरू जस्तै अन्तर्राष्ट्रिय विश्व बैंक (World Bank), एसियाली विकास बैंक (ADB), The Foreign, Commonwealth and Development Office (FCDO), जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सि (JICA), GuarantCo लगायतका निकायहरूसँग सम्बन्ध स्थापित गरेको छ । मुलुक भित्रका औद्योगिक व्यावसायिक प्रतिष्ठानहरू जस्तै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल जर्मन उद्योग वाणिज्य संघ, नेपाल-युएसए च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्री, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालसँग बैंकले विभिन्न सरोकारका विषयहरूमा सरसल्लाह, सुझाव आदान प्रदान गर्ने गरेको छ । साथै, आगामी दिनमा बैंकको व्यवसायिक दृष्टिकोणले महत्वपूर्ण हुने सम्पूर्ण सरोकारहरूसँग सुमधुर सम्बन्ध स्थापित एवं अभिवृद्धि गर्दै लैजाने योजना रहेको छ ।

all three layers of the Government, public and private institutions, development partners and banks. From current FY, Bank has prioritized initiatives like issuing globally proven financial instruments like commercial blending, commercial hedging, issuing bond with/without project risks, issuing Green Bond in foreign capital markets targeting infrastructure sectors like energy, health, cement, town development, tourism, agriculture and social infrastructure.

In order to implement the Public Private Partnership, the Bank has so far entered into agreements with Province Investment Authority of Province No. 1, Municipal Association of Nepal and Paanchkhal Municipality, Kavrepalanchok for development of infrastructure projects. The Bank aims to partner with Federal, Provincial and Local Governments to meet their infrastructure needs in the coming days also.

D. Industrial and Commercial Relationships of the Bank

In order to expand its industrial and business horizons, the Bank has established cordial relationships with Nepal Government and its various departments and offices. Besides investing in private sector infrastructure projects, the Bank is also working towards implementing Public Private Partnership concept in development of public infrastructures by partnering with Provincial and Local Governments and initiating feasibility study of projects in energy, urban infrastructure, health and Special Economic Zone (SEZ). Similarly, the Bank has established cordial relationship with international organizations such as World Bank, Asian Development Bank (ADB), The Foreign, Commonwealth and Development Office (FCDO), Japan International Cooperation Agency (JICA), GuarantCo etc. The Bank exchanges views and feedbacks on many concerning matters with industries/business associations in Nepal like Federation of Nepalese Chamber of Commerce and Industries (FNCCI), Confederation of Nepalese Industries (CNI), Nepal-German Chamber of Commerce and Industry, Nepal-USA Chamber of Commerce and Industries, Confederation of Banks and Financial Institutions Nepal (CBFIN) being their member. Accordingly, the Bank plans to establish and strengthen cordial relationships with all the stakeholders who are significant for the Bank in terms of its business.

(ड) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण बैंक संचालक समितिको मिति २०७७/०५/१९ मा सम्पन्न ६८औं बैठकको निर्णयानुसार श्री रामकृष्ण खतिवडा बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त हुनु भएको थियो भने उहाँले आफ्नो व्यक्तिगत कारण जनाउँदै बैंकको स्वतन्त्र सञ्चालकबाट दिनुभएको राजीनामा बैंक संचालक समितिको मिति २०७७/०९/०९ मा सम्पन्न ७८औं बैठकले स्वीकृत गरेको थियो । त्यस्तै नेपाल सरकार, अर्थ मन्त्रालयबाट बैंकलाई प्राप्त भएको मिति २०७८/०३/२१ को पत्रानुसार साविक सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आउनु भएका संचालक श्री श्रीकृष्ण नेपालको स्थानमा श्री धनीराम शर्मा संचालकमा मनोनयन हुनु भएको छ । उहाँले मिति २०७८/०३/२१ देखि पद वहाल गर्नुभएको हो । उल्लेखित परिवर्तन वाहेक समिक्षा अवधिमा संचालक समितिमा अन्य फेरबदल नरहेको ।

सञ्चालक समितिको बैठक

विद्यमान ऐनमा भएको व्यवस्था बमोजिम सञ्चालक समितिको बैठक नियमित रूपमा बस्ने गरेको छ । समिक्षा अवधि अर्थात आ.व. २०७७/७८ मा कुल २९ वटा बैठक सम्पन्न भएका थिए ।

च) कारोबारलाई असर पार्ने मुख्य कुराहरू

मुलभुतरूपमा बैंकको कार्यलाई असर पार्ने तत्वहरूको बारेमा देहाय अनुसार बुँदागतरूपमा उल्लेख गरिएको छ ।

१. कोभिड-१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि मुलुकमा अवलम्बन गरिएको बन्दाबन्दी (Lockdown) लगायतका कारणहरूले समग्र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावको कारण बैंकले कर्जा तथा बैंकिङ सुविधा स्वीकृत गरेका परियोजनाहरूको लागत बढ्ने र परियोजनाको निर्माणको समयवाधी बढ्न सक्ने देखिन्छ ।

२. कोभिड-१९ महामारीबाट उद्योग, पर्यटन तथा सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको हुँदा यस क्षेत्रको पुनरुत्थान के कसरी हुन्छ, सोको प्रभाव प्रत्यक्ष रूपमा बैंकको कारोबारमा पनि पर्ने देखिन्छ ।

३. पूर्वाधार निर्माण आयोजना निर्धारित समय र लागतमा निर्धारित गुणस्तरसहित सम्पन्न गर्नु, निर्माण व्यवसायीहरूको दक्षता अभिवृद्धि गरी पूर्वाधार विकासमा तिव्रता ल्याउनु, सडक, सिँचाई, प्रसारण लाईन, जलविद्युत र सञ्चार लगायतका पूर्वाधार निर्माण सम्बन्धी कार्यहरूमा विभिन्न सरोकारवाला निकायहरूबीच के कस्तो आपसी समन्वय कायम हुन्छ भन्ने कुराले पनि बैंकको कारोबारमा असर पार्ने देखिन्छ ।

४. भुकम्प, कोभिड-१९ लगायत मुलुकले हालसालै भोगेको बाढी-पहिरो जस्ता प्राकृतिक प्रकोपले पूर्वाधारका परियोजनाहरूमा उल्लेख्य हानी नोक्सानी गर्ने हुँदा अब उप्रान्त यस्ता जोखिमहरूबाट लगानी सुरक्षित गर्ने विषय चुनौतीपूर्ण हुने देखिन्छ ।

E. Changes in the Board of Directors

The 68th Board Meeting held on September 04 2020 nominated Mr. Ram Krishna Khatiwada as an independent director of the Bank. Later, his resignation from the position citing his personal reasons was approved by the 78th Board meeting held on December 24 2020. Similarly, as per the letter dated July 05 2021 received from Ministry of Finance, Mr. Dhani Ram Sharma was nominated as a director in place of Mr. Shree Krishna Nepal who had been representing Ministry of Finance in the Board. He took the position with effect from July 05 2021. There was no other change in the Board of Directors besides the changes mentioned above during the review period.

Meetings of the Board of Directors

The Bank has been conducting the Board Meetings in line with the prevalent acts and regulations guiding the Bank. During FY 2020/21, a total of 29 Board Meetings were held.

F. Major Factors affecting the Bank's business

The major factors affecting the Bank have been highlighted below:

1. As the measures like lockdowns adopted in the country for containing spread of COVID-19 pandemic have contracted the overall economy, the projects financed by the Bank are expected to be impacted by cost and time over-run.

2. As industrial, tourism and service sectors are most affected by COVID-19 pandemic, how the recovery of these sectors unfold in coming days will affect the Bank's business too.

3. Completing construction of infrastructure projects in prescribed time, cost and quality, accelerating infrastructure development through capacity building of skilled contractors, managing co-ordination among various stakeholder entities involved in projects like road, irrigation, transmission line, hydroelectricity and telecommunication will also affect Bank's business.

4. Natural calamities like earthquake of 2015, COVID-19 pandemic and floods that happened in the country in the recent past affect infrastructure projects significantly. Hence, how the risks of such calamities are managed in future becomes challenging.

५. मुलुकभित्रको राजनीति र सोले आर्थिक क्षेत्रलाई पार्ने असरको प्रभाव बैंकको कारोबारमा पनि पर्ने देखिन्छ।

६. देशको आर्थिक, मौद्रिक तथा वित्तीय व्यवस्था, विनिमयदरमा हुने परिवर्तन, छिमेकी मुलुक लगायत अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय जगतमा देखा पर्नसक्ने उतारचढावबाट सिर्जना हुने वित्तीय परिस्थितिले पनि बैंकको व्यवसायलाई असर पुऱ्याउन सक्ने देखिन्छ।

७. पूँजी बजारमा आउन सक्ने परिवर्तनहरु।

यी विषयहरुलाई आत्मसाथ गर्दै बैंकले सोही अनुरूपका योजना तथा रणनीतिहरुको अवलम्बन गरी लक्ष्य तय गर्दै अघि बढ्ने छ।

(छ) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया

आ.व. २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमा सामान्य कैफियत बाहेक बैंकको व्यवसायलाई नकारात्मक ढङ्गले असर पर्ने खालको कैफियतहरु उल्लेख नभएको तथा औँल्याईएका कैफियतहरुमा सुधार को लागि आवश्यक पहल भैसकेको।

(ज) लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम

आ.व. २०७७/७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु. २०,००,००,००,००० (रु. बीस अर्ब) को ८% (आठ प्रतिशत) ले हुने रु. १,६०,००,००,०००/- (रु. एक अर्ब साठी करोड मात्र) बराबरको बोनस शेयर र चुक्ता पूँजीको ०.४२% (शुन्य दशमलव चार दुई प्रतिशत) ले हुने रकम रु. ८,४२,१०,५२७/- (रु. आठ करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैयाँ मात्र) कर प्रयोजन सहित नगद लाभांश घोषणा एवं वितरण गर्न सिफारिस गरीएकोमा उक्त सिफारिस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको र उक्त स्वीकृत लाभांशको वितरण साधारण सभाबाट पारित एवं कम्पनी ऐन २०६३ को दफा १८२(२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति पश्चात मात्र हुने।

(झ) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अंकित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत बैंकले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयरबापत रकम फिर्ता गरेको भए सोको विवरण

बैंकले हालसम्म कुनै शेयर जफत गरेको छैन।

5. The political environment of the country and its implications in the economy will also reflect on the Bank's business.

6. The Bank's business can also be affected by the changes in the economic, monetary and financial policies of the country, movements in foreign exchange rates, ups and downs in the economies of our neighboring and other foreign countries and their effects in the Nepalese market.

7. The potential changes in capital markets shall also impact the Bank's business.

Taking these factors into account, Bank is committed to develop and implement appropriate strategies and plans to achieve its set objectives with respect to infrastructure development in the country.

G. Board's response to the Audit Comments

Besides few insignificant irregularities, the Audit Report of the Bank for FY 2020/21 does not report any comment that is likely to affect Bank's business adversely. The corrective measures have been taken for reported irregularities.

H. Recommendation for Dividend distribution

From distributable profit out of retained earning as per financial report of FY 2020/21, the decision was made to propose to distribute bonus share of Rs 1,600,000,000 (Rs One billion six hundred million only) being 8% of the paid up capital of Rs 20 billion and cash dividend of Rs 84,210,527 (Rs eighty four million two hundred ten thousand five hundred twenty seven only) for tax purpose being 0.42% of paid up capital, which is proposed to be distributed upon approval from Annual General Meeting and approval of Nepal Government, Ministry of Finance in line with Company Act 2063, Clause 182 (2).

I. Number of shares seized, value of such seized shares, funds received by the Bank before seizure of such shares and fund collected by the Bank from sales of seized shares and fund reimbursed against such shares

No shares of the Bank have been seized during the review period.

(ज) विगत आर्थिक वर्षमा बैंक र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन

यस बैंकको हालसम्म कुनैपनि सहायक कम्पनी नरहेको ।

(ट) बैंक तथा बैंकको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा बैंकको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन

यस बैंकको हालसम्म कुनैपनि सहायक कम्पनी नरहेको ।

(ठ) विगत आर्थिक वर्षमा बैंकको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी

विगत आर्थिक वर्षमा बैंकको कुनै आधारभूत शेयरधनीहरूले यस्तो जानकारी उपलब्ध गराउनु भएको छैन ।

(ड) विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र बैंकको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी

प्रचलित कानुनी व्यवस्था एवं बैंकको प्रबन्धपत्रमा भएको प्रावधान अनुरूप सर्वसाधारणलाई सार्वजनिक रूपमा विक्री गरिएको शेयर मध्येबाट ०.२ प्रतिशत शेयर बैंकका कर्मचारीलाई वॉडफॉड गरिएको । सो बाहेक कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र बैंकको शेयर कारोबारमा निजहरू संलग्न रहेको बारे निजहरूबाट बैंकले हालसम्म कुनै जानकारी प्राप्त गरेको छैन ।

(ढ) विगत आर्थिक वर्षमा बैंकसँग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा यस्तो कुनै जानकारी बैंकलाई प्राप्त भएको छैन ।

(ण) बैंकले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अंकित मूल्य तथा त्यसरी शेयर खरिद गरेबापत बैंकले भुक्तानी गरेको रकम

बैंकले हालसम्म आफ्नो शेयर आफै खरिद गरेको छैन ।

(त) आन्तरिक नियन्त्रण प्रणाली

बैंकले नेपाल राष्ट्र बैंकद्वारा पूर्वाधार विकास बैंकको लागि जारी गरेको निर्देशनको अधिनमा रही जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति, लेखा परीक्षण समिति र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी समिति गठन गरेको छ । यी समितिहरूको बैठक

J. Progress of the Bank or its subsidiary company during the review period and evaluation of the same at the end of the review period

The bank does not have any subsidiary company till date.

K. Major transactions of the Bank and its subsidiary company and any major changes in the transactions during the review period

The bank does not have any subsidiary company till date.

L. Information provided by the substantial shareholders of the Bank during the review period.

No such information obtained from any of the substantial shareholders.

M. Details of share ownership of Directors and Officials of the Bank and information received by the Bank from them if they are involved in the share transactions of the Bank during the review period.

As per prevailing legal provision and in line with provision in Bank's Memorandum of Association, 0.2% of IPO issued to General Public was distributed among Bank's staff members. Besides the same, no information obtained by the Bank during the review period about details of share ownership of Directors and Officials of the Bank and no other information received by the Bank from them if they are involved in the share transactions of the Bank.

N. Information obtained with respect to personal interests of the Directors or their relatives with reference to agreements entered with the Bank during the review period.

No such information obtained by the Bank during the review period.

O. In case the Bank has purchased its own shares during the review period, information regarding reasons for purchasing the shares, the number and value of shares purchased and the payments made by the Bank for such shares

Till date the Bank has not purchased its own shares

P. Internal Control Mechanism

The Bank has constituted Risk Management Committee, Human Resource Management Committee, Audit Committee and Anti Money Laundering Committee in line with the Directives issued by Nepal Rastra Bank to

आवधीक रुपमा बस्ने गरेको र निर्देशनमा भएको व्यवस्था अनुसार समितिहरूले आ-आफ्नो काम तथा जिम्मेवारी पूरा गर्ने गरेका छन् । यसका साथै बैंकका दैनिक कारोबारहरू नियमित र व्यवस्थित गर्न व्यवस्थापन तहमा विभिन्न समितिहरू क्रियाशिल छन् ।

बैंकले कारोबार/व्यवसाय संचालनको क्रममा आईपर्न सक्ने कर्जा जोखिम, संचालन जोखिम, तरलता जोखिम, बजार जोखिम, व्याजदर जोखिम, विदेशी विनीमय जोखिम तथा अन्य जोखिमलाई न्यूनिकरण एवं नियन्त्रण गर्न आन्तरिक रुपमा विभिन्न संरचनागत इकाइहरूको स्थापना गरी आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित एवं प्रभावकारी बनाउँदै लगेरहेको र भविष्यमा समेत थप सवल बनाउँदै लैजाने राणनीति बैंकले लिएको छ ।

बैंकको आन्तरिक नियन्त्रण प्रणालीको मूल्याङ्कन, लेखापरीक्षण प्रकृयाको मूल्याङ्कन, आर्थिक प्रतिवेदन र आर्थिक विवरण सम्प्रेषणको सुपरिवेक्षण गरी बैंकको आर्थिक विवरणहरू सही तथा पर्याप्त रुपमा रहेको र बैंकका सम्पूर्ण विभागहरूले आन्तरिक प्रकृया, नीति नियमहरूको परिपालना गरे/नगरेको बारे सुनिश्चित गर्न आन्तरिक लेखापरीक्षकको व्यवस्था गरिएको छ । विगतमा जस्तै समिक्षा अवधिमा पनि बैंकको आन्तरिक लेखापरीक्षण गर्न स्वतन्त्र लेखापरीक्षकलाई Outsourcing मार्फत नियुक्त गरिएको छ । यसैगरी कर्जा लगानी, सम्पत्ति तथा दायित्व व्यवस्थापन, विदेशी विनीमय, तरलता तथा व्याज निर्धारण जस्ता बजार जोखिमका विषयहरूका बारेमा नियमित छलफल गरी सो सम्बन्धमा आवश्यक छलफल गरी निर्णय लिने वा उपल्लो अधिकारी समक्ष सिफारिस गर्ने गरी प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा व्यवस्थापन समिति, कर्जा समिति, सम्पत्ति तथा दायित्व समितिहरू गठन गरिएको छ ।

यसैगरी बैंकले लगानी गर्ने वा लगानी भएको कर्जाहरूको प्रगती मुल्यांकन एवं समिक्षा गरी आवश्यक निर्णय लिन प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा व्यवस्थापन स्तरको कर्जा समिति कार्यान्वयनमा रहेको छ । साथै, बैंकको खर्च व्यवस्थापन, खरिद प्रकृया र अन्य तोकिएको व्यवस्थापकीय विषयहरूमा छलफल गरी निर्णय लिन आर्थिक प्रशासन विनियमावलीको व्यवस्था बमोजिम आर्थिक निर्देशन समिति, खरिद समितिहरू रहेका छन् । नियामक निकाय, संचालक समिति, लेखापरीक्षकहरूबाट समय समयमा प्राप्त निर्देशन /सुझाव बैंकले प्राथमिकतामा राखि सो अनुरूपको आवश्यक नीतिगत एवं संरचनागत व्यवस्था गरी उच्च स्तरको अनुपालन गर्ने गराउने व्यवस्था गरिएको छ ।

infrastructure development banks. These committees periodically conduct meetings and fulfil their duties and responsibilities as specified in the Directives. In addition to these committees, there are Management level committees actively involved in managing and monitoring day to day business activities.

With an intent to minimize and control the credit risk, operational risk, liquidity risk, market risk, interest rate risk, foreign exchange risk and other risks associated with the Bank's operations, the Bank has established well-structured departments and policy framework and is focused on continuously enhancing the effectiveness of the internal control mechanisms of the Bank. The Bank is committed to further enhance the capability and competence of these units and departments in the near future.

The Bank has in place an Internal Auditor to monitor and evaluate the internal control mechanisms, audit procedures and processes and dissemination of financial information and reports of the Bank. The Internal Auditor also ensures that the departments and operations of the Bank are functioning in line with the relevant act, policies and procedures. In the review period, the Bank outsourced an independent auditor for internal audit of the Bank as done in the previous year. Similarly, the Bank also has in place management level committees like Management Committee, Management Credit Committee and Assets and Liability Committee headed by Chief Executive Officer which regularly discuss, assess and manage risks associated with loan disbursements, asset and liability management, foreign exchange, liquidity and fixing of interest rates and take appropriate decisions or make recommendations to the higher authorities.

Similarly, the management level Credit Committee headed by Chief Executive Officer takes credit decisions for new loans and monitors progress of existing loan accounts. Furthermore, there are Arthik Nirdeshan Samitee (Financial Direction Committee) and Procurement Committee, established as per provision of Bank's Financial Bylaws, actively involved in expenditure management, procurement management and other management matters. In accordance with the directions and guidances regularly received from the Regulators, Board of Directors and Auditors, the Bank is committed to maintain the highest level of compliance ensuring all required policies and organizational framework are in place.

(थ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण आ.व. २०७७/७८ मा नाफा नोक्सान हिसाबको अनुसूची ४.३६, ४.३७ र ४.३८ अनुसार रु. १३,०६,९६,७९८/- मध्ये रु. ११,६७,७७,४८४/- कार्यालय संचालन खर्च रहेको छ।

(द) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानूनको प्रावधान अनुरूप सञ्चालक समितिले गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा लेखापरीक्षण समिति (Audit Committee) को गठन गरेको छ। यस समितिको मुख्य उद्देश्य बैंकको आन्तरिक नियन्त्रण प्रणालीको मूल्याङ्कन, लेखापरीक्षण प्रकृयाको मूल्याङ्कन, आर्थिक प्रतिवेदनको र आर्थिक विवरण सम्प्रेषणको सुपरिवेक्षण गरी बैंकको आर्थिक विवरणहरू सही र पर्याप्त रहेको, बैंकका सम्पूर्ण विभागहरूले आन्तरिक प्रकृया, नीति नियमहरूको परिपालना गरे/नगरेको बारे सुनिश्चित गर्ने रहेको छ। आ.व. २०७७/७८ मा समितिको जम्मा ५ वटा बैठक बसेको थियो, जसको विवरण निम्न अनुसार रहेको छ :

सदस्यहरू	उपस्थिति रहेको बैठक संख्या	बैठक भत्ता रु.
सञ्चालक श्री श्रीकृष्ण नेपाल श्री बिकेश मधिकर्मि (Partner, CSC & Co., Internal Auditor)	५	४०,०००/-
श्री दिनेश पाण्डे, सदस्य सचिव	५	-

(ध) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा बाँकी नरहेको।

Q. Details regarding total operating expenses in the last fiscal year

Out of total amount of Rs. 130,696,798 as per Annexures 4.36, 4.37 and 4.38 of the Profit and Loss Statement, total operating expenses of the Bank stood at Rs. 116,777,484 in the FY 2020/21.

R. List of Members in the Audit Committee, remuneration, allowance and facilities of these members, report of operations of the Committee and recommendations given by the Committee

As per the provision of Nepal Rastra Bank as well as relevant acts and policies of the country, the Board has constituted an Audit Committee chaired by a non-executive Director. The main objective of this committee is to monitor the internal control mechanism of the Bank, evaluation of auditing process, supervision of financial reports and their dissemination and to ensure that these financial reports are accurate and adequate. The committee also ensures that the departments of the Bank are complying with the relevant guidelines, policies and procedures while conducting their operations. There were a total of 5 meetings of the Audit Committee in the FY 2020/21 and the details of the same are provided below:

Members	Number of meetings with the member's presence	Meeting Allowance (NPR)
Director Mr. Shree Krishna Nepal	5	40,000
Mr. Bikesh Madhikarmi (Partner, CSC & Co., Internal Auditor)	4	32,000
Mr. Dinesh Pandey, Member Secretary	5	-

S. Details of the receivable, if any, from Directors, Chief Executive Officer, Substantial Shareholders or their relatives or firms where they are associated.

No such receivable was booked in FY 2020/21.

(न) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम

आ.व. २०७७/७८ मा सञ्चालकहरूलाई भुक्तान गरिएको विवरण:

विवरण	रकम (रु.)
१. सञ्चालक समिति एवं सञ्चालक स्तरिय अन्य समितिको बैठक भत्ता	११,०२,०००.००
२. सञ्चालक समितिको बैठकको अन्य खर्च:	
(क) भ्रमण खर्च	-
(ख) अन्य खर्च	२६७,३९६.००
कुल खर्च	१३,६९,६९६.००

कार्यकारी प्रमुख तथा प्रबन्धकहरूलाई भुक्तान गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको विवरण:

आ.व. २०७७/७८ मा कार्यकारी प्रमुख तथा प्रबन्धकहरूलाई भुक्तान गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको विवरण देहाय बमोजिम रहेको :

विवरण	रकम (रु.)
१. प्रमुख कार्यकारी अधिकृत	१,२१,००,०००.००
२. नायव प्रमुख कार्यकारी अधिकृत	८,२३१,९८७.२७
३. नायव महाप्रबन्धकहरू	११,४१६,४०८.५२
४. प्रबन्धकहरू	६,५८३,७०८.९९
५. सहायक प्रबन्धकहरू	७,७३१,९९२.३०
कुल खर्च	४६,०६४,०९७.०८

उल्लेखित रकम बाहेक प्रचलित कानून/व्यवस्था बमोजिमको कर्मचारी बोनस र बैंकको कर्मचारी सेवा विनियमावली, २०७५ बमोजिमका सुविधा समेत प्रदान हुने गरेको छ ।

(प) शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम: बाँकी नरहेको ।

(फ) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण :

आ.व. २०७७/७८ मा बैंक सञ्चालनको लागि आवश्यक सवारी साधन, अफिस ईक्युपमेन्ट, फर्निचर लगायतका कार्यालय सञ्चालनको लागि चाहिने आवश्यक अफिस साधन/सामग्रीहरू खरिद गरिएको बाहेक बैंकले कम्पनी ऐन, २०६३ को दफा १४१ बमोजिमको अन्य सम्पत्ति खरिद वा बिक्री गरेको छैन ।

(ब) दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण :

कम्पनी ऐन, २०६३ को दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच कारोवार नभएको ।

T. Remuneration, Allowance and facilities provided to Directors, Chief Executive Officer and Officials of the Bank.

Details of payments made to the Directors in the FY 2020/21:

Description	Amount (NPR)
1. Meeting Allowances for Board members and Directors representing in Board Level Committees	1,102,000
2. Other Expenses pertaining to Board and Board Level Committee Meetings:	
a) Travel Expenses	--
b) Other Expenses	267,696
Total Expenses	1,369,696

Details of remuneration, allowance and facilities provided to Chief Executive Officer and Managers:

The details remuneration, allowance and facilities provided to Chief Executive Officer and Managers in FY 2020/21 are as given below:

Description	Amount (NPR)
1. Chief Executive Officer	12,100,000.00
2. Deputy Chief Executive Officer	8,231,987.27
3. Deputy General Managers	11,416,408.52
4. Managers	6,583,708.99
5. Assistant Managers	7,731,992.30
Total Expenses	46,064,097.08

Along with above amounts, the statutory bonus and facilities have been provided in accordance to the Bonus Act and Staff Service By-Law of the bank.

U. Dividend yet to be collected by shareholders

There is no such uncollected dividend outstanding.

V. Details regarding purchase and sale of assets as per Clause 141 of Companies Act

During FY 2020/21, the Bank did not purchase or sell any assets as per the Clause 141 of the Companies Act 2063 (2006), except for the purchases of necessary assets required for operations of the Bank such as office equipment, furniture etc.

W. Details regarding transactions with affiliated company as per Clause 175 of Companies Act

As per the Clause 175 of Companies Act 2063 (2006), there has not been any transaction with the affiliated companies during the review period.

(भ) यस ऐन तथा प्रचलित कानूनबमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा

लेखापरीक्षक श्री एम.जी.एस एण्ड एसोसियेट्स, चार्टर्ड एकाउण्टेण्ट्स (MGS & Associates Chartered Accountants), द्वारा आ.व. २०७७/७८ को बैंकको लेखापरीक्षण सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछौं।

(म) मानव संसाधन

पूर्वाधारमा विशेष रूची र दखल राख्ने सक्षम जनशक्तिको व्यवस्थापन र निजहरूको वृत्ती विकासलाई प्राथमिकतामा राखि बैंकले सो सम्बन्धी वार्षिक क्यालेन्डर तयार गरी लागु गर्ने गरेको छ। बैंकका कर्मचारीहरूको मनोबल उच्च राख्न बजार सरहको सेवा, सुविधा र व्यक्तित्व विकास हुने व्यवस्था गरिएको छ। कर्मचारीहरू बैंकका सम्पत्ति हुन् भन्ने मान्यतालाई बैंकले अंगीकार गर्दै नियमित रूपमा कर्मचारीहरूलाई विभिन्न तालीम, सेमिनार र गोष्ठीहरूमा सहभागी गराउने गरिएको छ। कर्मचारीहरूको कार्यसम्पादन मुल्याङ्कन अभि वस्तुनिष्ठ र प्रभावकारी होस् भन्ने उद्देश्यले बैंकले कार्य सम्पादन मुल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाएको छ। कर्मचारीहरूको कार्य दक्षता तथा वृत्ति विकासमा कुनै कमी नरहोस् भन्ने विषयलाई प्राथमिकता राखि सोका लागि आवश्यक बजेट र स्रोत, साधनको उचित व्यवस्था गर्दै आएको छ।

त्यसैगरी, तुला पूर्वाधार निर्माणमा परियोजनाको प्रारम्भिक अध्ययन, बिस्तृत परियोजना प्रतिवेदन र लगानी संरचना तयार गर्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कार्य अनुभव भएका परामर्शदाताहरूलाई बैंकको INFRA EXCELLENCE CENTER मा सुचिकृत गरि विभिन्न परियोजनाहरूको प्राविधिक र आर्थिक अध्ययन मूल्यांकनको कार्यमा समावेश गराईएको छ। साथै, उर्जा, सामाजिक र आर्थिक पूर्वाधार, स्वास्थ्य र उड्डयनका क्षेत्रहरूमा विज्ञता राख्ने विज्ञहरूलाई सेवा करार मार्फत बैंकमा संलग्न गराउनका लागि चयन गर्ने कार्य अगाडि बढाएको छ।

(य) संस्थागत सुशासन र अनुपालन

अबल संस्थागत सुशासन र अनुपालना मार्फत सुदृढ बैंकको निर्माण हुने विषय संचालक समिति र उच्च व्यवस्थापनको मुल मान्यता रहेको छ। बैंकले प्रचलित ऐन नियम, नेपाल राष्ट्र बैंक एवं अन्य नियमनकारी निकायहरूद्वारा जारी निर्देशन तथा आन्तरिक नीति नियम बमोजिम हुनेगरी कार्यसम्पादन गर्नुपर्छ भन्ने विषयमा बैंकका सबै तहका पदाधिकारी तथा कर्मचारीहरूले आत्मसाथ गरी कार्य सम्पादन गर्ने गरिएको छ। विभिन्न समिति, उपसमितिहरू लगायत कर्मचारीको तहबाटै सुशासन एवं अनुपालनाको सुनिश्चितता हुने अभिप्रायले अनुपालना सूची एवं आचार संहिताहरू तयार गरी लागू गरिएको छ। बैंकको समग्र संस्थागत सुशासन एवं अनुपालनलाई निदृष्ट गर्न संस्थागत सुशासन नीति २०१८ लागू गरी सोमा समय सापेक्ष परिमार्जन गर्दै लगेको छ।

X. Other Details, if any, to be shared in the Director's Report as per the Companies Act 2063 (2006) and other relevant Acts

The Bank would like to thank its statutory auditor, M/S MGS and Associates Chartered Accountants, for successfully conducting the audit of the Bank for the FY 2020/21.

Y. Human Resources

The Bank develops and implements an annual training calendar to ensure management and growth of human resources who have passion and knowledge required for infrastructure development. In order to maintain the morale of the Bank employees, the Bank offers remuneration, facilities and growth opportunities at par with the industry. Acknowledging the fact that the human resource are valuable assets of the Bank, our staff members are adequately nominated to trainings, conferences and seminars. The Bank has also enhanced the effectiveness of its performance evaluation process so as to ensure effective and objective evaluation of the employee performance. Bank has allocated adequate budget and resources to ensure that no gap remains in skill sets and growth of the employees.

Similarly, the Bank has established an 'Infra Excellence Center' where consultants having domestic and international experience in conducting preliminary evaluation, preparing detailed project reports and financial structuring for large infrastructure projects are empaneled and assigned for technical and financial evaluation of various projects. Additionally, the Bank is in the process of recruiting domain experts having expertise in sectors like energy, social and economic infrastructure, health and aviation under contract basis.

Z. Corporate Governance and Compliance

The Board of Director and Management fully understand that the Bank can remain strong only through highest level of corporate governance and compliance. Hence the governance and compliance culture is embraced by the officials and staff members of all levels when conducting transactions in compliance with the prevailing Acts and Rules, directives issued by Nepal Rastra Bank and other regulatory authorities and internal policies. The Bank has established various committees and sub-committees and developed Compliance Checklist and Codes of Conduct so that governance and compliance are ensured right at the time of staff members making transactions. In order to ensure overall corporate governance and compliance,

बैंकका हरेक कर्मचारीहरूको व्यक्तिगत जिम्मेवारी र दायित्व स्पष्ट हुने गरी कार्य विभाजन गरी सोको आधारमा कार्य सम्पादनमा आपसी नियन्त्रण र ग्राहक तथा शेयरधनीहरूको हित विपरीतका कार्य हुन नदिन यथोचित व्यवस्था गरिएको छ। संस्थागत सुशासन र अनुपालना सम्बन्धी उपलब्ध हुने तालिमहरूमा बैंकका संचालकज्यूहरू, कार्यकारी तहका कर्मचारीहरू लगायत सम्पूर्ण कर्मचारीहरूलाई नियमित रूपमा सहभागी गराउने गरिएको छ। नेपाल राष्ट्र बैंक, अन्य नियामक निकायहरू, लेखापरिक्षकज्यूहरूबाट प्राप्त निर्देशन र सुझावहरूलाई तदारुकताकासाथ लागू गर्ने गराउने आन्तरिक परिपाटी स्थापना गरिएको छ।

र. संस्थागत सामाजिक उत्तरदायित्व

नेपाल राष्ट्र बैंकले सामाजिक उत्तरदायित्वका लागि संस्थागत रूपमा खडा गर्नुपर्ने सामाजिक उत्तरदायित्व कोषको व्यवस्था बमोजिम बैंकले कोष खडा गरी प्रचलित मान्यता अनुरूप आफ्नो स्थापनाकालदेखि नै सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ। समीक्षा अवधिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड-१९ को दोस्रो लहरका दौरान कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि कोरोना अस्पतालको संरचना निर्माण/थप गर्न सातवटै प्रदेशहरू स्थित एक एक नगरपालिका/अस्पताललाई रु ७,००,०००/- को दरले जम्मा रु. ४९,००,०००/- (अक्षरेपी उनन्पचास लाख मात्र) सहयोग प्रदान गरेको थियो। साथै, बैंकले विधिवत सेवा शुभारम्भको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मानसिक एवं शारिरिक रूपमा असक्त एवं समाजबाट अवहेलानामा परेका बालबालिका, युवा युवती, बृद्धबृद्धा लगायतलाई शिक्षा, स्वास्थ्य, आवास सहित हेरचाह गर्ने उद्देश्य लिई स्थापना भई संचालनमा रहेको संस्था नेपाल स्नेही काख लाई नयाँ आश्रय स्थलको पूर्वाधार निर्माण गर्न रु. ३,००,०००/- (अक्षरेपी तीन लाख मात्र) सहयोग गरेको थियो। यसैगरी, उद्योग परिसंघ नेपालद्वारा नेपाली वस्तु र सेवाको पहिचान तथा प्रयोगलाई बढावा दिन सुरुवात गरिएका राष्ट्रिय स्तरको अभियान Make in Nepal लाई रु ५,००,०००/- (अक्षरेपी पाँच लाख मात्र) सहयोग गरिएको थियो।

Corporate Governance Policy, 2018 is implemented and reviewed timely and regularly.

There is a clear demarcation of roles, responsibilities and duties of each of the employees of the Bank in order to ensure coordination and effectiveness in completion of tasks with an aim of avoiding any actions not in interest of customers or shareholders. The Bank has been arranging participation of its Directors, Senior Executives and employees in various corporate governance related seminars, workshops and trainings. In internal culture of implementing directions and guidance received from Nepal Rastra Bank, other regulators and auditors has been developed.

Za. Corporate Social Responsibility

The Bank has been placing high emphasis towards observing its Corporate Social Responsibility since its inception by establishing a Corporate Social Responsibility Fund at institutional level in line with directives of Nepal Rastra Bank. During the review period, the Bank extended financial support to one municipality/hospital in each of 7 provinces with Rs 700,000 to each of them, totaling Rs 4,900,000 (Rs Four million nine hundred thousand) for building/upgrading their infrastructure to cope with second wave of COVID-19 pandemic. Similarly on the occasion of the Bank's second anniversary, the Bank supported Nepal Snehi Kakh, an institute established to look after children, youths and senior citizens who are either mentally or physically challenged or disowned by the society, by handing Rs 300,000 to build the infrastructure. Similarly, the Bank also supported Confederation of Nepalese Industries with Rs 500,000 for their initiative of 'Make in Nepal' commenced to promote brand recognition and use of Nepalese products and services.



ल. ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी कानूनको परिपालना

ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रचलित नेपाल कानून एवं नेपाल राष्ट्र बैंकले जारी गरेका अद्यावधिक निर्देशनहरूलाई बैङ्कले अविलम्ब लागू गर्ने गरेको छ।

सोका लागि नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशनको व्यवस्था बमोजीम संचालक स्तरिय सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी समितिले काम गरिरहेको छ। साथै, सम्पत्ति शुद्धिकरण सम्बन्धी कानूनको परिपालना भए नभएको सन्दर्भमा कार्य अनुगमन गर्न तथा अन्य अनुपालनाका विषयहरू समेत हेर्नेगरी अनुपालन अधिकृत तोकिएको छ र सोका लागि अनुपालन इकाई समेत रहेको छ।

प्रचलित ऐन नियम तथा निर्देशनको अधिनमा रही बैङ्कले ग्राहक पहिचान तथा सम्पत्ति शुद्धिकरण सँग सम्बन्धित मार्गदर्शन तथा विनियमावली र विभिन्न मार्गदर्शनहरू तयार गरी लागू गरेको छ। समिक्षा अर्वाधमा बैङ्कले Anti-Money Laundering & Combating Financing of Terrorism Policy, 2018 मा ग्राहक पहिचान (KYC) सम्बन्धी थप विषयहरू समाविष्ट गरी Anti-Money Laundering & Combating Financing of Terrorism and KYC Policy, 2020 लागू गरेको छ।

व. शेयरधनीहरूले दिएका सुझावहरूको कार्यान्वयन

शेयरधनीहरूले प्रत्यक्षरूपमा वा विभिन्न माध्यमबाट दिनुभएका सुझावहरू बैङ्कले अनुसरण गर्ने गरेको छ। भविष्यमा थप यस्ता सुझावहरू प्राप्त हुनेछन् भन्ने समेत बैङ्कले अपेक्षा गरेको छ।

धन्यवाद ज्ञापन

अन्त्यमा, यस बैङ्कप्रति निरन्तर रूपमा सद्भाव, माया, चासो र विश्वास राख्ने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, प्रादेशिक तथा स्थानीय सरकारहरू, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, ग्राहकवर्ग तथा संचारकर्मी लगायत सम्पूर्ण सरोकारवालाज्यूहरूलाई संचालक समितिको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु। साथै, यसै अनुरूपको साथ, सहयोग र मार्गदर्शन यस बैङ्कले नियमित रूपमा प्राप्त गर्ने विश्वास लिएको छु।

धन्यवाद।

संचालक समितिको तर्फबाट
अनुज अग्रवाल, अध्यक्ष

Zb. Adherence to Know Your Customer (KYC) and Anti Money Laundering (AML)

The Bank has been completely adhering to the prevailing regulations and directives issued by Nepal Rastra Bank with respect to Know Your Customer and Anti Money Laundering.

The Bank has constituted an Anti Money Laundering Committee in convenorship of a non-executive director. Similarly, the Compliance Unit functioning under Bank's Risk Management Department has been continuously working to constantly monitor whether the operations and activities of the Bank are being conducted in line with the AML policies and procedures. A compliance officer has been nominated to ensure compliance in all the Bank's transactions.

The Bank has developed and implemented various bylaws, policies and guidelines with reference to the respective KYC and AML policies of the regulatory authorities. In the review period, the Bank has issued Anti-Money Laundering & Combating Financing of Terrorism and KYC Policy, 2020 after adding additional provisions related to Know Your Customer (KYC) to the Anti-Money Laundering & Combating Financing of Terrorism Policy 2018.

Zc. Implementation of suggestions received from the shareholders

The Bank has duly appreciated and implemented the suggestions provided by its valued shareholders with respect to its operations, performance and growth. The Bank hopes to continue receiving such valuable insights and suggestions in the days to come.

Vote of Thanks

I would once again like to extend our deepest appreciation and gratitude on behalf of the Board of Directors to Government of Nepal, Ministry of Finance, Nepal Rastra Bank, Provincial and Local Governments, Regulators, Shareholders, Customers, Media Personalities and all other stakeholders for your constant patronage, guidance, support and trust towards the Bank. We are hopeful to continue receiving such support and guidance in the future as well.

Thank you once again.

On behalf of the Board of Directors
Anuj Agarwal, Chairman

व्यवस्थापकीय समुह Management Team



**Mr. RAM KRISHNA
KHATIWADA**
CHIEF EXECUTIVE OFFICER
MBS, CFA, ChE, PHD (SCHOLAR)

श्री रामकृष्ण खतिवडाज्यू सँग परियोजना, पूर्वाधार तथा उर्जा लगानी, परियोजना विकास तथा व्यवस्थापन लगायत इन्भेष्टमेन्ट तथा ट्रेजरीका क्षेत्रमा १९ वर्ष भन्दा बढी कार्य गरेको अनुभव रहेको छ। उहाँले एनआईविएल क्यापिटल मार्केट लि., हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कं. लि. लगानी बोर्ड, विद्युत नियमन आयोग लगायतका उच्च तथा नेतृत्वदायी तहमा रहेर कार्य गरेको अनुभव छ। वहाँले एम. बि. एस. (MBS) को उच्च शिक्षा हासिल गरी हाल इनफ्रास्ट्रक्चर फाईनान्समा पिएचडी गरिरहनु भएको छ। वहाँ चार्टर्ड फाइनान्स एनालिष्ट, चार्टर्ड इकोनोमिष्ट, सर्टिफाइड पब्लिक प्राइभेट पार्टनरसीप प्रोफेसनल (सीपि ३ फाउण्डेसन) समेत हुनुहुन्छ।

Mr. Ram Krishna Khatiwada, Chartered Financial Analyst (CFA) and Chartered Economist (ChE). Mr. Khatiwada has 19 years plus of professional experience in project finance, infrastructure finance, energy finance, project development & management, managing investment bank & financial institutions. He was associated with NIBL Capital Markets Limited, Hydroelectricity Investment & Development Company Limited (HIDCL), Office of the Investment Board Nepal (IBN), Electricity Regulatory Commission Nepal in various senior and leadership positions. Mr. Khatiwada holds MBS, CFA, ChE and CP3 Foundation. He is pursuing PHD in Infrastructure Finance.



**Mr. BHUPENDRA
PANDEY**
DEPUTY CHIEF EXECUTIVE
OFFICER (FCA, MBS)

श्री भुपेन्द्र पाण्डेज्यू सँग बैकिङ्ग, वित्तीय तथा कर्पोरेट क्षेत्रमा २१ वर्ष भन्दा बढी कार्य गरेको अनुभव छ। उहाँसँग राष्ट्रिय वाणिज्य बैकमा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा एवं एनएलजी इन्स्योरेन्स कम्पनी लि. मा संचालकको रूपमा कार्य गरेको अनुभव छ। उहाँले एफ. सी. ए. (FCA) तथा एम.बि.एस. (MBS) सम्मको उच्च शिक्षा हासिल गर्नु भएको छ।

Mr. Bhupendra Pandey has more than 21 years of work experience in banking, financial and corporate sectors. He had Served as Deputy Chief Executive Officer of Rastriya Banijya Bank Ltd. and as Board Member of NLG Insurance Company Ltd. Mr. Pandey is a Fellow Chartered Accountant (FCA) and holds Master's degree in Business Studies.



**Mr. SURYA BAHADUR
TAMANG**
DEPUTY GENERAL MANAGER
- BUSINESS (MBA)

श्री सुर्य बहादुर तामाङ्ज्यू सँग ३० वर्ष भन्दा बढीको बैकिङ्ग अनुभव छ। उहाँसँग विभिन्न बैकहरु जस्तै सिद्धार्थ बैक लि.को प्रमुख कर्पोरेट क्रेडीटको रूपमा साथै नविल बैकमा सम्पर्क अधिकृत (कर्जा) को रूपमा कार्य गरेको अनुभव छ। यसका साथै स्वास्थ्य मन्त्रालय अर्न्तगत रही सरकारी सेवामा पनि उहाँले अनुभव बटुल्नु भएको छ। उहाँले एम. बि. ए. (MBA) सम्मको उच्च शिक्षा हासिल गर्नु भएको छ।

Mr. Surya Bahadur Tamang has more than 30 years of banking experience. He headed Corporate Credit of Siddhartha Bank Ltd and worked as Relationship Manager (Credit) of Nabil Bank Ltd. He also served as Civil Servant under Ministry of Health. Mr. Tamang holds Master's degree in Business Administration.



Mr. BINAYA NATH NEUPANE
DEPUTY GENERAL
MANAGER -
RISK & OPERATIONS (MBA)

श्री बिनय नाथ न्यौपानेज्यू सँग २८ वर्ष भन्दा बढीको बैकिङ अनुभव रहेको छ । उहाँसँग जनता बैंकमा प्रमुख मार्केटिङ अफिसर, प्रमुख विजनेश अफिसर र प्रमुख मानव संसाधनको रूपमा, स्वाभलम्बन लघुवित्त विकास बैंकमा संचालकको रूपमा तथा नविल बैंकमा कर्जा जोखिम विश्लेषक र दायित्व व्यवस्थापन प्रमुखको रूपमा रही कार्य गरेको अनुभव छ । उहाँले एम. बि. ए. (MBA) सम्मको उच्च शिक्षा हासिल गर्नु भएको छ ।

Mr. Binaya Nath Neupane has over 28 years of banking experience. He has worked as Chief Marketing Officer, Chief Business Officer and Chief of Human Resource at Janata Bank Nepal Ltd. He has also served as Board Member of Swabalamban Laghubitta Bikas Bank and as Credit Risk Analyst & Head of Liability Management of Nabil Bank Ltd. Mr. Neupane holds MBA degree.



Mr. SUWARN KUMAR SINGH
HEAD - RISK MANAGEMENT
(EMBA, MSCIT)

श्री सुवर्ण कुमार सिंहज्यूसँग बैकिङ तथा संस्थागत क्षमता विकासमा १५ वर्ष भन्दा बढी कार्य गरेको अनुभव छ । उहाँ सँग नेपाल कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा निर्देशकको रूपमा, नेपाल बैंक लि. को सूचना प्रविधि विभागमा प्रबन्धकको रूपमा एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरूको लगानी रहेको विभिन्न परियोजनाहरूमा परामर्शदाताको रूपमा कार्य गरेको अनुभव छ । उहाँले ई.एम.बि.ए., एम.एस्सी आईटी सम्मको उच्च शिक्षा हासिल गर्नु भएको छ ।

Mr. Suwarn Kumar Singh has more than 15 years of experience in banking and institutional capacity building. He worked as Director of Studies at NASC and as Manager of Information Tech. of Nepal Bank Ltd. He also served as consultant in various projects funded by national and international agencies. Mr. Singh holds MBA and Msc IT degree.



Mr. RABIN SHRESTHA
HEAD - INFRASTRUCTURE
FINANCING (MBS)

श्री रबिन श्रेष्ठज्यू सँग १८ वर्ष भन्दा बढीको बैकिङ क्षेत्रको अनुभव छ । उहाँसँग प्रभु बैंकको कर्पोरेट र प्रोजेक्ट फाइनेन्सिङमा कन्ट्रि हेडको रूपमा, स्ट्याण्डर्ड चार्टर्ड बैंक लि.को न्यू विजनेश म्यानेजरको रूपमा तथा सिटिजन्स बैंक इन्टरनेशनल लि. मा कर्पोरेट एवं कर्मासियल बैकिङ अफिसरको रूपमा कार्य गरेको अनुभव छ । उहाँले एम. बि. एस. (MBS) सम्मको उच्च शिक्षा हासिल गर्नु भएको छ ।

Mr. Rabin Shrestha has more than 18 years of banking experience. He worked as Country Head of Corporate & Project Financing of Prabhu Bank Ltd and also as Manager New Business of Standard Chartered Bank Nepal Ltd. He also worked as Corporate & Commercial Banking Officer of Citizens Bank International Ltd. Mr. Shrestha holds Master's degree in Business Studies.



RAM KRISHNA KHATIWADA
CHIEF EXECUTIVE OFFICER



प्रमुख कार्यकारी अधिकृत, श्री राम कृष्ण खतिवडाको तन्त्रब्य Message from CEO, Ram Krishna Khatiwada

सर्वप्रथम म यहाँहरू बाट प्राप्त निरन्तर मार्ग निर्देशन र बैंक प्रति देखाउनु भएको विश्वास तथा भरोसाको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, यो विश्वास तथा भरोसा आगामी दिनहरूमा पनि रहने विश्वास लिएको छु।

विशिष्टीकृत बैंक मार्फत ठूला पूर्वाधारका परियोजनाहरूमा लगानी विस्तार गर्नुपर्छ भन्ने नेपाल सरकार र नियामक निकायको सोच अनुरूप स्थापित यस नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो संचालन पश्चात् पहिलोपटक सर्वसाधारण शेयरधनिमहानुभावहरूको सहभागिता रहेको यस तेस्रो वार्षिक साधारण सभामा बैंकले लिएको महत्वपूर्ण व्यावसायिक कार्यदिशाहरू र सोमा प्राप्त उपलब्धिहरूको बारेमा यस गरिमामय सभा मार्फत यहाँहरूमा जानकारी गराउन पाउँदा मलाई अत्यन्तै खुशी महशुस भएको छ।

First of all, I would like to express my heartfelt gratitude to all of you for the continuous guidance, trust and patronage the Bank has received from you. I am confident the Bank will continue to receive such trust and patronage in the days to come as well.

In the context of NIFRA getting established in line with the vision of Nepal Government and Regulators to meet the need of a specialized institution for accelerating investments into large infrastructure projects, it gives me immense pleasure to get this opportunity to share some of the key business targets and achievements of the Bank in the 3rd Annual General Meeting, which is graced by the presence of our valued public shareholders for the first time since the inception of the Bank.

व्यावसायिक कार्यदिशा र हासिल उपलब्धि

विद्यमान बैंक तथा वित्तीय संस्थाहरू भन्दा फरक उद्देश्यका साथ संचालनमा आएको यस बैंकले तिनै तहका सरकारहरू, सरकारी तथा सार्वजनिक निकायहरू, निजी क्षेत्र, विकासशिल साभेदारहरू र बैंकहरू सित साभेदारी र सहकार्य गरि समग्र पूर्वाधार (INFRA ECO-SYSTEM) विकासमा लगानी विस्तार गर्न नेतृत्वदायि भूमिका निर्वाह गर्न पाँच वर्षे व्यवसायिक योजना तयार गरि लागु गरेको छ ।

मुलुकको पूर्वाधारमा बार्षिक लगानीको आवश्यकता र परियोजनाको तयारी अवस्था लाई विश्लेषण गर्ने हो भने जलविद्युतका परियोजनाहरूको हिस्सा अत्यधिक रहेको अवस्थामा हामीले हाइड्रो प्लस (Hydro Plus) को रणनीति बनाई स्वास्थ्य, सिमेन्ट, सहरी विकास, पर्यटन, कृषि तथा सामाजिक पूर्वाधारका परियोजनाहरूमा लगानी गर्न अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफल साबित भएका उपकरणहरू जस्तै: कमर्सियल ब्लेण्डिङ, कमर्सियल हेजिंग, जोखिम सहित/रहितको ऋणउपकरणहरू जारि गर्ने कार्यहरू बैंकले चालु आ.व. बाट प्राथमिकतामा राखेर अगाडी बढाएको छ ।

यी सबै विषयहरूमा स्पष्ट नीति आवश्यक रहेकोमा हामीले अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकसँग छलफल गरि कानुनी मस्यौदाहरू तयार गर्न बैंकको तर्फबाट सुझावहरू पेश गरेका छौं ।

ठुला पूर्वाधार निर्माणमा परियोजनाको तयारी अवस्था (Project Readiness) को महत्वपूर्ण भूमिका रहन्छ । हाम्रो सन्दर्भमा निजीक्षेत्रबाट निर्माण हुने परियोजनाको सूची रहेतापनि सार्वजनिक पूर्वाधारका परियोजनाहरूको सन्दर्भमा प्रारम्भिक अध्ययन, बिस्तृत परियोजन प्रतिवेदन र लगानी संरचना तयार नरहेको प्राय भेटिन्छ । यस्तो अवस्थामा पूर्वाधार विकास बैंकले निजी र सार्वजनिक दुबै पूर्वाधार निर्माणमा तुलनाए भूमिका खेल्नुपर्ने हुँदा यस्ता परियोजनाहरूको अध्ययन विश्लेषण गर्ने कार्यहरूको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कार्य अनुभव भएका परामर्शदाताहरूलाई बैंकको INFRA EXCELLENCE CENTER मा सुचिकृत गरि विभिन्न परियोजनाहरूको प्राविधिक र आर्थिक अध्ययन मूल्यांकनको कार्यमा समावेश गराईएको छ ।

Business Goals and Achievements

Having been established with different objectives than that of the existing financial institutions of the country, NIFRA has formulated a 5 year Business Plan aiming to play a leading role in accelerating investments into the overall Infra Eco-System of the country through partnership and co-operation with all the three layers of the Government, related Ministries and Departments, Development Partners, International Banks and Financial Institutions.

When we look at the current status of completed infrastructure projects and annual investment gap in this sector, we find that there is a large concentration of investments in hydroelectricity projects. Hence, we have taken a strategy of 'Hydro Plus' for investment in other infrastructure sectors such as health, cement, urban development, tourism, agriculture and social infrastructure sector and we have prioritized the issuance of instruments like commercial blending, commercial hedging, structured debt instruments with or without project's risk sharing, for raising resources which are already proven successful in international capital markets.

As there is a need of a clear policy framework that enables and motivates private sector and infrastructure development banks to invest in infra-sectors like these, we have been actively discussing and sharing our inputs with Ministry of Finance, National Planning Commission and Nepal Rastra Bank for developing suitable policy framework.

The role of project readiness in terms of preparatory works like Feasibility Reports, Detailed Project Reports, Financial Structuring and Closures becomes crucial for construction of a large projects to take off. We generally find that the construction of many public infrastructure projects do not take off due to lack of these works, whereas there exists a good pipeline in case of projects being financed by private sector. In a circumstance like this, NIFRA needs to play an important role in development of both private and public infrastructure projects, for which NIFRA has established an 'Infra Excellence Center' to empanel expert consultants having national and global experiences to study, design, develop and carry out technical and financial evaluations of such projects.

हामीले तिनै तहका सरकारहरू, सरकारी र सार्वजनिक निकायहरू सँग समझदारी गरि उर्जा तर्फ जलाशययुक्त जलविद्युत, High Voltage प्रसारण लाइन, सामाजिक पूर्वाधार तर्फ स्मार्टसिटी, स्वास्थ्य तर्फ Multi-Specialty Hospital, कृषि तर्फ चिस्यान केन्द्र सहितको एकिकृत पूर्वाधार, पर्यटन तर्फ Airport Monetization र औद्योगिक तर्फ २ वटा विशेष आर्थिक क्षेत्र (SEZ) विकास, निर्माण तथा संचालनका लागि आवश्यक अध्ययनको कार्य अगाडी बढाएका छौं ।

श्रोत व्यवस्थापन र लगानी बिस्तार

पूर्वाधार विकासका लागि ठूलो लगानीको आवश्यकता पर्ने र त्यस्तो लगानी दीर्घकालिन प्रवृत्तिको समेत हुने हुँदा यस प्रकारको श्रोत प्राप्तिका लागि फरक र नविनतम अभ्यासको आवश्यकता छ । पूर्वाधार विकासका परियोजनाहरूमा लगानीका लागि श्रोत जुटाउन Sectoral Fund हरू स्थापना गर्ने, Onshore र Offshore Bonds तथा Debenture हरू जारी गर्ने, परियोजनामा आधारित बोण्डहरू जारी गर्ने, दीर्घकालिन निक्षेप संकलन गर्ने एवं विदेशी साभेदारहरूसँग सहकार्य गरी न्यून लागतका रकम प्राप्त गर्ने जस्ता कार्यहरू अगाडी बढाएका छौं ।

स्वदेशी वित्तबजारमा रु. २० अर्ब बराबरको उर्जा र पूर्वाधार बोण्ड र विदेशी वित्त बजारमा USD 30 Million को Green Bond जारी गर्ने सम्बन्धि कार्यहरू अगाडी बढाईएको छ । हामीले अवको पाँच वर्षमा १०० अर्बको कर्जा र लगानी बिस्तार गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडी बढाएका छौं । हामीले सार्वजनिक पूर्वाधार विकास तर्फ सुरुवात गरेको प्रयासहरू सफल भएको खण्डमा प्रक्षेपित लक्ष्यहरू सहजै प्राप्त गर्न सकिन्छ र बैंकको वासलात र आर्थिक परिसूचकहरू पनि क्रमिकरूपमा बढोत्तरी हुनेछ ।

कर्जा प्रवाहको आवश्यकता अनुरूप श्रोत जुटाउन हामीले स्वीकृत सिमाभित्र आवश्यकता अनुरूप पटक-पटक गरि जारी गर्न मिल्ने प्रकृतिको ऋणपत्र निष्काशनका लागि निवेदन गरेकाछौं । यसले हामीलाई परियोजनाको कर्जा प्रवाह र भुक्तानी तालिका अनुसार सम्पति र दायित्व व्यवस्थापन गर्न सहजता हुनेछ । यसको आतिरिक्त हामीले राम्रो सम्भाव्यता भएको परियोजनाहरूमा समिश्रीत (Debt and Equity) लगानी गर्ने रणनीति अनुरूप आवश्यक नीति निर्माण गरि केही परियोजनाहरूमा यस विधि मार्फत लगानी गर्न प्रारम्भिक छलफल सुरु गरिएको छ ।

We have initiated studies on development, construction and operation of various infra-projects like storage hydropower project and high voltage transmission line in energy sector, smart city in urban infrastructure sector, multi-specialty hospital in health sector, integrated infrastructure including cold-storage in agriculture sector, new projects under airport monetization framework in tourism sector and 2 Special Economic Zones (SEZ) in co-ordination with all three layers of the Government and Governmental/Public Entities.

Resource Management and Investment

As long term large investment is required for development of infrastructure projects, acquiring of such resources requires new and unique instruments and modalities. We have been working on establishing sectoral funds, issuing Onshore and Offshore Bonds and Debentures, issuing 'project linked' bonds, raising long term deposits and acquiring low cost funds in partnership with foreign banks and investors in order to raise viable resources for infrastructure projects.

We are in the process of issuing Energy and Infrastructure Bonds of NPR 20 Billion in domestic market and Green Bond of USD 30 million in foreign capital market. Our strategic business plan is to expand the portfolio of loans and investments to NPR 100 billion in five years. Once our initiatives taken towards investing into public infrastructures succeed, we can easily achieve projected goals and Bank's books and financial indicators also will continue to grow.

We have requested for approval to issue bonds which can be paid up in tranches, total of such installments being within an approved limit, so as to align the inflow of bonds proceeds with the loan disbursement schedules of the projects. This shall help us in managing Asset Liability effectively as per the financial needs of the projects. Furthermore, we have developed relevant policy framework to make mixed investments (both Debt and Equity) in projects with sound feasibility and we are now engaged in discussions with couple of such projects already.

संस्थागत क्षमता विस्तार र सबलीकरण

बैंकले अवलम्बन गरेको रणनीति अनुरूप विद्यमान संगठानिक संरचनामा केही परिवर्तनको आवश्यकता महशुस भई सार्वजनिक पूर्वाधारमा मात्रै केन्द्रित भई कमर्सियल ब्लेण्डिङ, कमर्सियल हेजिंग, सार्वजनिक निजी साभेदारी अन्तर्गत निर्माण हुने परियोजनाहरूलाई हेर्ने गरिका बिभागहरूको व्यवस्था सहित संगठानिक संरचना परिवर्तन गरिएको छ । प्राथमिकतामा रहेका पूर्वाधारको क्षेत्रहरू जस्तै: उर्जा, स्वास्थ्य, पर्यटन, सामाजिक र सहरी पूर्वाधारमा काम गर्ने दक्ष विज्ञ काररमा लिने गरिको पदपूर्ति सम्बन्धि कार्य अगाडी बढेको छ ।

बैंकले संस्थागत सुशासन एवं संरचनात्मक क्षमता अभिवृद्धि मार्फत दैनिक कार्यहरूलाई सहज तवरले सम्पादन गर्न सबै जसो नीति र कार्यविधिहरू बनाई लागू गरेको छ । मुलतः प्रचलित ऐन नियम, नेपाल राष्ट्र बैंक एवं अन्य नियमनकारी निकायहरूद्वारा जारी निर्देशन तथा प्रचलित व्यवस्थाहरूलाई पूर्णरूपमा अनुपालन हुनेगरीको संयन्त्र र कर्मचारी क्षमता अभिवृद्धिमा विशेष जोड दिई दैनिक कार्य सम्पादन गर्ने गराउने व्यवस्था मिलाईएको छ ।

अन्त्यमा,

अर्थ मन्त्रालय, नियामक निकायहरू, शेयरधनी महानुभावहरू तथा सम्पूर्ण ग्राहकवर्गहरूमा बैंक प्रति देखाउनु भएको माया, साथ सहयोग तथा विश्वासका लागि हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु । त्यसै गरी बैंकको सञ्चालक समितिका अध्यक्षज्यू लगायत सम्पूर्ण सञ्चालक समितिबाट निरन्तर रूपमा प्राप्त मार्गदर्शन, सहयोग, र विश्वासका लागि पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

राम कृष्ण खतिवडा

प्रमुख कार्यकारी अधिकृत

Institutional Capacity Building

Pursuing NIFRA's strategic goals, we have amended the existing organizational structure by adding a vertical which shall put in its dedicated focus to oversee areas like commercial blending, commercial hedging and public projects under PPP modality. We are also in the process of recruiting technical experts who shall lead our new initiatives in priority infra-sectors like energy, health, tourism, social and urban infrastructure.

The Bank has developed various policies and guidelines for making the day to day work smooth, simple and cost effective through strict corporate governance and meaningful institutional capacity building. Adequate emphasis has been given on appropriate organizational structure and skill enhancement of the employees to ensure compliance of existing Acts and Rules, directives of Nepal Rastra Bank and other regulators on a day to day basis.

Finally,

I would like to express my heartfelt gratitude for all the support, guidance and trust extended by Ministry of Finance, regulators, valued Shareholders and customers. I would also like to cordially thank Chairman and all the members of the Board for their constant guidance, support and trust.

Ram Krishna Khatiwada

Chief Executive Officer

वार्षिक साधारण सभाहरूको झलक Glimpse of Annual General Meetings



आ.व. २०७६/७७
FY 2019-20



आ.व. २०७५/७६
FY 2018-19

Team NIFRA



We are striving to contribute in the infrastructure financing through innovative solutions.



LEFT TO RIGHT

Row-1: Ram Krishna Khatiwada, Bhupendra Pandey, Surya Bahadur Tamang, Binaya Nath Neupane, Suwarn K. Singh, Rabin Shrestha

Row-2: Lakshmi Thapa, Bishal Shakya, Kirit Rayamajhi, Smriti Sharma, Jeeva Nath Sapkota, Iswor Bandhu Gautam,

Row-3: Saurav Tiwari, Manjil Man Shrestha, Ajaya Ghimire, Dinesh Pandey, Ashish Purush Dhakal, Rajib Malla,

Row-4: Shreedevi Poudyal, Gopal Maharjan, Sulav Sharma, Raksha Malla, Sarita Dahal, Anwiti Bhattarai,

Row-5: Suresh Shrestha, Nitesh Dahal, Iswori Paudyal

हाम्रा लगानिका क्षेत्रहरू

Our Investment Sectors

बैंकको लगानीका क्षेत्रहरूमा उर्जा तर्फ (हाइड्रो र सोलार), सडक, सुरुड, पर्यटन तर्फ (होटेल, केवलकार, एम्युजमेन्ट पार्क र रिक्तियशन सेन्टर), सामाजिक पूर्वाधारहरू (शिक्षा, स्वास्थ्य, एयरपोर्ट, मेडीकल कलेज, अस्पताल), विशेष आर्थिक क्षेत्र, औद्योगिक पूर्वाधारहरू, सिमेन्ट, सहरी विकास, सुचना तथा संचार प्रविधि, वातावरण मैत्री परियोजनाहरू, ठोस फोहोर मैला व्यवस्थापन, खानेपानी, सिंचाई तथा कृषि पूर्वाधारका परियोजनाहरू लगायतका पूर्वाधारहरू पर्दछन् ।

The investment sectors of the Bank includes Energy (Hydro Power, Solar Power), Road, Tunnel, Tourism (Hotel, Cable Car, Amusement Park, Recreation Center), Urban Infrastructure, Social Infrastructures (Education, Health, Airport, Medical College, Hospital), Special Economic Zone (SEZ), Industrial Parks, Cement, Town Development, Information and Communication Technology (ICT), Environment Friendly projects (Green), Solid Waste Management, Drinking Water, Irrigation and Agriculture Infrastructures.



TRANSPORT



TOURISM



URBAN INFRASTRUCTURE



WATER & SANITATION INFRA



ENERGY



AGRICULTURE



SEZ



INDUSTRIAL PARKS




ICT



WASTE MANAGEMENT



SOCIAL INFRA



GREEN INFRA

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको विवरण (नियम २६ को उपनियम २ संग सम्बन्धित)

१. संचालक समितिको प्रतिवेदन: यसै वार्षिक प्रतिवेदनमा संलग्न ।

२. लेखापरीक्षकको प्रतिवेदन: यसै वार्षिक प्रतिवेदनमा संलग्न ।

३. लेखापरीक्षण भएको वित्तीय विवरण: यसै वार्षिक प्रतिवेदनमा संलग्न ।

४. कानुनी कारवाही सम्बन्धी विवरण

(क) आर्थिक वर्षमा संगठित संस्थाले वा संस्था विरुद्ध कुनै मुद्दा दायर भएको भए ।

- हालसम्म बैंक विरुद्ध कुनै मुद्दा दायर नभएको ।

(ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा दायर मुद्दा ।

- यस सम्बन्धी बैकमा कुनै जानकारी प्राप्त नभएको ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए ।

- यस सम्बन्धी बैकमा कुनै जानकारी प्राप्त नभएको ।

५. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा :

नेपाल स्टक एक्सचेन्ज लि., नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षणमा संचालित भएको हुनाले यस सम्बन्धमा व्यवस्थापनको कुनै धारणा नभएको ।

(ख) समिक्षा अवधिमा शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्य, कुल कारोवार भएको दिन र कुल कारोवार भएको शेयर संख्या को विवरण देहाय बमोजिम रहेको छ ।

त्रैमास	अधिकतम मूल्य (रु.)	न्यूनतम मूल्य (रु.)	अन्तिम मूल्य (रु.)	कुल कारोवार शेयर संख्या (हजारमा)	कुल कारोवार दिन
प्रथम त्रैमासिक (असोज मसान्त २०७७)	-	-	-	-	-
दोस्रो त्रैमासिक (पौष मसान्त २०७७)	-	-	-	-	-
तेस्रो त्रैमासिक (चैत्र मसान्त २०७७)	७२६	३४०	५८५	२५,८४१	३९
चौथो त्रैमासिक (आषाढ मसान्त २०७८)	६२३	४७३	४९२	२४,४९८	६५

६. समस्या तथा चुनौती: यसै वार्षिक प्रतिवेदनमा संलग्न ।

७. संस्थागत सुशासन: यसै वार्षिक प्रतिवेदनमा संलग्न ।

राम कृष्ण खतिवडा

प्रमुख कार्यकारी अधिकृत

DETAILS RELATED TO ANNEXTURE 15 OF SECURITIES REGISTRATION AND ISSUE REGULATION, 2073

(Related to Rule 26 (2))

1. **Board of Directors' Report:** Part of this Annual Report

2. **Auditor's Report:** Part of this Annual Report

3. **Audited Financial Statements:** Part of this Annual Report

4. Details Related to Legal Actions:

a. Any litigation lodged by or against the Bank during the financial year.

- No such instances of litigation.

b. Any litigation lodged by or against the Promoter or Director of the Bank related to violating prevalent rules or involved in criminal offense during the financial year.

- No information received by the Bank related to such litigation.

c. Any litigation lodged by or against the Promoter or Director of the Bank related to financial crime during the financial year.

- No information received by the Bank related to such litigation.

5. Analysis of Trading of Shares of the Bank:

a. Management view on Trading of Shares of the Bank in Securities Market:

- No Management view related to this since Nepal Stock Exchange Ltd. has been operating under supervision of Securities Board of Nepal.

b. Maximum, Minimum & Closing value, Total Transaction days, and Total Transacted Shares during the financial year are as provided below:

Quarter	Maximum Price (NPR)	Minimum Price (NPR)	Closing Price (NPR)	Total Share Transaction ('000)	Total Transaction Days
First Quarter (Ashwin end 2077)	-	-	-	-	-
Second Quarter (Poush end 2077)	-	-	-	-	-
Third Quarter (Chaitra end 2077)	726	340	585	25,841	39
Fourth Quarter (Ashad end 2078)	623	473	492	24,498	65

6. **Problems and Challenges:** Part of this Annual Report

7. **Corporate Governance:** Part of this Annual Report

Ram Krishna Khatiwada

Chief Executive Officer

संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन

(सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम)

सूचीकृत संगठित संस्थाको नाम	नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड
ठेगाना, इमेल र वेबसाइट	काठमाण्डौ-१०, बानेश्वर Email: info@nifrabank.com Website: www.nifrabank.com
फोन नं.	०१-४७८०८१८ र ०१-४७८४००२
प्रतिवेदन पेश गरिएको आ.व.	आ.व. २०७७/७८

१. सञ्चालक समिति सम्बन्धी विवरण

(क) सञ्चालक समितिका अध्यक्ष:

नाम: श्री अनुज अग्रवाल

नियुक्ति मिति: २०७६/०८/२९

(ख) संस्थाको शेयर संरचना सम्बन्धी विवरण (संस्थापक, सर्वसाधारण तथा अन्य):

संस्थापक: ६० प्रतिशत

सर्वसाधारण: ४० प्रतिशत

(ग) सञ्चालक समिति सम्बन्धी विवरण: (हाल कायम)

क्र.सं.	संचालकहरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समूह	शेयर संख्या	नियुक्ति भएको मिति	पद तथा गोपनीयताको सपथ लिएको मिति	संचालक नियुक्तिको तरिका (विधि)
१	श्री अनुज अग्रवाल (प्रतिनिधि, विशाल ग्रुप लिमिटेड)	संस्थापक	१५०००००	२०७६/०८/२९	२०७६/०९/०२	निर्वाचन
२	श्री केदारनाथ शर्मा (प्रतिनिधि, अर्थ मन्त्रालय, नेपाल सरकार)	संस्थापक	२०००००००	२०७८/०६/२४	२०७८/०६/२४	नेपाल सरकारबाट मनोनीत
३	श्री चन्द्र प्रसाद ढकाल (प्रतिनिधि, आइ.एम.ई. लिमिटेड)	संस्थापक	१००००००	२०७६/०८/२९	२०७६/०९/०८	निर्वाचन
४	श्री लालमणी जोशी (प्रतिनिधि, इमर्जिङ्ग नेपाल लिमिटेड)	संस्थापक	२५०००००	२०७६/०८/२९	२०७६/०९/०८	निर्वाचन
५	श्री शंकर प्रसाद अधिकारी	स्वतन्त्र संचालक	-	२०७८/०६/०४	२०७८/०६/२४	संचालक समितिबाट मनोनीत

नोट :

श्री श्रीकृष्ण नेपाल मिति २०७६/१२/०७ देखि २०७८/०३/२६ सम्म नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रूपमा संचालक समितिमा रहनु भएको।

श्री धनीराम शर्मा मिति २०७८/०३/२७ देखि २०७८/०६/२३ सम्म नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रूपमा संचालक समितिमा रहनु भएको।

श्री रामकृष्ण खतिवडा संचालक समितिको मिति २०७७/०४/२६ को बैठकको निर्णयबाट नियुक्त भई मिति २०७७/०९/०८ सम्म स्वतन्त्र संचालक रहनु भएको।

(घ) संचालक समितिको बैठक

■ संचालक समितिको बैठक सञ्चालन सम्बन्धी विवरण :

क्र.सं.	यस आ.व.मा बसेको संचालक समितिको बैठकको मिति	उपस्थित संचालकको संख्या	बैठकको निर्णयमा गिन्न मत राखी हस्ताक्षर गर्ने संचालकको संख्या	गत आ.व. मा बसेको बैठकको मिति
१	२०७७.०४.१८	४	नरहेको	२०७६.०४.२२
२	२०७७.०४.१९	४	नरहेको	२०७६.०५.३०
३	२०७७.०४.२६	४	नरहेको	२०७६.०६.१०
४	२०७७.०५.१९	५	नरहेको	२०७६.०६.२९
५	२०७७.०५.२८	५	नरहेको	२०७६.०७.१५
६	२०७७.०६.०४	५	नरहेको	२०७६.०७.१८

क्र.सं.	यस आ.व.मा बसेको संचालक समितिको बैठकको मिति	उपस्थित संचालकको संख्या	बैठकको निर्णयमा मिन्न मत राखी हस्ताक्षर गर्ने संचालकको संख्या	गत आ.व. मा बसेको बैठकको मिति
७	२०७७.०७.०२	४	नरहेको	२०७६.०७.२५
८	२०७७.०७.१४	५	नरहेको	२०७६.०८.२९
९	२०७७.०८.११	३	नरहेको	२०७६.०९.०८
१०	२०७७.०८.१९	५	नरहेको	२०७६.१०.०५
११	२०७७.०८.२५	५	नरहेको	२०७६.१०.१०
१२	२०७७.०८.२९	५	नरहेको	२०७६.१०.२६
१३	२०७७.०९.०९ (बिहान)	४	नरहेको	२०७६.१२.०७
१४	२०७७.०९.०९ (बेलुका)	४	नरहेको	२०७७.०१.२२
१५	२०७७.०९.१९	४	नरहेको	२०७७.०१.३१
१६	२०७७.०९.२१	४	नरहेको	२०७७.०३.०३
१७	२०७७.०९.२६	४	नरहेको	२०७७.०३.३०
१८	२०७७.०९.२६	४	नरहेको	
१९	२०७७.०९.२७	४	नरहेको	
२०	२०७७.०९.२७	४	नरहेको	
२१	२०७७.०९.२८	४	नरहेको	
२२	२०७७.१०.१८	३	नरहेको	
२३	२०७७.११.०६	४	नरहेको	
२४	२०७७.११.१९	४	नरहेको	
२५	२०७७.१२.१०	४	नरहेको	
२६	२०७८.०१.२६	४	नरहेको	
२७	२०७८.०२.१०	४	नरहेको	
२८	२०७८.०२.३०	४	नरहेको	
२९	२०७८.०३.२७	४	नरहेको	

- ❖ कुनै सञ्चालक समितिको बैठक आवश्यक गणपुरक संख्या नपुगी स्थगित भएको भए सोको विवरण:
- स्थगित नभएको

■ संचालक समितिको बैठक सम्बन्धी अन्य विवरण:

सञ्चालक समितिको बैठकमा सञ्चालक वा वैकल्पिक सञ्चालक उपस्थित भए- नभएको (नभएको अवस्थामा बैठकको मिति सहित कारण खुलाउने):	अनुसूची १ मा उल्लेखित गरीएको
सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखे नराखेको:	राखेको
सञ्चालक समितिको दुई लगातार बसेको बैठकको अधिकतम अन्तर (दिनमा) :	४६
सञ्चालक समितिको बैठक भत्ता निर्धारण सम्बन्धमा बसेको वार्षिक साधारण सभाको मिति:	२०७६/०८/२९
सञ्चालक समितिको प्रति बैठक भत्ता रु.	अध्यक्ष रु.१०,००० र सदस्य रु.८,०००
आ.व.को संचालक समितिको कुल बैठक खर्च रु (संचालक समितिले संचालकको कुल बैठक खर्च)	रु. ११,०२,०००।००

२. सञ्चालकको आचरण सम्बन्धी तथा अन्य विवरण :

सञ्चालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार संहिता भए/नभएको :	नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम भएको ।
एकाघर परिवारको एक भन्दा बढी सञ्चालक भए सो सम्बन्धी विवरण :	नभएको
सञ्चालकहरूको वार्षिक रूपमा सिकाई तथा पूर्णताजगी कार्यक्रम सम्बन्धी विवरण :	आ.व. २०७७/७८ मा नभएको
प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमा नियुक्त वा मनोनयन भएको पन्ध्र दिनभित्र देहायका कुराको लिखित जानकारी गराएको/नगराएको र नगराएको भए सोको विवरण:	जानकारी गराएको
■ संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सो को विवरण,	
■ निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चरको विवरण,	
■ निज अन्य कुनै सञ्जाँठित संस्थाको आधारभूत शेयरधनी वा सञ्चालक रहेको भए त्यसको विवरण,	
■ निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहेको भए सोको विवरण ।	
सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गरेको भए सोको विवरण	नगरेको
सञ्चालकहरूलाई नियमन निकाय तथा अन्य निकायहरूबाट कुनै कारवाही गरिएको भए सोको विवरण	नगरिएको

३. संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण:

(क) जोखिम व्यवस्थापनको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सोको कारण: गठन भएको

(ख) जोखिम व्यवस्थापन समिति सम्बन्धी जानकारी:

सञ्चालक समितिले एकजना गैर-कार्यकारी सञ्चालकको संयोजकत्वमा जोखिम व्यवस्थापन समिति गठन गरेको छ । संस्थाले सामना गर्ने जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङका लागि जोखिम व्यवस्थापन संरचना तयार गर्ने गरिएको छ ।

अ) समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद) :

श्री चन्द्र प्रसाद ढकाल	संयोजक (सञ्चालक)
श्री केदारनाथ शर्मा (लेखापरीक्षण समितिको संयोजक)	सदस्य (सञ्चालक)
श्री बिनय नाथ न्यौपाने (नायव महाप्रबन्धक, जोखिम तथा सञ्चालन)	सदस्य
श्री सुवर्ण कुमार सिंह (प्रबन्धक, जोखिम व्यवस्थापन)	सदस्य सचिव

आ) समितिको बैठक संख्या : आ.व. २०७७/७८ मा समितिको ४ वटा बैठक सम्पन्न भएको ।

इ) समितिको कार्य सम्बन्धी छोटो विवरण:

विद्यमान जोखिम पहिचान तथा व्यवस्थापन प्रणालीको पर्याप्तता र उपयुक्तता सम्बन्धमा सञ्चालक समितिलाई जानकारी गराउने र उपयुक्त प्रणालीको विकासका लागि सुझाव दिने गरिएको । व्यावसायिक गतिविधिमा निहित जोखिमको स्तर, जोखिम बहन क्षमता, जोखिम व्यवस्थापनको लागि विकास गरेको रणनीति, नीतिगत व्यवस्था र मार्गदर्शनको नियमित पुनरावलोकन गरी सोको पर्याप्तताका सम्बन्धमा सञ्चालक समितिमा सुझाव पेश गर्ने गरिएको छ । समितिले व्यवस्थापनबाट नियमित रूपमा जोखिम व्यवस्थापन प्रतिवेदन लिई ऐन, नियमावली र नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम भए/गरेका काम कारवाही उपर छलफल गरी सञ्चालक समितिमा आवश्यक राय, सुझाव पेश गर्ने गरिएको छ ।

(ग) आन्तरिक नियन्त्रण कार्यविधि भए/नभएको : भएको

(घ) आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सोको कारण: गठन भएको

(ङ) आन्तरिक नियन्त्रण प्रणाली समिति सम्बन्धी विवरण:

बैंकले आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन निम्न बमोजिमका सञ्चालक समिति स्तरिय समितिहरू गठन गरेको छ । यसका अतिरिक्त व्यवस्थापन स्तरका विभिन्न समितिहरू रहेका छन् ।

अ) समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद) :

१. लेखापरिक्षण समिति :

श्री केदारनाथ शर्मा (संचालक)	- संयोजक
श्री बिकेश मधिकर्मा (Partner, CSC & Co.)	- सदस्य
श्री दिनेश पाण्डे	- सदस्य सचिव

२. जोखिम व्यवस्थापन समिति :

श्री चन्द्र प्रसाद ढकाल (संचालक)	- संयोजक
श्री केदारनाथ शर्मा (लेखापरीक्षण समितिको संयोजक)	- सदस्य
श्री बिनय नाथ न्यौपाने (नायव महाप्रबन्धक, जोखिम तथा संचालन)	- सदस्य
श्री सुवर्ण कुमार सिंह (प्रबन्धक, जोखिम व्यवस्थापन)	- सदस्य सचिव

३. सम्पत्ति शुद्धीकरण निवारण समिति :

श्री लालमणी जोशी (संचालक)	- सदस्य
श्री सुर्य बहादुर तामाङ्ग (नायव महाप्रबन्धक-बिजनेस)	- सदस्य
सुवर्ण कुमार सिंह (प्रबन्धक, जोखिम व्यवस्थापन)	- सदस्य सचिव

आ) समितिको बैठक संख्या

लेखापरिक्षण समिति : ५
जोखिम व्यवस्थापन समिति : ४
सम्पत्ति शुद्धीकरण समिति : १

इ) समितिको कार्य सम्बन्धी छोटो विवरण:

लेखापरिक्षण समिति:

संस्थाको आर्थिक अवस्थाको समीक्षा, आन्तरिक नियन्त्रण, लेखापरीक्षण सम्बन्धी कार्यक्रम र लेखापरीक्षणको परिणाम सम्बन्धमा विस्तृत छलफल गरी बैंकको व्यवस्थापनलाई आवश्यक निर्देशन दिनुका साथै सञ्चालक समिति समक्ष आफ्नो राय सहित प्रतिवेदन पेश गर्ने र समय समयमा नियामक निकायले तोके बमोजिमका कार्य गर्ने ।

जोखिम व्यवस्थापन समिति:

विद्यमान जोखिम पहिचान तथा व्यवस्थापन प्रणालीको पर्याप्तता र उपयुक्तता सम्बन्धमा सञ्चालक समितिलाई जानकारी गराउने र उपयुक्त प्रणालीको विकासका लागि सुझाव दिने र समय समयमा नियामक निकायले तोके बमोजिमका कार्य गर्ने ।

सम्पत्ति शुद्धीकरण निवारण समिति:

सम्पत्ति शुद्धीकरण जोखिम पहिचान तथा व्यवस्थापन प्रणालीको पर्याप्तता र उपयुक्तता सम्बन्धमा सञ्चालक समितिलाई जानकारी गराउने र उपयुक्त प्रणालीको विकासका लागि सुझाव दिने र समय समयमा नियामक निकायले तोके बमोजिमका कार्य गर्ने ।

(च) आर्थिक प्रशासन विनियमावली भए/नभएको : भएको

४. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण

(क) संस्थाले सार्वजनिक गरेको सूचना तथा जानकारी प्रवाहको विवरण

तिषय	माध्यम	सार्वजनिक गरेको मिति
बार्षिक साधारण सभाको सूचना	राष्ट्रिय दैनिक पत्रिका	२०७७/०७/०५
वशेष साधारण सभाको सूचना	नभएको	
बार्षिक प्रतिवेदन	बैंकको वेबसाइटमा राख्ने तथा बार्षिक प्रतिवेदन छपाई गरी वितरण गर्ने गरिएको ।	
त्रैमासिक प्रतिवेदन	राष्ट्रिय दैनिक पत्रिका	त्रैमासिक रुपमा प्रकाशन गर्ने गरिएको । २०७८/०४/२२ मा पछिल्लो पटक प्रकाशित भएको ।
धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना	नेपाल स्टक एक्सचेन्ज - पत्र तथा विद्युतिय माध्यमबाट जानकारी गराएको	२०७८/०६/२५
सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसारको सूचना	राष्ट्रिय दैनिक पत्रिका	त्रैमासिक रुपमा प्रकाशन गर्ने गरिएको ।
ब्याजदर सम्बन्धी विवरण	राष्ट्रिय दैनिक पत्रिका	त्रैमासिक रुपमा प्रकाशन गर्ने गरिएको ।

(ख) सुचना सार्वजनिक नगरेको वा अन्य कारणले धितोपत्र बोर्ड तथा अन्य निकायबाट कारवाहिमा परेको भए सो सम्बन्धी जानकारी : नभएको
(ग) पछिल्लो वार्षिक तथा विशेष साधारण सभा सन्पन्न भएको मिति : २०७७/०८/०३

५. संस्थागत संरचना र कर्मचारी सम्बन्धी विवरण

(क) कर्मचारीहरूको संरचना, पदपूर्ति, वृत्ति विकास, तालिम, तलव, भत्ता तथा अन्य सुविधा, हाजिर र विदा, आचारसंहिता लगायतका कुराहरू समेटिएको कर्मचारी सेवा शर्त विनियमावली/व्यवस्था भए नभएको: भएको

(ख) सांगठानिक संरचना संलग्न गर्ने: भएको

(ग) उच्च व्यवस्थापन तहका कर्मचारीहरूको नाम, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी विवरण :

सि.नं.	कर्मचारीको नाम	तह	योग्यता	अनुभव
१.	श्री राम कृष्ण खतिवडा	प्रमुख कार्यकारी अधिकृत	एम.बि.एस., सी. एफ. ए., सी. एच. ई.	१९ वर्ष भन्दा माथि
२.	श्री भुपेन्द्र पाण्डे	नायब प्रमुख कार्यकारी अधिकृत	एफ. सि.ए., एम.बि.एस.	२१ वर्ष भन्दा माथि
३.	श्री सुर्य बहादुर तामाङ्ग	नायब महाप्रबन्धक	एम.बि.ए.	३० वर्ष भन्दा माथि
४.	श्री बिनय नाथ न्यौपाने	नायब महाप्रबन्धक	एम.बि.ए.	२८ वर्ष भन्दा माथि

घ) कर्मचारी सम्बन्धी अन्य विवरण

संरचना अनुसार कर्मचारी पदपूर्ति गर्ने गरे/नगरेको :	गरेको
नयाँ कर्मचारीहरूको पदपूर्ति गर्दा अपनाएको प्रकृया :	लिखित परीक्षा र/वा सामूहिक छलफल र/वा अन्तर्वार्ता
व्यवस्थापन स्तरका कर्मचारीको संख्या:	१०
कुल कर्मचारीको संख्या:	२९
कर्मचारीहरूको सक्सेसन प्लान भए/नभएको :	भएको
आ. व. मा कर्मचारीहरूलाई दिइएको तालिम संख्या तथा सम्मेलित कर्मचारीको संख्या:	तालिम संख्या-५ सम्मेलित कर्मचारीको संख्या:-५
आ. व. को कर्मचारी तालिम खर्च रु :	रु. ५२,८३४.००
कुल खर्चमा कर्मचारी खर्चको प्रतिशत :	४७.५३%
कुल कर्मचारी खर्चमा कर्मचारी तालिम खर्चको प्रतिशत :	०.०६%

६. संस्थाको लेखा तथा लेखापरिक्षण सम्बन्धी विवरण

(क) लेखासम्बन्धी विवरण

संस्थाको पछिल्लो आ.व.को वित्तीय विवरण NFRS अनुसार तयार गरे/नगरेको, नगरेको भए सोको कारण:	NFRS अनुसार तयार गरेको
संचालक समितिबाट पछिल्लो वित्तीय विवरण स्वीकृत भएको मिति:	२०७८/०६/०४
त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको मिति:	२०७८/०४/२२
अन्तिम लेखापरिक्षण सम्पन्न भएको मिति:	२०७८/०६/११
साधारण सभाबाट वित्तीय विवरण स्वीकृत भएको मिति:	२०७८/०८/२९
संस्थाको आन्तरिक लेखा परीक्षण सम्बन्धी विवरण:	
(अ) आन्तरिक रूपमा लेखा परीक्षण गर्ने गरिएको वा वाह्य विज्ञ नियुक्त गर्ने गरिएको	बाह्य विज्ञ नियुक्त गर्ने गरिएको
(आ) वाह्य विज्ञ नियुक्त गरिएको भए सो को विवरण	CSC & Co., Chartered Accountants
(इ) आन्तरिक लेखापरिक्षण कति अबधिको गर्ने गरिएको (त्रैमासिक, चौमासिक वा अर्धवार्षिक)	त्रैमासिक

(ख) लेखापरीक्षण समिति सम्बन्धी विवरण
संयोजक तथा सदस्यहरूको नाम, पद तथा योग्यता

पदाधिकारी	नाम	पद	योग्यता
संचालक	केदारनाथ शर्मा	संयोजक	M.A., LLM
Partner, CSC & Co. (Internal Auditor)	बिकेश मधिकर्मी	सदस्य	C.A.
Officer- RMD	दिनेश पाण्डे	सदस्य सचिव	C.A.

बैठक बसेको मिति तथा उपस्थित सदस्य संख्या:

बैठक बसेको मिति	उपस्थित सदस्य संख्या
२०७७/०५/११	२
२०७७/०६/०३	३
२०७७/०७/०५	३
२०७७/१०/०४	३
२०७७/१२/२५	३

प्रति बैठक भत्ता रु : ८,०००/-

लेखापरीक्षण समितिले आफ्नो काम कारवाहीको प्रतिवेदन संचालक समितिमा पेश गरेको मिति :
समय समयमा प्रतिवेदन संचालक समितिमा पेश गर्ने गरेको, अन्तिम पेश गरेको मिति २०७८/०६/०१

७. अन्य विवरण

संस्थाले संचालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति बैङ्क तथा वित्तीय संस्थाबाट ऋण वा सापटी अन्य कुनै रूपमा रकम लिए/नलिएको	नलिएको
प्रचलित कानून बमोजिम कम्पनीको संचालक, शेरधनी, कर्मचारी, सल्लाहकार परामर्शदाताको हैसियतमा पाउने सुविधा वा लाभ बाहेक सुचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पति कुनै भोगचलन गरे/नगरेको	नगरेको
नियमकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको शर्तहरूको पालना भए/नभएको	भएको
नियमकारी निकायले संस्थाको नियमन निरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए/नभएको	भएको
संस्था वा संचालक विरुद्ध अदालतमा कुनै मुद्दा चलिरहेको भए सोको विवरण	कुनै मुद्दा नरहेको

परिपालन अधिकृतको नाम : सुवर्ण कुमार सिंह

पद : प्रबन्धक

मिती : २०७८/०७/३०

संस्थाको छाप :

प्रतिवेदन संचालक समितिबाट स्वीकृत मिती : २०७८/०७/३०

अनुसूची : १

सञ्चालक समितिको बैठकमा सञ्चालक वा वैकल्पिक सञ्चालक उपस्थित नभएको विवरण :

क्र.सं.	संचालक समितिको बैठकको मिति	संचालकको नाम	कारण
१	२०७७.०७.०२	श्री चन्द्र प्रसाद ढकाल	काम विशेषले उपस्थित हुन नसक्नु भएको
२	२०७७.०८.११	श्री चन्द्र प्रसाद ढकाल, श्री लालमणी जोशी	काम विशेषले उपस्थित हुन नसक्नु भएको
३	२०७७.१०.१८	श्री चन्द्र प्रसाद ढकाल	काम विशेषले उपस्थित हुन नसक्नु भएको

प्रबन्धपत्रमा प्रस्तावित संशोधनको विवरण

हालको व्यवस्था	प्रस्तावित व्यवस्था (संशोधन)	संशोधनको कारण
६ (ख) बैंकको तत्काल जारी गर्ने शेयर पूँजी रु. २०,००,००,००,०००/- (अक्षरूपी बिस अर्ब मात्र) हुनेछ। सो पूँजीलाई प्रतिशेयर रु. १००/- दरका २०,००,००,०००/- (बिस करोड) थान साधारण शेयरमा विभाजन गरिएको छ।	६ (ख) बैंकको जारी पूँजी रु. २१,६०,००,००,०००/- (अक्षरूपी एक्काइस अर्ब साठी करोड मात्र) हुनेछ। सो पूँजीलाई प्रतिशेयर रु. १००/- दरका २१,६०,००,०००/- (एक्काइस करोड साठी लाख) थान साधारण शेयरमा विभाजन गरिएको छ।	बैंकले बोनस शेयर जारी गर्न लागेको हुँदा सोही अनुरूप जारी पूँजी बृद्धि गर्नुपर्ने भएकोले।
६ (ग) बैंकको संस्थापकहरूले तत्काल चुक्ता गर्न कबुल गरेको पूँजी रु. १२,००,००,००,०००/- (अक्षरूपी बाह्र अर्ब मात्र) हुनेछ।	६ (ग) बैंकको चुक्ता पूँजी रु. २१,६०,००,००,०००/- (अक्षरूपी एक्काइस अर्ब साठी करोड मात्र) हुनेछ।	बैंकले जारी पूँजीको ४० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई बिक्रीको लागि छुट्याई बाँडफाँड गरीसकेको र सो पश्चात बोनस शेयर समेत जारी गर्न लागेको हुँदा सोही अनुरूप चुक्ता पूँजी बृद्धि गर्नुपर्ने भएकोले।
६ (घ) बैंकले जारी पूँजीको ४० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई बिक्रीको लागि छुट्याएको छ।	- (हटाएको)	बैंकले जारी पूँजीको ४० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई बिक्रीको लागि छुट्याई बाँडफाँड समेत गरि सकेको अवस्थामा ६ (घ) को व्यवस्था कायम राखिराख्न सान्दर्भिक नदेखिएकोले ६ (घ) हटाएको।
६ (च) सर्वसाधारणमा सार्वजनिक रूपमा विक्री गरिने शेयरका शेयरधनीहरूलाई समुह "ख"मा वर्गिकरण गरिएको छ। यो समूहको शेयर स्वामित्व ४० प्रतिशत हुनेछ। यस समूहको कूल शेयर मध्ये बाट बढीमा ०.२ प्रतिशतसम्म शेयर बैंकका कर्मचारीलाई छुट्याई संचालक समितिको निर्णय बमोजिम बिक्री वितरण गर्न सकिनेछ	६ (च) सर्वसाधारणमा सार्वजनिक रूपमा विक्री गरिने शेयरका शेयरधनीहरूलाई समुह "ख"मा वर्गिकरण गरिएको छ। यो समूहको शेयर स्वामित्व ४० प्रतिशत हुनेछ।	बैंकले जारी पूँजीको ४० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई बिक्रीको लागि छुट्याउँदा तोकिएको प्रतिशतसम्म शेयर बैंकका कर्मचारीलाई छुट्याई संचालक समितिको निर्णय बमोजिम बाँडफाँड समेत गरि सकेको अवस्थामा ६ (च) लाई समय सापेक्ष संशोधन गरिएको।



नेपाल राष्ट्र बैंक

बैंक सुपरिवेक्षण विभाग



दरबारमार्ग, काठमाडौं।

फोन नं.: ४४१९८०५,७

फ्याक्स नं.: ४४१०१५९

Site: www.nrb.org.np

Email: bsd@nrb.org.np

पोष्ट बक्स: ७३

प.सं: बै.सु.वि./अफसाइट/एजिएम/१०/२०७८-७९

मिति: २०७८/०७/१७

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड
वानेश्वर, काठमाडौं।


विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।

महाशय,

त्यस बैंकबाट पेश भएको वित्तीय विवरण तथा अन्य कागजातको आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरू पालना गरेको देखिएको हुँदा, उक्त ऐनको उपदफा (१) बमोजिम प्रस्तावित रु. ८,४२,१०,५२७०० नगद लाभांश (लाभांश कर समेत) र रु.१,६०,००,००,०००/०० बोनस शेर गरी जम्मा लाभांश रु. १,६८,४२,१०,५२७०० (अक्षरुपी एक अर्ब अठ्ठसठ्ठी करोड बयालिस लाख दश हजार पाँच सय सत्ताइस मात्र) वितरण गर्न आयकर ऐन र अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी त्यस बैंकको वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृति प्रदान गरिएको, साथै आ.व. २०७७/७८ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न समेत सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु।

- लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरू पूर्ण रूपले सुधार गर्न तथा त्यस्ता कैफियतहरू पुनः दोहोरिन नदिने व्यवस्था मिलाउनुहुन।

उपरोक्त निर्देशनलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नुहुन।

भवदीय,

(पिताम्बर पोखरेल)
उप-निर्देशक

बोधार्थ:

- नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
- बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई।

बैंकको आर्थिक वर्ष २०७७/७८ को बैंकको वार्षिक हरहिसाब स्वीकृतिको क्रममा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन उपर व्यवस्थापनको जवाफ

- लेखापरीक्षण प्रतिवेदनमा औल्याईएका कैफियतहरू पूर्ण रूपले सुधार गर्न तथा पुनः दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाईएको छ।

लेखापरिक्षण प्रतिवेदन

आर्थिक वर्ष २०७७/७८



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका शेयरधनी महानुभावहरू समक्ष स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन

राय

हामीले यसैसाथ संलग्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको २०७८ आषाढ मसान्त (१५ जुलाई २०२१) को वित्तीय विवरणहरू, सोसंग समाविष्ट वित्तीय स्थिति विवरण तथा सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा वा नोक्सान विवरण, विस्तृत आम्दानीको विवरण, इक्विटीमा भएको परिवर्तनको विवरण, नगद प्रवाह विवरण तथा प्रमुख लेखानीति र अन्य ब्याख्यात्मक टिप्पणीहरूको सारको लेखापरीक्षण सम्पन्न गरेका छौं ।

हाम्रो रायमा, यसैसाथ संलग्न वित्तीय विवरणहरूले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३१ आषाढ, २०७८ (१५ जुलाई २०२१) को वित्तीय अवस्था र सोही मितिमा समाप्त भएको अवधिको वित्तीय कार्यसम्पादन नगद प्रवाहको नेपाल वित्तीय प्रतिवेदनमान अनुसार सबै सारभूतताको दृष्टिकोणबाट उचित चित्रण गर्दछ ।

रायको आधार:

हामीले नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षण सम्पन्न गरेका छौं । यस लेखापरीक्षणमान अनुसारको हाम्रा दायित्वहरू यस प्रतिवेदनको लेखापरीक्षकको उत्तरदायित्व खण्डमा थप समावेस गरिएको छ । वित्तीय विवरणको लेखापरीक्षणको लागि पालना गर्नुपर्ने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा जारी गरेको Handbook of Code of Ethics for Professional Accountants अनुरूप हामी बैंकबाट स्वतन्त्र छौं र सोहि Handbook of Code of Ethics for Professional Accountants अन्तर्गत यस लेखापरीक्षणसंग सान्दर्भिक आचार संहिता तथा पेशागत जिम्मेवारीको पालना गरेका छौं । हामीले प्राप्त गरेका प्रमाणहरूले हाम्रो राय ब्यक्त गर्नको लागि पर्याप्त र उपयुक्त आधार प्रदान गरेकोमा हामी विश्वस्त छौं ।

लेखापरीक्षणका मुख्य विषय

लेखापरीक्षणका मुख्य विषय ती विषयहरू हुन् जुन चालु आर्थिक वर्षको वित्तीय विवरणहरूको लेखापरीक्षणको क्रममा हाम्रो पेशागत ठहरमा धेरै महत्वका थिए । यस्ता विषयहरूलाई समग्र वित्तीय विवरणहरूको लेखापरीक्षण तथा हाम्रो राय व्यक्त गर्ने सन्दर्भमा सम्बोधन भएका छन् र हामीले यस्ता विषयहरू उपर छुट्टै राय व्यक्त गरेका छैनौं । हाम्रो प्रतिवेदनमा जानकारी दिनुपर्ने लेखापरीक्षणका अन्य मुख्य विषयहरू नरहेको हामीले निर्धारण गरेका छौं ।

जोड दिएको विषय

हामी वित्तीय विवरणहरूमा समाविष्ट लेखा टिप्पणी ३.२० मा ध्यानाकर्षण गराउँदछौं । बैंकले नेपाल राष्ट्र बैंकको परिपत्र बमोजिम यस वर्ष निक्षेपबाट प्राप्त ब्याज आम्दानी बाहेकको खुद नाफाबाट बोनस व्यवस्था गरेको छ । यस अनुरूप बोनस व्यवस्था रु. १०७,२४७,५११ ले घटेको, र आयकर, खुदनाफा, संस्थागत सामाजिक उत्तरदायित्व कोष र शेयरधनीको इक्विटी क्रमशः रु. ३,१७४,२५३, रु. ७५,०७३,२५८, रु. ७५०,७३२ र रु. ७४,३२२,५२५ ले बढेको छ । यस सम्बन्धमा हाम्रो रायमा परिमार्जन गरिएको छैन ।

वित्तीय विवरण प्रति व्यवस्थापनको उत्तरदायित्व:

नेपाल वित्तीय प्रतिवेदनमान अनुसार वित्तीय विवरणहरू तयार गर्ने तथा यथार्थ प्रस्तुतिकरण गर्ने उत्तरदायित्व व्यवस्थापनमा निहित रहेको छ । यी दायित्व अर्न्तगत वित्तीय विवरण सारभुतरूपमा त्रुटीरहित बनाउनको लागि, चाहे जालसाजीबाट वा गलतीबाट, व्यवस्थापनले आवश्यकता अनुसारको आन्तरिक नियन्त्रण प्रणाली लागु गर्ने समेत समावेश हुन्छ ।

व्यवस्थापनको बैंक विघटन गर्ने मनसाय रहेमा वा कारोवार बन्द गर्ने भएमा वा अन्य कुनै वास्तविक विकल्प नदेखिएको अवस्थामा बाहेक वित्तीय विवरण तयार गर्दा बैंक निरन्तर चलन सक्ने आधार र सोहि आधारमा लेखांकन गरिएको भनि आवश्यकता अनुसार खुलासा समेत गरि निरन्तर चलन सक्ने भन्ने निर्धारण गर्ने दायित्व व्यवस्थापनमा रहेको हुन्छ ।

बैंकको वित्तीय प्रतिवेदन प्रस्तुती प्रक्रियाको निरिक्षण गर्ने उत्तरदायित्व सुशासन बहन गर्ने अखितयारीहरूमा रहनेछ ।

वित्तीय विवरण प्रति लेखापरीक्षकको उत्तरदायित्व:

हाम्रो उद्देश्य गलती वा जालसाजीबाट वित्तीय विवरणहरू समुचित सारभुत रूपमा त्रुटीरहित छ भन्नको लागि उचित आश्वस्त प्राप्त गर्ने र राय सहितको लेखापरीक्षण प्रतिवेदन जारी गर्ने रहेको छ । उचित आश्वस्त भन्नाले उच्च स्तरको आश्वस्त हो तर लेखापरीक्षणमान अनुसार लेखापरीक्षण गर्दा गलती वा जालसाजीबाट भएका सारभुत त्रुटी पत्ता लगाइन्छ भन्ने कुनै निश्चित छैन । गलती वा जालसाजीबाट वित्तीय विवरण त्रुटीपूर्ण हुन सक्दछ । गलती वा जालसाजीबाट त्रुटीयुक्त विवरण सारभुत मानिन्छ यदि कुनै एउटा इकाई आफै वा अलग अलग इकाईहरूको योग अंकले वित्तीय विवरणको आधारमा वित्तीय विवरण प्रयोगकर्ताको आर्थिक निर्णयमा असर गर्दछ भन्ने समुचित विश्वास गरिन्छ ।

हामीले लेखापरीक्षणको क्रममा लेखापरीक्षणमान अनुसार लेखापरीक्षण गर्दा पेशागत ठहरहरू लिएका छौं तथा लेखापरीक्षण अवधिभर पेशागत सुभ्रबुध र संशयताको प्रयोग गरेका छौं । साथै,

- हामीले गलती तथा जालसाजीको कारणले सारभुत रूपमा त्रुटीयुक्त विवरणको जोखिमको पहिचान तथा अनुमान लगायौं । ती जोखिमहरूको निराकरणको लागि आवश्यक उपयुक्त लेखापरीक्षणको कार्यविधीको छनौट गरि लेखापरीक्षण राय प्रदान गर्नको लागि आवश्यक पर्याप्त र उपयुक्तप्रमाणहरू प्राप्त गर्नुभयो । गलतीको कारणले भन्दा जालसाजीको कारणले सारभुत रूपमा त्रुटीयुक्त वित्तीय विवरणको तयारी भएको पत्ता नलगाउनुको जोखिम बढि रहेको हुन्छ । किनभने, जालसाजीमा मिलिमतो, ठगी, जानाजानी छुटाउने प्रवृत्ती, त्रुटीपूर्ण प्रस्तुति वा आन्तरिक नियन्त्रणको उलंघन भएको हुनसक्दछ ।
- हामीले लेखापरीक्षणसंग सम्बन्धित प्रक्रियाहरू निर्धारण गर्नको लागि बैंकको आन्तरिक नियन्त्रणको जानकारी लियौं । तर यो जानकारी आन्तरिक नियन्त्रणको प्रभावकारिता बारे राय प्रदान गर्ने उद्देश्यको लागि होइन ।
- हामीले वित्तीय विवरण तयार गर्दा प्रयोग भएका लेखा नीतिहरूको उपयुक्तताको, लेखाअनुमानहरूको सान्दर्भिकताको तथा व्यवस्थापनद्वारा आवश्यक तथ्यहरूको पूर्ण खुलासा गरिएको यकिन गरेका छौं ।
- हामीले पाए सम्मको सूचना एवम् जानकारी अनुसार हामीले तय गरेका छौं कौ बैंक निरन्तर सम्म चलन सक्ने (Going concern) भन्ने सारभुत रूपमा अनिश्चितता नरहेको, जसले गर्दा बैंक निरन्तर सम्म चलन सक्ने क्षमता रहेको भन्ने व्यवस्थापनले लिएको आधार उचित रहेको छ । यदि हामीलाई बैंक निरन्तर सम्म चलन सक्ने भन्ने सारभुत रूपमा अनिश्चितता रहेको छ भन्ने लागेमा हामीले हाम्रो प्रतिवेदनमा सम्बन्धित खुलासा प्रति ध्यानाकर्षण गराउनुपर्ने हुन्छ । यदि उक्त खुलासा पर्याप्त नभएको खण्डमा हाम्रो रायमा परिमार्जन गर्नुपर्ने हुन्छ । हाम्रो निष्कर्ष लेखापरीक्षण प्रतिवेदन पेश गर्दाको मिति सम्ममा प्राप्त गरेका प्रमाणहरूको आधारमा गरिएको हो । तर भविष्यको घटना तथा परिस्थितिले बैंक Going concern को रूपमा संचालन हुन नसक्ने अवस्थामा आउन सक्दछ ।

हामीले सुशासन बहन गर्ने अखितयारीहरूसँग अन्य विषयहरूका साथै योजना गरिएको लेखापरीक्षणको क्षेत्र एवं समय र आन्तरिक नियन्त्रणका महत्वपूर्ण कमिहरू समेत गरी लेखापरीक्षणको क्रममा हामीले पहिचान गरेका महत्वपूर्ण विषयहरूको सूचना आदान प्रदान गर्छौं ।

अन्य कानुनी तथा नियामन गर्ने आवश्यकताको प्रतिवेदन :

हाम्रो लेखापरीक्षणको आधारमा हामी निम्न बमोजिम थप जानकारी प्रदान गर्छौं ।

- क) हाम्रो ज्ञान एवं विश्वासमा लेखापरीक्षणको उद्देश्यको लागि आवश्यकता लागेसम्म हामीले माग गरेका जानकारी तथा स्पष्टीकरणहरू प्राप्त गरेका छौं ।
- ख) वित्तीय विवरणहरू कम्पनी ऐन, २०६३ र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम तयार गरिएका छन् र सो विवरणहरू बैंकले राखेको हिसाव कितावसंग दुरुस्त रहेको छ ।
- ग) हामीले प्राप्त गरेसम्मको सुचना, स्पष्टीकरण र बैंकको हिसाबकिताबको लेखापरीक्षणको क्रममा बैंकका संचालक समिति वा कुनै कर्मचारीले जानीजानी लेखा सम्बन्धी कानुनी व्यवस्था विरुद्ध कामकाज गरेको वा हिसाव किताव हिनामिना गरेको वा बैंकलाई हानी नोक्सानी गरेको हाम्रो जानकारीमा आएको छैन ।
- घ) हामीले निक्षेपकर्ताको स्वार्थ जोखिममा पर्ने संकेत गर्ने बैंकका कुनै कार्य तथा गतिविधीहरू गरेको जानकारी प्राप्त गरेका छैनौं ।
- ङ) हामीले बैंकको हिसाबकिताबको लेखापरीक्षण गरेको आधारमा, बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम पर्याप्त मात्रामा पूँजी कोष राखेको पाइएको छ साथै सम्पत्तीमा हुनसक्ने सम्भावित क्षय ह्रासको लागि यथोचित मात्रामा व्यवस्था गरेको पाइएको छ ।
- च) प्रचलित कानून अनुसार शेयरधनीहरू सामु पेश गर्नुपर्ने सम्पूर्ण वित्तीय तथा अन्य जानकारी र विषयहरू प्रदान गरेको पाइएको छ ।
- छ) बैंकको संचालन र वित्तीय विवरणहरूको उचित प्रस्तुतीकरणमा सान्दर्भिक आन्तरिक नियन्त्रणलाई हानि गर्ने कार्य तथा अवस्था हाम्रो जानकारीमा आएको छैन ।
- ज) बैंकको संचालन सन्तोषजनक रहेको पाइएको छ ।

एफ. सि.ए. महेश गुरागाईं

पार्टनर

एम.जि.एस. एण्ड एसोसिएट्स

चार्टर्ड एकाउन्टेन्ट्स

UDIN 210927CA00125Z4wsQ

मिति: आश्विन ११, २०७८ (September 27, 2021)

स्थान: काठमाडौं, नेपाल

वित्तीय स्थिति विवरण

२०७८ साल आषाढ ३१ सम्मको

(रकम रु.)

	नोट	यस वर्ष	गत वर्ष
सम्पत्ती			
नगद तथा नगद सरह	४.१	६००,२७९,६०४	४,३८०,८८८,२३०
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	४.२	१,८७९,९६८,०४२	९,१२७,७७३
बैंक तथा वित्तीय संस्थाहरूमा Placements	४.३	१८,२८३,४७६,०८१	८,७८४,८२४,३१७
Derivative वित्तीय उपकरण	४.४	-	-
अन्य व्यापारिक सम्पत्ती	४.५	-	-
बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा तथा सापटी	४.६	-	-
ग्राहकहरूलाई दिएको कर्जा तथा सापटी	४.७	२,२७५,५२८,५४६	५७४,३५६,३४०
धितोपत्रहरूमा लगानी	४.८	१,२८६,७४५,६४०	१२३,८९२,९८४
चालु कर सम्पत्ती	४.९	-	-
सहायक कम्पनीमा लगानी	४.१०	-	-
एसोशियट कम्पनीमा लगानी	४.११	-	-
लगानी सम्पत्ती	४.१२	-	-
जायजैथा तथा उपकरण	४.१३	८१,७६२,२४९	७३,२८८,२६५
साख तथा अमूर्त सम्पत्ती	४.१४	७,३६१,४०२	१०,८२९,३०९
स्थगन कर सम्पत्ती	४.१५	-	-
अन्य सम्पत्तीहरू	४.१६	८,४८०,७८७	११,२२१,६२१
कुल सम्पत्ती		२४,४२३,६०२,३५१	१३,९६८,४२८,८३९

विनय नाथ न्यौपाने

नायब-महाप्रबन्धक
जोखिम तथा संचालन

राम कृष्ण खतिवडा

प्रमुख कार्यकारी अधिकृत

अनुज अग्रवाल

अध्यक्ष

सोहि मितिको हाम्रो
संलग्न प्रतिवेदन अनुसार

धनी राम शर्मा

संचालक

चन्द्र प्रसाद ढकाल

संचालक

लालमणी जोशी

संचालक

एफ.सि.ए. महेश गुरागाईं

पार्टनर

एम.जि.एस. एण्ड एशोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २०७८।०६।०४

स्थान: काठमाडौं, नेपाल

क्रमशः वित्तीय स्थिति विवरण

(रकम रु.)

	नोट	यस वर्ष	गत वर्ष
दायित्व			
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बांकी	४.१७	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्न बांकी	४.१८	-	-
Derivative वित्तीय उपकरण	४.१९	-	-
ग्राहकहरूबाट संकलित निक्षेप	४.२०	३०१,६३९,८८८	२५०,०२०,१२०
सापटी	४.२१	१,६००,०००,०००	-
चालु कर दायित्व	४.९	३४,०७२,०१९	३२,६३७,३३३
व्यवस्था (Provisions)	४.२२	-	-
स्थगन कर दायित्व	४.१५	१,२५८,८९४	१,१३८,१५६
अन्य दायित्वहरू	४.२३	८४,८७३,१६३	४९,८०६,८८४
ऋणपत्र जारी	४.२४	-	-
Subordinated दायित्वहरू	४.२५	-	-
कुल दायित्व		२,०२१,८४३,९६४	३३३,६०२,४९३
पूँजी			
शेयर पूँजी	४.२६	२०,०००,०००,०००	१२,०००,०००,०००
शेयर प्रिमियम		-	-
संचित मुनाफा		१,८२८,९१६,८२४	१,२३४,३७१,५०२
जगेडा तथा कोषहरू	४.२७	५७२,८४१,५६३	४००,४५४,८४४
शेयरधनीहरूमा निहित कुल पूँजी		२२,४०१,७५८,३८७	१३,६३४,८२६,३४६
नियन्त्रण नरहेको स्वार्थ (Non Controlling Interest)		-	-
कुल पूँजी		२२,४०१,७५८,३८७	१३,६३४,८२६,३४६
कुल दायित्व तथा पूँजी		२४,४२३,६०२,३५१	१३,९६८,४२८,८३९
सम्भावित दायित्व तथा प्रतिबद्धता	४.२८	१६२,४८५,४८२	-
प्रति शेयर खुद सम्पत्ती मुल्य		११२.०१	११३.६२

विनय नाथ न्यौपाने
नायव-महाप्रबन्धक
जोखिम तथा संचालन

राम कृष्ण खतिवडा
प्रमुख कार्यकारी अधिकृत

अनुज अग्रवाल
अध्यक्ष

सोहि मितिको हाम्रो
संलग्न प्रतिवेदन अनुसार

धनी राम शर्मा
संचालक

चन्द्र प्रसाद ढकाल
संचालक

लालमणी जोशी
संचालक

एफ.सि.ए. महेश गुरागाईं
पार्टनर
एम.जि.एस. एण्ड एशोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २०७८।०६।०४

स्थान: काठमाडौं, नेपाल

नाफा वा नोक्सान विवरण

०१ श्रावण २०७७ देखि ३१ आषाढ २०७८ सम्मको

(रकम रु.)

	नोट	यस वर्ष	गत वर्ष
ब्याज आम्दानी	४.२९	१,३६२,९७३,४२३	१,२५३,६८२,७१६
ब्याज खर्च	४.३०	२७,०६३,९८८	२३,०१८,४९६
खुद ब्याज आम्दानी		१,३३५,९०९,४३५	१,२३०,६६४,२२०
शुल्क तथा कमिशन आम्दानी	४.३१	१,९७६,२१३	४००,१४०
शुल्क तथा कमिशन खर्च	४.३२	४२,०३५	२५,८१३
खुद शुल्क तथा कमिशन आम्दानी		१,९३४,१७८	३७४,३२७
खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी		१,३३७,८४३,६१३	१,२३१,०३८,५४७
खुद व्यापारीक आम्दानी	४.३३	-	-
अन्य संचालन आम्दानी	४.३४	-	-
कुल संचालन आम्दानी		१,३३७,८४३,६१३	१,२३१,०३८,५४७
कर्जा तथा अन्य सम्पत्तीमा नोक्सानी व्यवस्था/(फिर्ता)	४.३५	१६,८२३,८२९	४,९५१,७९५
खुद संचालन आम्दानी		१,३२१,०१९,७८४	१,२२६,०८६,७५२
संचालन खर्च			
कर्मचारी खर्च	४.३६	८३,७८२,३९०	७९,९१३,०७३
अन्य संचालन खर्च	४.३७	३१,२७२,५३३	२९,१४४,४४८
ह्रास कट्टी तथा Amortization	४.३८	१५,६४१,८७४	१५,३३१,५९५
संचालन मुनाफा		१,१९०,३२२,९८७	१,१०१,६९७,६३६
गैर संचालन आम्दानी	४.३९	७,४२५,९४५	१०८,६९४,२०७
गैर संचालन खर्च	४.४०	-	१७३,५०२
आयकर अधिको मुनाफा		१,१९७,७४८,९३२	१,२१०,२१८,३४१
आयकर खर्च	४.४१	३६०,३३८,५६०	३६३,०७३,१५६
चालु कर		३६०,२१७,८२२	३६३,७९६,२३५
स्थगन कर		१२०,७३८	(७२३,०७९)
खुद नाफा/(नोक्सान)		८३७,४१०,३७२	८४७,१४५,१८५
मुनाफामा हिस्सा			
इक्वीटी धारकहरू		८३७,४१०,३७२	८४७,१४५,१८५
नियन्त्रण नरहेको स्वार्थ (Non Controlling Interest)		-	-
यस वर्षको मुनाफा		८३७,४१०,३७२	८४७,१४५,१८५
प्रति शेयर आम्दानी			
आधारभूत (Basic) प्रति शेयर आम्दानी		५.३५	७.०६
घुलित (Diluted) प्रति शेयर आम्दानी		५.३५	७.०६

तिनय नाथ न्यौपाने
नायब-महाप्रबन्धक
जोखिम तथा संचालन

राम कृष्ण खतिवडा
प्रमुख कार्यकारी अधिकृत

अनुज अग्रवाल
अध्यक्ष

सोहि मितिको हाम्रो
संलग्न प्रतिवेदन अनुसार

धनी राम शर्मा
संचालक

चन्द्र प्रसाद टकाल
संचालक

लालमणी जोशी
संचालक

एफ.सि.ए. महेश गुरागाईं
पार्टनर
एम.जि.एस. एण्ड एशोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २०७८।०६।०४

स्थान: काठमाडौं, नेपाल

विस्तृत आम्दानी विवरण

०१ श्रावण २०७७ देखि ३१ आषाढ २०७८ सम्मको

(रकम रु.)

नोट	यस वर्ष	गत वर्ष
यस वर्षको मुनाफा	८३७,४१०,३७२	८४७,१४५,१८५
अन्य विस्तृत आम्दानी, आयकर पश्चातको		
उचित मुल्यांकन व्यवस्था (शेयर उपकरणमा लगानी)		
उचित मुल्यमा भएको परिवर्तन	-	-
नाफा नोक्सानमा सारिएको खुद रकम	-	-
पूनुर्मुल्यांकनबाट भएको खुद नाफा (नोक्सान)	-	-
नगद प्रवाह Hedge		
उचित मुल्यमा भएको परिवर्तनको प्रभावकारी खण्ड	-	-
नाफा नोक्सानमा पूनुर्वर्गिकरण गरिएको खुद रकम	-	-
परिभाषित लाभ योजनामा भएको Actuarial नाफा/नोक्सान	-	-
अन्य विस्तृत आम्दानीको सबै शिर्षकसंग सम्बन्धित आयकर	-	-
अवधि भरीको अन्य विस्तृत आम्दानी (आयकर पश्चातको)	-	-
अवधि भरीको कुल विस्तृत आम्दानी	८३७,४१०,३७२	८४७,१४५,१८५
कुल विस्तृत आम्दानीमा हिस्सा		
इक्विटी धारकहरु	८३७,४१०,३७२	८४७,१४५,१८५
नियन्त्रण नरहेको स्वार्थ (Non Controlling Interest)	-	-
अवधि भरीको कुल विस्तृत आम्दानी	८३७,४१०,३७२	८४७,१४५,१८५

.....
तिनय नाथ न्यौपाने
 नायव-महाप्रबन्धक
 जोखिम तथा संचालन

.....
राम कृष्ण खतिवडा
 प्रमुख कार्यकारी अधिकृत

.....
अनुज अग्रवाल
 अध्यक्ष

सोहि मितिको हाम्रो
 संलग्न प्रतिवेदन अनुसार

.....
धनी राम शर्मा
 संचालक

.....
चन्द्र प्रसाद ढकाल
 संचालक

.....
लालमणी जोशी
 संचालक

.....
एफ.सि.ए. महेश गुरागाईं
 पार्टनर
 एम.जि.एस. एण्ड एशोसिएट्स
 चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २०७८।०६।०४

स्थान: काठमाडौं, नेपाल

इक्वीटीमा भएको परिवर्तनको विवरण

०१ श्रावण २०७७ देखि ३१ आषाढ २०७८ सम्मको

	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटही घटबढ कोष
२०७६ श्रावण १ गतेको मौज्जात	१२,०००,०००,०००	-	१५७,७९४,१३२	-
समायोजन	-	-	-	-
२०७६ श्रावण १ गतेको समायोजित मौज्जात	१२,०००,०००,०००	-	१५७,७९४,१३२	-
बर्ष भरिको विस्तृत आम्दानी				
बर्ष भरिको मुनाफा				
अन्य विस्तृत आम्दानी, कर पश्चातको				
उचित मूल्यांकन कोष, (शेयर उपरकणमा लगानी)				
पुनर्मूल्यांकनबाट भएको नाफा/(नोक्सानी)				
परिभाषित लाभ योजनामा भएको Actuarial नाफा/नोक्सान				
नगद प्रवाह जम्मानबाट भएको नाफा/(नोक्सानी)				
विदेशी विनियमबाट भएको नाफा/(नोक्सानी)				
(विदेशमा रहेको वित्तीय सम्पत्तिको मूल्य परिवर्तनबाट सृजित)				
बर्ष भरिको कुल विस्तृत आम्दानी	-	-	-	-
यस आ.ब. कोषमा सारिएको			२२८,९४३,३६६	
यस आ.ब.मा कोषबाट सारिएको				
शेयरघनीसंगको प्रत्यक्ष कारोबार, इक्वीटीमा सोभै समायोजन गरिएको				
शेयर जारी गरिएको	-			
शेयरमा आधारित भुक्तानीहरू	-			
इक्वीटी शेयरधारकहरूलाई बाँडफाँड गरिएको लाभांश	-			
बोनस शेयर जारी गरिएको	-			
नगद लाभांश वितरण गरिएको	-			
कुल योगदान तथा वितरण	-	-	-	-
२०७७ आषाढ मसान्तको जम्मा मौज्जात	१२,०००,०००,०००	-	३८६,७३७,४९८	-
२०७७ श्रावण १ गतेको मौज्जात	१२,०००,०००,०००	-	३८६,७३७,४९८	-
समायोजन	-	-	-	-
२०७७ श्रावण १ गतेको समायोजित मौज्जात	१२,०००,०००,०००	-	३८६,७३७,४९८	-
बर्ष भरिको विस्तृत आम्दानी				
बर्ष भरिको मुनाफा				
अन्य विस्तृत आम्दानी, कर पश्चातको				
उचित मूल्यांकन कोष, (शेयर उपरकणमा लगानी)				
पुनर्मूल्यांकनबाट भएको नाफा/(नोक्सानी)				
परिभाषित लाभ योजनामा भएको Actuarial नाफा/नोक्सान				
नगद प्रवाह जम्मानबाट भएको नाफा/(नोक्सानी)				
विदेशी विनियमबाट भएको नाफा/(नोक्सानी)				
(विदेशमा रहेको वित्तीय सम्पत्तिको मूल्य परिवर्तनबाट सृजित)				
बर्ष भरिको कुल विस्तृत आम्दानी	-	-	-	-
यस आ.ब. कोषमा सारिएको			१६७,४८२,०७४	
यस आ.ब.मा कोषबाट सारिएको				
शेयरघनीसंगको प्रत्यक्ष कारोबार, इक्वीटीमा सोभै समायोजन गरिएको				
शेयर जारी गरिएको	८,०००,०००,०००			
शेयरमा आधारित भुक्तानीहरू	-			
इक्वीटी शेयरधारकहरूलाई बाँडफाँड गरिएको लाभांश	-			
बोनस शेयर जारी गरिएको	-			
नगद लाभांश वितरण गरिएको	-			
कुल योगदान तथा वितरण	८,०००,०००,०००	-	-	-
२०७८ आषाढ मसान्तको जम्मा मौज्जात	२०,०००,०००,०००	-	५५४,२१९,५७२	-

विनय नाथ न्यौपाने
नायव-महाप्रबन्धक
जोखिम तथा संचालन

राम कृष्ण खतिवडा
प्रमुख कार्यकारी अधिकृत

अनुज अग्रवाल
अध्यक्ष

धनी राम शर्मा
संचालक

मिति: २०७८।०६।०४

स्थान: काठमाडौं, नेपाल

नगद प्रवाह वितरण

०१ श्रावण २०७७ देखि ३१ आषाढ २०७८ सम्मको

(रकम रु.)

	यस वर्ष	गत वर्ष
संचालन गतिविधीबाट भएको नगद प्रवाह		
व्याज आमदानी	१,३२९,९५८,४०५	१,२७०,९६९,७९९
शुल्क तथा अन्य आमदानी	१,९७६,२९३	४००,९४०
लाभांश आमदानी	-	-
अन्य संचालन आमदानी	७,४२५,९४५	२,४९८,६९८
व्याज खर्च	(२९,९३०,६३९)	(१७,८७४,२४९)
शुल्क तथा कमिशन खर्च	(४२,०३५)	(२५,८९३)
कर्मचारी खर्च	(६३,२४४,०५८)	(७०,७९०,६६४)
अन्य खर्च	(३९,२७२,५३३)	(३०,६०७,४५९)
चालु सम्पत्ती तथा दायित्वमा भएको परिवर्तन अधिको संचालन गतिविधीबाट भएको नगद प्रवाह	१,२२२,८७९,३०६	१,९५४,४८२,२९२
चालु सम्पत्तीमा भएको (बृद्धि)/कमी		
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	(१,८७०,८४०,२६९)	(३,३९९,९८८)
बैंक तथा वित्तीय संस्थाहरूमा Placements	(९,५०२,३६५,८२९)	(२४०,८४४,८७४)
अन्य व्यापारिक सम्पत्ती	-	-
बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा तथा सापटी	-	-
ग्राहकहरूलाई दिएको कर्जा तथा सापटी	(१,७९८,५०२,३३९)	(५०३,३३८,९३९)
अन्य सम्पत्तीहरू	३,२४८,५६७	(२,७४२,५४७)
चालु दायित्वमा भएको बृद्धि/(कमी)		
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बांकी	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्न बांकी	-	-
ग्राहकहरूबाट संकलित निक्षेप	५९,६९९,७६८	५०,०२०,९२०
सापटी	१,६००,०००,०००	-
अन्य दायित्वहरू	१२,५२५,५८९	६,३६२,९४४
आय कर भुक्तानी अधिको संचालन गतिविधीबाट भएको खुद नगद प्रवाह	(१०,२०९,४४३,२०७)	४६०,६९९,००८
आयकर भुक्तानी	(३५८,७८३,९३५)	(३५४,७४८,५९२)
संचालन गतिविधीबाट भएको खुद नगद प्रवाह	(१०,५६०,२२६,३४२)	१०५,८७०,४९६

तिनय नाथ न्यौपाने

नायव-महाप्रबन्धक
जोखिम तथा संचालन

राम कृष्ण खतिवडा

प्रमुख कार्यकारी अधिकृत

अनुज अग्रवाल

अध्यक्ष

सोहि मितिको हाम्रो
संलग्न प्रतिवेदन अनुसार

धनी राम शर्मा

संचालक

चन्द्र प्रसाद टकाल

संचालक

लालमणी जोशी

संचालक

एफ.सि.ए. महेश गुरागाईं

पार्टनर

एम.जि.एस. एण्ड एशोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २०७८।०६।०४

स्थान: काठमाडौं, नेपाल

क्रमशः नगद प्रवाह विवरण

(रकम रु.)

	यस वर्ष	गत वर्ष
लगानी गतिविधीबाट भएको नगद प्रवाह		
लगानी उपकरण खरीद	(१,१५०,०००,०००)	-
लगानी उपकरण विक्रीबाट प्राप्त आम्दानी	-	-
जायजेथा तथा उपकरण खरीद	(२०,३३७,२०३)	(९,८८,९७९)
जायजेथा तथा उपकरण विक्रीबाट प्राप्त आम्दानी	-	-
अमूर्त सम्पत्ती खरीद	(३१०,७५०)	-
अमूर्त सम्पत्ती विक्रीबाट प्राप्त आम्दानी	-	-
लगानी सम्पत्ती खरीद	-	-
लगानी सम्पत्ती विक्रीबाट प्राप्त आम्दानी	-	-
व्याज आम्दानी	२०,७४४,०००	६,७४८,५१६
लाभांश प्राप्त	-	-
लगानी गतिविधीमा प्रयोग भएको खुद नगद	(१,१४९,९०३,९५३)	५,७६०,३३७
वित्तीय गतिविधीबाट भएको नगद प्रवाह		
ऋणपत्र जारीबाट प्राप्त	-	-
ऋणपत्रको भुक्तानी	-	-
Subordinated दायित्वहरूबाट प्राप्त	-	-
Subordinated दायित्वहरूको भुक्तानी	-	-
शेयर जारीबाट प्राप्त	८,०००,०००,०००	-
लाभांश भुक्तानी	-	-
व्याज खर्च	-	-
अन्य प्राप्त तथा भुक्तानी	(७०,४७८,३३१)	-
वित्तीय गतिविधीबाट भएको खुद नगद प्रवाह	७,९२९,५२१,६६९	-
नगद तथा नगद सरहमा भएको खुद बृद्धि/(घटी)	(३,७८०,६०८,६२६)	१११,६३०,७५३
२०७७ श्रावण १ गतेको नगद तथा नगद सरहको मौज्दात	४,३८०,८८८,२३०	४,२६९,२५७,४७७
मौज्दातमा रहेको नगद तथा नगद सरहको मौज्दातमा विनियम दर परिवर्तनको असर	-	-
२०७८ आषाढ मसान्तमा नगद वा नगद सरह	६००,२७९,६०४	४,३८०,८८८,२३०

तिनय नाथ न्यौपाने

नायव-महाप्रबन्धक
जोखिम तथा संचालन

राम कृष्ण खतिवडा

प्रमुख कार्यकारी अधिकृत

अनुज अग्रवाल

अध्यक्ष

सोहि मितिको हाम्रो
संलग्न प्रतिवेदन अनुसार

धनी राम शर्मा

संचालक

चन्द्र प्रसाद ढकाल

संचालक

लालमणी जोशी

संचालक

एफ.सि.ए. महेश गुरागाईं

पार्टनर

एम.जि.एस. एण्ड एशोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २०७८।०६।०४

स्थान: काठमाडौं, नेपाल

नगद तथा नगद सरह

8.9

(रकम रु.)

	यस वर्ष	गत वर्ष
नगद मौज्जात	१०,०००	१०,०००
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्जात	३००,२६९,६०४	२०८,१४३,९८३
माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	-	-
अन्य	३००,०००,०००	४,१७२,७३४,२४७
जम्मा	६००,२७९,६०४	४,३८०,८८८,२३०

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात

8.2

(रकम रु.)

	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकमा रहेको बैधानिक तरलता मौज्जात	१,८७९,९६८,०४२	९,१२७,७७३
पूनः विक्री सम्भौता अनुसार खरीद गरिएको धितोपत्रहरू	-	-
नेपाल राष्ट्र बैंकबाट प्राप्त हुनबाकी रकम तथा अन्य धरौटीहरू	-	-
जम्मा	१,८७९,९६८,०४२	९,१२७,७७३

बैंक तथा वित्तीय संस्थाहरूमा PLACEMENTS

8.3

(रकम रु.)

	यस वर्ष	गत वर्ष
स्वदेशी बैंक तथा वित्तीय संस्थाहरूमा गरिएका Placements	१८,२८३,४७६,०८१	८,७८४,८२४,३१७
विदेशी बैंक तथा वित्तीय संस्थाहरूमा गरिएका Placements	-	-
न्यून : क्षय ह्रासको लागि व्यवस्था	-	-
जम्मा	१८,२८३,४७६,०८१	८,७८४,८२४,३१७

DERIVATIVE वित्तीय उपकरणहरू

8.8

(रकम रु.)

	यस वर्ष	गत वर्ष
व्यापारिक प्रयोजनको लागि राखिएको		
व्याज दर Swap	-	-
मुद्रा Swap	-	-
Forward exchange contract	-	-
अन्य	-	-
जोखिम व्यवस्थापनको लागि राखिएको		
व्याज दर Swap	-	-
मुद्रा Swap	-	-
Forward exchange contract	-	-
अन्य	-	-
जम्मा	-	-

अन्य व्यापारिक सम्पत्तीहरू

8.5

(रकम रु.)

	यस वर्ष	गत वर्ष
ट्रेजरी बिलहरू	-	-
सरकारी ऋणपत्र	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-
स्वदेशी संस्थागत ऋणपत्र	-	-
इक्वीटी शेयर	-	-
अन्य	-	-
जम्मा	-	-
धितोमा राखिएको	-	-
धितोमा नराखिएको	-	-

बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा तथा सापटी

8.6

(रकम रु.)

	यस वर्ष	गत वर्ष
लघुवित्त संस्थाहरूलाई दिएको कर्जा	-	-
अन्य	-	-
न्यून: क्षय ह्रासको लागि व्यवस्था	-	-
जम्मा	-	-

8.6.9 : क्षय ह्रासको लागि व्यवस्था

(रकम रु.)

	यस वर्ष	गत वर्ष
श्रावण १ गते रहेको मौज्दात	-	-
यस वर्षको लागि क्षय ह्रासको लागि गरिएको व्यवस्था	-	-
यस वर्षको व्यवस्था	-	-
असुली तथा फिर्ता	-	-
जम्मा अपलेखन गरिएको रकम	-	-
आषाढ मसान्तको मौज्दात	-	-

गाहकहरूलाई दिएको कर्जा तथा सापटी

8.10

(रकम रु.)

	यस वर्ष	गत वर्ष
Amortized Cost मा मापन गरिएको कर्जा तथा सापटी	२,२९७,३०४,१७१	५७९,३०८,१३६
न्यून: क्षय ह्रासको लागि व्यवस्था		
सामुहिक क्षय ह्रास	२१,७७५,६२५	४,९५१,७९६
एकल क्षय ह्रास	-	-
खुद रकम	२,२७५,५२८,५४६	५७४,३५६,३४०
FVTPL मा मापन गरिएको कर्जा तथा सापटी	-	-
जम्मा	२,२७५,५२८,५४६	५७४,३५६,३४०

४.७.१ : कर्जा तथा सापटीको विश्लेषण - प्रकृतिको आधारमा

(रकम रु.)

	यस वर्ष	गत वर्ष
कर्जा किसिम		
आवधिक कर्जा	२,१३७,५९४,५४१	३३६,३५९,१३३
अधिविकर्ष कर्जा	३९,९६७,८७६	१५८,८२०,४३३
टि.आर. कर्जा तथा आयात कर्जा	-	-
चालुपूँजी कर्जा	-	-
व्यक्तिगत आवास कर्जा	-	-
रियल स्टेट कर्जा	-	-
मार्जिन लेन्डिंग कर्जा	-	-
हायर पर्चेज कर्जा	-	-
विपन्न वर्ग कर्जा	-	-
बिल्स खरीद	-	-
कर्मचारी कर्जा	११९,६८४,६८०	८४,०७२,९२३
अन्य	-	-
जम्मा	२,२९७,२४७,०९७	५७९,२५२,४८९
प्राप्त गर्न बाँकी व्याज रकम	५७,०७४	५५,६४७
कुल जम्मा	२,२९७,३०४,१७१	५७९,३०८,१३६

४.७.२ : कर्जा तथा सापटीको विश्लेषण - मुद्राको आधारमा

(रकम रु.)

	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	२,२९७,३०४,१७१	५७९,३०८,१३६
भारतीय रुपैया	-	-
अमेरिकी डलर	-	-
पाउण्ड स्टर्लिंग	-	-
युरो	-	-
जापानिज येन	-	-
चाइनिज युआन	-	-
अन्य	-	-
जम्मा	२,२९७,३०४,१७१	५७९,३०८,१३६

४.७.३ : कर्जा तथा सापटीको विश्लेषण - धितोको आधारमा

(रकम रु.)

	यस वर्ष	गत वर्ष
सुरक्षित		
चल अचल सम्पत्ती	११९,७४९,७५४	८४,१२८,५७०
सुन चाँदी	-	-
स्वदेशी बैंक तथा वित्तीय संस्थहरुको जमानत	-	-
नेपाल सरकारको जमानत	-	-
अन्तर्राष्ट्रिय श्रेणिकृत बैंकहरुको जमानत	-	-
निर्यातसंग सम्बन्धित कागजातहरुको धितोमा	-	-
मुद्दती निक्षेपपत्रको धितोमा	-	-
सरकारी धितोपत्रको धितोमा	-	-
काउन्टर जमानत	-	-
व्यक्तिगत जमानत	-	-
अन्य धितो	२,१७७,५६२,४१७	४९५,१७९,५६६
जम्मा	२,२९७,३०४,१७१	५७९,३०८,१३६
असुरक्षित	-	-
कुल जम्मा	२,२९७,३०४,१७१	५७९,३०८,१३६

8.७.8 : क्षय ह्रास व्यवस्था

(रकम रु.)

	यस वर्ष	गत वर्ष
एकल क्षय ह्रास व्यवस्था		
श्रावण १ गते रहेको मौज्जात	-	-
यस वर्षको लागि क्षय ह्रासको लागि गरिएको व्यवस्था		
यस वर्षको व्यवस्था	-	-
असुली तथा फिर्ता	-	-
जम्मा अपलेखन गरिएको रकम	-	-
विदेशी मुद्रामा विनिमय दर परिवर्तनको लागि क्षय ह्रास व्यवस्था	-	-
अन्य थपघट	-	-
आषाढ मसान्तको मौज्जात	-	-
सामुहिक क्षय ह्रास व्यवस्था		
श्रावण १ गते रहेको मौज्जात	४,९५१,७९६	-
यस वर्षको व्यवस्था		
व्यवस्था (फिर्ता)	१६,८२३,८२९	४,९५१,७९६
विदेशी मुद्रामा विनिमय दर परिवर्तनको लागि क्षय ह्रास व्यवस्था	-	-
अन्य थपघट	-	-
आषाढ मसान्तको मौज्जात	२१,७७५,६२५	४,९५१,७९६
जम्मा क्षय ह्रास व्यवस्था	२१,७७५,६२५	४,९५१,७९६

धितोपत्रहरूमा लगानी

8.८

(रकम रु.)

	यस वर्ष	गत वर्ष
Amortized Cost मा मापन गरिएको धितोपत्रहरूमा लगानी	१,२८६,७४५,६४०	१२३,८९२,९८४
FVTOCI मा मापन गरिएको धितोपत्रहरूमा लगानी	-	-
जम्मा	१,२८६,७४५,६४०	१२३,८९२,९८४

8.८.१: Amortized Cost मा मापन गरिएको धितोपत्रहरूमा लगानी

(रकम रु.)

	यस वर्ष	गत वर्ष
ऋण धितोपत्र	-	-
सरकारी ऋणपत्रहरू	१,२८६,७४५,६४०	१२३,८९२,९८४
नेपाल सरकारको ट्रेजरी बिल्ड	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-
अन्य	-	-
न्यून : क्षय ह्रासको लागि व्यवस्था	-	-
जम्मा	१,२८६,७४५,६४०	१२३,८९२,९८४

8.८.२: FVTOCI मा मापन गरिएको धितोपत्रहरूमा लगानी

(रकम रु.)

	यस वर्ष	गत वर्ष
इक्वीटी उपकरण		
सुचिकृत भएका इक्वीटी उपकरण	-	-
सुचिकृत नभएका इक्वीटी उपकरण	-	-
जम्मा	-	-

8.८.३: धितोपत्रमा गरिएका लगानी सम्बन्धी जानकारी

(रकम रु.)

	यस वर्ष	गत वर्ष
सुचिकृत नभएका इक्वीटी उपकरण	-	-
सुचिकृत भएका इक्वीटी उपकरण	-	-
जम्मा	-	-

चालु कर सम्पत्ती/दायित्व

8.८

(रकम रु.)

	यस वर्ष	गत वर्ष
चालु कर सम्पत्ती		
यस वर्षको चालु कर सम्पत्ती	३२६,१०६,२६४	३३०,०००,०००
विगत वर्षहरूको चालु कर सम्पत्ती	-	८९९,९९९
चालु कर दायित्व		
यस वर्षको चालु कर दायित्व	३६०,१७८,२८३	३६३,५३७,३३२
विगत वर्षहरूको चालु कर दायित्व	-	-
जम्मा	३४,०७२,०१९	३२,६३७,३३३

सहायक कम्पनीमा लगानी

8.90

(रकम रु.)

	यस वर्ष	गत वर्ष
सुचिकृत सहायक कम्पनीमा लगानी	-	-
असुचिकृत सहायक कम्पनीमा लगानी	-	-
जम्मा लगानी	-	-
न्यून : क्षय ह्रासको लागि व्यवस्था	-	-
जम्मा धारित रकम	-	-

8.90.१: सुचिकृत सहायक कम्पनीमा लगानी

(रकम रु.)

	यस वर्ष	गत वर्ष
	-	-
	-	-
	-	-
	-	-
जम्मा	-	-

8.90.२: असुचिकृत सहायक कम्पनीमा लगानी

(रकम रु.)

	यस वर्ष	गत वर्ष
	-	-
	-	-
	-	-
	-	-
जम्मा	-	-

8.90.3: बैंकका सहायक कम्पनीहरूको बारेमा जानकारी

(रकम रु.)

	बैंकका स्वामित्व प्रतिशत	
	यस वर्ष	गत वर्ष
	-	-
	-	-
	-	-
	-	-
जम्मा	-	-

8.90.8: बैंकका सहायक कम्पनीहरूमा नियन्त्रण नरहेको स्वार्थ

(रकम रु.)

	यस वर्ष	गत वर्ष
सहायक कम्पनीमा नियन्त्रणमा नरहेको स्वार्थको हिस्सा	-	-
यस वर्ष नाफा (नोक्सान) छुट्याइएको	-	-
सहायक कम्पनीमा नियन्त्रणमा नरहेको स्वार्थको समुचित हिस्सा	-	-
सहायक कम्पनीमा नियन्त्रणमा नरहेको स्वार्थलाई लाभांश भुक्तानी	-	-
जम्मा	-	-

एसोशियट कम्पनीमा लगानी**8.99**

(रकम रु.)

	यस वर्ष	गत वर्ष
सुचिकृत एसोशियट कम्पनीमा लगानी	-	-
असुचिकृत एसोशियट सहायक कम्पनीमा लगानी	-	-
जम्मा लगानी	-	-
न्यून: क्षय ह्रासको लागि व्यवस्था	-	-
जम्मा धारित रकम	-	-

8.99.9 : सुचिकृत एसोशियट कम्पनीमा लगानी

(रकम रु.)

	यस वर्ष	गत वर्ष
	-	-
	-	-
जम्मा	-	-

8.99.2: असुचिकृत एसोशियट कम्पनीमा लगानी

(रकम रु.)

	यस वर्ष	गत वर्ष
	-	-
	-	-
जम्मा	-	-

8.99.3: बैंकका एसोशियट कम्पनीहरूको बारेमा जानकारी

(रकम रु.)

	यस वर्ष	गत वर्ष
	-	-
	-	-
जम्मा	-	-

8.99.8: एसोशियटमा भएको इक्वीटीको मुल्य

(रकम रु.)

	यस वर्ष	गत वर्ष
	-	-
	-	-
	-	-
	-	-
जम्मा	-	-

लगानी सम्पत्ती

8.99

(रकम रु.)

	यस वर्ष	गत वर्ष
उचित मुल्यमा मापन गरिएको लगानी सम्पत्ती		
श्रावण १ गतेको मौज्जात		
यस वर्षको थप वा निसर्ग		
यस वर्षको उचित मुल्यमा भएको खुद घटबढ		
समायोजन/स्थान्तरण		
खुद रकम	-	-
लागत मुल्यमा मापन गरिएको लगानी सम्पत्ती		
श्रावण १ गतेको मौज्जात		
यस वर्षको थप वा निसर्ग		
समायोजन/स्थान्तरण		
समुचित ह्रास		
समुचित क्षय ह्रास नोक्सानी		
खुद रकम	-	-
जम्मा	-	-

जायजैथा तथा उपकरण

8.93

(रकम रु.)

विवरण	जम्मा	भत्ता	दिवाइडिड सम्पत्ती	कम्प्युटर तथा अन्य सामग्री	सवारी साधन	फर्निचर तथा फिक्स्चर	मेशिनहरू	उपकरण तथा अन्य	२०७८ आषाढ मसान्तको जम्मा	२०७७ आषाढ मसान्तको जम्मा
परल मूल्य										
२०७६ श्रावण १ गतेको मौज्जात यस वर्ष थप गरिएको	-	-	२४,०९२,४१५	२४,६२३,१८५	१३,५७९,५००	१८,२५३,८११	२,७६३,१०८	४,०५२,५७७	-	८७,३६४,५९६
अधिग्रहण (Acquisition) पूँजीकरण गरिएको	-	-	-	१,५६,०८७	-	३२,०९२	-	-	-	१,८८,१७९
यस वर्ष हटाइएको	-	-	-	-	-	-	-	-	-	-
समायोजन/पुनर्मूल्यांकन	-	-	-	-	-	-	-	-	-	-
२०७७ आषाढ मसान्तको जम्मा	-	-	२४,०९२,४१५	२५,५७९,२७२	१३,५७९,५००	१८,२८५,९०३	२,७६३,१०८	४,०५२,५७७	८८,३५२,७७५	८८,३५२,७७५
यस वर्ष थप गरिएको	-	-	-	२७२,५००	१९,८९०,०००	११६,९५५	-	५७,७४८	२०,३३७,२०३	-
अधिग्रहण (Acquisition) पूँजीकरण गरिएको	-	-	-	-	-	-	-	-	-	-
यस वर्ष हटाइएको	-	-	-	-	-	-	-	-	-	-
समायोजन/पुनर्मूल्यांकन	-	-	२४,०९२,४१५	२५,८५१,७७२	३३,४६९,५००	१८,४०२,८५८	२,७६३,१०८	४,११०,३२५	१०८,६९९,९७८	८८,३५२,७७५
हासकट्टी तथा क्षय हास										
२०७६ श्रावण १ गतेको मौज्जात यस वर्षको हास कट्टी	-	-	९९,०१०	२,१४६,१८७	१,०६१,४९७	११०,८४२	३७,३८१	४७,७९२	-	३,५०२,७०९
यस वर्षको हास कट्टी	-	-	२,४०९,२४२	४,८६९,१५८	१,६९२,९२५	१,८४७,२४८	१८४,२०७	५५९,०२१	-	११,५६१,८०१
यस वर्षको क्षय हास हटाइएको	-	-	-	-	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-	-	-	-	-
२०७७ आषाढ मसान्तको जम्मा	-	-	२,५०८,२५२	७,०१५,३४५	२,७५४,४२२	१,९५८,०९०	२२१,५८८	६०६,८१३	१५,०६४,५१०	१५,०६४,५१०
यस वर्षको क्षय हास	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको हास कट्टी हटाइएको	-	-	२,४०९,२४२	५,०२०,६५०	१,८३३,२७८	१,८४८,५१०	१८४,२०७	५६७,३३२	११,८६३,२१९	-
समायोजन	-	-	४,९१७,४९४	१२,०३५,९९५	४,५८७,७००	३,८०६,६००	४०५,७९५	१,१७४,१४५	२६,९२७,७२९	१५,०६४,५१०
निर्माणाधीन पूँजीगत खर्च	-	-	-	-	-	-	-	-	-	-
खुद किताबी मूल्य										
२०७६ आषाढ मसान्त सम्मको	-	-	२३,९९३,४०५	२२,४७६,९९८	१२,५१८,००३	१८,१४२,९६९	२,७२५,७२७	४,००४,७८५	८३,८६१,८८७	-
२०७७ आषाढ मसान्त सम्मको	-	-	२१,५८४,१६३	१८,५६३,९२७	१०,८२५,०७८	१६,३२७,८१३	२,५४१,५२०	३,४४५,७६४	७३,२८८,२६५	८३,८६१,८८७
२०७८ आषाढ मसान्त सम्मको	-	-	१९,१७४,९२१	१३,८१५,७७७	२८,८८९,८००	१४,५९६,२५८	२,३५७,३३३	२,९३६,१८०	८१,७६२,२४९	७३,२८८,२६५

साख तथा अमूर्त सम्पत्तीहरू

8.98

(रकम रु.)

विवरण	साख	सफ्टवेयर		अन्य	२०७८ आषाढ मसान्तको जम्मा	२०७७ आषाढ मसान्तको जम्मा
		खरीद गरिएको	निर्माण गरिएको			
परल मुल्य						
२०७६ श्रावण १ गतेको मौज्दात	-	१५,६१८,७००	-	-	-	१५,६१८,७००
यस वर्ष थप गरिएको	-	-	-	-	-	-
अधिग्रहण (Acquisition)	-	-	-	-	-	-
पूँजीकरण गरिएको	-	-	-	-	-	-
यस वर्ष हटाइएको	-	-	-	-	-	-
समायोजन/पुनर्मूल्यांकन	-	-	-	-	-	-
२०७७ आषाढ मसान्तको जम्मा	-	१५,६१८,७००	-	-	१५,६१८,७००	१५,६१८,७००
यस वर्ष थप गरिएको	-	-	-	-	-	-
अधिग्रहण (Acquisition)	-	३१०,७५०	-	-	३१०,७५०	-
पूँजीकरण गरिएको	-	-	-	-	-	-
यस वर्ष हटाइएको	-	-	-	-	-	-
समायोजन/पुनर्मूल्यांकन	-	-	-	-	-	-
२०७८ आषाढ मसान्तको जम्मा	-	१५,९२९,४५०	-	-	१५,९२९,४५०	१५,६१८,७००
Amortization तथा क्षय ह्रास						
२०७६ श्रावण १ गतेको मौज्दात	-	१,०१९,५९८	-	-	-	१,०१९,५९८
यस वर्षको Amortization	-	३,७६९,७९३	-	-	-	३,७६९,७९३
यस वर्षको क्षय ह्रास	-	-	-	-	-	-
हटाइएको	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
२०७७ आषाढ मसान्तको जम्मा	-	४,७८९,३९१	-	-	४,७८९,३९१	४,७८९,३९१
यस वर्षको Amortization	-	३,७७८,६५७	-	-	३,७७८,६५७	-
यस वर्षको क्षय ह्रास	-	-	-	-	-	-
हटाइएको	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
२०७८ आषाढ मसान्तको जम्मा	-	८,५६८,०४८	-	-	८,५६८,०४८	४,७८९,३९१
निर्माणाधीन पूँजीगत खर्च	-	-	-	-	-	-
खुद किताबी मुल्य						
२०७६ आषाढ मसान्त सम्मको	-	१४,५९९,१०२	-	-	१४,५९९,१०२	-
२०७७ आषाढ मसान्त सम्मको	-	१०,८२९,३०९	-	-	१०,८२९,३०९	१४,५९९,१०२
२०७८ आषाढ मसान्त सम्मको	-	७,३६१,४०२	-	-	७,३६१,४०२	१०,८२९,३०९

स्थगन कर

8.94

(रकम रु.)

	यस वर्ष		
	स्थगन कर सम्पत्ती	स्थगन कर दायित्व	खुद स्थगन कर (सम्पत्ती) / दायित्व
देहायका शिर्षकहरूमा भएको अस्थायी फरक रकममा स्थगन कर			
बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा तथा सापटी			-
ग्राहकहरूलाई दिएको कर्जा तथा सापटी			-
लगानी सम्पत्ती			-
द्वितीयपत्रहरूमा लगानी			-
जायजथा तथा उपकरण	-	४,९७०,७४६	४,९७०,७४६
कर्मचारीहरूको परिभाषित लाभ योजना	-	-	-
लिज दायित्व	१,०६८,७०९	-	(१,०६८,७०९)
व्यवस्थाहरू	-	-	-
अन्य अस्थायी फरक	२,६४३,१४३	-	(२,६४३,१४३)
अस्थायी फरक रकममा स्थगन कर	३,७११,८५२	४,९७०,७४६	१,२५८,८९४
समायोजन हुन बाँकी अ.ल्या. गरिएको कर नोक्सानीमा स्थगन कर			-
करको दरमा भएको परिवर्तनबाट सृजित स्थगन कर			-
२०७८ आषाढ मसान्तको खुद स्थगन कर (सम्पत्ती)/दायित्व			१,२५८,८९४
२०७७ श्रावण १ सम्मको स्थगन कर (सम्पत्ती)/दायित्व			१,१३८,१५६
यस वर्षको थप/(Reversal)			१२०,७३८
नाफा नोक्सान हिसावमा पहिचान गरिएको स्थगन कर खर्च/(आम्दानी)			१२०,७३८
अन्य विस्तृत आम्दानीमा पहिचान गरिएको स्थगन कर खर्च/(आम्दानी)			-
इक्वीटीमा सोभै पहिचान गरिएको स्थगन कर खर्च/(आम्दानी)			-

	गत वर्ष		
	स्थगन कर सम्पत्ती	स्थगन कर दायित्व	खुद स्थगन कर (सम्पत्ती) / दायित्व
देहायका शिर्षकहरूमा भएको अस्थायी फरक रकममा स्थगन कर			
बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा तथा सापटी			-
ग्राहकहरूलाई दिएको कर्जा तथा सापटी			-
लगानी सम्पत्ती			-
द्वितीयपत्रहरूमा लगानी			-
जायजथा तथा उपकरण		३,४६८,९२३	३,४६८,९२३
कर्मचारीहरूको परिभाषित लाभ योजना			-
लिज दायित्व	७३४,०३२		(७३४,०३२)
व्यवस्थाहरू	-		-
अन्य अस्थायी फरक	१,५९६,७३५		(१,५९६,७३५)
अस्थायी फरक रकममा स्थगन कर	२,३३०,७६७	३,४६८,९२३	१,१३८,१५६
समायोजन हुन बाँकी अ.ल्या. गरिएको कर नोक्सानीमा स्थगन कर			-
करको दरमा भएको परिवर्तनबाट सृजित स्थगन कर			-
२०७७ आषाढ मसान्तको खुद स्थगन कर (सम्पत्ती)/दायित्व			१,१३८,१५६
२०७६ श्रावण १ सम्मको स्थगन कर (सम्पत्ती)/दायित्व			१,८६९,२३५
यस वर्षको थप/(Reversal)			(७२३,०७९)
नाफा नोक्सान हिसावमा पहिचान गरिएको स्थगन कर खर्च/(आम्दानी)			(७२३,०७९)
अन्य विस्तृत आम्दानीमा पहिचान गरिएको स्थगन कर खर्च/(आम्दानी)			-
इक्वीटीमा सोभै पहिचान गरिएको स्थगन कर खर्च/(आम्दानी)			-

अन्य सम्पत्तीहरू

8.9६

(रकम रु.)

	यस वर्ष	गत वर्ष
विक्रीको लागि राखिएको सम्पत्ती	-	-
अन्य गैर बैंकिंग सम्पत्ती	-	-
प्राप्त हुन बाँकी विल्स	-	-
प्राप्त हुन बाँकी एकाउन्ट	२३,५५०	१४,९४९
पाकेको आम्दानी	-	-
अग्रिम भुक्तानी तथा धरौटी	१,२२८,०२९	१,२६७,३३५
आयकर धरौटी	-	-
स्थगन कर्मचारी खर्च	६,७०७,३३७	६,१९९,६०५
अन्य	५२१,८७१	३,७३९,७३२
जम्मा	८,४८०,७८७	११,२२९,६२१

बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी

8.9७

(रकम रु.)

	यस वर्ष	गत वर्ष
मुद्रा बजार निक्षेप	-	-
कल निक्षेप	-	-
बैंक तथा वित्तीय संस्थाहरूबाट अन्य निक्षेप	-	-
राफसाफ तथा समासोधन खाता	-	-
बैंक तथा वित्तीय संस्थाहरूबाट अन्य निक्षेप	-	-
जम्मा	-	-

नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी

8.9८

(रकम रु.)

	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकबाट पुनर्लगानी	-	-
निश्चित तरलता सुविधा	-	-
नेपाल राष्ट्र बैंकबाट Lender of Last Report Facility	-	-
पुनः खरीद सम्झौता बमोजिम विक्री गरिएको धितोपत्र	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी अन्य	-	-
जम्मा	-	-

Derivative वित्तीय उपकरण

8.9९

(रकम रु.)

	यस वर्ष	गत वर्ष
व्यापारिक प्रयोजनको लागि राखिएको		
व्याज दर Swap	-	-
मुद्रा Swap	-	-
Forward exchange contract	-	-
अन्य	-	-
जोखिम व्यवस्थापनको लागि राखिएको		
व्याज दर Swap	-	-
मुद्रा Swap	-	-
Forward exchange contract	-	-
अन्य	-	-
जम्मा	-	-

ग्राहकहरूबाट संकलित निक्षेप

8.20

(रकम रु.)

	यस वर्ष	गत वर्ष
संस्थागत ग्राहक		
मुद्दती निक्षेप	२५०,०००,०००	२५०,०००,०००
कल निक्षेप		
चलती निक्षेप	५१,६३९,८८८	२०,१२०
अन्य		
व्यक्तिगत ग्राहक		
मुद्दती निक्षेप		
बचत निक्षेप		
चलती निक्षेप		
अन्य		
जम्मा	३०१,६३९,८८८	२५०,०२०,१२०

8.20.1 : मुद्राको आधारमा ग्राहकबाट संकलित निक्षेपको विश्लेषण

(रकम रु.)

	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	३०१,६३९,८८८	२५०,०२०,१२०
भारतीय रुपैया		
अमेरिकी डलर		
पाउण्ड स्टर्लिंग		
युरो		
जापानीज येन		
चाइनिज युआन		
अन्य		
जम्मा	३०१,६३९,८८८	२५०,०२०,१२०

सापटी

8.21

(रकम रु.)

	यस वर्ष	गत वर्ष
स्वदेशी सापटी		
नेपाल सरकार		
अन्य संस्थाहरु	१,६००,०००,०००	-
अन्य		
जम्मा	१,६००,०००,०००	-
विदेशी सापटी		
विदेशी बैंक तथा वित्तीय संस्थाहरु		
बहुपक्षीय विकाश बैंकहरु		
अन्य संस्थाहरु		
जम्मा		
कुल जम्मा	१,६००,०००,०००	-

व्यवस्था (Provisions)

8.22

(रकम रु.)

	यस वर्ष	गत वर्ष
घाटा नोक्सानीको लागि व्यवस्था		
पूनर्संरचनाको लागि व्यवस्था		
कानूनी तथा कर सम्बन्धी चलिरहेको मुद्दा मामिला		
सुनिश्चित सम्झौता (Onerous Contracts)		
अन्य		
जम्मा	-	-

8.22.1 : व्यवस्थामा थपघट

(रकम रु.)

	यस वर्ष	गत वर्ष
श्रावण १ गतेको मौज्जात		
यस वर्ष थप व्यवस्था गरिएको रकम		
यस वर्ष खर्च भएको व्यवस्था रकम		
यस वर्ष फिर्ता भएको व्यवस्था रकम		
Unwind of Provision		
आषाढ मसान्तको जम्मा मौज्जात	-	-

अन्य दायित्वहरू

8.23

(रकम रु.)

	यस वर्ष	गत वर्ष
कर्मचारीहरूको परिभाषित लाभ दायित्व	-	-
दीर्घकालीन सेवा विदा बापतको दायित्व	४,६९१,६६९	२,७७७,२५८
अल्पकालीन कर्मचारी लाभ	-	-
तिर्न बांकी विल्स	-	-
भुक्तानी गर्न बांकी साहुहरू	१,६०५,८७७	९७६,२९७
निक्षेपमा तिर्नबांकी व्याज	५,०८९,५२१	५,१४४,२४७
सापटीमा तिर्नबांकी व्याज	-	-
स्थगन अनुदान आम्दानीमा दायित्व	-	-
भुक्तानी दिन बांकी लाभांश	-	-
वित्तीय लिज अन्तरगतको दायित्व	-	-
भुक्तानी गर्न बांकी कर्मचारी बोनस	१३,९१९,३१३	३,८४८,१३०
अन्य		
आर्जन नभएको आम्दानी	४३,५१८,५६३	२७,३८८,५६३
तिर्न बांकी कर	२,६९०,३५१	२,२९१,८४५
स्थगन लिज भुक्तानी	३,५६२,३६२	२,४४६,७७५
अन्य	९,७९५,५०७	४,९३३,७६९
जम्मा	८४,८७३,१६३	४९,८०६,८८४

8.23.1: परिभाषित लाभ दायित्व

वित्तीय स्थिति विवरणमा लेखांकन गरिएको रकम देहाय बमोजिम रहेको छ :

(रकम रु.)

	यस वर्ष	गत वर्ष
गैर योगदानमा आधारित दायित्वको वर्तमान मुल्य	-	-
योगदानमा आधारित दायित्वको वर्तमान मुल्य	-	-
दायित्वको जम्मा वर्तमान मुल्य	-	-
योजना सम्पत्तिको उचित मुल्य	-	-
खुद दायित्वको जम्मा वर्तमान मुल्य	-	-
परिभाषित लाभ दायित्वको लागि पहिचान गरिएको रकम	-	-

४.२३.२: योजना सम्पत्ती

योजना सम्पत्तीमा संलग्न रहेका सम्पत्तीहरू

(रकम रु.)

	यस वर्ष	गत वर्ष
इक्वीटी धितोपत्र	-	-
नेपाल सरकारको ऋणपत्र	-	-
बैंक निक्षेप	-	-
अन्य	-	-
जम्मा	-	-
योजना सम्पत्तीको वास्तविक लाभ	-	-

४.२३.३: परिभाषित लाभ दायित्वमा भएको थपघट

(रकम रु.)

	यस वर्ष	गत वर्ष
श्रावण १ मा रहेको परिभाषित लाभ दायित्व	-	-
Acturial नोक्सानी	-	-
योजना सम्पत्तीबाट प्राप्त प्रतिफल	-	-
चालु सेवा लागत तथा व्याज	-	-
आषाढ मसान्तको परिभाषित लाभ दायित्व	-	-

४.२३.४ : योजना सम्पत्तीको उचित मुल्यमा भएको घटबढ

(रकम रु.)

	यस वर्ष	गत वर्ष
श्रावण १ गते योजना सम्पत्तीको उचित मुल्य	-	-
योजना सम्पत्तीमा थप योगदान	-	-
यस वर्षको लाभ भुक्तानी	-	-
Acturial (नोक्सान)/नाफा	-	-
योजना सम्पत्तीबाट अपेक्षित प्रतिफल	-	-
आषाढ मसान्तमा योजना सम्पत्तीको उचित मुल्य	-	-

४.२३.५: नाफा नोक्सानमा लेखांकन गरिएको रकम

(रकम रु.)

	यस वर्ष	गत वर्ष
चालु सेवा लागत	-	-
परिभाषित लाभ दायित्वमा व्याज	-	-
योजना सम्पत्तीबाट अपेक्षित प्रतिफल	-	-
जम्मा	-	-

४.२३.६: अन्य विस्तृत आम्दानीमा लेखांकन गरिएको रकम

(रकम रु.)

	यस वर्ष	गत वर्ष
Acturial (नोक्सान)/नाफा	-	-
जम्मा	-	-

8.23.७ : Actuarial अनुमानहरू

(रकम रु.)

	यस वर्ष	गत वर्ष
Discount rate	९%	९%
योजना सम्पत्तीहरूबाट अपेक्षित प्रतिफल	-	-
भविष्यमा तलव बृद्धिदर	६%	६%
Withdrawal rate	७%	७%

ऋणपत्र जारी

8.28

(रकम रु.)

	यस वर्ष	गत वर्ष
नाफा नोक्सान हिसाब मार्फत उचित मुल्य सयायोजन हुने ऋणपत्र		
Amortised cost को आधारमा समायोजन हुने ऋणपत्र		
जम्मा	-	-

Subordinated दायित्वहरू

8.29

(रकम रु.)

	यस वर्ष	गत वर्ष
फिर्ता हुने अग्राधिकार शेयर		
फिर्ता नहुने अग्राधिकार शेयर		
अन्य		
जम्मा	-	-

शेयर पूँजी

8.2६

(रकम रु.)

	यस वर्ष	गत वर्ष
साधारण शेयर	२०,०००,०००,०००	१२,०००,०००,०००
परिवर्तनयोग्य अग्राधिकार शेयर (इक्वीटी भाग मात्र)	-	-
फिर्ता नहुने अग्राधिकार शेयर (इक्वीटी भाग मात्र)	-	-
Perpetual Debt (इक्वीटी भाग मात्र)	-	-
जम्मा	२०,०००,०००,०००	१२,०००,०००,०००

8.2६.१ : साधारण शेयर

(रकम रु.)

	यस वर्ष	गत वर्ष
अधिकृत पूँजी		
४००,०००,००० साधारण शेयर रु. १०० का दरले	४०,०००,०००,०००	४०,०००,०००,०००
जारी पूँजी		
२००,०००,००० साधारण शेयर रु. १०० का दरले	२०,०००,०००,०००	२०,०००,०००,०००
चुक्ता पूँजी		
२००,०००,००० साधारण शेयर रु. १०० का दरले	२०,०००,०००,०००	१२,०००,०००,०००
जम्मा	२०,०००,०००,०००	१२,०००,०००,०००

8.26.2 : साधारण शेयर स्वामित्व

(रकम रु.)

	यस वर्ष		गत वर्ष	
	प्रतिशत	रकम	प्रतिशत	रकम
१. स्वदेशी स्वामित्व				
नेपाल सरकार	१०.००%	२,०००,०००,०००	१६.६७%	२,०००,०००,०००
“क” वर्गको इजाजत प्राप्त संस्थाहरू	२०.८९%	४,१७८,३००,०००	३४.८२%	४,१७८,३००,०००
अन्य इजाजत प्राप्त संस्थाहरू	०.०५%	१०,०००,०००	०.०८%	१०,०००,०००
अन्य संस्थाहरू	१८.९७%	३,७९४,२००,०००	३१.६२%	३,७९४,२००,०००
सर्वसाधारण	४०.००%	८,०००,०००,०००	-	-
अन्य	१०.०९%	२,०१७,५००,०००	१६.८१%	२,०१७,५००,०००
२. विदेशी स्वामित्व		-		-
जम्मा	१००%	२०,०००,०००,०००	१००%	१२,०००,०००,०००

जगेडा तथा कोषहरू

8.26b

(रकम रु.)

	यस वर्ष	गत वर्ष
वैधानिक जगेडा कोष	५५४,२१९,५७२	३८६,७३७,४९८
सटही घटबढ कोष	-	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष	१५,६४९,३३४	१२,९६७,२३०
पूँजी फिर्ता कोष	-	-
नियमनकारी कोष	५७,०७४	५५,६४७
लगानी समायोजन कोष	-	-
पूँजीगत जगेडा कोष	-	-
सम्पत्ती पुनर्मूल्यांकन कोष	-	-
उचित मुल्यांकन कोष	-	-
लाभांश समीकरण कोष	-	-
Actuarial लाभ	-	-
विशेष कोष	-	-
अन्य जगेडा तथा कोषहरू	२,९२३,५८३	६९४,४६९
जम्मा	५७२,८४९,५६३	४००,४५४,८४४

सम्भावित दायित्व तथा प्रतिबद्धता

8.27

(रकम रु.)

	यस वर्ष	गत वर्ष
सम्भावित दायित्व	१६२,४५३,३५८	-
ननिकालिएको तथा बांडफांड नगरिएका सुविधाहरू	३२,१२४	-
पूँजी प्रतिबद्धता		
लिज प्रतिबद्धता		
मुद्दा मामिला		
जम्मा	१६२,४८५,४८२	-

8.27.1 : सम्भावित दायित्व

(रकम रु.)

	यस वर्ष	गत वर्ष
Acceptance and documentary credit	१६२,४५३,३५८	-
संकलन बांकी बिलहरू		
Forward exchange contracts		
जमानतहरू		
प्रत्याभुति प्रतिबद्धताहरू		
अन्य प्रतिबद्धताहरू		
जम्मा	१६२,४५३,३५८	-

8.१८.२: ननिकालिएको तथा बांडफांड नगरिका सुविधाहरु

(रकम रु.)

	यस वर्ष	गत वर्ष
बांडफांड नगरिका कर्जाहरु		
अधिविकर्ष कर्जा सिमा सम्म ननिकालिएको	३२,१२४	-
क्रेडीट कार्ड सिमा सम्म ननिकालिएको		
प्रतितपत्र सिमा सम्म ननिकालिएको		
जमानत सिमा सम्म ननिकालिएको		
जम्मा	३२,१२४	-

8.१८.३: पूँजी प्रतिवद्धता

सम्बन्धित अधिकारीबाट पूँजीगत खर्च स्वीकृत भइसकेको तर सोको लागि वित्तीय विवरणमा व्यवस्था नगरिएको

(रकम रु.)

	यस वर्ष	गत वर्ष
जायजेथा तथा उपकरण सम्बन्धी पूँजी प्रतिवद्धता		
स्वीकृत भई सम्भौता भइसकेको		
स्वीकृत भई सम्भौता भइ नसकेको		
जम्मा	-	-
अमूर्त सम्पत्ती सम्बन्धी पूँजी प्रतिवद्धता		
स्वीकृत भई सम्भौता भइसकेको		
स्वीकृत भई सम्भौता भइ नसकेको		
जम्मा	-	-
कुल जम्मा	-	-

8.१८.४: लिज प्रतिवद्धता

(रकम रु.)

	यस वर्ष	गत वर्ष
संचालन लिज प्रतिवद्धता		
रद्द नहुने संचालन लिजको भविष्यको न्यूनतम बहाल, जसमा बैंक भाडावाल रहेको हुन्छ		
एक वर्ष ननाघेको		
एक वर्ष नाघेको तर पांच वर्ष ननाघेको		
पांच वर्ष नाघेको		
जम्मा	-	-
वित्तीय लिज प्रतिवद्धता		
रद्द नहुने वित्तीय लिजको भविष्यको न्यूनतम बहाल, जसमा बैंक भाडावाल रहेको हुन्छ		
एक वर्ष ननाघेको		
एक वर्ष नाघेको तर पांच वर्ष ननाघेको		
पांच वर्ष नाघेको		
जम्मा	-	-
कुल जम्मा	-	-

8.१८.५: मुद्दा मामिला

(रकम रु.)

	यस वर्ष	गत वर्ष
जम्मा	-	-

ब्याज आम्दानी**8.28**

(रकम रु.)

	यस वर्ष	गत वर्ष
नगद तथा नगद सरह	-	३४
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	-	-
बैंक तथा वित्तीय संस्थाहरूमा Placements	१,२१९,१०३,७७४	१,२१२,८५४,४१५
बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा तथा सापटी	१,८५६,२४७	-
ग्राहकहरूलाई दिएको कर्जा तथा सापटी	९८,६७२,४०२	२४,३९३,९५९
धितोपत्रहरूमा लगानी	३३,५९६,६५६	७,९४१,५००
कर्मचारीहरूलाई दिएको कर्जा तथा सापटी	९,७४४,३४४	८,४९२,८०८
अन्य	-	-
जम्मा ब्याज आम्दानी	१,३६२,९७३,४२३	१,२५३,६८२,७९६

ब्याज खर्च**8.30**

(रकम रु.)

	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बांकी		
नेपाल राष्ट्र बैंकलाई तिर्न बांकी		
ग्राहकहरूबाट संकलित निक्षेप	२३,५००,००३	२३,०१८,४९६
सापटी	३,५६३,९८५	-
ऋणपत्र जारी		
Subordinated liabilities		
अन्य		
जम्मा ब्याज खर्च	२७,०६३,९८८	२३,०१८,४९६

शुल्क तथा कमिशन आम्दानी**8.31**

(रकम रु.)

	यस वर्ष	गत वर्ष
कर्जा प्रशासन शुल्क	२००,०००	३००,०००
सेवा शुल्क	१,१२५,९९५	-
Consortium शुल्क	-	-
प्रतिवद्धता शुल्क	-	-
DD/TT/Swift शुल्क	-	-
Credit card/ATM जारी तथा नविकरण शुल्क	-	-
अग्रिम भुक्तानी तथा Swap शुल्क	-	-
लगानी बैंकिंग शुल्क	-	-
सम्पत्ती व्यवस्थापन शुल्क	-	-
दलाली शुल्क	-	-
विप्रेषण शुल्क	-	-
प्रतिपत्र कमिशन	६४९,८१३	-
जमानत जारी कमिशन	-	-
शेयर निष्काशन तथा Underwriting कमिशन	-	-
लकर भाडा	-	-
अन्य शुल्क तथा कमिशन	४०५	१००,१४०
जम्मा शुल्क तथा कमिशन	१,९७६,२१३	४००,१४०

शुल्क तथा कमिशन खर्च

8.32

(रकम रु.)

	यस वर्ष	गत वर्ष
ATM व्यवस्थापन शुल्क	-	
VISA/Master card शुल्क	-	
जमानत कमिशन	-	
दलाली शुल्क	-	
DD/TT/Swift शुल्क	१७,७५०	७४५
विप्रेषण शुल्क तथा कमिशन	-	
अन्य शुल्क तथा कमिशन	२४,२८५	२५,०६८
जम्मा शुल्क तथा कमिशन खर्च	४२,०३५	२५,८१३

खुद ब्यापारीक आम्दानी

8.33

(रकम रु.)

	यस वर्ष	गत वर्ष
ब्यापारीक सम्पत्तिको उचित मुल्यमा परिवर्तन		
ब्यापारीक सम्पत्तिको निसर्गबाट भएको नाफा वा नोक्सान		
ब्यापारीक सम्पत्तीबाट ब्याज आम्दानी		
ब्यापारीक सम्पत्तीबाट लाभांश आम्दानी		
विदेशी मुद्रा सटही लेनदेनमा नाफा वा नोक्सान		
अन्य		
खुद ब्यापारीक आम्दानी	-	-

अन्य संचालन आम्दानी

8.38

(रकम रु.)

	यस वर्ष	गत वर्ष
विदेशी विनिमय पुनर्मूल्यांकन मुनाफा		
लगानी धितोपत्र विक्रीबाट नाफा वा नोक्सान		
लगानी सम्पत्तिको उचित मुल्यांकनबाट नाफा वा नोक्सान		
इक्विटी उपकरणमा लाभांश प्राप्त		
जायजेथा तथा उपकरण विक्रीबाट नाफा वा नोक्सान		
लगानी सम्पत्ती विक्रीबाट नाफा वा नोक्सान		
संचालन लिज आम्दानी		
सुन तथा चाँदी विक्रीबाट नाफा वा नोक्सान		
लकर भाडा		
अन्य		
जम्मा	-	-

कर्जा तथा अन्य सम्पत्तीमा नोक्सानी व्यवस्था / (फिर्ता)

8.39

(रकम रु.)

	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटीमा नोक्सानी व्यवस्था/(फिर्ता)		
ग्राहकहरूलाई दिइएको कर्जा तथा सापटीमा नोक्सानी व्यवस्था/(फिर्ता)	१६,८२३,८२९	४,९५९,७९५
वित्तीय लगानीमा नोक्सानी व्यवस्था/(फिर्ता)		
बैंक तथा वित्तीय संस्थाहरूमा Placement मा नोक्सानी व्यवस्था/(फिर्ता)		
जायजेथा तथा उपकरणमा नोक्सानी व्यवस्था/(फिर्ता)		
साख तथा अमुर्त सम्पत्तीमा नोक्सानी व्यवस्था/(फिर्ता)		
लगानी सम्पत्तीमा नोक्सानी व्यवस्था/(फिर्ता)		
जम्मा	१६,८२३,८२९	४,९५९,७९५

कर्मचारी खर्च**8.36**

(रकम रु.)

	यस वर्ष	गत वर्ष
तलव	२४,३६८,२१७	३२,११८,०४१
भत्ता	३३,८२७,३०८	२७,८३४,१४३
उपदान खर्च	१,५७३,६९६	१,८६८,१८२
संचय कोष	१,८८६,८२१	१,८९१,८०४
पोशाक	-	-
तालिम खर्च	५२,८३४	५२३,३४६
विदा बापतको खर्च	४,६२६,०९४	४,६८७,२१२
स्वास्थ्य उपचार खर्च	-	-
बीमा खर्च	१५२,९०२	१७४,२६२
कर्मचारी प्रोत्साहन	-	५,४२७,६४०
नगद राफसाफ शोयरमा आधारित भुक्तानी	-	-
पेन्शन खर्च	-	-
NFRS को आधारमा वित्तीय खर्च	३,१३०,९९१	१,५४०,३१३
कर्मचारीसंग सम्बन्धित अन्य खर्च	२४४,२९४	-
जम्मा	६९,८६३,०७७	७६,०६४,९४३
कर्मचारी बोनस	१३,९१९,३१३	३,८४८,१३०
कुल जम्मा	८३,७८२,३९०	७९,९१३,०७३

अन्य संचालन खर्च**8.37**

(रकम रु.)

	यस वर्ष	गत वर्ष
संचालक समितिको बैठक भत्ता	१,१०२,०००	८५०,०००
संचालक समिति अन्य खर्च	२६७,६९६	६५,१३८
लेखापरीक्षण शुल्क	२२६,०००	२२६,०००
लेखापरीक्षण सम्बन्धी अन्य खर्च	२०१,३०५	२००,८५०
पेशागत तथा कानूनी खर्च	२६३,९८१	१,३५३,६९५
कार्यालय संचालन खर्च	१३,६३७,१८८	१३,६४८,६८२
संचालन लिज खर्च	९,२२३,४०५	९,४००,२११
लगानी सम्पत्ती संचालन खर्च	-	-
संस्थागत सामाजिक उत्तरदायित्व खर्च	५,७००,०००	२,६५०,०००
Onerous lease provisions	-	-
अन्य	६५०,९५८	७४९,८७२
जम्मा	३१,२७२,५३३	२९,१४४,४४८

ह्रास कट्टी तथा Amortization**8.38**

(रकम रु.)

	यस वर्ष	गत वर्ष
जायजेथा तथा उपकरणमा ह्रास कट्टी	११,८६३,२१७	११,५६१,८०२
लगानी सम्पत्तीमा ह्रास कट्टी	-	-
अमूर्त सम्पत्तीमा Amortization	३,७७८,६५७	३,७६९,७९३
जम्मा	१५,६४१,८७४	१५,३३१,५९५

गैर संचालन आमदानी**8.39**

(रकम रु.)

	यस वर्ष	गत वर्ष
अपलेखन गरिएको कर्जाको असुली	-	-
अन्य आमदानी	७,४२५,९४५	१०८,६९४,२०७
जम्मा	७,४२५,९४५	१०८,६९४,२०७

गैर संचालन खर्च**8.80**

(रकम रु.)

	यस वर्ष	गत वर्ष
कर्जा अपलेखन	-	-
Redundancy व्यवस्था	-	-
पूनर्संरचना खर्च	-	-
अन्य खर्च	-	१७३,५०२
जम्मा	-	१७३,५०२

आयकर खर्च**8.8१**

(रकम रु.)

	यस वर्ष	गत वर्ष
चालु कर खर्च		
यस वर्ष	३६०,१७८,२८३	३६३,५३७,३३२
चालु वर्ष	३९,५३९	२५८,९०३
स्थगन कर खर्च		
अस्थायी फरकको सृजना तथा फिर्ता	१२०,७३८	(७२३,०७९)
करको दरमा परिवर्तन	-	-
अघिल्ला अवधिको पहिचान नभएको कर नोक्सानीको पहिचान	-	-
जम्मा आयकर खर्च	३६०,३३८,५६०	३६३,०७३,१५६

8.8१.१ : कर खर्च र किताबी मुनाफाको हिसाव मिलाव

(रकम रु.)

	यस वर्ष	गत वर्ष
कर अधिको मुनाफा	१,१९७,७४८,९३२	१,२१०,२१८,३४१
कर रकम ३० प्रतिशतको दरले	३५९,३२४,६८०	३६३,०६५,५०२
जोड : कर प्रयोजनको लागि अमान्य खर्चको कर प्रभाव	१,३८१,०८४	१,६०२,९७३
घटाउ : कर नलाग्ने आम्दानीको कर प्रभाव	-	-
घटाउ : अन्य शिर्षकमा कर प्रभाव	३६७,२०४	१,५९५,३१९
जम्मा आयकर खर्च	३६०,३३८,५६०	३६३,०७३,१५६
प्रभावकारी करको दर	३०%	३०%

वितरणयोग्य नाफा वा नोक्सान वितरण

०१ श्रावण २०७७ देखि ३१ आषाढ २०७८ सम्म
(नेपाल राष्ट्र बैंकको नियमानुसार)

(रकम रु.)

	यस वर्ष	गत वर्ष
नाफा वा नोक्सान वितरण अनुसार खुद मुनाफा वा (नोक्सान)	८३७,४१०,३७२	८४७,१४५,१८५
बांडफांड		
क) साधारण जगेडा कोष	(१६७,४८२,०७४)	(२२८,९४३,३६६)
ख) सटही घटवढ कोष	-	-
ग) पूँजी फिर्ता कोष	-	-
घ) संस्थागत सामाजिक उत्तरदायित्व कोष	(८,३७४,१०४)	(७,७२७,५२३)
ङ) कर्मचारी तालिम कोष	(२,२२९,११४)	(६९,४,४६९)
च) अन्य	-	-
नियमनकारी समायोजन अधिको नाफा वा (नोक्सान)	६५९,३२५,०८०	६०९,७७९,८२७
नियमनकारी समायोजन		
क) असुल हुन बांकी मुलतवी ब्याज (-) / अघिल्लो अवधिको प्राप्त हुन बांकी ब्याज असुल (+)	(१,४२७)	११,८४३
ख) कर्जा नोक्सानी व्यवस्थामा कमी (-) / फिर्ता (+)	-	-
ग) लगानीमा सम्भावित नोक्सानी व्यवस्थामा कमी (-) / फिर्ता (+)	-	-
घ) गैर बैंकिंग सम्पत्तीमा नोक्सानी व्यवस्थामा कमी (-) / फिर्ता (+)	-	-
ङ) स्थगन कर सम्पत्तीको पहिचान (-) र फिर्ता (+)	-	-
च) साख पहिचान (-) र साखमा क्षय ह्रास (+)	-	-
छ) Bargain Purchase लाभ पहिचान (-) / फिर्ता (+)	-	-
ज) एकचुरियल नोक्सान पहिचान (-) / फिर्ता (+)	-	-
झ) अन्य (+/-)	-	-
वितरणयोग्य मुनाफा वा (नोक्सान)	६५९,३२३,६५४	६०९,७९१,६७०

AUDIT REPORT

FINANCIAL YEAR 2020/21



Independent Auditor's Report
To The Shareholders' of Nepal Infrastructure Bank Limited.

Opinion

We have audited the Financial Statements of M/s Nepal Infrastructure Bank Limited, (*hereinafter referred to as "the Company"*) which comprise Statement of Financial Position as at Ashad 31, 2078 (15th July 2021), Statement of Profit or Loss, Statement of Other Comprehensive Income, Statement of Cash Flows and Statement of Changes in Equity for the year then ended, and summary of significant accounting policies and explanatory information, together with schedules to the financial statements. In our opinion, the accompanying financial statements read together with significant accounting policies and notes to accounts forming part of accounts present fairly, in all material respects, the financial position of the Company as at Ashad 31, 2078 (15th July 2021), its financial performance, changes in equity and cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards (NFRS).

Basis for Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the Company in accordance with the Institute of Chartered Accountants' of Nepal (ICAN) Handbook of Code of Ethics for Professional Accountants together with the ethical requirements that are relevant to our audit of the financial statements and we have fulfilled our other ethical responsibilities in accordance with these requirements. We believe that the audit evidence we have obtained are sufficient and appropriate to provide a basis for our opinion.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgment, were of most significance in our audit of the financial statements of the current period. These matters were addressed in the context of our audit of the financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. We have determined that, there are no other key audit matters to communicate in our report.

Emphasis of Matter

The Bank has made the provision of Employee Bonus for this year based on net profit excluding the Interest income from Placement as required by Circular of Nepal Rastra Bank which has been disclosed in Notes 3.20. Accordingly, provision for bonus has been decreased by Rs. 107,247,511, and income tax, net income, Corporate social responsibility fund and shareholders' funds have been increased by Rs. 3,174,253, Rs. 75,073,258, Rs. 750,732 and Rs. 74,322,525 respectively.

Our opinion is not modified with respect to this matter.

Responsibilities of Management and Those Charged with Governance for the Financial Statements.

Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with NAS, and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the financial statements, management is responsible for assessing the Company's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Company or to cease operations, or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the Company's financial reporting process.

Responsibilities of Auditor for the audit of Financials Statements:

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole, are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the consolidated financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the company's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Company's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Company to cease to continue as a going concern.



We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

Report on Other Legal and Regulatory Requirements

On the basis of our examination, we further report that:

1. We have obtained all the information and explanations, which to the best of our knowledge and belief were necessary for the purpose of audit.
2. In our opinion, the financial statements have been prepared in accordance with the provision of Companies Act, 2063, BAFIA, 2073 & NRB directives and conform to the books of account of the company.
3. To the best of our information and according to the explanations given to us and from our examination of the books of accounts of the company necessary for the purpose of audit, we have not come across cases where the management group or any employees of the company have acted contrary to legal provisions relating to accounts, or committed any misappropriation or caused loss or damage to the company; and
4. We did not obtain any information indicating company's activities which is prejudicial to the interest of depositors.
5. In our opinion, so far as appeared from our examination of the books, the Company has maintained adequate capital funds and adequate provisions for possible impairment of assets in accordance with the directives of Nepal Rastra Bank.
6. It appears that all the financial and other information and subject matters which is required to be submitted to the shareholders as per prevalent laws has been provided.
7. We have not come across any action and situation that impair internal control relevant to the Company's operation and fair presentation of the financial statements.
8. The operation of the Company has been found satisfactory.


.....
Mahesh Kumar Guragain, FCA

Partner

M.G.S & Associates.

Chartered Accountants



Date: 27/09/2021

Place: Kathmandu, Nepal

UDIN: 210927CA00125Z4wsQ

STATEMENT OF FINANCIAL POSITION

As on Ashad 31, 2078 (July 15, 2021)

		Amount (In NPR)	
	NOTE	CURRENT YEAR	PREVIOUS YEAR
Assets			
Cash and Cash equivalent	4.1	600,279,604	4,380,888,230
Due from Nepal Rastra Bank	4.2	1,879,968,042	9,127,773
Placement with Bank and Financial Institutions	4.3	18,283,476,081	8,784,824,317
Derivative financial instruments	4.4	-	-
Other trading assets	4.5	-	-
Loan and advances to B/FIs	4.6	-	-
Loans and advances to customers	4.7	2,275,528,546	574,356,340
Investment securities	4.8	1,286,745,640	123,892,984
Current tax assets	4.9	-	-
Investment in Subsidiaries	4.10	-	-
Investment in associates	4.11	-	-
Investment property	4.12	-	-
Property and equipment	4.13	81,762,249	73,288,265
Goodwill and Intangible assets	4.14	7,361,402	10,829,309
Deferred tax assets	4.15	-	-
Other assets	4.16	8,480,787	11,221,621
Total Assets		24,423,602,351	13,968,428,839

.....
Binaya Nath Neupane
 DGM- RISK & OPERATIONS

.....
Ram Krishna Khatiwada
 CHIEF EXECUTIVE OFFICER

.....
Anuj Agarwal
 CHAIRMAN

As per our report of even date

.....
Dhani Ram Sharma
 DIRECTOR

.....
Chandra Prasad Dhakal
 DIRECTOR

.....
Lal Mani Joshi
 DIRECTOR

.....
FCA. Mahesh Guragain
 Partner
 M.G.S. & Associates
 Chartered Accountants

DATE: September 20, 2021

PLACE: Kathmandu, Nepal

Contd... STATEMENT OF FINANCIAL POSITION

	NOTE	CURRENT YEAR	PREVIOUS YEAR
Liabilities			
Due to Bank and Financial Institutions	4.17	-	-
Due to Nepal Rastra Bank	4.18	-	-
Derivative financial instruments	4.19	-	-
Deposits from customers	4.20	301,639,888	250,020,120
Borrowing	4.21	1,600,000,000	-
Current Tax Liabilities	4.9	34,072,019	32,637,333
Provisions	4.22	-	-
Deferred tax liabilities	4.15	1,258,894	1,138,156
Other liabilities	4.23	84,873,163	49,806,884
Debt securities issued	4.24	-	-
Subordinated Liabilities	4.25	-	-
Total liabilities		2,021,843,964	333,602,493
Equity			
Share capital	4.26	20,000,000,000	12,000,000,000
Share premium		-	-
Retained earnings		1,828,916,824	1,234,371,502
Reserves	4.27	572,841,563	400,454,844
Total equity attributable to equity holders		22,401,758,387	13,634,826,346
Non-controlling interest		-	-
Total equity		22,401,758,387	13,634,826,346
Total liabilities and equity		24,423,602,351	13,968,428,839
Contingent liabilities and commitment	4.28	162,485,482	-
Net assets value per share		112.01	113.62

.....
Binaya Nath Neupane
 DGM- RISK & OPERATIONS

.....
Ram Krishna Khatiwada
 CHIEF EXECUTIVE OFFICER

.....
Anuj Agarwal
 CHAIRMAN

As per our report of even date

.....
Dhani Ram Sharma
 DIRECTOR

.....
Chandra Prasad Dhakal
 DIRECTOR

.....
Lal Mani Joshi
 DIRECTOR

.....
FCA. Mahesh Guragain
 Partner
 M.G.S. & Associates
 Chartered Accountants

DATE: September 20, 2021

PLACE: Kathmandu, Nepal

STATEMENT OF PROFIT OR LOSS

For the year ended Ashad 31, 2078 (July 15, 2021)

	NOTE	CURRENT YEAR	PREVIOUS YEAR
Interest income	4.29	1,362,973,423	1,253,682,716
Interest expense	4.30	27,063,988	23,018,496
Net interest income		1,335,909,435	1,230,664,220
Fee and commission income	4.31	1,976,213	400,140
Fee and commission expense	4.32	42,035	25,813
Net fee and commission income		1,934,178	374,327
Net interest, fee and commission income		1,337,843,613	1,231,038,547
Net trading income	4.33	-	-
Other operating income	4.34	-	-
Total operating income		1,337,843,613	1,231,038,547
Impairment charge/(reversal) for loans and other losses	4.35	16,823,829	4,951,795
Net operating income		1,321,019,784	1,226,086,752
Operating expense			
Personnel expenses	4.36	83,782,390	79,913,073
Other operating expenses	4.37	31,272,533	29,144,448
Depreciation & Amortisation	4.38	15,641,874	15,331,595
Operating Profit		1,190,322,987	1,101,697,636
Non operating income	4.39	7,425,945	108,694,207
Non operating expense	4.40	-	173,502
Profit before income tax		1,197,748,932	1,210,218,341
Income tax expense	4.41	360,338,560	363,073,156
Current Tax		360,217,822	363,796,235
Deferred Tax		120,738	(723,079)
Profit for the period		837,410,372	847,145,185
Profit attributable to:			
Equity holders of the Bank		837,410,372	847,145,185
Non-controlling interest		-	-
Profit for the period		837,410,372	847,145,185
Earnings per share			
Basic earnings per share		5.35	7.06
Diluted earnings per share		5.35	7.06

.....
Binaya Nath Neupane
 DGM- RISK & OPERATIONS

.....
Ram Krishna Khatiwada
 CHIEF EXECUTIVE OFFICER

.....
Anuj Agarwal
 CHAIRMAN

As per our report of even date

.....
Dhani Ram Sharma
 DIRECTOR

.....
Chandra Prasad Dhakal
 DIRECTOR

.....
Lal Mani Joshi
 DIRECTOR

.....
FCA. Mahesh Guragain
 Partner
 M.G.S. & Associates
 Chartered Accountants

DATE: September 20, 2021

PLACE: Kathmandu, Nepal

STATEMENT OF COMPREHENSIVE INCOME

For the year ended Ashad 31, 2078 (July 15, 2021)

	NOTE	CURRENT YEAR	PREVIOUS YEAR
Profit for the year		837,410,372	847,145,185
Other comprehensive income, net of income tax			
Fair value reserve (Investment in equity instrument):			
Net change in fair value		-	-
Net amount transferred to profit or loss		-	-
Net gain (loss) on revaluation		-	-
Cash flow hedges:			
Effective portion of changes in fair value		-	-
Net Amount reclassified to profit or loss		-	-
Net actuarial gain/loss on defined benefit plans		-	-
Income Tax relating to all components of Other Comprehensive Income		-	-
Other comprehensive income for the period, net of income tax		-	-
Total comprehensive income for the period		837,410,372	847,145,185
Total comprehensive income attributable to:			
Equity holders of the Bank		837,410,372	847,145,185
Non-controlling interest		-	-
Total comprehensive income for the period		837,410,372	847,145,185

.....
Binaya Nath Neupane
 DGM- RISK & OPERATIONS

.....
Ram Krishna Khatiwada
 CHIEF EXECUTIVE OFFICER

.....
Anuj Agarwal
 CHAIRMAN

As per our report of even date

.....
Dhani Ram Sharma
 DIRECTOR

.....
Chandra Prasad Dhakal
 DIRECTOR

.....
Lal Mani Joshi
 DIRECTOR

.....
FCA. Mahesh Guragain
 Partner
 M.G.S. & Associates
 Chartered Accountants

DATE: September 20, 2021

PLACE: Kathmandu, Nepal

STATEMENT OF CHANGES IN EQUITY

For the year ended Ashad 31, 2078 (July 15, 2021)

	SHARE CAPITAL	SHARE PREMIUM	GENERAL RESERVE	EXCHANGE EQUALISATION RESERVE
Balance at Shrawan 1, 2076	12,000,000,000	-	157,794,132	-
Adjustment/Restatement	-	-	-	-
Adjusted/Restated balance at Shrawan 1, 2076	12,000,000,000	-	157,794,132	-
Comprehensive income for the year				
Profit for the year				
Other comprehensive income, net of tax				
Fair value reserve (Investment in equity instrument):				
Net gain (loss) on revaluation				
Actuarial gain/(loss) on defined benefit plans				
Gains/(losses) on cash flow hedge				
Exchange gains/(losses) (arising from translating financial assets of foreign operation)				
Total comprehensive income for the year	-	-	-	-
Transfer to reserve during the year			228,943,366	
Transfer from reserve during the year				
Transactions with owners, directly recognised in equity				
Share issued	-			
Share based payments	-			
Dividends to equity holders	-			
Bonus shares issued	-			
Cash dividend paid				
Total contributions by and distributions	-	-	-	-
Balance at Ashad end 2077	12,000,000,000	-	386,737,498	-
Balance at Shrawan 1, 2077	12,000,000,000	-	386,737,498	-
Adjustment/Restatement	-	-	-	-
Adjusted/Restated balance at Shrawan 1, 2077	12,000,000,000	-	386,737,498	-
Comprehensive income for the year				
Profit for the year				
Other comprehensive income, net of tax				
Fair value reserve (Investment in equity instrument)				
Net gain (loss) on revaluation				
Actuarial gain/(loss) on defined benefit plans				
Gains/(losses) on cash flow hedge				
Exchange gains/(losses) (arising from translating financial assets of foreign operation)				
Total comprehensive income for the year	-	-	-	-
Transfer to reserve during the year			167,482,074	
Transfer from reserve during the year				
Transactions with owners, directly recognised in equity				
Share issued	8,000,000,000			
Share based payments	-			
Dividends to equity holders	-			
Bonus shares issued	-			
Cash dividend paid				
Total contributions by and distributions	8,000,000,000	-	-	-
Balance at Ashad end 2078	20,000,000,000	-	554,219,572	-

Binaya Nath Neupane
DGM- RISK & OPERATIONS

Ram Krishna Khatiwada
CHIEF EXECUTIVE OFFICER

Anuj Agarwal
CHAIRMAN

Dhani Ram Sharma
DIRECTOR

DATE: September 20, 2021
PLACE: Kathmandu, Nepal

Amount (In NPR)

ATTRIBUTABLE TO EQUITY HOLDERS OF THE BANK							
REGULATORY RESERVE	FAIR VALUE RESERVE	REVALUATION RESERVE	RETAINED EARNING	OTHER RESERVE	TOTAL	NON-CONTROLLING INTEREST	TOTAL EQUITY
67,490	-	-	623,219,332	7,889,707	12,788,970,661	-	12,788,970,661
-	-	-	-	-	-	-	-
67,490	-	-	623,219,332	7,889,707	12,788,970,661	-	12,788,970,661
-	-	-	-	-	-	-	-
-	-	-	847,145,185	-	847,145,185	-	847,145,185
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	847,145,185	-	847,145,185	-	847,145,185
(11,843)	-	-	2,661,843	8,421,992	240,015,358	-	240,015,358
-	-	-	(238,654,858)	(2,650,000)	(241,304,858)	-	(241,304,858)
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
55,647	-	-	1,234,371,502	13,661,699	13,634,826,346	-	13,634,826,346
55,647	-	-	1,234,371,502	13,661,699	13,634,826,346	-	13,634,826,346
-	-	-	-	-	-	-	-
55,647	-	-	1,234,371,502	13,661,699	13,634,826,346	-	13,634,826,346
-	-	-	-	-	-	-	-
-	-	-	837,410,372	-	837,410,372	-	837,410,372
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	837,410,372	-	837,410,372	-	837,410,372
1,427	-	-	5,698,573	10,603,218	183,785,292	-	183,785,292
-	-	-	(178,085,292)	(5,700,000)	(183,785,292)	-	(183,785,292)
-	-	-	-	-	-	-	-
-	-	-	(70,478,331)	-	7,929,521,669	-	7,929,521,669
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	-	-	-	-	-
-	-	-	(70,478,331)	-	7,929,521,669	-	7,929,521,669
57,074	-	-	1,828,916,824	18,564,917	22,401,758,387	-	22,401,758,387

As per our report of even date

.....
Chandra Prasad Dhakal
 DIRECTOR

.....
Lal Mani Joshi
 DIRECTOR

.....
FCA. Mahesh Guragain
 Partner
 M.G.S. & Associates
 Chartered Accountants

STATEMENT OF CASH FLOW

For the year ended Ashad 31, 2078 (July 15, 2021)

PARTICULARS	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
CASH FLOWS FROM OPERATING ACTIVITIES		
Interest received	1,329,958,405	1,270,961,711
Fees and other income received	1,976,213	400,140
Dividend received	-	-
Receipts from other operating activities	7,425,945	2,418,618
Interest paid	(21,930,631)	(17,874,249)
Commission and fees paid	(42,035)	(25,813)
Cash payment to employees	(63,244,058)	(70,790,664)
Other expense paid	(31,272,533)	(30,607,451)
Operating cash flows before changes in operating assets and liabilities	1,222,871,306	- 1,154,482,292
(Increase)/Decrease in operating assets		
Due from Nepal Rastra Bank	(1,870,840,269)	(3,319,188)
Placement with bank and financial institutions	(9,502,365,821)	(240,844,874)
Other trading assets	-	-
Loan and advances to bank and financial institutions	-	-
Loans and advances to customers	(1,718,502,339)	(503,338,939)
Other assets	3,248,567	(2,742,547)
Increase/(Decrease) in operating liabilities		
Due to bank and financial institutions	-	-
Due to Nepal Rastra Bank	-	-
Deposit from customers	51,619,768	50,020,120
Borrowings	1,600,000,000	-
Other liabilities	12,525,581	6,362,144
Net cash flow from operating activities before tax paid	(10,201,443,207)	460,619,008
Income taxes paid	(358,783,135)	(354,748,592)
Net cash flow from operating activities	(10,560,226,342)	105,870,416

.....
Binaya Nath Neupane
 DGM- RISK & OPERATIONS

.....
Ram Krishna Khatiwada
 CHIEF EXECUTIVE OFFICER

.....
Anuj Agarwal
 CHAIRMAN

As per our report of even date

.....
Dhani Ram Sharma
 DIRECTOR

.....
Chandra Prasad Dhakal
 DIRECTOR

.....
Lal Mani Joshi
 DIRECTOR

.....
FCA. Mahesh Guragain
 Partner
 M.G.S. & Associates
 Chartered Accountants

DATE: September 20, 2021

PLACE: Kathmandu, Nepal

Contd... STATEMENT OF CASH FLOW

PARTICULARS	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
CASH FLOWS FROM INVESTING ACTIVITIES		
Purchase of investment securities	(1,150,000,000)	-
Receipts from sale of investment securities	-	-
Purchase of property and equipment	(20,337,203)	(988,179)
Receipt from the sale of property and equipment	-	-
Purchase of intangible assets	(310,750)	-
Receipt from the sale of intangible assets	-	-
Purchase of investment properties	-	-
Receipt from the sale of investment properties	-	-
Interest received	20,744,000	6,748,516
Dividend received	-	-
Net cash used in investing activities	(1,149,903,953)	5,760,337
CASH FLOWS FROM FINANCING ACTIVITIES		
Receipt from issue of debt securities	-	-
Repayment of debt securities	-	-
Receipt from issue of subordinated liabilities	-	-
Repayment of subordinated liabilities	-	-
Receipt from issue of shares	8,000,000,000	-
Dividend paid	-	-
Interest paid	-	-
Other receipt/payment	(70,478,331)	-
Net cash from financing activities	7,929,521,669	-
Net increase (decrease) in cash and cash equivalents	(3,780,608,626)	111,630,753
Cash and cash equivalents at Shrawan 1, 2077	4,380,888,230	4,269,257,477
Effect of exchange rate fluctuations on cash and cash equivalents held	-	-
Cash and cash equivalents at Ashad end 2078	600,279,604	4,380,888,230

.....
Binaya Nath Neupane
 DGM- RISK & OPERATIONS

.....
Ram Krishna Khatiwada
 CHIEF EXECUTIVE OFFICER

.....
Anuj Agarwal
 CHAIRMAN

As per our report of even date

.....
Dhani Ram Sharma
 DIRECTOR

.....
Chandra Prasad Dhakal
 DIRECTOR

.....
Lal Mani Joshi
 DIRECTOR

.....
FCA. Mahesh Guragain
 Partner
 M.G.S. & Associates
 Chartered Accountants

DATE: September 20, 2021

PLACE: Kathmandu, Nepal

CASH AND CASH EQUIVALENT

4.1

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Cash in hand	10,000	10,000
Balances with B/FIs	300,269,604	208,143,983
Money at call and short notice	-	-
Other	300,000,000	4,172,734,247
Total	600,279,604	4,380,888,230

DUE FROM NEPAL RASTRA BANK

4.2

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Statutory balances with NRB	1,879,968,042	9,127,773
Securities purchased under resale agreement	-	-
Other deposit and receivable from NRB	-	-
Total	1,879,968,042	9,127,773

PLACEMENTS WITH BANK AND FINANCIAL INSTITUTIONS

4.3

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Placement with domestic B/FIs	18,283,476,081	8,784,824,317
Placement with foreign B/FIs	-	-
Less: Allowances for impairment	-	-
Total	18,283,476,081	8,784,824,317

DERIVATIVE FINANCIAL INSTRUMENTS

4.4

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Held for trading		
Interest rate swap	-	-
Currency swap	-	-
Forward exchange contract	-	-
Others	-	-
Held for risk management		
Interest rate swap	-	-
Currency swap	-	-
Forward exchange contract	-	-
Other	-	-
Total	-	-

OTHER TRADING ASSETS4.5
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Treasury bills	-	-
Government bonds	-	-
NRB Bonds	-	-
Domestic Corporate bonds	-	-
Equities	-	-
Other	-	-
Total	-	-
Pledged	-	-
Non-pledged	-	-

LOAN AND ADVANCES TO B/FIs4.6
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Loans to microfinance institutions	-	-
Other	-	-
Less: Allowances for impairment	-	-
Total	-	-

4.6.1 ALLOWANCES FOR IMPAIRMENT

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Balance at Shrawan 1	-	-
Impairment loss for the year:	-	-
Charge for the year	-	-
Recoveries/reversal	-	-
Amount written off	-	-
Balance at Ashad end	-	-

LOANS AND ADVANCES TO CUSTOMERS4.7
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Loan and advances measured at amortized cost	2,297,304,171	579,308,136
Less: Impairment allowances		
Collective impairment	21,775,625	4,951,796
Individual impairment	-	-
Net amount	2,275,528,546	574,356,340
Loan and advances measured at FVTPL	-	-
Total	2,275,528,546	574,356,340

4.7.1 ANALYSIS OF LOAN AND ADVANCES - BY PRODUCT

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Product		
Term loans	2,137,594,541	336,359,133
Overdraft	39,967,876	158,820,433
Trust receipt/Import loans	-	-
Demand and other working capital loans	-	-
Personal residential loans	-	-
Real estate loans	-	-
Margin lending loans	-	-
Hire purchase loans	-	-
Deprived sector loans	-	-
Bills purchased	-	-
Staff loans	119,684,680	84,072,923
Other	-	-
Sub total	2,297,247,097	579,252,489
Interest receivable	57,074	55,647
Grand total	2,297,304,171	579,308,136

4.7.2 ANALYSIS OF LOAN AND ADVANCES - BY CURRENCY

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Nepalese rupee	2,297,304,171	579,308,136
Indian rupee	-	-
United State dollar	-	-
Great Britain pound	-	-
Euro	-	-
Japanese yen	-	-
Chinese yuan	-	-
Other	-	-
Total	2,297,304,171	579,308,136

4.7.3 ANALYSIS OF LOAN AND ADVANCES - BY COLLATERAL

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Secured		
Movable/immovable assets	119,741,754	84,128,570
Gold and silver	-	-
Guarantee of domestic B/FIs	-	-
Government guarantee	-	-
Guarantee of international rated bank	-	-
Collateral of export document	-	-
Collateral of fixed deposit receipt	-	-
Collateral of Government securities	-	-
Counter guarantee	-	-
Personal guarantee	-	-
Other collateral	2,177,562,417	495,179,566
Subtotal	2,297,304,171	579,308,136
Unsecured	-	-
Grant Total	2,297,304,171	579,308,136

4.7.4 ALLOWANCES FOR IMPAIRMENT

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Specific allowances for impairment		
Balance at Shrawan 1	-	-
Impairment loss for the year:	-	-
Charge for the year	-	-
Recoveries/reversal during the year	-	-
Write-offs	-	-
Exchange rate variance on foreign currency impairment	-	-
Other movement	-	-
Balance at Ashad end	-	-
Collective allowances for impairment		
Balance at Shrawan 1	4,951,796	-
Impairment loss for the year:	-	-
Charge/(reversal) for the year	16,823,829	4,951,796
Exchange rate variance on foreign currency impairment	-	-
Other movement	-	-
Balance at Ashad end	21,775,625	4,951,796
Total allowances for impairment	21,775,625	4,951,796

INVESTMENT SECURITIES

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Investment securities measured at amortized cost	1,286,745,640	123,892,984
Investment in equity measured at FVTOCI	-	-
Total	1,286,745,640	123,892,984

4.8.1 INVESTMENT SECURITIES MEASURED AT AMORTIZED COST

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Debt securities	-	-
Government bonds	1,286,745,640	123,892,984
Government treasury bills	-	-
Nepal Rastra Bank bonds	-	-
Nepal Rastra Bank deposits instruments	-	-
Other	-	-
Less: Specific allowances for impairment	-	-
Total	1,286,745,640	123,892,984

4.8.2 INVESTMENT IN EQUITY MEASURED AT FAIR VALUE THROUGH

OTHER COMPREHENSIVE INCOME

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Equity instruments	-	-
Quoted equity securities	-	-
Unquoted equity securities	-	-
Total	-	-

4.8.3 INFORMATION RELATING TO INVESTMENT IN EQUITIES

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Investment in quoted equity	-	-
Investment in unquoted equity	-	-
Total	-	-

CURRENT TAX ASSETS / LIABILITIES

	4.9 Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Current tax assets		
Current year income tax assets	326,106,264	330,000,000
Tax assets of prior periods	-	899,999
Current tax liabilities		
Current year income tax liabilities	360,178,283	363,537,332
Tax liabilities of prior periods	-	-
Total	34,072,019	32,637,333

INVESTMENT IN SUBSIDIARIES

	4.10 Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Investment in quoted subsidiaries	-	-
Investment in unquoted subsidiaries	-	-
Total investment	-	-
Less: Impairment allowances	-	-
Net carrying amount	-	-

4.10.1 INVESTMENT IN QUOTED SUBSIDIARIES

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
	-	-
	-	-
	-	-
	-	-
Total	-	-

4.10.2 INVESTMENT IN UNQUOTED SUBSIDIARIES

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
	-	-
	-	-
	-	-
	-	-
Total	-	-

4.10.3 INFORMATION RELATING TO SUBSIDIARIES OF THE BANK

Amount (In NPR)

	PERCENTAGE OF OWNERSHIP HELD BY THE BANK	
	CURRENT YEAR	PREVIOUS YEAR
	-	-
	-	-
Total	-	-

4.10.4 NON CONTROLLING INTEREST OF THE SUBSIDIARIES

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Equity interest held by NCI (%)	-	-
Profit/(loss) allocated during the year	-	-
Accumulated balances of NCI as on Ashad end.....	-	-
Dividend paid to NCI	-	-
Total	-	-

INVESTMENT IN ASSOCIATES

4.11
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Investment in Quoted Associates	-	-
Investment in Unquoted Associates	-	-
Total investment	-	-
Less: Impairment Allowances	-	-
Net Carrying Amount	-	-

4.11.1 INVESTMENT IN QUOTED ASSOCIATES

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
	-	-
	-	-
	-	-
Total	-	-

4.11.2 INVESTMENT IN UNQUOTED ASSOCIATES

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
	-	-
	-	-
	-	-
Total	-	-

4.11.3 INFORMATION RELATING TO ASSOCIATES OF THE BANK

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
	-	-
	-	-
	-	-
Total	-	-

4.11.4 EQUITY VALUE OF ASSOCIATES

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
	-	-
	-	-
	-	-
Total	-	-

INVESTMENT PROPERTIES

4.12
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Investment properties measured at fair value	-	-
Balance as on Shrawan 1	-	-
Addition/disposal during the year	-	-
Net changes in fair value during the year	-	-
Adjustment/Transfer	-	-
Net amount	-	-
Investment properties measured at cost	-	-
Balance as on Shrawan 1	-	-
Addition/disposal during the year	-	-
Adjustment/transfer	-	-
Accumulated depreciation	-	-
Accumulated impairment loss	-	-
Net amount	-	-
Total	-	-

PROPERTY AND EQUIPMENT

4.13
Amount (In NPR)

PARTICULARS	LAND	BUILDING	LEASEHOLD PROPERTIES	COMPUTER & ACCESSORIES	VEHICLES	FURNITURE & FIXTURE	MACHINERY	EQUIPMENT & OTHERS	TOTAL ASHAD END 2078	TOTAL ASHAD END 2077
Cost										
As on Shrawan 1, 2076	-	-	24,092,415	24,623,185	13,579,500	18,253,811	2,763,108	4,052,577	-	87,364,596
Addition during the Year	-	-	-	956,087	-	32,092	-	-	-	988,179
Acquisition	-	-	-	956,087	-	32,092	-	-	-	988,179
Capitalization	-	-	-	-	-	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-	-	-	-	-	-
Adjustment/Revaluation	-	-	-	-	-	-	-	-	-	-
Balance as on Ashad end 2077	-	-	24,092,415	25,579,272	13,579,500	18,285,903	2,763,108	4,052,577	88,352,775	88,352,775
Addition during the Year	-	-	-	272,500	19,890,000	116,955	-	57,748	20,337,203	-
Acquisition	-	-	-	272,500	19,890,000	116,955	-	57,748	20,337,203	-
Capitalization	-	-	-	-	-	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-	-	-	-	-	-
Adjustment/Revaluation	-	-	-	-	-	-	-	-	-	-
Balance as on Ashad end 2078	-	-	24,092,415	25,851,772	33,469,500	18,402,858	2,763,108	4,110,325	108,689,978	88,352,775
Depreciation and Impairment										
As on Shrawan 1, 2076	-	-	99,010	2,146,187	1,061,497	110,842	37,381	47,792	-	3,502,709
Depreciation charge for the Year	-	-	2,409,242	4,869,158	1,692,925	1,847,248	184,207	559,021	-	11,561,801
Impairment for the year	-	-	-	-	-	-	-	-	-	-
Disposals	-	-	-	-	-	-	-	-	-	-
Adjustment	-	-	-	-	-	-	-	-	-	-
As on Ashad end 2077	-	-	2,508,252	7,015,345	2,754,422	1,958,090	221,588	606,813	15,064,510	15,064,510
Impairment for the year	-	-	-	-	-	-	-	-	-	-
Depreciation charge for the Year	-	-	2,409,242	5,020,650	1,833,278	1,848,510	184,207	567,332	11,863,219	-
Disposals	-	-	-	-	-	-	-	-	-	-
Adjustment	-	-	-	-	-	-	-	-	-	-
As on Ashad end 2078	-	-	4,917,494	12,035,995	4,587,700	3,806,600	405,795	1,174,145	26,927,729	15,064,510
Capital Work in Progress										
Capital Work in Progress	-	-	-	-	-	-	-	-	-	-
Net Book Value										
As on Ashad end 2076	-	-	23,993,405	22,476,998	12,518,003	18,142,969	2,725,727	4,004,785	83,861,887	-
As on Ashad end 2077	-	-	21,584,163	18,563,927	10,825,078	16,327,813	2,541,520	3,445,764	73,288,265	83,861,887
As on Ashad end 2078	-	-	19,174,921	13,815,777	28,881,800	14,596,258	2,357,313	2,936,180	81,762,249	73,288,265

GOODWILL AND INTANGIBLE ASSETS

4.14

Amount (In NPR)

PARTICULARS	GOODWILL	SOFTWARE		OTHER	TOTAL ASHAD END 2078	TOTAL ASHAD END 2077
		PURCHASED	DEVELOPED			
Cost						
As on Shrawan 1, 2076	-	15,618,700	-	-	-	15,618,700
Addition during the Year					-	-
Acquisition	-	-	-	-	-	-
Capitalization					-	-
Disposal during the year					-	-
Adjustment/Revaluation					-	-
Balance as on Ashad end 2077	-	15,618,700	-	-	15,618,700	15,618,700
Addition during the Year					-	-
Acquisition	-	310,750	-	-	310,750	-
Capitalization					-	-
Disposal during the year					-	-
Adjustment/Revaluation					-	-
Balance as on Ashad end 2078	-	15,929,450	-	-	15,929,450	15,618,700
Amortization and Impairment						
As on Shrawan 1, 2076	-	1,019,598	-	-	-	1,019,598
Amortization charge for the Year	-	3,769,793	-	-	-	3,769,793
Impairment for the year					-	-
Disposals					-	-
Adjustment					-	-
As on Ashad end 2077	-	4,789,391	-	-	4,789,391	4,789,391
Amortization charge for the Year		3,778,657			3,778,657	-
Impairment for the year					-	-
Disposals					-	-
Adjustment					-	-
As on Ashad end 2078		8,568,048			8,568,048	4,789,391
Capital Work in Progress		-			-	-
Net Book Value						
As on Ashad end 2076	-	14,599,102	-	-	14,599,102	-
As on Ashad end 2077	-	10,829,309	-	-	10,829,309	14,599,102
As on Ashad end 2078	-	7,361,402	-	-	7,361,402	10,829,309

DEFERRED TAX

4.15
Amount (In NPR)

	DEFERRED TAX ASSETS	DEFERRED TAX LIABILITIES	CURRENT YEAR
			NET DEFERRED TAX (ASSETS)/LIABILITIES
Deferred tax on temporary differences on following items			
Loan and Advance to B/FIs			-
Loans and advances to customers			-
Investment properties			-
Investment securities			-
Property & equipment	-	4,970,746	4,970,746
Employees defined benefit plan	-	-	-
Lease liabilities	1,068,709	-	(1,068,709)
Provisions	-	-	-
Other temporary differences	2,643,143	-	(2,643,143)
Deferred tax on temporary differences	3,711,852	4,970,746	1,258,894
Deferred tax on carry forward of unused tax losses			-
Deferred tax due to changes in tax rate			-
Net Deferred tax (asset)/liabilities as on Ashad end 2078			1,258,894
Deferred tax (asset)/liabilities as on Shrawan 1, 2077			1,138,156
Origination/(Reversal) during the year			120,738
Deferred tax expense/(income) recognised in profit or loss			120,738
Deferred tax expense/(income) recognised in other comprehensive income			-
Deferred tax expense/(income) recognised directly in equity			-
	DEFERRED TAX ASSETS	DEFERRED TAX LIABILITIES	PREVIOUS YEAR
			NET DEFERRED TAX (ASSETS)/LIABILITIES
Deferred tax on temporary differences on following items			
Loan and Advance to B/FIs			-
Loans and advances to customers			-
Investment properties			-
Investment securities			-
Property & equipment	-	3,468,923	3,468,923
Employees defined benefit plan	-	-	-
Lease liabilities	734,032	-	(734,032)
Provisions	-	-	-
Other temporary differences	1,596,735	-	(1,596,735)
Deferred tax on temporary differences	2,330,767	3,468,923	1,138,157
Deferred tax on carry forward of unused tax losses			-
Deferred tax due to changes in tax rate			-
Net Deferred tax (asset)/liabilities as on Ashad end 2077			1,138,157
Deferred tax (asset)/liabilities as on Shrawan 1, 2076			1,861,235
Origination/(Reversal) during the year			(723,079)
Deferred tax expense/(income) recognised in profit or loss			(723,079)
Deferred tax expense/(income) recognised in other comprehensive income			-
Deferred tax expense/(income) recognised in directly in equity			-

OTHER ASSETS4.16
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Assets held for sale	-	-
Other non banking assets	-	-
Bills receivable	-	-
Accounts receivable	23,550	14,949
Accrued income	-	-
Prepayments and deposit	1,228,029	1,267,335
Income tax deposit	-	-
Deferred employee expenditure	6,707,337	6,199,605
Other	521,871	3,739,732
Total	8,480,787	11,221,621

DUE TO BANK AND FINANCIAL INSTITUTIONS4.17
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Money market deposits	-	-
Interbank borrowing	-	-
Other deposits from BFIs	-	-
Settlement and clearing accounts	-	-
Other deposits from BFIs	-	-
Total	-	-

DUE TO NEPAL RASTRA BANK4.18
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Refinance from NRB	-	-
Standing Liquidity Facility	-	-
Lender of last resort facility from NRB	-	-
Securities sold under repurchase agreements	-	-
Other payable to NRB	-	-
Total	-	-

DERIVATIVE FINANCIAL INSTRUMENTS4.19
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Held For Trading		
Interest Rate Swap	-	-
Currency Swap	-	-
Forward Exchange Contract	-	-
Others	-	-
Held For Risk Management		
Interest Rate Swap	-	-
Currency Swap	-	-
Forward Exchange Contract	-	-
Other	-	-
Total	-	-

DEPOSITS FROM CUSTOMERS4.20
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Institutions Customers:		
Term Deposits	250,000,000	250,000,000
Call Deposits	-	-
Current Deposits	51,639,888	20,120.00
Others	-	-
Individual Customers:		
Term Deposits	-	-
Saving Deposits	-	-
Current Deposits	-	-
Other	-	-
Total	301,639,888	250,020,120

4.20.1 CURRENCY WISE ANALYSIS OF DEPOSIT FROM CUSTOMERS

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Nepalese Rupee	301,639,888	250,020,120
Indian Rupee	-	-
United State Dollar	-	-
Great Britain Pound	-	-
Euro	-	-
Japenese Yen	-	-
Chinese Yuan	-	-
Other	-	-
Total	301,639,888	250,020,120

BORROWING4.21
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Domestic Borrowing		
Nepal Government	-	-
Other Institutions	1,600,000,000	-
Other	-	-
Sub total	1,600,000,000	-
Foreign Borrowing		
Foreign Bank and Financial Institutions	-	-
Multilateral Development Banks	-	-
Other Institutions	-	-
Sub total	-	-
Total	1,600,000,000	-

PROVISIONS4.22
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Provisions For Redundancy	-	-
Provision For Restructuring	-	-
Pending Legal Issues And Tax Litigation	-	-
Onerous Contracts	-	-
Other	-	-
Total	-	-

4.22.1 MOVEMENT IN PROVISION

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Balance at Shrawan 1	-	-
Provisions made during the year	-	-
Provisions used during the year	-	-
Provisions Reversed during the year	-	-
Unwind of Discount	-	-
Balance at Ashad end	-	-

OTHER LIABILITIES4.23
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Liability for employees defined benefit obligations	-	-
Liability for long-service leave	4,691,669	2,777,258
Short-term employee benefits	-	-
Bills payable	-	-
Creditors and accruals	1,605,877	976,297
Interest payable on deposit	5,089,521	5,144,247
Interest payable on borrowing	-	-
Liabilities on deferred grant income	-	-
Unpaid Dividend	-	-
Liabilities under Finance Lease	-	-
Employee bonus payable	13,919,313	3,848,130
Other		
Unearned Income	43,518,563	27,388,563
TDS & VAT Payables	2,690,351	2,291,845
Deferred Lease Payable	3,562,362	2,446,775
Others	9,795,508	4,933,769
Total	84,873,163	49,806,884

4.23.1 DEFINED BENEFIT OBLIGATIONS

The amounts recognised in the statement of financial position are as follows:

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Present value of unfunded obligations	-	-
Present value of funded obligations	-	-
Total present value of obligations	-	-
Fair value of plan assets	-	-
Present value of net obligations	-	-
Recognised liability for defined benefit obligations	-	-

4.23.2 PLAN ASSETS

Plan assets comprise

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Equity Securities	-	-
Government Bonds	-	-
Bank deposit	-	-
Other	-	-
Total	-	-

Actual return on plan assets

4.23.3 MOVEMENT IN THE PRESENT VALUE OF DEFINED BENEFIT**OBLIGATIONS**

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Defined benefit obligations at Shrawan 1	-	-
Actuarial losses	-	-
Benefits paid by the plan	-	-
Current service costs and interest	-	-
Defined benefit obligations at Ashad end	-	-

4.23.4 MOVEMENT IN THE FAIR VALUE OF PLAN ASSETS

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Fair value of plan assets at Shrawan 1	-	-
Contributions paid into the plan	-	-
Benefits paid during the year	-	-
Actuarial (losses) gains	-	-
Expected return on plan assets	-	-
Fair value of plan assets at Ashad end	-	-

4.23.5 AMOUNT RECOGNISED IN PROFIT OR LOSS

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Current service costs	-	-
Interest on obligation	-	-
Expected return on plan assets	-	-
Total	-	-

4.23.6 AMOUNT RECOGNISED IN OTHER COMPREHENSIVE INCOME

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Actuarial (gain)/loss	-	-
Total	-	-

4.23.7 ACTUARIAL ASSUMPTIONS

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Discount rate	9%	9%
Expected return on plan asset	-	-
Future salary increase	6%	6%
Withdrawal rate	7%	7%

DEBT SECURITIES ISSUED

	4.24 Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Debt securities issued designated as at fair value through profit or loss	-	-
Debt securities issued at amortised cost	-	-
Total	-	-

SUBORDINATED LIABILITIES

	4.25 Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Redeemable preference shares	-	-
Irredeemable cumulative preference shares (liabilities component)	-	-
Other	-	-
Total	-	-

SHARE CAPITAL

	4.26 Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Ordinary shares	20,000,000,000	12,000,000,000
Convertible preference shares (equity component only)	-	-
Irredeemable preference shares (equity component only)	-	-
Perpetual debt (equity component only)	-	-
Total	20,000,000,000	12,000,000,000

4.26.1 ORDINARY SHARES

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Authorized Capital		
400,000,000 Ordinary share of Rs. 100 each	40,000,000,000	40,000,000,000
Issued Capital		
200,000,000 Ordinary share of Rs. 100 each	20,000,000,000	20,000,000,000
Subscribed and Paid Up Capital		
200,000,000 Ordinary share of Rs. 100 each	20,000,000,000	12,000,000,000
Total	20,000,000,000	12,000,000,000

4.26.2 ORDINARY SHARE OWNERSHIP

	Amount (In NPR)			
	CURRENT YEAR		PREVIOUS YEAR	
	PERCENT	AMOUNT	PERCENT	AMOUNT
Domestic Ownership				
Nepal Government	10.00%	2,000,000,000	16.67%	2,000,000,000
“A” class licensed institutions	20.89%	4,178,300,000	34.82%	4,178,300,000
Other licensed institutions	0.05%	10,000,000	0.08%	10,000,000
Other Institutions	18.97%	3,794,200,000	31.62%	3,794,200,000
Public	40.00%	8,000,000,000	0.00%	-
Other	10.09%	2,017,500,000	16.81%	2,017,500,000
Foreign ownership		-		-
Total	100%	20,000,000,000	100%	12,000,000,000

RESERVES

	4.27 Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Statutory general reserve	554,219,572	386,737,498
Exchange equilisation reserve	-	-
Corporate social responsibility reserve	15,641,334	12,967,230
Capital redemption reserve	-	-
Regulatory reserve	57,074	55,647
Investment adjustment reserve	-	-
Capital reserve	-	-
Assets revaluation reserve	-	-
Fair value reserve	-	-
Dividend equalisation reserve	-	-
Actuarial gain	-	-
Special reserve	-	-
Other reserve	-	-
Staff Training Fund	2,923,583	694,469
Total	572,841,563	400,454,844

CONTINGENT LIABILITIES AND COMMITMENTS

	4.28 Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Contingent liabilities	162,453,358	-
Undrawn and undisbursed facilities	32,124	-
Capital commitment	-	-
Lease Commitment	-	-
Litigation	-	-
Total	162,485,482	-

4.28.1 CONTINGENT LIABILITIES

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Acceptance and documentary credit	162,453,358	-
Bills for collection	-	-
Forward exchange contracts	-	-
Guarantees	-	-
Underwriting commitment	-	-
Other commitments	-	-
Total	162,453,358	-

4.28.2 UNDRAWN AND UNDISBURSED FACILITIES

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Undisbursed amount of loans	-	-
Undrawn limits of overdrafts	32,124	-
Undrawn limits of credit cards	-	-
Undrawn limits of letter of credit	-	-
Undrawn limits of guarantee	-	-
Total	32,124	-

4.28.3 CAPITAL COMMITMENTS

Capital expenditure approved by relevant authority of the bank but provision has not been made in financial statements

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Capital commitments in relation to Property and Equipment		
Approved and contracted for	-	-
Approved but not contracted for	-	-
Sub total	-	-
Capital commitments in relation to Intangible assets		
Approved and contracted for	-	-
Approved but not contracted for	-	-
Sub total	-	-
Total	-	-

4.28.4 LEASE COMMITMENTS

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Operating lease commitments		
Future minimum lease payments under non cancellable operating lease, where the bank is lessee		
Not later than 1 year	-	-
Later than 1 year but not later than 5 years	-	-
Later than 5 years	-	-
Sub total	-	-
Finance lease commitments		
Future minimum lease payments under non cancellable operating lease, where the bank is lessee		
Not later than 1 year	-	-
Later than 1 year but not later than 5 years	-	-
Later than 5 years	-	-
Sub total	-	-
Grand total	-	-

4.28.5 LITIGATION

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Total	-	-

INTEREST INCOME

4.29

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Cash and cash equivalent	-	34
Due from Nepal Rastra Bank	-	-
Placement with bank and financial institutions	1,219,103,774	1,212,854,415
Loan and advances to bank and financial institutions	1,856,247	-
Loans and advances to customers	98,672,402	24,393,959
Investment securities	33,596,656	7,941,500
Loan and advances to staff	9,744,344	8,492,808
Other	-	-
Total interest income	1,362,973,423	1,253,682,716

INTEREST EXPENSE

4.30

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Due to bank and financial institutions		
Due to Nepal Rastra Bank		
Deposits from customers	23,500,003	23,018,496
Borrowing	3,563,985	-
Debt securities issued		
Subordinated liabilities		
Other		
Total interest expense	27,063,988	23,018,496

FEES AND COMMISSION INCOME

4.31

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Loan administration fees	200,000	300,000.00
Service fees	1,125,995	-
Consortium fees	-	-
Commitment fees	-	-
DD/TT/Swift fees	-	-
Credit card/ATM issuance and renewal fees	-	-
Prepayment and swap fees	-	-
Investment banking fees	-	-
Asset management fees	-	-
Brokerage fees	-	-
Remittance fees	-	-
Commission on letter of credit	649,813	-
Commission on guarantee contracts issued	-	-
Commission on share underwriting/issue	-	-
Locker rental	-	-
Other fees and commission income	405	100,140
Total fees and Commission Income	1,976,213	400,140

FEES AND COMMISSION EXPENSE4.32
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
ATM management fees		
VISA/Master card fees		
Guarantee commission		
Brokerage		
DD/TT/Swift fees	17,750	745
Remittance fees and commission	-	-
Other fees and commission expense	24,285	25,068
Total fees and Commission Expense	42,035	25,813

NET TRADING INCOME4.33
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Changes in fair value of trading assets	-	-
Gain/loss on disposal of trading assets	-	-
Interest income on trading assets	-	-
Dividend income on trading assets	-	-
Gain/loss foreign exchange translation	-	-
Other	-	-
Net trading income	-	-

OTHER OPERATING INCOME4.34
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Foreign exchange revaluation gain	-	-
Gain/loss on sale of investment securities	-	-
Fair value gain/loss on investment properties	-	-
Dividend on equity instruments	-	-
Gain/loss on sale of property and equipment	-	-
Gain/loss on sale of investment property	-	-
Operating lease income	-	-
Gain/loss on sale of gold and silver	-	-
Locker rent	-	-
Other	-	-
Total	-	-

IMPAIRMENT CHARGE/(REVERSAL) FOR LOAN AND OTHER LOSSES4.35
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Impairment charge/(reversal) on loan and advances to B/FIs		
Impairment charge/(reversal) on loan and advances to customer	16,823,829	4,951,795
Impairment charge/(reversal) on financial Investment		
Impairment charge/(reversal) on placement with banks and financial institutions		
Impairment charge/(reversal) on property and equipment		
Impairment charge/(reversal) on goodwill and intangible assets		
Impairment charge/(reversal) on investment properties		
Total	16,823,829	4,951,795

PERSONNEL EXPENSE**4.36**
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Salary	24,368,217	32,118,041
Allowances	33,827,308	27,834,143
Gratuity expense	1,573,616	1,868,182
Provident fund	1,886,821	1,891,804
Uniform	-	-
Training & development expense	52,834	523,346
Leave encashment	4,626,094	4,687,212
Medical	-	-
Insurance	152,902	174,262
Employees incentive	-	5,427,640
Cash-settled share-based payments	-	-
Pension expense	-	-
Finance expense under NFRS	3,130,991	1,540,313
Other expenses related to staff	244,294	-
Subtotal	69,863,077	76,064,943
Employees bonus	13,919,313	3,848,130
Grand total	83,782,390	79,913,073

OTHER OPERATING EXPENSE**4.37**
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Directors' fee	1,102,000	850,000
Directors' expense	267,696	65,138
Auditors' remuneration	226,000	226,000
Other audit related expense	201,305	200,850
Professional and legal expense	263,981	1,353,695
Office administration expense	13,637,188	13,648,682
Operating lease expense	9,223,405	9,400,211
Operating expense of investment properties	-	-
Corporate social responsibility expense	5,700,000	2,650,000
Onerous lease provisions	-	-
Other	650,958	749,872
Total	31,272,533	29,144,448

DEPRECIATION & AMORTISATION**4.38**
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Depreciation on property and equipment	11,863,217	11,561,802
Depreciation on investment property	-	-
Amortisation of intangible assets	3,778,657	3,769,793
Total	15,641,874	15,331,595

NON OPERATING INCOME**4.39**
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Recovery of loan written off	-	-
Other income	7,425,945	108,694,207
Total	7,425,945	108,694,207

NON OPERATING EXPENSE4.40
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Loan written off	-	-
Redundancy provision	-	-
Expense of restructuring	-	-
Other expense	-	173,502
Total	-	173,502

INCOME TAX EXPENSE4.41
Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Current tax expense		
Current year	360,178,283	363,537,332
Adjustments for prior years	39,539	258,903
Deferred tax expense		
Origination and reversal of temporary differences	120,738	(723,079)
Changes in tax rate	-	-
Recognition of previously unrecognised tax losses	-	-
Total income tax expense	360,338,560	363,073,156

4.41.1 RECONCILIATION OF TAX EXPENSE AND ACCOUNTING PROFIT

Amount (In NPR)

	CURRENT YEAR	PREVIOUS YEAR
Profit before tax	1,197,748,932	1,210,218,341
Tax amount at tax rate of 30%	359,324,680	363,065,502
Add: Tax effect of expenses that are not deductible for tax purpose	1,381,084	1,602,973
Less: Tax effect on exempt income	-	-
Less: Tax effect on other items	367,204	1,595,319
Total income tax expense	360,338,560	363,073,156
Effective tax rate	30%	30%

STATEMENT OF DISTRIBUTABLE PROFIT OR LOSS

For the year ended Ashad 31, 2078 (July 15, 2021)

(As per NRB Regulation)

	Amount (In NPR)	
	CURRENT YEAR	PREVIOUS YEAR
Net profit or (loss) as per statement of profit or loss	837,410,372	847,145,185
Appropriations:		
a. General reserve	(167,482,074)	(228,943,366)
b. Foreign exchange fluctuation fund	-	-
c. Capital redemption reserve	-	-
d. Corporate social responsibility fund	(8,374,104)	(7,727,523)
e. Employees' training fund	(2,229,114)	(694,469)
f. Other	-	-
Profit or (loss) before regulatory adjustment	659,325,080	609,779,827
Regulatory adjustment :		
a. Interest receivable (-)/previous accrued interest received (+)	(1,427)	11,843
b. Short loan loss provision in accounts (-)/reversal (+)	-	-
c. Short provision for possible losses on investment (-)/reversal (+)	-	-
d. Short loan loss provision on Non Banking Assets (-)/resersal (+)	-	-
e. Deferred tax assets recognised (-)/ reversal (+)	-	-
f. Goodwill recognised (-)/ impairment of Goodwill (+)	-	-
g. Bargain purchase gain recognised (-)/resersal (+)	-	-
h. Acturial loss recognised (-)/reversal (+)	-	-
i. Other (+/-)	-	-
Distributable profit or (loss)	659,323,654	609,791,670

महत्वपूर्ण लेखनीति तथा टिप्पणीहरू

SIGNIFICANT ACCOUNTING POLICIES & NOTES TO FINANCIAL STATEMENTS

१. प्रतिवेदन प्रस्तुत गर्ने निकायः

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (यस पछि "बैंक" भनिएको) ८ जुन, २०१८ मा कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो। नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको ईजाजतपत्र प्राप्त गरी बैंकले मिति ६ मार्च, २०१९ देखि व्यवसायिक कारोबार सञ्चालन गरेको हो। बैंकको रजिष्टर्ड कार्यालय का.म.न.पा. १० मा अवस्थित रहेको छ। बैंकको साधारण शेयरहरू नेपाल स्टक एक्सचेन्जमा सूचिकृत छन्।

२. वित्तीय विवरण तयारीको आधार

२.१. अनुपालना सम्बन्धी विवरण

बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण नेपाल लेखामान बोर्डबाट जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा लागु गरिएको नेपाल वित्तीय प्रतिवेदन मान अनुसार बैंक निरन्तर चलिरहने संस्थाको आधारमा (Going Concern Basis) नेपाल राष्ट्र बैंकबाट जारी ढाँचा बमोजिम तयार गरिएको छ।

२.२. वित्तीय विवरणको प्रतिवेदन अवधि र स्वीकृती

बैंकले नेपाली आर्थिक वर्षलाई अनुशरण गरी आर्थिक वर्ष तय गर्ने गरेको छ। प्रतिवेदन अवधि श्रावणको पहिलो दिनबाट शुरु भई अर्को वर्षको आषाढ मसान्तमा समाप्त हुने गर्दछ। वित्तीय प्रतिवेदन अवधिको सम्बन्धित ईस्वी सम्बत प्रतिवेदन मिति निम्नानुसार रहेको छ :

सम्बन्धित वित्तीय विवरण	नेपाली आ.व.को अवधि	अंग्रेजी अवधि
तुलनात्मक वित्तीय स्थिति विवरणको मिति	३१ आषाढ २०७७	१५ जुलाई, २०२०
तुलनात्मक प्रतिवेदन अवधि	१ श्रावण २०७६- ३१ आषाढ २०७७	१७ जुलाई, २०१९- १५ जुलाई, २०२०
वित्तीय स्थितिको विवरण मिति	३१ आषाढ २०७८	१५ जुलाई, २०२१
प्रतिवेदन अवधि	१ श्रावण २०७७- ३१ आषाढ २०७८	१६ जुलाई, २०२०- १५ जुलाई, २०२१

बैंकको वित्तीय विवरण ०४ आश्विन २०७८ मा बसेको संचालक समितिको बैठकबाट स्वीकृत भई जारी गर्नको लागि अख्तियार प्रदान गरेको छ, साथै उक्त वित्तीय विवरण वार्षिक साधारण सभामा स्वीकृतीको लागि सिफारिस गरिएको छ।

तुलनात्मक प्रतिवेदनका रकमहरूलाई उचित प्रस्तुतीकरणका लागि तथा नेपाल वित्तीय प्रतिवेदनमान र नियमकानूनको व्यवस्था अनुरूप आवश्यकता अनुसार पुनर्वर्गीकरण तथा पुनर्लेखन गरिएको छ।

1. Reporting Entity

Nepal Infrastructure Bank Limited (hereinafter referred to as "the Bank") is a public limited company incorporated on June 8, 2018 under the Companies Act, 2063 of Nepal. The bank is licensed as a National level Infrastructure Development Bank by Nepal Rastra Bank (the Central Bank of Nepal) and has been in operation since March 6, 2019. It's registered office is at Kathmandu-10, Nepal. The Bank's ordinary shares are listed in the Nepal Stock Exchange Limited.

2. Basis of Preparation

2.1 Statement of Compliance

These financial statements have been prepared in accordance with Nepal Financial Reporting Standards (NFRS), as published by Accounting Standard Board (ASB), Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN), on going concern basis and in the format issued by Nepal Rastra Bank.

2.2 Reporting Period and Approval of Financial Statements

The Bank follows the Nepalese financial year based on the Nepalese calendar. Reporting Period is a period from the first day of Shrawan of any year to the last day of Ashad of the next year. The corresponding dates for the English calendar are as follows:

Relevant Financial Statement	Nepalese Calendar	English Calendar
Comparative SFP Date	31 Ashadh 2077	15 July 2020
Comparative Reporting Period	1 Shrawan 2076- 31 Ashadh 2077	17 July 2019- 15 July 2020
SFP date	31 Ashadh 2078	15 July 2021
Reporting Period	1 Shrawan 2077- 31 Ashadh 2078	16 July 2020- 15 July 2021

The financial statements have been approved and authorized for issue by the board of directors as per its decision dated 20.09.2021 and have been recommended for its approval at the Annual General Meeting.

Comparative reporting period figures have been restated/ reclassified wherever necessary by the standards/ regulations and/or for better presentation.

२.३. कार्यात्मक तथा प्रस्तुतीकरण मुद्रा

वित्तीय विवरणलाई नेपाली रूपैयामा प्रस्तुतीकरण गरिएको छ र यो नै बैंकको कार्यात्मक मुद्रा रहेको छ । रकमहरूलाई अन्यथा उल्लेख गरिएको बाहेक प्रस्तुत गर्दा नजिकको रूपैयामा प्रस्तुत गरिएको छ ।

२.४. निर्णय तथा अनुमानहरूको प्रयोग

नेपाल वित्तीय प्रतिवेदनमान अनुसार वित्तीय विवरणहरू तयार गर्दा व्यवस्थापनले उपयुक्त तथा समुचित अनुमानहरू तथा निर्णयहरू गर्नुपर्ने हुन्छ, जसले वित्तीय विवरणमा सारभुत असर पारेको हुन सक्दछ । यस किसिमका अनुमान तथा निर्णयले बैंकको लेखानीति तथा सम्पत्ति, दायित्व, आम्दानी र खर्चको रकमहरूलाई समेत असर पुऱ्याउने गर्दछ ।

व्यवस्थापनले तय गरेका अनुमान र अन्तर्निहित धारणा समयसापेक्ष उचित तथा व्यवहारिक भए नभएको निरन्तर रूपमा पुनरावलोकन गर्ने गरिन्छ । यसरी लेखांकन अनुमानहरूको परिवर्तन हुँदा त्यसको पहिचान अनुमान परिवर्तन अवधि पश्चातका अवधिमा (prospectively) गर्ने गरिएको छ ।

वित्तीय विवरणमा लेखानीतिको प्रयोग गर्दा प्रस्तुत गरिएका रकममा उल्लेखनिय प्रभाव पार्ने महत्वपूर्ण अनुमान र धारणाका क्षेत्रहरू देहाय बमोजिम रहेको छ :

- निरन्तर चलिरहने
- वित्तीय उपकरणको उचित मूल्य
- वित्तीय सम्पत्ति तथा दायित्वको वर्गीकरण
- जायजेथा तथा उपकरणहरूको प्रयोग हुनसक्ने आर्थिक अवधि
- आयकर तथा स्थगन कर
- दायित्व तथा सम्भावित दायित्वको व्यवस्था

२.५. लेखानीति परिवर्तन

चालु अवधिमा बैंकको लेखानीतिमा कुनै उल्लेखनिय परिवर्तन भएको छैन ।

२.६. जारी भएको तर कार्यान्वयनमा आउन बाँकी नयाँ लेखामानहरू

वित्तीय उपकरणको प्रतिवेदन (reporting) गर्दा नेपाल लेखामान-३२ 'वित्तीय उपकरणको प्रस्तुतीकरण', नेपाल लेखामान-३९ 'वित्तीय उपकरणको पहिचान तथा मापन' र नेपाल वित्तीय प्रतिवेदनमान-७ 'वित्तीय उपकरणको खुलासा' सम्बन्धी लेखामानको प्रयोग गरिएको छ । यसका साथै वित्तीय उपकरणको वर्गीकरण गर्दा नेपाल वित्तीय प्रतिवेदनमान-९ को अनुशरण गरिएको छ । लिज खर्चहरूको लेखाङ्कनमा नेपाल लेखामान-१७ को परिपालना गरिएको छ ।

नेपाल लेखामान बोर्डले जारी गरेको नेपाल वित्तीय प्रतिवेदनमान पश्चात् पनि अन्तर्राष्ट्रिय लेखामान बोर्डले नयाँ तथा संशोधित लेखामान र व्याख्याहरू जारी गरेको छ । ती नयाँ तथा संशोधित लेखामानहरू नेपालमा नेपाल लेखामान बोर्डले नेपाल वित्तीय प्रतिवेदनमानमा समावेश गरेपश्चात् मात्र लागु हुने गर्दछ ।

2.3 Functional and Presentation Currency

The financial statements are presented in Nepalese Rupee (NPR), which is the Bank's functional currency. The figures are rounded to nearest integer, except otherwise indicated.

2.4 Use of estimates, assumptions and judgments

Preparation of financial statements in conformity with NFRS requires the Bank's management to make critical judgments, estimates and assumptions such that could potentially have a material impact on the reported financial figures. These affect the application of accounting policies and the reported amounts of assets, liabilities, income and expenses.

On an ongoing basis the management reviews these estimates and underlying assumptions to ensure that they continue to be relevant and reasonable. Revisions to accounting estimates are recognized prospectively.

The most significant areas of assumptions and estimation applied in the application of accounting policies that have the most significant effect on the amounts recognized in the financial statements are listed hereinafter

- Going Concern
- Fair value of financial instruments
- Classification of financial assets and financial liabilities
- Useful economic life of property and equipment
- Taxation and deferred tax
- Provisions for liabilities and contingencies

2.5 Changes in accounting policies

There are no any significant changes in accounting policies during the period.

2.6 New Standards in Issue but Not Yet Effective

For the reporting of financial instruments, NAS 32 Financial Instruments: Presentation, NAS 39 Financial Instruments: Recognition and Measurements and NFRS 7 Financial Instruments: Disclosures have been applied. NFRS 9 has been complied for the classification of Financial Instruments. NAS 17 has been complied in accounting for the lease expenses.

A number of new standards and amendments to the existing standards and interpretations have been issued by IASB after the pronouncements of NFRS with varying effective dates. Those become applicable when ASB, Nepal incorporates them within NFRS.

२.७ समायोजित ब्याजदरको प्रयोग

बैंकले समायोजित ब्याजदरको प्रयोग गर्दा सारभूतरूपमा असर पर्ने गैर चालु सम्पत्ती तथा दायित्वहरूमा समायोजित ब्याजदरको प्रयोग गरिएको छ ।

३. महत्वपूर्ण लेखानीतिहरू

३.१. मापनको आधार

बैंकले विवरणमा अन्यथा उल्लेख गरिएको बाहेक वित्तीय विवरण तयार गर्दा सम्पत्ती तथा दायित्वहरूलाई प्रोदभावी लेखा आधार र ऐतिहासिक लागत आधारमा तयार गरिएको छ ।

३.२ एकिकृत प्रतिवेदनको आधार

क) व्यवसायको एकिकरण

बैंकले लगानी गरेको सहायक कम्पनीहरूको acquisition विधिबाट लेखांकन गर्ने गरिएको छ । Acquisition को लागत निर्धारण गर्दा हस्तान्तरण मितिमा रहेको सम्पत्तीको उचित मुल्य, जारी गरिएको ईक्युटी उपकरण र लागेको वा ग्रहण गरेको दायित्वका साथै सम्भावित प्रतिफल भुक्तानी बाँकीको उचित मुल्यका आधारमा कायम गरिएको छ । बैंकले सहायक कम्पनी acquisition गर्दा लागेको लागत खुद सम्पत्ती र सम्भावित दायित्व रकम भन्दा अधिक भएको खण्डमा साख (Goodwill) का रूपमा लेखांकन गर्ने गरिएको छ । Acquisition लागत लगानी गरिएको सहायक निकायको खुद सम्पत्ती र संभावित दायित्वको उचित मुल्यभन्दा कम भएको खण्डमा उक्त कम रकमलाई प्रत्यक्ष रूपमा आय विवरणमा पहिचान गर्ने गरिएको छ ।

प्रतिवेदन मितिमा बैंकको कुनै सहायक कम्पनी रहेको छैन ।

ख) नियन्त्रणमा नरहेको स्वार्थ

नियन्त्रणमा नरहेको स्वार्थको मापन उचित मुल्यका आधारमा वा सहायक कम्पनीको पहिचानयोग्य खुद सम्पत्तीमा नियन्त्रणमा नरहेको स्वार्थको समानुपातिक शेयरका आधारमा कायम गरिन्छ ।

ग) सहायक कम्पनीहरू

सहायक कम्पनीहरू ती सबै निकाय र संरचनात्मक निकायहरू पर्दछन् जसमा बैंकको नियन्त्रण रहेको हुन्छ । बैंकले कुनै निकायमा संलग्न भई प्रतिफलमा असर गर्ने अधिकार राख्दछ वा यसको क्षमताले उक्त कम्पनीको प्रतिफलमा असर पार्न सक्दछ भने यस अवस्थामा नियन्त्रणमा रहेको मानिन्छ । नियन्त्रण क्षमताको मुल्याङ्कन गर्दा बैंकको आफ्नो लाभको लागि सम्बन्धित निकायको उचित क्रियाकल्पामा एकतर्फी प्रभाव पार्न सक्छ सक्दैन यकिन गर्ने र एक वा एकभन्दा बढी नियन्त्रण तत्वहरू परिवर्तन भएमा मात्र असर गर्दछ भने पुनर्मुल्यांकन गर्नुपर्दछ । बैंकले प्रभावकारी नियन्त्रण लिएको दिनबाट सहायक कम्पनीको एकिकृत वित्तीय विवरण तयार गरिन्छ । कम्पनीमा नियन्त्रण नरहेको मितिदेखि नै एकिकृत विवरण तयार गर्न रोक लगाइन्छ । यदी सहायक निकायमा तत्पश्चात् पनि वित्तीय स्वार्थ रहेमा उक्त स्वार्थलाई उचित मुल्यमा

2.7 Discounting

Discounting has been applied where assets and liabilities are non-current, and the impact of the discounting is material.

3. Significant Accounting Policies

3.1 Basis of Measurement

The assets and liabilities reported in the financial statements of the Bank are prepared following the accrual method of accounting and the historical cost basis, except where otherwise stated.

3.2 Basis of Consolidation

a. Business Combinations

The acquisition method of accounting is used to account for the acquisition of subsidiaries by the Bank. The cost of an acquisition is measured as the fair value of the assets given, equity instruments issued and liabilities incurred or assumed at the date of exchange, together with the fair value of any contingent consideration payable. The excess of the cost of acquisition over the fair value of the Bank's share of the identifiable net assets and contingent liabilities acquired is recorded as goodwill. If the cost of acquisition is less than the fair value of the net assets and contingent liabilities of the subsidiary acquired, the difference is recognized directly in the income statement.

The Bank does not have any subsidiary as on the reporting date.

b. Non-Controlling Interest (NCI)

Non-controlling interests are measured either at fair value or at the non-controlling interest's proportionate share of the acquiree's identifiable net assets.

c. Subsidiaries

Subsidiaries are all entities, including structured entities, which the Bank controls. The Bank controls an entity when it is exposed to, or has rights to, variable returns from its involvement with the entity and has the ability to affect those returns through its power over the investee. The assessment of power is based on the Bank's practical ability to direct the relevant activities of the entity unilaterally for the Bank's own benefit and is subject to reassessment if and when one or more of the elements of control change. Subsidiaries are fully consolidated from the date on which the Bank effectively obtains control. They are deconsolidated from the date that control ceases, and where any interest in the subsidiary remains, this is re-measured to its fair value and the change in carrying amount is recognized in the

मापन गरी सोको खुद किताव मुल्यसंगको परिवर्तन रकमलाई आम्दानी विवरणमा पहिचान गरिन्छ ।

घ) नियन्त्रण गुमाउनु

बैंकको कुनै सहायक कम्पनी नभएको हुँदा यो व्यवस्था बैंकलाई लागु हुँदैन ।

ङ) विशेष उद्देश्यको निकाय

विशेष उद्देश्यको निकाय भन्नाले त्यस्तो निकाय हो, जसको संरचना विशेष तवरले गरिएको हुन्छ, जसमा बैंकको मतदान वा सोही प्रकारका अधिकारले उक्त निकायमा नियन्त्रण राख्छ राख्दैन भन्ने कुराको निधो गर्दैन । निकायसंगको सम्भौतामा उल्लेखित व्यवस्था अनुरूप विशेष उद्देश्यगत निकायमा रहने अधिकार र उचित क्रियाकलाप निर्धारण हुने गर्दछ । सामान्यतय क्रियाकलापहरूमा केहि बन्देज सहित सिमित तथा उचित परिभाषित उद्देश्य प्राप्तीका लागि विशेष उद्देश्यका निकायको सिर्जना गर्ने गरिन्छ । यस्ता निकायका करार अन्तर्गतका क्रियाकलाप उपर अधिकार रहेमा, बैंक ती निकायको अस्थिर प्रतिफल प्रति उजागर भएमा र उक्त प्रतिफललाई प्रभाव पार्न सक्ने क्षमता राख्दछ भने यस्ता विशेष उद्देश्यगत निकायलाई एकिकृत गर्नुपर्दछ ।

बैंकको प्रतिवेदन मिति सम्म कुनै विशेष उद्देश्यगत निकाय रहेको छैन ।

च) एकिकृत विवरणमा हटाइएका कारोबारबाट

बैंकको कुनै सहायक निकाय नभएकोले सम्बद्ध कारोबार एकिकृत गर्नुपर्ने र हटाउनुपर्ने नभएको ।

३.३ नगद तथा नगद सरह

यस अन्तर्गत निकायमा रहेको नगद रकम, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात, माग तथा अल्प सूचनाका आधारमा प्राप्त हुने रकम र प्राप्ती गर्दाको मितिमा सोको परिपक्व मिति ३ महिना वा सो अवधि भन्दा कम भएको र उचित मुल्यमा उल्लेखनिय परिवर्तन हुने सम्भावना कम रहेको अधिक तरल सम्पत्ती समावेश हुन्छन् । बैंकले छोटो अवधिको प्रतिवद्धता पूर्तीको व्यवस्थापन गर्न यसको प्रयोग गर्ने गर्दछ ।

विस्तृत टिप्पणी

नगद तथा नगद सरहको अन्यमा शुरूवाती परिपक्वता ३ महिनासम्मको हुने लगानी रू. ३००,०००,००० रहेको छ ।

३.४ वित्तीय सम्पत्ती र वित्तीय दायित्वहरू

३.४.१ पहिचान

बैंकले करारको व्यवस्था बमोजिम वित्तीय उपकरणको पक्षधार भएको खण्डमा मात्र वित्तीय सम्पत्ती वा वित्तीय दायित्वलाई वित्तीय स्थितिको विवरणमा शुरूवाती पहिचान गर्ने गर्दछ । बैंकले ऋण तथा पेशकी, धरौटी र अन्य सुरक्षण र Subordinated liabilities उपकरण आदीको शुरू उत्पत्ती भएको मितिमा जुन दिन बैंक उपकरणको करार व्यवस्थाको पक्षधार हुन्छ सोही मितिमा पहिचान गर्दछ ।

income statement.

d. Loss of Control:

Bank does not have any subsidiary, hence not applicable to the bank.

e. Special Purpose Entity (SPE)

A special purpose entity is an entity that has been designed so that voting or similar rights are not the dominant factor in deciding who controls the entity. Contractual arrangements determine the rights and therefore relevant activities of the special purpose entity. Special purpose entities are generally created to achieve a narrow and well-defined objective with restrictions around their activities. Special purpose entities are consolidated when the substance of the relationship between the Bank and the special purpose entity indicates the Bank has power over the contractual relevant activities of the special purpose entity, is exposed to variable returns, and can use that power to affect the variable return exposure.

The Bank does not have any special purpose entity as on the reporting date.

f. Transaction Elimination on Consolidation

The Bank does not have any subsidiary, hence no consolidation of financial statements and resulting transactions elimination.

3.3 Cash and Cash Equivalents

Cash and cash equivalents comprise of the total amount of cash-in-hand, balances with other bank and financial institutions, money at call and short notice, and highly liquid financial assets with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their fair value, and are used by the licensed institution in the management of its short-term commitments.

Explanatory Notes

Other in Cash and cash equivalent comprises of:

Investment with original maturities of up to 3 months: NPR 300,000,000.

3.4 Financial assets and Financial Liabilities

3.4.1 Recognition

The Bank initially recognizes a financial asset or a financial liability in its statement of financial position when, and only when, it becomes party to the contractual provisions of the instrument. The Bank initially recognize loans and advances, deposits; and debt securities/subordinated liabilities issued on the date that they are originated which is the date that the Bank becomes party to the contractual provisions of the instruments.

बैंकले ईक्युटी उपकरणमा, ऋणपत्र, सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंकको ऋणपत्र वा निक्षेप लिलामी, रिभर्स रिपो, खरीद अधिकार लगायत लगानीहरूलाई बैंकले वित्तीय सम्पत्ती खरीद गर्ने प्रत्याभुती जारी गरेको व्यवसायिक मितिमा पहिचान गर्ने गरिन्छ । वित्तीय सम्पत्तीको साधारण खरीद तथा विक्रीलाई ब्यसायिक मितिमा (यस्तो मिति जहा बैंकले खरीद वा विक्री गर्ने प्रत्याभुती जारी गर्दछ) पहिचान गर्ने गरिन्छ ।

३.४.२ वर्गीकरण

क) वित्तीय सम्पत्ती

बैंकले वित्तीय सम्पत्ती व्यवस्थापन गर्ने आफ्नो व्यवसायिक मोडलको आधारमा र वित्तीय सम्पत्तीको करार अनुसारको नगद प्रवाहको आधारमा Amortized लागतमा मापन गर्ने वा उचित मुल्यमा मापन गर्ने गरी वर्गीकरण गरिएको छ । वित्तीय सम्पत्तीका दुई वर्गीकरण देहाय बमोजिम रहेको छ :

अ. Amortized लागतमा मापन गरिने वित्तीय सम्पत्ती

निम्न लिखित दुवै अवस्थाहरू पूरा भएको अवस्थामा वित्तीय सम्पत्तिलाई "Amortized लागत" मा वर्गीकरण गरिन्छ:

- कुनै वित्तीय सम्पत्ती प्राप्त गर्दा सो लाई पुरै करार अवधि सम्मै निसर्ग नगरी सम्पत्तीको सम्भौता अनुसारको नगद प्रवाह संकलन गर्न धारण गर्ने उद्देश्य भएको, र
- सम्भौता गरिएको शर्तमा उल्लेख गरे बमोजिम तोकिएको मितिमा बाँकी रहेको सावा तथा त्यसमा पाकेको ब्याजको भुक्तानीको मात्र नगद प्रवाह हुने ।

विस्तृत टिप्पणी

यस बैंकको मिति ३१ आषाढ २०७८ मा रहेको Amortized लागतमा मापन गरिएको वित्तीय सम्पत्ती देहाय बमोजिम रहेको छ :

विवरण	रकम रु. '०००' मा
नगद मौज्जात	१०
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	६००,२६९
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	१,८७९,९६८
बैंक तथा वित्तीय संस्थामा रहेको मुद्धति मौज्जात	१८,२८३,४७६
ग्राहकसंग लिनबाँकी कर्जा तथा सापटी रकम	२,२९७,३०४
सरकारी ऋणपत्रमा लगानी	१,२८६,७४५

बैंक तथा वित्तीय संस्थामा रहेको मुद्धति मौज्जात, ग्राहकसंग लिनबाँकी कर्जा तथा सापटी रकम र सरकारी ऋणपत्रमा लगानीमा क्रमशः रु. ९,५६५,३८६।०४, रु. ५७,०७४।०१ र रु. १४,०४५,६४०।०७ पाउनुपर्ने ब्याज समावेश रहेको छ ।

आ. उचित मुल्यमा मापन गरिएको वित्तीय सम्पत्ती

Amortized लागतमा मापन गरिएको बाहेक अन्य सवै वित्तीय सम्पत्तिलाई उचित मुल्यमा मापन गरिन्छ । उचित मुल्यमा मापन गरिएका वित्तीय सम्पत्तिलाई देहाय बमोजिम पुन दुई वर्गमा वर्गीकरण गरिएको छ :

Investments in equity instruments, bonds, debenture, Government securities, NRB bond or deposit auction, reverse repo, outright purchase are recognized on trade date at which the Bank commits to purchase/acquire the financial assets. Regular way purchase and sale of financial assets are recognized on trade date (the date on which the Bank commits to purchase or sell the asset).

3.4.2 Classification

A. Financial Assets

The Bank classifies the financial assets as subsequently measured at amortized cost or fair value on the basis of the Bank's business model for managing the financial assets and the contractual cash flow characteristics of the financial assets. The two classes of financial assets are as follows:

i. Financial assets measured at amortized cost

The Bank classifies a financial asset measured at amortized cost if both of the following conditions are met:

- The asset is held within a business model whose objective is to hold assets in order to collect contractual cash flows and
- The contractual terms of the financial asset give rise on specified dates to cash flows that are solely payments of principal and interest on the principal amount outstanding.

Explanatory Notes

Financial Assets measured at amortized cost reported as at 31st Asadh 2078:

Particulars	Amount (NPR in '000')
Cash in hand	10
Balances with B/FIs	600,269
Due from Nepal Rastra Bank	1,879,968
Placements with Bank and Financial Institutions	18,283,476
Loans and advances to Customers	2,297,304
Government Bond	1,286,745

Placement with Bank and Financial Institutions, Loans and advances to Customers and Government Bond comprise Interest receivable amounting NPR 9,565,386.04, NPR 57,074.01 and NPR 14,045,640.07 respectively.

ii. Financial asset measured at fair value

Financial assets other than those measured at amortized cost are measured at fair value. Financial assets measured at fair value are further classified into two categories as below:

i. उचित मुल्य नाफा वा नोक्सान मार्फत समायोजन हुने वित्तीय सम्पत्ती

कम अवधिमा व्यापारिक प्रयोजनका लागि राखिएका वित्तीय सम्पत्ती वा नाफा नोक्सान मार्फत उचित मुल्यको समायोजन हुने निर्दिष्ट गरेको खण्डमा त्यस्तो वित्तीय सम्पत्तीलाई यस अन्तर्गत वर्गीकरण गरिन्छ । यस प्रकारका वित्तीय सम्पत्तीमा प्रारम्भिक खरीद गर्दा हुने कारोवार खर्च यकिन हुने समयमानै नाफा नोक्सान विवरणमा पहिचान गर्ने गरिन्छ । यस वित्तीय सम्पत्तीलाई प्रारम्भिक मिति पश्चात्का अवधिमा उचित मुल्यमा मापन गरी त्यसमा हुन गएको फरक रकमलाई नाफा नोक्सान विवरणमा पहिचान गरिन्छ ।

बैंकको प्रतिवेदन मितिमा उचित मुल्यामा मापन गरी नाफा नोक्सान मार्फत समायोजन हुने वित्तीय सम्पत्ती रहेको छैन ।

ii. उचित मुल्य अन्य विस्तृत आय विवरण मार्फत समायोजन हुने वित्तीय सम्पत्ती

ईक्युटीमा लगानी व्यापारिक प्रयोजनले नगरिएको र प्रारम्भिक पहिचान गर्दा उचित मुल्यमा भएको परिवर्तनलाई विस्तृत आय विवरण मार्फत समायोजन हुनेगरी अपरिवर्तित छनोट भएको खण्डमा त्यस्तो वित्तीय सम्पत्तीलाई उचित मुल्य अन्य विस्तृत आय विवरण मार्फत समायोजन हुने वित्तीय सम्पत्ती अन्तर्गत राख्नु पर्दछ । यस प्रकारको सम्पत्तीको प्रारम्भिक पहिचान पश्चात् उचित मुल्यमा मापन गर्नुपर्दछ र उचित मुल्यमा हुने फरकलाई अन्य विस्तृत आय विवरण मार्फत समायोजन गर्नुपर्दछ ।

प्रतिवेदन मितिमा बैंकको उचित मुल्य अन्य विस्तृत आय विवरण मार्फत समायोजन हुने वित्तीय सम्पत्ती रहेको छैन ।

ख) वित्तीय दायित्वहरू

बैंकले वित्तीय दायित्वहरूलाई देहाय बमोजिम वर्गीकरण गरेको छः

अ. उचित मुल्य नाफा वा नोक्सान मार्फत समायोजन हुने वित्तीय दायित्व

व्यापारिक प्रयोजनका लागि ग्रहण गरिएको वित्तीय दायित्व वा नाफा नोक्सान मार्फत उचित मुल्य समायोजन हुने निर्दिष्ट गरेको खण्डमा त्यस्तो वित्तीय दायित्वहरूलाई यस अन्तर्गत वर्गीकरण गरिन्छ । यस प्रकारका वित्तीय दायित्वहरू प्रारम्भिक ग्रहण गर्दा हुने कारोवार खर्च यकिन हुनासाथ नाफा नोक्सान विवरणमा पहिचान गर्ने गरिन्छ । प्रारम्भिक मिति पश्चात्का उचित मुल्यमा भएको परिवर्तनलाई नाफा नोक्सान विवरणमा पहिचान गरिन्छ ।

प्रतिवेदन मितिमा बैंकको यस प्रकारको उचित मुल्य नाफा नोक्सान विवरण मार्फत समायोजन हुने वित्तीय दायित्वहरू रहेको छैन ।

आ. Amortized लागतमा मापन हुने वित्तीय दायित्वहरू

उचित मुल्य नाफा नोक्सान विवरण मार्फत समायोजन हुने बाहेकका सम्पूर्ण वित्तीय दायित्वहरू प्रभावकारी ब्याज दरको प्रयोग गरी Amortized लागतमा मापन गरिन्छ ।

a) Financial assets at fair value through profit or loss (FVTPL)

Financial assets are classified as fair value through profit or loss (FVTPL) if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction costs directly attributable to the acquisition are recognized in profit or loss as incurred. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in Statement of Profit or Loss.

As at the reporting date, the Bank does not have any financial assets measured at fair value through profit or loss (FVTPL).

b) Financial assets at fair value through other comprehensive income (FVTOCI)

Investment in an equity instrument that is not held for trading and at the initial recognition, the Bank makes an irrevocable election that the subsequent changes in fair value of the instrument is to be recognized in other comprehensive income are classified as financial assets at fair value though other comprehensive income. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in other comprehensive income.

As at the reporting date, the Bank does not have any financial assets measured at fair value through other comprehensive income (FVTOCI).

B. Financial Liabilities

The Bank classifies the financial liabilities as follows:

i. Financial liabilities at fair value through profit or loss

Financial liabilities are classified as fair value through profit or loss (FVTPL) if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction cost directly attributable to the acquisition are recognized in Statement of Profit or Loss as incurred. Subsequent changes in fair value is recognized in Statement of Profit or Loss.

As at the reporting date, the Bank does not have financial liabilities measured at fair value through profit or loss (FVTPL).

ii. Financial liabilities measured at amortized cost

All financial liabilities other than measured at fair value though profit or loss are classified as subsequently measured at amortized cost using effective interest method.

विस्तृत टिप्पणी

प्रतिवेदन मितिमा बैकले Amortized लागतमा मापन गरेको वित्तीय दायित्व देहाय बमोजिम रहेको छ ।

विवरण	रकम रु. ००० मा
ग्राहकहरूको निक्षेप संकलन	३०१,६३९
सापटी	१,६००,०००

ग्राहकहरूको निक्षेप संकलनमा चल्ती तथा escrow खातामा रहेको रकम संलग्न छ । सापटीमा अन्तर बैक सापटीको रकम संलग्न रहेको छ ।

३.४.३ मापन**प्रारम्भिक मापन**

वित्तीय सम्पत्ती तथा दायित्वलाई प्रारम्भिक मितिमा उचित मुल्यमा मापन गरिन्छ । नाफा नोक्सान मार्फत उचित मुल्य समायोजन हुने वित्तीय उपकरण बाहेक अन्य उपकरणको खरीद तथा जारी गर्दा लाग्ने कारोबार लागतलाई समेत माथी उल्लेखित उचित मुल्यमा जोडगरी मापन गरिन्छ । त्यस्तै नाफा नोक्सान मार्फत उचित मुल्य समायोजन हुने वित्तीय सम्पत्ती तथा दायित्वहरूमा भएको कारोबार लागतलाई नाफा नोक्सान हिसाव विवरणमा पहिचान गरिन्छ ।

प्रारम्भिक मिति पश्चातको मापन

वित्तीय सम्पत्ती तथा दायित्वहरूलाई प्रारम्भिक मापन पश्चात् उचित मुल्य वा amortized लागत मध्ये एकमा मापन गरिन्छ । Amortized लागतमा मापन हुने वित्तीय सम्पत्ती तथा दायित्वहरूलाई प्रभावकारी ब्याजदर विधिको प्रयोगले मापन गरिन्छ ।

Amortized लागतमा मापन गरिएका सम्पत्ती तथा दायित्वहरूको मापन रकम यकिन गर्दा प्रारम्भिक पहिचान मितिमा भएको लागतमा, साँवा भुक्तानी कट्टी गरी, संचित परिशोधन खर्चको समायोजन पश्चातको लागतलाई प्रभावकारी ब्याजदर विधिले गणना गरी निर्धारण गरिन्छ । यसरी रकम निर्धारण गर्दा प्रारम्भिक मिति र maturity मितिमा हुने फरक रकम, क्षय नोक्सानी र असुल वा प्राप्त हुन नसक्ने रकम समेतलाई समायोजन गर्नुपर्ने हुन्छ ।

बैकले ने.वि.प्र.मान-९ “वित्तीय उपकरण” ले निर्दिष्ट गरे अनुसारको वर्गीकरण र मापन विधि अपनाएको छ ।

३.४.४. उचित मुल्यको निर्धारण

उचित मुल्य भन्नाले त्यस्तो मुल्य हो जुन बजार सहभागी बीच मापन मितिमा सम्पत्ती प्राप्त गर्दा तिर्ने मुल्य वा दायित्व हस्तांतरण गर्दा भुक्तानी गरिने उचित कारोबार रकमलाई जनाउदछ । उचित मुल्य नेपाल वित्तीय प्रतिवेदनमान-१३ मा उल्लेख भए बमोजिम निर्धारण गरिएको छ ।

Explanatory Notes

As at the reporting date, the bank's financial liabilities are measured at amortized cost as below:

Particulars	Amount (NPR in '000')
Deposits from customers	301,639
Borrowings	1,600,000

Deposits from customers comprise deposits of Borrowers held in current/escrow accounts. Borrowings comprise Inter-Bank Borrowing of 7 days.

3.4.3 Measurement**Initial Measurement**

A financial asset or financial liability is measured initially at fair value plus, for an item not at fair value through profit or loss, transaction costs that are directly attributable to its acquisition or issue.

Transaction cost in relation to financial assets and liabilities at fair value through profit or loss are recognized in Statement of Profit or Loss.

Subsequent Measurement

A financial asset or financial liability is subsequently measured either at fair value or at amortized cost based on the classification of the financial asset or liability. Financial asset or liability classified as measured at amortized cost is subsequently measured at amortized cost using effective interest rate method.

The amortized cost of a financial asset or financial liability is the amount at which the financial asset or financial liability is measured at initial recognition minus principal repayments, plus or minus the cumulative amortization using the effective interest method of any difference between that initial amount and the maturity amount, and minus any reduction for impairment or un-collectability.

The Bank has applied NFRS 9 – “Financial Instruments” in the classification and measurement of its financial instruments.

3.4.4 Determination of Fair Value

Fair value is the price that would be received to sell an asset or paid to transfer a liability in an orderly transaction between market participant at the measurement date. The determination of fair value has been done as per the framework laid down in NFRS 13 ‘Fair Value Measurement’.

३.४.५ वित्तीय सम्पत्ती तथा दायित्वहरूको क्षय ह्रास

प्रत्येक प्रतिवेदन मितिमा बैकले कुनै पनि वित्तीय सम्पत्ती वा दायित्व क्षयह्रास भए नभएको वस्तुगत प्रमाणका आधारमा मुल्यांकन गर्ने गर्दछ । सम्पत्तीको प्रारम्भिक मापन पश्चातका कुनै एक वा एक भन्दा बढी घटनाले वित्तीय सम्पत्ती तथा दायित्वमा क्षयह्रास भएको वस्तुगत प्रमाण उपलब्ध गराएको खण्डमा र त्यस्तो घटनाले गर्दा भविष्यमा प्राप्त हुने अनुमानित नगद प्रवाहलाई समेत प्रभाव पार्ने र विश्वसनीय तवरले निर्धारण गर्न सकिने भए क्षयह्रास भएको यकिन गरिन्छ ।

क्षयह्रास सम्बन्धमा एकल वा अलगरूपमा घटनालाई पहिचान गर्ने सम्भावना न्यून रहन्छ । यसका अलावा अनेक घटनाहरूको संयुक्त प्रभावले भने क्षयह्रासको कारण बन्न सक्दछन् । क्षयह्रास सम्बन्धी वस्तुगत प्रमाण दिने आधारहरू निम्न रहन सक्दछन्:

- जारी गर्ने वा दायित्व बहन गर्नेलाई अधिक वित्तीय असहजता,
- करारको उलंघन, जस्तै निर्धारित समयमा सांवा तथा ब्याजको भुक्तानी नहुनु,
- ऋणी टाट पल्टेको घोषणा वा अन्य वित्तीय पुनर्संरूढी गर्नुपर्ने प्रबल सम्भावना भएको,
- देखिन सकिने घटनाक्रमले भविष्यमा हुने नगद प्रवाह मापन घट्दो क्रममा रहेको संकेत देखिएमा, यस प्रकारको कमि भएपनि एकल वित्तीय सम्पत्ती कुनमा कमी भएको हो भनी पहिचान गर्न नसकिएमा, भुक्तानीको प्रवृत्तिमा विपरीत परिवर्तन देखा परेमा वा आर्थिक स्थितिले गर्दा भुक्तानी गर्न नसकेमा ।

३.४.५.१ क्षयह्रास कायम/(फिर्ता)

क्षयह्रास रकम मापन गर्दा उक्त वित्तीय सम्पत्तीको खुद किताबी रकम र उक्त वित्तीय सम्पत्तीबाट भविष्यमा प्राप्त हुने नगद प्रवाहलाई (भविष्यमा हुने प्राप्य नोक्सानलाई समायोजन नगरी) शुरूमा कायम गरिएको प्रभावकारी ब्याज दरले (प्रारम्भिक पहिचानमा कायम प्रभावकारी ब्याज दर) discount गरी गणना भएको वर्तमान रकमको भिन्नताको आधारमा मापन गरिन्छ । यसरी गणना गरी कायम गरिएको क्षयह्रासको व्यवस्था रकम बराबर उक्त सम्पत्तीको रकममा घटाउने गरिन्छ । तत्पश्चात् आसामीको विश्वसनीयता सुधार भएको खण्डमा क्षयह्रास रिभर्स लेखांकन गर्नुपर्दा नाफा नोक्सानमा समायोजन गर्नुपर्दछ । यसरी क्षयह्रास रिभर्स गर्दा पहिले क्षय नोक्सानी कायम गरेको रकम सम्म मात्र समायोजन हुने गर्दछ ।

वित्तीय सम्पत्ती रकम असुली हुने सम्भावना नरहेको खण्डमा त्यस्तो वित्तीय सम्पत्ती (सम्बन्धित क्षय ह्रास व्यवस्था समेत) अपलेखन गर्नुपर्दछ । यदी वित्तीय सम्पत्तीको सुरक्षणका रूपमा राखिएको उपकरणको असुलीबाट प्राप्त रकम नखामेमा उक्त फरक रकमले सम्पत्ती अपलेखन गर्नुपर्दछ ।

3.4.5 Impairment of Financial Assets/liabilities

The Bank, at the end of each reporting period, assesses whether there is any objective evidence that a financial asset or group of financial assets is impaired. A financial asset or a group of financial assets is impaired and impairment losses are incurred if, and only if, there is objective evidence of impairment as a result of one or more events that occurred after the initial recognition of the asset (a 'loss event') and that loss event (or events) has an impact on the estimated future cash flows of the financial asset or group of financial assets that can be reliably estimated.

It may not be possible to identify a single, discrete event that caused the impairment. Rather the combined effect of several events may have caused the impairment. Objective evidence impairment includes observable data such as following:

- significant financial difficulty of the issuer or obligor;
- a breach of contract, such as a default or delinquency in interest or principal payments;
- it becoming probable that the borrower will enter bankruptcy or other financial reorganization;
- where observable data indicate that there is a measurable decrease in the estimated future cash flows from a group of financial assets since the initial recognition of those assets, although the decrease cannot yet be identified with the individual financial assets in the bank, including adverse changes in repayment patterns or economic conditions that correlate with defaults.

3.4.5.1 Impairment charge / (reversal and write off)

The amount of the loss is measured as the difference between the asset's carrying amount and the present value of estimated future cash flows (excluding future credit losses that have not been incurred) discounted at the financial asset's original effective interest rate (i.e. the effective interest rate computed at initial recognition). The amount of the loss is recognized in profit or loss. The carrying amount of the asset is reduced through the use of an impairment allowance account. Subsequent reversal of impairment loss, due to factors such as an improvement in the debtor's credit rating, is recognized in profit or loss. The reversal shall not result in a carrying amount of the financial asset that exceeds what the amortized cost would have been had the impairment not been recognized at the date the impairment is reversed.

Financial assets (and the related impairment allowance accounts) are written off either partially or in full, when there is no realistic prospect of recovery. Where financial assets are secured, this is generally after receipt of any proceed from the realization of security.

३.४.५.२ नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिका ०२/७५ बमोजिम कर्जा नोक्सानी व्यवस्था निर्धारण गर्नुपर्ने

नेपाल वित्तीय प्रतिवेदनमान-३९ को हरफ ६३ अनुसार कर्जा नोक्सानीको व्यवस्था incurred loss model बमोजिम गर्नुपर्ने प्रावधान बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम दर्ता भएका वित्तीय संस्थाहरू बाहेकलाई carve out जारी गरिएको छ । सो संस्थाहरूले ऋण तथा पेशकीहरूमा क्षयह्रास कायम गर्दा तल उल्लेख गरिए बमोजिम जुनमा बढी हुन्छ सोही रकम कायम गर्नुपर्दछ ।

- नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन बमोजिम कर्जा नोक्सानी व्यवस्थाको रकम
- नेपाल लेखामान-३९ को हरफ ६३ बमोजिम निर्धारण गरेको रकम

विस्तृत टिप्पणी

बैंकको चालु आ.व. मा क्षय ह्रास भएको वित्तीय सम्पत्ति नभएकोले बैंकले देहाय बमोजिम नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन बमोजिम कर्जा नोक्सानी व्यवस्थाको गणना गरेको छ ।

3.4.5.2 Loan loss provision to be determined as prescribed in directive no. 02/75 of NRB.

There is a Carve out from the requirement to determine impairment loss on financial assets – loans and advances by adopting the 'Incurred Loss Model' as specified in para 63 of NAS 39 unless the reporting entity is a bank or a financial institution registered as per Bank and Financial Institutions Act, 2073. Such entities shall measure impairment loss on loans and advances at the higher of:

- amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provisioning; and
- amount determined as per para 63 of NAS 39 adopting Incurred Loss Model.

Explanatory Notes

The Bank does not have any financial assets that have been impaired in the current reporting period and thus Impairment on Loan & Advances has been recorded as per norms prescribed by Nepal Rastra Bank for Loan Loss Provisioning in the current financial year as given below:

	(रकम रु.)	
ग्राहकलाई दिएको कर्जा तथा सापटमा क्षयह्रास कायम	रकम	रकम
शुरु रकम		४,९५१,७९६
यस वर्ष थप		२१,७७५,६२४
ग्राहकलाई दिएको कर्जा तथा सापटमा क्षयह्रास कायम	-	
२०७८ आषाढ मसान्तको ग्राहकलाई दिएको कर्जा तथा सापट रकम	२,१७७,५६२,४१७	
ने.रा. बैंक द्वारा जारी निर्देशन अनुसार कर्जा रकम को १%	२१,७७५,६२४	
ने.रा. बैंक द्वारा जारी निर्देशन र नेपाल लेखामान ३९ मध्य बढि रकम	२१,७७५,६२४	
यस वर्ष व्यवस्थाबाट फिर्ता		(४,९५१,७९६)
अन्तिम रकम		२१,७७५,६२४

	Amount (In NPR)	
Impairment charge on Loan to Customers	Amount	Amount
Opening		4,951,796
Additional during the year		21,775,624
Impairment Charge for Loan to Customers (as per NAS 39)	-	
Loan Outstanding as on 15.07.2021	2,177,562,417	
1% of Outstanding Loan (as per NRB Directive)	21,775,624	
Higher of amount determined as per NRB Directive and NAS 39	21,775,624	
Writeback during the year		(4,951,796)
Closing		21,775,624

३.५ व्यापारिक सम्पत्ति

व्यापारिक सम्पत्ति तथा दायित्व भन्नाले ती सम्पत्ति तथा दायित्व हुन जुन बैंकले छोटो अवधिमा मुनाफा कमाउने उद्देश्यले वा वित्तीय स्थिति कायम राख्ने उद्देश्यले खरीद गरेको वा भविष्यमा पुनर्खरीदको लागि विक्री गरेको वा portfolio व्यवस्थापनको लागि राखिएको सम्पत्ति वा दायित्वहरू हुन ।

3.5 Trading Assets

Trading assets and liabilities are those assets and liabilities that the Bank acquires or incurs principally for the purpose of selling or repurchasing in the near term or holds as part of a portfolio that is managed together for short-term profit or position taking.

व्यापारिक सम्पत्ती तथा दायित्वहरूलाई वित्तीय स्थिति विवरणमा प्रारम्भिक मितिमा उचित मुल्यमा पहिचान गरिन्छ र सम्बन्धित कारोवार खर्चलाई नाफा नोक्सानमा देखाईन्छ । उचित मुल्यमा भएको फरक रकमलाई खुद व्यापारिक आम्दानीका रूपमा नाफा नोक्सान विवरणमा प्रस्तुत गरिन्छ ।

विस्तृत टिप्पणी

बैंकको प्रतिवेदन मितिमा कुनै व्यापारिक सम्पत्ती रहेको छैन ।

३.६ डेरिभेटिभ सम्पत्ती र डेरिभेटिभ दायित्वहरू

जोखिम व्यवस्थापनका लागि धारण गरिएको र व्यापारिक सम्पत्ती तथा दायित्वमा नपर्ने सबै प्रकारका डेरिभेटिभ सम्पत्ती तथा दायित्वहरू यस अन्तरगत पर्दछन् । जोखिम व्यवस्थापनका लागि धारण गरिएको डेरिभेटिभ सम्पत्ती तथा दायित्वहरूलाई उचित मुल्यमा मापन गरी वित्तीय स्थिति विवरणमा प्रस्तुत गरिन्छ ।

विस्तृत टिप्पणी

बैंकको प्रतिवेदन मितिमा कुनै डेरिभेटिभ दायित्वहरू रहेको छैन ।

३.७ जायजेथा तथा उपकरण

क) पहिचान र मापन

भविष्यमा सम्बन्धित सम्पत्तीबाट बैंकलाई आर्थिक लाभको प्रवाह हुने र उक्त सम्पत्तीको लागत सहजरूपमा मापन गर्न सकिने अवस्थामा मात्र जायजेथा तथा उपकरणको पहिचान गरिन्छ । लागत निर्धारण गर्दा प्रत्यक्ष रूपमा सम्पत्तीका प्राप्तीमा भएको खर्चहरूलाई समेत समावेश गर्नुपर्दछ । स्वयं निर्मित सम्पत्तीको लागतमा निम्न लागत समावेश गर्नुपर्दछ:

- सामग्रीको लागत र प्रत्यक्ष ज्याला खर्च
- सम्पत्तीलाई तोकिएको प्रयोग योग्य स्थितिमा ल्याईपुर्याउन लागेको प्रत्यक्ष खर्चहरू
- ऋणको लागत पूँजिकरण

जायजेथा र उपकरणलाई लागतमा संचित ह्रास र भएको संचित क्षय नोक्सानी घटाई खुद रकममा मापन गरिन्छ । प्रतिवेदन मितिमा कुनै पनि जायजेथा तथा उपकरणहरू पुनर्मुल्यांकन मोडल वा उचित मुल्यबाट मापन गरिएको छैन ।

खरीद पश्चातको खर्चहरूबाट यदि भविष्यमा बैंकलाई थप आर्थिक लाभ प्राप्त हुन्छ भन्ने सम्भावना रहेको अवस्थामा ती खर्चहरू पुजीकृत गरिन्छ । नियमित रूपमा गरिने मर्मत सम्भार खर्चहरू जसले जायजेथा तथा उपकरणलाई संचालनयोग्य बनाइराख्दछ, ती रकमलाई खर्चको रूपमा जनाउनुपर्दछ ।

जायजेथा तथा उपकरण विक्री गर्दा वा हटाउँदा हुने लाभ वा नोक्सानीलाई नाफा नोक्सानी विवरणमा पहिचान गरिन्छ ।

बैंकको प्रतिवेदन मितिमा जायजेथा र उपकरणहरू विक्री गरिएको वा हटाइएको छैन ।

Trading assets and liabilities are initially recognized at fair value and subsequently measured at fair value in the statement of financial position, with transaction costs recognized in profit or loss. All changes in fair value are recognized as part of net trading income in profit or loss as regarded as fair value through profit & loss account.

Explanatory Notes

The Bank does not have any trading assets as on the reporting date.

3.6 Derivatives Assets and Derivative Liabilities

Derivatives held for risk management purposes include all derivative assets and liabilities that are not classified as trading assets or liabilities. Derivatives held for risk management purposes are measured at fair value in the statement of financial position.

Explanatory Notes

The Bank does not have any derivative liabilities as on the reporting date.

3.7 Property and Equipment

a) Recognition and Measurement

Property and Equipment are recognized if it is probable that future economic benefits associated with the assets will flow to the Bank and the cost of the asset can be reliably measured. The cost includes expenditures that are directly attributable to the acquisition of the assets. Cost of self-constructed assets includes followings:

- Cost of materials and direct labor;
- Any other cost directly attributable to bringing the assets to the working condition for their intended use; and
- Capitalized borrowing cost

Property and equipment are measured at cost less accumulated depreciation and accumulated impairment loss if any. Neither class of the property and equipment are measured at revaluation model nor is their fair value measured at the reporting date.

Subsequent expenditure is capitalized if it is probable that the future economic benefits from the expenditure will flow to the entity. Ongoing repairs and maintenance to keep the assets in working condition are expensed as incurred.

Any gain or losses on de-recognition of an item of property and equipment is recognized in profit or loss.

During the reporting period, the Bank has not derecognized any assets.

ख) निर्माणाधिन पूजिगत खर्च

निर्माणाधिन पूजिगत खर्चलाई लागत रकममा प्रस्तुत गरिन्छ । यस अन्तर्गत पूजिगत प्रकृतिका खर्चहरू जस्तै पूजिकृत हुन बाँकी भवन निर्माण गर्दाको खर्चहरू पर्दछन् ।

प्रतिवेदन मितिमा बैंकको निर्माणाधिन पूजिगत खर्च रहेको छैन ।

ग) ह्रास खर्च

व्यवस्थापनले निर्धारण गरे बमोजिम जायजेथा तथा उपकरणहरूलाई प्रयोगका लागि उपलब्ध मितिदेखि अनुमानित प्रयोग आयुसम्म straight line विधिबाट ह्रास खर्च गरिन्छ । ह्रास खर्चलाई नाफा नोक्सान विवरणमा पहिचान गरिन्छ । वित्तीय लिज अन्तर्गत प्राप्त सम्पत्तिको ह्रास अवधी उक्त लिजको अवधी वा सम्पत्तिको प्रयोग अवधी मध्ये जुन कम हुन्छ सोही अवधीका आधारमा गरिन्छ । जग्गाको ह्रासकट्टी गरिदैन । सम्पत्तिलाई बेचनको लागि राखिएको वा विक्री वा हटाइएको समय मध्ये जुन अघि हुन्छ सोही अवधी देखी ह्रास कट्टी गरिनु हुँदैन ।

जायजेथा र उपकरणको महत्वपूर्ण शिर्षकहरूको अनुमानित प्रयोग गर्न सकिने अवधि निम्न बमोजिम रहेको छ ।

विवरण	प्रयोग गर्न सकिने अवधि
लिजमा लिएको भवन	१० वर्ष
फर्निचर तथा फिक्चर्स	
फर्निचर तथा फिक्चर्स (मिटिंग हलमा प्रयोग भएको)	८ वर्ष
फर्निचर तथा फिक्चर्स (अन्य)	१० वर्ष
कम्प्युटर तथा सहायक उपकरणहरू	
सर्भर र नेटवर्क	६ वर्ष
अन्य	३ वर्ष
कार्यालय उपकरण	५ वर्ष
विद्युतीय उपकरण तथा जडान	१० वर्ष
सवारी साधन, मोटरसाईकल	
कार, बस	८ वर्ष
मोटरसाईकल	१० वर्ष
मेसिनरी	१५ वर्ष
अमूर्त सम्पत्ती	५ वर्ष वा सम्भ्रैता बमोजिम)

व्यवस्थापनले रू १०,००० भन्दा कम लागत भएका सम्पत्तिलाई खरिद भएको वर्षमा पूर्ण ह्रास कट्टी गर्ने व्यवस्था गरेको छ । खरिद तथा विक्री गरिएका सम्पत्तिलाई उक्त अवधीसम्मको अनुपातका आधारमा ह्रास खर्च गणना गरिन्छ ।

ह्रास खर्च विधि, उपयोग्य आयु र शेष रकमलाई प्रत्येक प्रतिवेदन मितिमा पुनरावलोकन गरी समायोजन गर्नुपर्दछ ।

३.८ साख र अमूर्त सम्पत्ती**साख**

कुनै पहिचान योग्य सम्पत्ती प्राप्ती गर्दा तिरेको लागत भन्दा उक्त सम्पत्तिको उचित मुल्य कम भएमा बाँकी हुने शेष

b) Capital work in progress

Capital work in progress is stated at cost. These are expenses of a capital nature directly incurred in the construction of buildings, awaiting capitalization.

As at the reporting date, the Bank does not have any Capital work in progress.

c) Depreciation

Property and equipment's are depreciated from the date they are available for use on property on straight-line method over estimated useful lives as determined by the Management. Depreciation is recognized in profit or loss. Leased assets under the finance lease are depreciated over the shorter of the lease term and their useful life. Land is not depreciated. Charging of depreciation is ceased from the earlier of the date from which the asset is classified as held for sale or is derecognized.

The estimated useful lives of significant items of property and equipment for current year are as follows:

Details	Useful Life
Leasehold Building	10 Years
Furniture and fixtures	
Furniture and fixtures used in meeting halls	8 Years
Furniture and fixtures- Others	10 Years
Computers & Accessories	
Servers & Networks	6 Years
Others	3 years
Office Equipment	5 Years
Electrical Installations & Equipment	10 Years
Vehicles/Motorcycles	
Car, Bus	8 Years
Motorcycle	10 Years
Machinery	15 Years
Intangibles	5 Years (or as per Agreement)

Assets costing less than NPR 10,000 are fully depreciated in the year of purchase. For assets purchased/sold during the year, depreciation is provided upto the date of use on pro-rata basis.

Depreciation method, useful lives and residual value are reviewed at each reporting date and adjusted, if any.

3.8 Goodwill & Intangible Assets**Goodwill**

Goodwill represents the residual of the cost of acquisition over the fair value of the identifiable net assets and

रकमले साख बुझाउँदछ । साखले पहिचान हुन नसक्ने अमूर्त सम्पत्तीलाई दर्साउँदछ । साखलाई नगद आर्जन गर्ने ईकाई (cash generating unit) को आधारमा विभाजन गर्नुपर्दछ, जुन प्राप्त गरेको निकाय भन्दा ठूलो हुन सक्दछ र Amortized गरिदैन । वार्षिक रूपमा नगद आर्जन गर्ने ईकाईको अनुमानित नगद प्रवाहको वर्तमान मुल्य र खुद कित्ताव मुल्यको तुलनात्मक हिसावले क्षयह्रास भए नभएको मुल्यांकन गर्नुपर्दछ । क्षयह्रास पहिचान भएमा उक्त रकमलाई नाफा नोक्सान विवरणमा प्रस्तुत गर्नुपर्दछ ।

प्राप्त गरिएको अमूर्त सम्पत्ती

प्राप्त गरिएको अमूर्त सम्पत्तीलाई प्रारम्भिक मितिमा उचित मुल्यमा मापन गरिन्छ । यसरी मापन गर्दा उक्त सम्पत्तिले भविष्यमा बैकलाई प्रवाह गर्नसक्ने आर्थिक लाभ सम्बन्धी बजार अपेक्षालाई दर्शाउनुपर्ने हुन्छ । प्राप्त गरिएको अमूर्त सम्पत्तीलाई अनुमानित उपयोग्य आयुका आधारमा amortization गरिन्छ ।

कम्प्युटर सफ्टवेयर

बैकले खरिद गरेको कम्प्युटर सफ्टवेयर अमूर्त सम्पत्ती अन्तर्गत रहेको छ । उक्त सफ्टवेयरलाई लागतमा संचित amortization र भएको संचित क्षयह्रास रकम घटाई खुद रकममा मापन गरिएको छ । सफ्टवेयरलाई straight line आधारमा उपयोग्य अवधिभर amortization गरिएको छ । यसको अनुमानित आयु यस वर्ष र तुलनात्मक वर्षको लागि पाँच वर्ष वा सम्भौता बमोजिम रहेको छ । परिसोधन विधी अनुमानित आयु तथा शेष रहने मुल्य प्रत्येक प्रतिवेदन मितिमा पुनरावलोकन गरिन्छ र केहि परिवर्तन भएको अवस्थामा समायोजन गरिन्छ ।

३.९ लगानी सम्पत्ति

लगानी सम्पत्ति भन्नाले त्यस्ता सम्पत्ति हुन् जुन बैक आफैले उपभोग गर्नु भन्दा त्यसबाट भाडा अथवा पूंजी अभिवृद्धि अथवा दुवै बाट आम्दानी प्राप्त गर्ने उद्देश्यले राखेको हुन्छ । यस्तो सम्पत्ति व्यवसाय संचालनमा उपभोग गर्न राखिएको हुँदैन र यसको निसर्गले बैकको संचालनमा केहि असर गर्दैन । लगानी सम्पत्तिहरू प्रारम्भमा कारोबार खर्च सहितको लागत मुल्यमा लेखाइन् गरिन्छ । तत्पश्चात् सम्पूर्ण लगानी सम्पत्ति (अपवाद बिना) उचित मुल्यमा मापन गरिन्छ साथै उचित मुल्य निर्धारण गर्ने क्रममा नाफा वा घाटा भएको पाइएमा ती नाफा वा घाटा नाफा वा नोक्सान विवरणमा लेखाइकन गरिन्छ । लगानी सम्पत्तिमा प्रयोग हुने सो उचित मुल्य भन्नाले इच्छुक तथा जानकार व्यक्ति बिच प्रतिवेदन मितिको बजार अवस्था अनुसार हाताहाती कारोबारमा सम्पत्ती साट्न सकिने मुल्य हो ।

विस्तृत टिप्पणी

यस बैकको प्रतिवेदन मितिमा कुनै प्रकारको लगानी सम्पत्ति छैन ।

contingents acquired. Goodwill represents those intangibles that are not identifiable. Goodwill is allocated to a cash-generating unit (CGU), which may be larger than the entity acquired, and is not amortized. It is assessed for impairment on an annual basis by comparing the present value of the expected cash flows generated by the CGU to the carrying value of the net assets of that CGU (including the goodwill). To the extent impairment is identified, this is charged to the income statement at that time.

Acquired Intangible Assets

Intangible assets are initially measured at fair value, which reflects market expectations of the probability that the future economic benefits embodied in the asset will flow to the Bank, and are amortized on the basis of their expected useful lives.

Computer Software

The intangible assets of the Bank include computer software purchased by the Bank. Software is measured at cost less accumulated amortization and accumulated impairment loss if any. Software is amortized on a straight-line basis in profit or loss over its useful life, from the date that is available for use. The estimated useful life of software for the current and comparative periods is five year or as per the agreement. Amortization method, useful lives and residual value are reviewed at each reporting date and adjusted if any.

3.9 Investment Property

An investment property is defined as property held by the bank to earn rentals or for capital appreciation or both, rather than own-occupied. It will not be held for consumption in the business operations and disposal would not affect the operations of the bank. Investment properties are initially measured at cost, including transaction costs. Subsequently all investment properties (without exception) are reported at fair value with any gains or losses in fair value reported in the income statement as they arise. The fair value used is that which the property could be exchanged between knowledgeable, willing parties in an arm's length transaction and should reflect market conditions at the balance sheet date.

Explanatory Notes

The Bank does not have any Investment Property as on the reporting date.

३.१० निक्षेप, ऋणपत्र तथा Subordinated दायित्वहरू

क. निक्षेप

बैंकले ग्राहकवर्गहरूबाट आवधिक निक्षेप स्वीकार गर्ने गरेको छ । उक्त निक्षेप बैंकले दायित्वका रूपमा लेखाइन् गर्दछ र यसले ग्राहकहरूलाई तिर्नबांकी रकमको प्रतिनिधित्व गर्दछ ।

ख. ऋण धितोपत्र जारी

यसमा बैंकले जारी गरेको ऋणपत्र, बोनड अथवा अन्य ऋण सुरक्षण समावेश गरिन्छ । सुरुमा जारी गरेको ऋण धितोपत्र उचित मुल्यमा बढोत्तरी प्रत्यक्ष कारोवार खर्च घटाई मापन गरिन्छ र त्यसपछि प्रभावी ब्याज दरको प्रयोग गरी Amortized लागतमा मापन गरिन्छ ।

प्रतिवेदन मितिमा बैंकसंग त्यस्तो जारी गरेको ऋणपत्र छैन ।

ग. Subordinated दायित्वहरू

Subordinated दायित्वहरू भन्नाले ती दायित्वहरू हुन जुन संस्था खारेज भएको खण्डमा निक्षेपकर्ता, ऋणपत्र तथा साहूहरूको दाबी भन्दा अगाडी भुक्तानी दावीयोग्य रहेको हुन्छ ।

प्रतिवेदन मितिमा बैंकको त्यस्तो Subordinated दायित्वहरू छैन ।

३.११ मसलन्द तथा छुपाई

मसलन्द खरिद लागतमा मापन गरिन्छ र उपभोग गरेको समयमा नाफा वा नोक्सानमा देखाइन्छ ।

३.१२ व्यवस्था तथा सम्भावित सम्पत्ती/दायित्वहरू

यदि विगतको घटनाले गर्दा बैंकले वर्तमान अवस्थामा कानुनी अथवा व्यवहारिक रूपमा दायित्व निर्वाह गर्नुपर्ने हुन्छ जसको विश्वसनिय रूपमा मापन गर्न सकिन्छ र उक्त दायित्व पूरा गर्नको लागि आर्थिक लाभ बाहिरिने सम्भावना रहेको हुन्छ भने बैंकले त्यसको लागि व्यवस्थाको पहिचान गरेको हुन्छ ।

जब सम्भावित दायित्व वा वर्तमान दायित्व जसबाट आर्थिक लाभ बाहिरिने सम्भावना न्यून रहेको हुन्छ त्यसको लागि बैंकले व्यवस्था पहिचान गरेको हुँदैन साथै खुलासा पनि गरेको हुँदैन ।

Onerous सम्भौताको लागि व्यवस्थाको पहिचान त्यस्तो अवस्थामा मात्र गरिएको हुन्छ जुनबेला सम्भौताबाट प्राप्त गर्ने अनुमानित लाभ त्यस सम्भौता बमोजिम दायित्व निर्वाहमा लाग्ने लागत भन्दा कम भएको हुन्छ ।

प्रत्येक प्रतिवेदन मितिमा व्यवस्था रकमलाई पुनरावलोकन गरिन्छ र चालु उचित अनुमानलाई दर्शाउनको लागि समायोजन गर्ने गरिन्छ । यदि दायित्व निर्वाहको लागि आर्थिक लाभ बाहिरिने सम्भावना नहुने देखिएमा ती व्यवस्थालाई फिर्ता गरिन्छ ।

3.10 Deposits, Debts Securities Issued and Subordinated Liabilities

a) Deposits

The Bank accepts deposits from its customers under Term deposits. These transactions are recorded on the bank's books, and the resulting balance is recorded as a liability for the Bank and represents the amount owed by the Bank to the customer.

b) Debt Securities Issued

It includes debentures, bonds or other debt securities issued by the Bank. Debt securities issued are initially measured at fair value minus incremental direct transaction costs, and subsequently measured at their amortised cost using the effective interest method.

The Bank does not have any of such debentures issued by the bank as on the reporting date.

c) Subordinated Liabilities

Subordinated liabilities are those liabilities which at the event of winding up are subordinate to the claims of depositors, debt securities issued and other creditors.

The Bank does not have any of such subordinated liabilities as on the reporting date.

3.11 Stationery

Stationery purchased are stated at cost and charged to revenue at the time of consumption.

3.12 Provisions and Contingent Assets/ Liabilities

Bank recognizes a provision if, as a result of past event, the Bank has a present constructive or legal obligation that can be reliably measured and it is probable that an outflow of economic benefit will be required to settle the obligation.

When there is a possible obligation or a present obligation in respect of which the likelihood of outflow of resources is remote, no provision or disclosure is made.

A provision for onerous contract is recognized when the expected benefits to be derived by the Bank from a contract are lower than the unavoidable cost of meeting its obligation under the contract.

Provisions are reviewed at each reporting date and adjusted to reflect the current best estimate. If it is no longer probable that an outflow of resources would be required to settle the obligation, the provision is reversed.

Contingent assets are not recognized in the financial statements. However, contingent assets are assessed

सम्भावित सम्पत्तीलाई वित्तीय विवरणमा पहिचान गरिदैन । तथापि, सम्भावित सम्पत्तीलाई नियमित रूपमा निर्धारण गर्ने गरिन्छ र यदि वास्तविक रूपमा आर्थिक लाभ भित्रिने सम्भावना निश्चित रहेको अवस्थामा सम्बन्धित आम्दानीलाई त्यहि समयमा पहिचान गर्ने गरिन्छ ।

सम्भावित दायित्वको खुलासा त्यस बेला गरिन्छ जुनबेला सम्भावित दायित्व वा वर्तमान दायित्वको लागि श्रोतको बहिर्गमनको आवश्यकता पर्दैन । यसमा सामान्यतया कागजाती ऋण, Forward सम्पत्ती खरीद तथा ननिकालिएको औपचारिक स्वीकृत ऋण सुविधा आदी पर्दछन् ।

प्रतिवेदन मितिमा बैंकको त्यस्तो व्यवस्था तथा सम्भावित दायित्वहरू छैन ।

३.१३ आयको पहिचान

आयमा ब्याज आम्दानी, शुल्क र कमिशन समावेश भएको हुन्छ । आयको पहिचान त्यस बेला मात्र गरिएको हुन्छ जुनबेला आर्थिक लाभ बैंकलाई प्राप्त हुने सम्भावना रहेको हुन्छ र आयको सुनिश्चित तरिकाले मापन गर्न सकिएको हुन्छ । आय रकम असुली गर्ने सम्भावना नरहेको अवस्थामा उक्त अवधीका आयको पहिचान गरिदैन । आय पहिचानका आधारहरू देहाय बमोजिम रहेका छन् :

क. ब्याज आम्दानी

बैंकले कर्जामा प्राप्त हुने ब्याज आम्दानीलाई प्रोदभावी पद्धतिका आधारमा पहिचान गर्ने गरेको छ ।

नाफा वा नोक्सान मार्फत उचित मुल्यको आधारमा मापन गरिने वित्तीय उपकरणहरूको उचित मुल्यमा भएको परिवर्तनबाट भएको लाभ तथा हानीलाई नाफा वा नोक्सानी विवरणमा जुन समयमा लाभ हानी भएको हुन्छ सोहि अवधिमा समावेश गरिएको हुन्छ । नाफा वा नोक्सान मार्फत उचित मुल्यको आधारमा मापन गरिने वित्तीय उपकरणहरूको सम्भौता अनुसारको ब्याज आम्दानी तथा खर्चहरूलाई खुद ब्याज आम्दानीमा पहिचान गरिएको हुन्छ ।

Amortized लागत वा FVOCI को आधारमा वर्गिकरण गरिएको वित्तीय सम्पत्तीको ब्याज आम्दानी प्रभावी ब्याजदरको प्रयोग गरी मापन गरिन्छ । यस किसिमको वित्तीय सम्पत्तीमा ऋण तथा सापटी, कर्मचारी ऋण, बैंक तथा वित्तीय संस्थाहरूमा Placements, नेपाल सरकारको ऋणपत्रमा लगानी आदी पर्दछन् ।

प्रभावी ब्याजदर प्रणाली वित्तीय सम्पत्ती वा दायित्वको Amortized लागत निर्धारण गर्ने प्रणाली हो जसमा ब्याज खर्च तथा आम्दानी सम्बन्धित अवधीमा बांडफांड गरिन्छ । प्रभावी ब्याजदर भन्नाले त्यो दर हो जसले वित्तीय उपकरणको आयको आधारमा वा यदि उचित देखिएमा कम अवधिमा भविष्यको अनुमानित नगद भुक्तानी तथा प्राप्तीलाई Discount गरी वित्तीय सम्पत्ती वा दायित्वको खुद धारित मुल्य तय गरिएको हुन्छ । प्रभावी ब्याजदर अनुसार हिसाव किताव गर्दा बैंकले वित्तीय विवरणको सबै शर्तहरूको आधारमा

continually and if it is virtually certain that an inflow of economic benefits will arise, the asset and related income are recognized in the period in which the change occurs.

A disclosure for contingent liability is made when there is a possible obligation or a present obligation that may but probably will not require an outflow of resources. It generally comprises of documentary credits, forward asset purchases and undrawn formal standby facilities.

The Bank does not have any Provisions as at reporting date. Contingent liabilities have been presented under schedule 4.28.

3.13 Revenue Recognition

Revenue comprises of interest income and fees & commission. Revenue is recognized to the extent it is probable that the economic benefits will flow to the Bank and the revenue can be reliably measured. Revenue is not recognized during the period in which its recoverability of income is not probable. The bases of incomes recognition are as below:

a) Interest income

Interest income is recognized in profit or loss using accrual method.

Gains and losses arising from changes in the fair value of financial instruments held at fair value through profit or loss are included in the statement of profit or loss in the period in which they arise. Contractual interest income and expense on financial instruments held at fair value through profit or loss is recognized within net interest income.

Interest income on financial assets classified as amortized cost or FVOCI is measured using effective interest rate method. These financial assets include loans and advances including staff loans, placements with BFIs, investment in government securities, etc.

The effective interest method is a method of calculating the amortized cost of a financial asset or a financial liability and of allocating the interest income or interest expense over the relevant period. The effective interest rate is the rate that discounts estimated future cash payments or receipts through the expected life of the financial instrument or, when appropriate, a shorter period, to the net carrying amount of the financial asset or financial liability. When calculating the effective interest rate, the Bank estimates cash flows considering all contractual terms of the financial instrument (for example, prepayment options) but does not consider future credit losses. The calculation includes all fees paid or

नगद प्रवाहको अनुमान गर्ने गर्दछ । तर भविष्यमा हुने प्राप्य नोक्सानीहरू (credit losses) लाई गणना गर्दैन । सो गणनाले करारका पक्षहरूबीच भुक्तानी वा प्राप्ती हुने प्रभावी ब्याजदरको अभिन्न हिस्सा भएका सबै शुल्कहरू, कारोबार लागत र अन्य सबै प्रीमियम वा छुट समावेश गर्छ । अनुमानित नगद प्रवाहमा संशोधन भएको खण्डमा वास्तविक एवं संशोधित नगद प्रवाहलाई प्रतिविम्बत गर्नको निम्ति उपकरणको मुल्य प्रभावी ब्याजदरले डिस्काउण्ट (Discount) गरी वित्तीय सम्पत्ती वा दायित्वको धारित मुल्यलाई समायोजन गरिन्छ । सो समायोजित रकमलाई संशोधन गरिएको अवधिमा ब्याज आम्दानी वा खर्च लेखाङ्कन गरिन्छ । यदि वित्तीय सम्पत्तीको पुनर्वर्गिकरण भएमा पुनर्प्राप्तिको वृद्धिको परिणाम स्वरूप भविष्यको नगद रसिदको अनुमानमा हुने वृद्धिलाई अनुमान परिवर्तन भएको मितिदेखि प्रभावी ब्याजदरमा समायोजन गरी लेखाङ्कन गरिन्छ ।

कुनै वित्तीय सम्पत्ती वा समान प्रकृतिका वित्तीय सम्पत्तीको समुहलाई क्षयह्रासको कारण मुल्य घटेको खण्डमा क्षयह्रासको मापनको निम्ति भविष्यको नगद प्रवाहलाई डिस्काउण्ट (Discount) गर्न प्रयोग गरिएको ब्याजदर प्रयोग गरी ब्याज आम्दानीको लेखाङ्कन गरिन्छ ।

विस्तृत टिप्पणी

प्रतिवेदन अवधिमा ब्याज आम्दानी रु. १,३६२.९७ लाख रहेको छ जुन अनुशुची ४.२९ मा प्रस्तुत गरिएको छ ।

यस आर्थिक वर्षमा स्विकृत कर्जामा प्राप्त गरेको व्यवस्थापन शुल्क रु. १६,१३०,००० उक्त कर्जा प्रतिवेदन मिति सम्ममा प्रवाह भैनसकेको र सो शुल्क प्रभावी ब्याजदरको अभिन्न हिस्सा भएको हुनाले स्थगन गरिएको छ । यस आर्थिक वर्षको अन्त्यमा रु. ४३,५१८,५६२.५० आर्जन नभएको आम्दानी रहेको छ जसको विवरण निम्न बमोजिम रहेको छ ।

(रकम रु.)

आर्जन नभएको आम्दानी	रकम
शुरु रकम	२७,३८८,५६३
यस आ.व.मा आर्जन नभएको आम्दानीमा रकमान्तर गरेको	१६,१३०,०००
यस आ.व.मा आर्जन नभएको आम्दानीबाट रकमान्तर गरेको	-
अन्तिम रकम	४३,५१८,५६३

ख. शुल्क तथा कमिशन

सेवा प्रदान गरिसकेका वा प्राय सबै कार्य सम्पन्न भइसकेको अवस्थामा शुल्क तथा कमिशन आम्दानीलाई प्रोद्भावी पद्धतिका आधारमा पहिचान गर्ने गरेको छ । ऋण सहवित्तियकरण शुल्क आम्दानीको रूपमा त्यस वेला पहिचान गरिन्छ जब सहवित्तियकरण कार्य सम्पन्न भएको हुन्छ र अन्य सहभागी बैंक सरह समान प्रभावी ब्याजदरको आधारमा बैंकले ऋणको कुनै पनि अंश आफैमा राखेको वा नराखेको हुन्छ । Portfolio र अन्य व्यवस्थापन परामर्श शुल्क र सेवा वितरण शुल्क सम्बन्धित सम्भौताको आधारमा प्रायजसो समयावधीको आधारमा पहिचान गरिन्छ ।

received between parties to the contract that are an integral part of the effective interest rate, transaction costs and all other premiums or discounts. Where the estimates of cash flows have been revised, the carrying amount of the financial asset or liability is adjusted to reflect the actual and revised cash flows, discounted at the instrument's original effective interest rate. The adjustment is recognised as interest income or expense in the period in which the revision is made. If the financial asset has been reclassified, subsequent increases in the estimates of future cash receipts as a result of increased recoverability are recognised as an adjustment to the effective interest rate from the date of the change in estimate.

Once a financial asset or a group of similar financial assets has been written down as a result of an impairment loss, interest income is recognised using the rate of interest used to discount the future cash flows for the purpose of measuring the impairment loss.

Explanatory Notes

Interest income for the reporting period is NPR 1,362.97 million which is presented under schedule 4.29.

Management fee received from customers amounting NPR 16,130,000 on loan approved during the year, being an integral part of the effective interest rate, has been deferred as Unearned income since the loan has not been disbursed as on the reporting date. The outstanding amount of Unearned income as on Ashad 31, 2078 is NPR 43,518,562.50 as shown below:

Unearned Income	Amount (In NPR)	
	Amount	
Opening	27,388,563	
Transfer to account during the year	16,130,000	
Transferred from account during the year	-	
Closing	43,518,563	

b) Fees and Commission

Fees and commissions are recognized on an accrual basis when the service has been provided or significant act performed whenever the benefit exceeds cost in determining such value. Whenever, the cost of recognizing fees and commissions on an accrual basis exceeds the benefit in determining such value, the fees and commissions are charged off during the year. Loan syndication fees are recognized as revenue when the syndication has been completed and the bank retained no part of the loan package for itself, or retained a part at the same effective interest rate as for the other participants.

कर्जा तथा सापटीमा प्राप्त भएको शुल्क तथा कमिशन प्रभावी ब्याजदरको अभिन्न अंग रहेको छ । यसमा सृजना शुल्क वा अन्य नाफामूलक शुल्कहरु समावेश भएको हुन्छ ।

ग. अन्य संचालन आम्दानी

यो शिर्षकमा बैंकले ब्याज आम्दानी, शुल्क तथा कमिशन आम्दानी बाहेकका आम्दानीलाई प्रस्तुत गर्ने गरिएको छ । इक्विटी शेयर बाट प्राप्त लाभांश आम्दानी पनि यसै शिर्षकमा पहिचान गरिन्छ जब बैंकसँग लाभांश प्राप्त गर्ने अधिकार स्थापित हुन्छ ।

घ. खुद व्यापारिक आम्दानी

बैंकको कार्यात्मक मुद्रा भन्दा अन्य मुद्रामा कारोबार सल्टाउँदा हुने विदेशी विनिमय दरमा हुने नाफा र नोक्सान र प्रतिवेदन अवधिको अन्तमा कार्यात्मक मुद्रा भन्दा अन्य मुद्रामा राखिएका मौद्रिक सम्पत्ति तथा दायित्वहरुलाई कार्यात्मक मुद्रामा परिवर्तन गर्दा हुने नाफा नोक्सान खुद व्यापारिक आय मार्फत प्रस्तुत गर्नुपर्दछ ।

ङ नाफा वा नोक्सानको माध्यमबाट उचित मुल्य (FVTPL) मा मापन गरिएको अन्य वित्तीय उपकरणको खुद आम्दानी प्रारम्भमा बैंकले कुनै निश्चित वित्तीय सम्पत्ति तथा दायित्व लाई नाफा वा नोक्सानको माध्यमबाट उचित मुल्य (FVTPL) मा वर्गिकरण गर्न सक्दछ । यस्ता उपकरणको कमाइएको र नकमाइएको नाफा नोक्सानलाई खुद व्यापारिक आम्दानी मार्फत प्रस्तुत गर्नुपर्दछ ।

३.१४ ब्याज खर्च

नाफा वा नोक्सानको माध्यमबाट उचित मुल्य (FVTPL) मा वर्गिकरण नगरिएका वित्तीय तथा ऋण उपकरणको ब्याज खर्च प्रभावी ब्याज दर प्रणाली प्रयोग गरी मापन गर्नु पर्दछ । ब्याज खर्चको गणना ब्याज आम्दानीको गणना गरे सरह गरिएको हुन्छ । जसमा सम्भौता अनुसारको ब्याज मुल्य, छुट तथा थप शुल्क, पुजीकरण गर्न मिल्ने शुल्कहरु, कारोबार खर्च आदी समावेश भएको हुन्छ ।

३.१५ गैर वित्तीय सम्पत्तिको क्षयहास

बैंकले वित्तीय सम्पत्तिमा क्षयहासको संकेत छ वा छैन भनेर हरेक आर्थिक वर्षको अन्त्यमा मुल्याङ्कन गर्ने गर्दछ । यदि कुनै संकेत भए अथवा सम्पत्तिको वार्षिक क्षयहास परीक्षण गर्न आवश्यक भए, बैंकले सम्पत्तिको प्राप्त हुन सक्ने रकम अनुमान गर्दछ । सम्पत्तिको प्राप्त हुन सक्ने रकम त्यो हुन्छ जुन सम्पत्तिको वा नगद उत्पन्न एकाई (Cash Generating Unit) को उचित मुल्याबाट विक्री गर्नको लागि लाग्ने खर्च घटाएर आएको रकम वा सम्पत्तिको प्रयोगमा आउन सक्ने मुल्य मध्ये जुन बढी हुन्छ । जब सम्पत्तिको वा नगद उत्पन्न एकाईको किताबी मुल्य, प्राप्त हुन सक्ने रकम भन्दा धेरै हुन्छ, सो सम्पत्तिमा क्षयहास भएको मानिन्छ र यसको मुल्याङ्कन प्राप्त हुन सक्ने रकम सम्म घटाइन्छ ।

प्रयोगमा आउन सक्ने मुल्य निर्धारण गर्दा अनुमानित भविष्यका नगद प्रवाहहरुलाई वर्तमान मुल्यमा करअधिको दर प्रयोग गरी डिस्काउन्ट (Discount) गरिन्छ जसले

Fees and commissions are integral part of the effective interest of the Loans & Advances. These include origination fees or other yield enhancing fees.

c) Other operating Income

The Bank presents income other than those presented under interest income, fees and commission income under this heading. Dividend income received from equity shares is also recognized as other operating income in the books when the bank's right to receive the dividend is established.

d) Net Trading Income

Net trading income comprises gains less losses related to trading assets and liabilities, and includes all realised and unrealised fair value changes, interest, dividends and foreign exchange differences.

e) Net Income from Other Financial Instrument at Fair Value Through Profit or Loss

At initial recognition, the bank may choose to designate certain financial assets and liabilities as being held at fair value through profit or loss (the fair value option). Realised and unrealised gains and losses on these instruments are reported through net trading income.

3.14 Interest Expense

Interest expense should be measured using the Effective Interest Method for financial and debt instruments not classified as FVTPL. Interest expense is determined in a similar way to interest income, with interest expense incorporating contractual interest due, premiums or discounts and any capitalizable fees and transaction costs such as origination fees or costs.

3.15 Impairment of non-financial assets

The Bank assesses at each reporting date whether there is an indication that an asset may be impaired. If any indication exists, or when annual impairment testing for an asset is required, the Bank estimates the asset's recoverable amount. An asset's recoverable amount is the higher of an asset's fair value of the Cash Generating Unit's (CGU) less costs to sell and its value in use. Where the carrying amount of an asset or CGU exceeds its recoverable amount, the asset is considered impaired and is written down to its recoverable amount.

In assessing value in use, the estimated future cash flows are discounted to their present value using a pre-tax discount rate that reflects current market assessments of

पैसाको समय मुल्य (Time Value Of Money) र सम्पत्तिको निर्दिष्ट जोखिमको वर्तमान बजार मुल्याङ्कनलाई प्रतिबिम्बित गर्दछ । उचित मुल्य र विक्रि लागतको निर्धारण उपयुक्त मुल्याङ्कन मोडेल प्रयोग गरी तय गरिन्छ ।

विस्तृत टिप्पणी

प्रतिवेदन अवधिमा बैंकको गैर वित्तीय सम्पत्तिको क्षयह्रास खर्च छैन ।

३.१६ कर्मचारी लाभ

कर्मचारी लाभमा संस्थालाई कर्मचारीले सेवा दिए वापत संस्थाले प्रदान गरिने विभिन्न प्रकारका प्रतिफल अथवा सेवाबाट निवृत्त कर्मचारीलाई दिइने सबै प्रकारको सुविधा समावेश भएको हुन्छ ।

बैंकले आफ्नो कर्मचारी सेवा विनियामावलीको आधारमा कर्मचारीको सञ्चय कोष र अन्य अवकाश लाभ योजनाहरू जस्तै उपदान, संचित विदा वापतको भुक्तानीका लागि परिभाषित योगदान योजना संचालन गर्दछ ।

परिभाषित योगदान योजनाको लागि, बैंकले सार्वजनिक रूपमा संचालित सञ्चय कोष योजनामा अनिवार्य रूपमा योगदान (contribute) गरेको छ र त्यस्तो रकमलाई संचालन खर्चमा खर्च देखाएको छ । बैंकले एकपटक योगदान गरिसके पश्चात् थप भुक्तानी गर्ने दायित्व रहदैन ।

अवकाश लाभको लागि वित्तीय विवरणमा देखाइएको दायित्व Actuarial Valuation बाट अनुमान गरिएको हुन्छ ।

बैंकको कर्मचारी सेवा विनियामावली अनुसार बैंकले आफ्नो कर्मचारीलाई विभिन्न ऋण तथा सापटी जस्तै आवास कर्जा र सवारी कर्जा दिएको हुन्छ । कर्मचारी ऋणलाई प्रभावी ब्याजदरको प्रयोग गरी Amortized लागतमा मापन गरिएको छ, जुन अनुसूची ४.७ ऋण तथा सापटीमा प्रस्तुत गरिएको छ । Amortized नगरिएको कर्मचारी लाभ ऋणको कितावी मुल्य र बजारदरको आधारमा डिस्काउन्ट गरिएको ऋण रकमको फरक रकम हो । Amortized गरिएको रकम ऋणको शुरुको र अन्तिम रकमको वर्तमान मुल्यको फरक रकम हो ।

३.१६.१ अवकाश सुविधा

३.१६.१.१ परिभाषित योगदान योजना

नेपाल लेखामान-१९ अनुसार परिभाषित योगदान योजना भनेको अवकाश लाभ योजना हो जसमा निश्चित रकमको योगदान छुट्टै बैंकमा (a fund) भुक्तान गरिएको हुन्छ र यदि fund मा कर्मचारीलाई भुक्तानी गर्नको लागि पर्याप्त सम्पत्ती नभएमा बैंकमा कुनै किसिमको कानूनी तथा व्यवहारिक दायित्व रहदैन ।

संस्थाद्वारा परिभाषित योगदान योजनालाई भुक्तानी गर्नुपर्ने रकम कर्मचारीले बैंकमा प्रदान गर्ने सेवाको अनुपातमा हुने

the time value of money and the risks specific to the asset, in determining fair value less costs to sell, an appropriate valuation model is used.

Explanatory Notes

The Bank does not have impairment expense in the reporting period.

3.16 Employee Benefits

Employee benefits includes all forms of consideration given by an entity in exchange for service rendered by employees or for the termination of employment.

The Bank operates a defined contribution plans as provident fund contribution of its employees and other post-employment benefit plans for the accumulated leave encashment under its Staff Service Bylaw.

For defined contribution plans, the Bank pays contributions to the publicly administered provident fund plans on a mandatory basis, and such amounts are charged to operating expenses. The Bank has no further payment obligations once the contributions have been paid.

For other post-employment benefit, the liability recognized in the financial statements is the obligations estimated on the basis of the actuarial valuation.

The bank provides various loans and advances to the staff as per the Staff Service Bylaw of the bank. The various loans and advances provided are Home loan and Vehicle loan. Staff loan is measured at amortized cost using effective interest rate method and presented in loans and advances under schedule 4.7. Unamortized staff benefit is the difference between the value of loan at carrying amount and present value of staff loan discounted at market rate. Amortization of such staff loan is the difference between opening and closing present value of loan.

3.16.1 Post-employment benefits

3.16.1.1 Defined Contribution Plans

A defined contribution plan is a post-employment benefit plan under which the Bank pays fixed contribution into a separate Bank (a fund) and will have no legal or constructive obligation to pay further contributions if the fund does not hold sufficient assets to pay all employee benefits relating to employee services in the current and prior periods, as defined in Nepal Accounting Standards – NAS 19 (Employee Benefits).

The contribution payable by the employer to a defined contribution plan is in proportion to the services rendered

गर्दछ र सो योगदान तिर्नुपर्ने दायित्वमा परिणत हुनासाथ “कर्मचारी खर्च” मा लेखाङ्कन गरिएको हुन्छ । भुक्तानी नभएको योगदानलाई दायित्वका रूपमा “अन्य दायित्वमा” मा लेखाङ्कन गरिएको छ ।

यस बैंकले प्रत्येक कर्मचारीको हकमा खाई-पाई आएको तलबको दश प्रतिशतका हिसाबले कर्मचारी संचय कोषमा योगदान स्वरूप भुक्तानी गरेको छ । उक्त खर्चलाई नेपाल लेखामान-१९ अनुसार परिभाषित योगदान योजना स्वरूप पहिचान गरिएको छ ।

श्रम ऐन, २०७४ बमोजिम उपदान वापतको दायित्व निश्चित भएकोले कर्मचारीको आधारभूत तलबको ८.३३% ले गणना गरेको रकम परिभाषित योगदान योजना मानी उपदान खर्च लेखी व्यवस्था गरिएको छ ।

३.१६.१.२ परिभाषित सुविधा योजना

परिभाषित सुविधा योजना भनेको परिभाषित योगदान योजना बाहेकको अवकाश लाभ योजना हो । परिभाषित सुविधा योजनाको सम्बन्धमा बैंकको खुद दायित्व कर्मचारीहरूले वर्तमान तथा विगतका अवधिमा उनीहरूको सेवावापत आर्जन गरेको भविष्यमा पाउने सुविधा रकम अनुमान गरी हरेक योजनाको निमित्त छुट्टै गणना गरिन्छ । सो सुविधा रकमलाई डिस्काउन्ट (discounting) गरी वर्तमान मुल्य निर्धारण गरी त्यसबाट खर्च लेखाङ्कन नगरिएको विगतको सेवा लागत (unrecognized past service costs) र योजना सम्पत्ती (plan assets) को उचित मुल्य घटाईन्छ ।

बैंकले परिभाषित सुविधा योजनाबाट सिर्जना हुने सबै एक्चुरियल (actuarial) लाभ तथा नोक्सानी स्थगन कर घटाएर तुरुन्तै अन्य विस्तृत आम्दानीमा र परिभाषित सुविधा योजनासंग सम्बन्धित सबै खर्चहरू नाफा वा नोक्सान हिसाबमा लेखाङ्कन गर्दछ ।

बैंकले परिभाषित सुविधा योजनाको curtailment वा settlement हुँदा लाभ तथा नोक्सानी लेखाङ्कन गर्छ । सो लाभ तथा नोक्सानीमा परिणामस्वरूप योजना सम्पत्ती (plan assets) को उचित मुल्यमा हुने परिवर्तन, परिभाषित सुविधा दायित्वको वर्तमान मुल्यमा हुने परिवर्तन, सम्बन्धित एक्चुरियल (actuarial) लाभ तथा नोक्सानी र पहिले खर्च लेखाङ्कन नगरिएको विगतको सेवा लागत समावेश हुन्छन् ।

३.१६.१.३ अन्य कर्मचारी अवकाश सुविधा

क. अन्य दीर्घकालीन कर्मचारी सुविधा

अन्य दीर्घकालीन कर्मचारी सुविधा भन्नाले छोटो अवधी बाहेकका तथा रोजगार पश्चात् प्राप्त हुने सुविधा भन्ने बुझिन्छ । यसरी बैंकले नेपाल लेखामान-१९ अनुसार बैंकको विदा वापतको भुक्तानी योजनालाई अन्य दीर्घकालीन कर्मचारी सुविधामा समावेश गरेको छ ।

ख. खपत नभएको संचित बिदा

बैंकले प्रतिवेदन मिति भन्दा एक वर्ष पछि मात्रै उपयोग

to Bank by the employees and is recorded as an expense under ‘Personnel expense’ as and when they become due. Unpaid contribution is recorded as a liability under ‘Other Liabilities’.

Bank contributed 10% of the basic salary of each employee to the Employees’ Provident Fund (EPF). The above expenses are identified as contributions to ‘Defined Contribution Plans’ as defined in NAS- 19 (Employee Benefits).

The Gratuity Liability of 8.33% on Basic Salary of staff is computed as per Labour Act, 2074 and provided accordingly treating it as defined contribution plan as the contribution is fixed.

3.16.1.2 Defined Benefit Plans

A defined benefit plan is a post-employment benefit plan other than a defined contribution plan. The Bank’s net obligation in respect of defined benefit plans is calculated separately for each plan by estimating the amount of future benefit that employees have earned in return for their service in the current and prior periods. That benefit is discounted to determine its present value. Any unrecognized past service costs and the fair value of any plan assets are deducted.

The Bank recognizes all actuarial gains and losses net of deferred tax arising from defined benefit plans immediately in other comprehensive income and all expenses related to defined benefit plans in employee benefit expense in profit or loss.

The Bank recognizes gains and losses on the curtailment or settlement of a defined benefit plan when the curtailment or settlement occurs. The gain or loss on curtailment or settlement comprises any resulting change in the fair value of plan assets, any change in the present value of the defined benefit obligation, any related actuarial gains and losses and any past service cost that had not previously been recognized.

3.16.1.3 Other Post Employment benefit plans

a. Other long-term employee benefits

Other long-term employee benefits are all employee benefits other than short term employee benefits, post-employment benefits. Accordingly, leave encashment plan of the Bank has been considered as Other Long-Term Employee Benefits as per Nepal Accounting Standards, NAS-19 (Employee Benefits).

b. Unutilized Accumulated Leave

Bank’s liability towards the accumulated leave which is

हुने संचित विदाबापतको दायित्वलाई अन्य दीर्घकालीन कर्मचारी सुविधा अन्तर्गतको दायित्व मानिएको छ ।

कर्मचारीहरूले यस वर्ष र विगतका वर्षहरूमा प्रदान गरेका सेवा बापत भविष्यमा पाउने सुविधाहरूलाई अहिलेको मुल्यमा रूपान्तरण गरेर बैंकको प्रयोग नगरिएको संचित विदा तर्फको दायित्व निर्धारण गरिन्छ । यसको लागि discount rate सरकारी bond मा प्राप्त हुने Yield to Maturity (YTM) को आधारमा वा यस्तै खाले decrement (adjusted estimated term of liabilities) को निर्धारण गरिन्छ ।

यसको गणना Projected Unit Credit Method द्वारा गरिन्छ । प्रयोग नगरिएको संचित विदा तथा अनुदानको गणनामा देखिएको खुद थपघट रकम जुन वर्ष उक्त दायित्व सिर्जना भएको हो त्यहि वर्षको नाफा वा नोक्सान विवरणमा कर्मचारी खर्च अन्तर्गत पहिचान राखिन्छ ।

विस्तृत टिप्पणी

अनुसूची ४.३६ मा देखाइएको कर्मचारी सुविधामा नेपाल राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकलाई जारी गरिएको परिपत्र बमोजिम टिप्पणी ३.२० 'कर्मचारी बोनस दायित्व' मा देखाइए अनुसार गणना गरिएको बोनस व्यवस्था समेत समावेश छ ।

अन्य अवकाश सुविधा तथा कर्मचारीको दीर्घकालीन सुविधासंग सम्बन्धित actuarial अनुमानहरू अनुसूची ४.२३ मा देखाइएको छ ।

Amortized Staff Loan कर्मचारी ऋण सापटीको गणना गर्दा प्रयोग भएका विभिन्न metrics हरू तल देखाइएको छः
कुल कर्मचारी ऋण : रु. १२६,३९२,०१७
Unamortised कर्मचारी सुविधा : रु. ६,७०७,३३७
Amortised कर्मचारी ऋण : रु. ११९,६८४,६८०

विवरण	आवास कर्जा	गाडी कर्जा	अधित्क
वास्तविक औसत अवधि (वर्ष)	२०.९५	७.००	४.००
बाँकी औसत म्याद (वर्ष)	१९.५३	४.९८	३.५१
ब्याज दर प्रतिशत	६%	६%	६%
बजार दर प्रतिशत	७%	७%	७%

कर्मचारीले आर्थिक वर्षमा वास्तविक उपयोग गरेको कर्जा र कममा फरक ब्याजदर १% (अर्थात् बजार दर ७% मा ६% कम) ले गणना गरी कर्मचारीलाई प्रदान गरिएको कर्जामा सहूलियत ब्याजदरको कारण कर्मचारीले पाउने लाभको गणना गरिएको छ ।

३.१७ अन्य संचालन खर्चहरू:

३.१७.१ संचालन लिज खर्च:

नेपाल लेखामान-१९ को हरफ ३३ अनुसार संचालन लिज अन्तर्गत गरिएका भुक्तानीहरूलाई नाफा वा नोक्सान विवरणमा लिज अवधि भर Straight line basis मा पहिचान गरिएको छ ।

expected to be utilized beyond one year from the end of the reporting period is treated as other long-term employee benefits.

Bank's net obligation towards unutilized accumulated leave is calculated by discounting the amount of future benefit that employees have earned in return for their service in the current and prior periods to determine the present value of such benefits. The Discount Rate is based on Yield to Maturity (YTM) available on Government bonds having similar term to decrement-adjusted estimated term of liabilities.

The calculation is performed using the Projected Unit Credit method. Net change in liability for unutilized accumulated leave including any actuarial gain and loss are recognized in the Statement of Profit or Loss under 'Personnel Expenses' in the period in which they arise.

Explanatory Notes

Employee benefit reported under schedule 4.36 includes provision for bonus calculated as mentioned in 3.20 Employee Bonus Payable as per the NRB circular.

Other post-employment benefit and actuarial assumptions etc. related with long term employee benefits has been presented under schedule 4.23.

The various metrics used for calculation of amortized staff loan is presented below.

Total Staff Loan (NPR)	126,392,017
Unamortized staff benefits (NPR)	6,707,337
Amortized Staff Loan (NPR)	119,684,680

Particulars	Home Loan	Auto Loan	Overdraft
Original Average Tenure (Yrs)	20.95	7.00	4.00
Remaining Average Tenure (Yrs)	19.53	4.98	3.51
Interest Rate %	6%	6%	6%
Market Rate %	7%	7%	7%

The staff benefit to the Staffs due to concessional interest rate on Staff Loan is determined by applying the differential interest rate 1% (i.e. 7% less 6%) on Actual staff loan utilized by respective staffs during the financial year.

3.17 Other Operating expenses

3.17.1 Operating Lease Expense

Payments made under operating lease are recognized in profit or loss on straight line basis over the term of the lease in accordance with Para 33 of NAS 17.

विस्तृत टिप्पणी

संचालन लिज खर्च अनुसूची ४.३७ अन्य संचालन खर्चमा देखाइएको छ ।

३.१७.२ पूर्व-संचालन खर्च

बैंकले सम्पूर्ण पूर्व-संचालन खर्चहरू संचालनको प्रथम आर्थिक वर्षमा नै खर्च लेखिसकेको छ ।

३.१८ आयकर

आयकर खर्चमा यस वर्षको कर, स्थगन कर समावेश भएको हुन्छ । इन्क्वीटीमा र अन्य विस्तृत आम्दानीमा सोभै पहिचान गरिएको बाहेक चालु कर र स्थगन कर नाफा वा नोक्सान विवरणमा पहिचान गरिएको छ ।

क) चालु कर

चालु कर चालु आर्थिक वर्षमा आर्जन गरेको मुनाफामा प्रतिवेदनको मितिमा लागु हुने कानूनी करको दरको आधारमा अनुमानित तिर्नुपर्ने कर वा असुलि गर्नुपर्ने कर रकम र विगतका वर्षहरूको तिर्नुबाकी कर समायोजन रकम रहेको छ । चालु करमा लाभांश घोषणा गर्दाको अवस्थामा सृजनाहुने कर दायित्व समेत समावेश हुन्छ ।

ख) स्थगन कर

स्थगन कर सम्पत्ती तथा दायित्वको किताबी मुल्य र कर प्रयोजनको लागि प्रयोग भएको रकमको अस्थायी फरक रकमको आधारमा पहिचान गरिन्छ । स्थगन करको निर्धारण प्रतिवेदनको मितिमा बैकलाई लागु हुने करको दरको आधारमा गरिन्छ जुनबेला सम्बन्धित स्थगन कर सम्पत्ती बेचिन्छ वा स्थगन कर दायित्व मिलान गरिन्छ भन्ने अनुमान गरिएको हुन्छ ।

स्थगन कर सम्पत्ती त्यस वखत पहिचान गरिएको हुन्छ जब भविष्यमा करयोग्य मुनाफा प्राप्त हुने सम्भावना रहन्छ र अस्थायी फरकको उपयोग गर्न सकिन्छ ।

३.१९ शेयर पूँजी र जगेडा

बैंकले उपकरणको करार सम्झौतामा उल्लेख भए बमोजिम पूँजी उपकरणलाई इन्क्विटी उपकरण र वित्तीय दायित्वमा वर्गीकरण गरेको छ । इन्क्विटीलाई संस्थाको सबै सम्पत्तीमा सबै दायित्व घटाइसके पछिको अन्तिम चासोको रूपमा परिभाषित गरिएको छ । साधारण शेयरहरूलाई बैंकको इन्क्विटीमा वर्गीकरण गरिएको छ र तिनीहरूलाई गरिएको वितरणलाई इन्क्विटी परिवर्तन विवरणमा देखाइएको छ ।

३.२० कर्मचारी बोनस दायित्व

नेपाल राष्ट्र बैंकबाट पूर्वाधार विकास बैकलाई जारी गरिएको परिपत्र नं. २ बमोजिम बैंकले यस वर्ष निक्षेपबाट प्राप्त ब्याज आम्दानी बाहेकको आम्दानीबाट सो आम्दानी र कुल आम्दानीको अनुपातमा खर्चहरू घटाई हुन आउने खुद नाफाबाट देहायबमोजिम रु. १३,९९९,३९३.५० बोनस व्यवस्था गरेको छ ।

Explanatory Notes

Operating lease expenses is shown in schedule 4.37 under other operating expenses.

3.17.2 Pre-operating Expense:

The Bank expensed off Pre-operating Expenses in the first year of its operation as and when incurred.

3.18 Income Tax

Tax expense comprises current and deferred tax. Current tax and deferred tax are recognised in profit or loss except to the extent that they relate to items recognised directly in equity or in other comprehensive income.

a) Current Tax

Current tax is the expected tax payable or recoverable on the taxable income or loss for the year, using tax rates enacted or substantively enacted at the reporting date, and any adjustment to tax payable in respect of previous years. Current tax payable also includes any tax liability arising from the declaration of dividends.

b) Deferred Tax

Deferred tax is recognised in respect of temporary differences between the carrying amounts of assets and liabilities for financial reporting purposes and the amounts used for taxation purposes. Deferred income tax is determined using tax rate applicable to the Bank as at the reporting date which is expected to apply when the related deferred income tax asset is realized or the deferred income tax liability is settled.

Deferred tax assets are recognized where it is probable that future taxable profit will be available against which the temporary differences can be utilized.

3.19 Share Capital and Reserves

The Bank classifies the capital instruments as equity instruments or financial liabilities in accordance with the substance with the contractual terms of the instruments. Equity is defined as residual interest in total assets of an entity after deducting all its liabilities. Common shares are classified as equity of the Bank and distributions thereon are presented in statement of changes in equity.

3.20 Employee Bonus Payable

Based on the Circular 02 issued by Nepal Rastra Bank to Infrastructure Development Banks, the bank has recognized Employee Bonus Payable in the current year on account of Bonus provision amounting NPR 13,919,313.50 by deducting expenses in the proportion of Income other than Interest Income from Placements to Total Income from Income other than Interest Income from Placements as detailed below:

(रकम रु.)

विवरण	जम्मा	निक्षेपबाट ब्याज आम्दानी	अन्य आम्दानी
आम्दानी	रकम	रकम	रकम
ब्याज आम्दानी	१,३६२,९७३,४२३	१,२१९,१०३,७७४	१४३,८६९,६४९
शुल्क तथा कमिशन आम्दानी	१,९७६,२१३	-	१,९७६,२१३
कर्जा तथा अन्य सम्पत्तीमा नोक्सानी फिर्ता	४,९५१,७९६	-	४,९५१,७९६
गैर संचालन आम्दानी	७,४२५,९४५	-	७,४२५,९४५
कुल आम्दानी	१,३७७,३२७,३७७	१,२१९,१०३,७७४	१५८,२२३,६०३
आम्दानीको अनुपात	१००%	८८.५१%	११.४९%

खर्च	रकम	रकम	रकम
ब्याज खर्च	२७,०६३,९८८	२३,९५४,९५१	३,१०९,०३७
शुल्क तथा कमिशन खर्च	४२,०३५	३७,२०६	४,८२९
कर्जा तथा अन्य सम्पत्तीमा नोक्सानी व्यवस्था/(फिर्ता)	२१,७७५,६२४	१९,२७४,१००	२,५०१,५२४
कर्मचारी खर्च	६९,८६३,०७७	६९,८३७,३९८	८,०२५,६७९
अन्य संचालन खर्च	३१,२७२,५३३	२७,६८०,०३०	३,५९२,५०३
ह्रास कटौत तथा क्षय ह्रास	१५,६४१,८७४	१३,८४४,९७८	१,७९६,८९६
गैर संचालन खर्च	-	-	-
कुल खर्च	१६५,६५९,१३१	१४६,६२८,६६३	१९,०३०,४६८
बोनस र आयकर अघिको नाफा	१,२११,६६८,२४५	१,०७२,४७५,११०	१३९,१९३,१३५
कर्मचारी बोनस १०%	१२१,१६६,८२५	१०७,२४७,५११	१३,९१९,३१३

Amount (In NPR)

Particulars	Total	Income from Placements	Other Income
Income	Amount	Amount	Amount
Interest income	1,362,973,423	1,219,103,774	143,869,649
Fee and commission income	1,976,213	-	1,976,213
Impairment reversal for loans and other losses	4,951,796	-	4,951,796
Non operating income	7,425,945	-	7,425,945
Total Income	1,377,327,377	1,219,103,774	158,223,603
Proportion of Income	100%	88.51%	11.49%

Expenses	Amount	Amount	Amount
Interest expense	27,063,988	23,954,951	3,109,037
Fee and commission expense	42,035	37,206	4,829
Impairment charge for loans and other losses	21,775,624	19,274,100	2,501,524
Personnel expenses	69,863,077	61,837,398	8,025,679
Other operating expenses	31,272,533	27,680,030	3,592,503
Depreciation & Amortisation	15,641,874	13,844,978	1,796,896
Non operating expense	-	-	-
Total Expenses	165,659,131	146,628,663	19,030,468
Profit Before Bonus & Tax	1,211,668,245	1,072,475,110	139,193,135
Staff Bonus 10%	121,166,825	107,247,511	13,919,313

३.२१ प्रति शेयर आमदानी

बैंकले आफ्नो साधारण शेयरधनीहरूको लागि आधारभुत प्रति शेयर आमदानी तथा घुलित प्रति शेयर आमदानी प्रस्तुत गरेको छ । आधारभुत प्रति शेयर आमदानी साधारण शेयर धनीको हिस्साको नाफा वा नोक्सानलाई प्रतिवेदनको अवधिमा बाँकी साधारण शेयर संख्याको भारित औसत संख्याले भाग गरी गणना गरिन्छ । घुलित प्रति शेयर आमदानी साधारण शेयरमा परिणत हुन सक्ने सम्भावनाहरूको असर समायोजन गरी साधारण शेयरधनीको हिस्साको नाफा वा नोक्सानलाई प्रतिवेदनको अवधिमा बाँकी साधारण शेयर संख्याको भारित औसत संख्याले भाग गरेर गणना गरिन्छ ।

४. खुलासा तथा थप जानकारीहरू

४.१ जोखिम व्यवस्थापन

यस बैंकले छुट्टै जोखिम व्यवस्थापन विभागको व्यवस्था गरेको छ, जसले दैनिक व्यवसाय संचालनका साथै आवधिक आधारमा उत्पन्न हुने समग्र जोखिमको निरीक्षण गर्दछ र त्यसको नतिजा उच्च व्यवस्थापन, जोखिम व्यवस्थापन समिति र संचालक समितिमा प्रस्तुत गरिन्छ । सो प्रतिवेदनमाथि छलफल पश्चात् व्यवस्थापनलाई आवश्यक निर्देशनहरू जारी हुन्छ ।

(क) जोखिम व्यवस्थापन समिति

संस्थागत सुशासनको सम्बन्धमा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम संचालक समितिले स्पष्ट कायदेशि सहित संचालक समेत सहभागी हुने गरी जोखिम व्यवस्थापन समिति गठन गरेको छ । सो समिति गैर कार्यकारी संचालक संयोजक हुने गरी, लेखापरिक्षण समितिका संयोजक, जोखिम विभाग प्रमुख र उपमहाप्रबन्धक - जोखिम र संचालन सदस्य रहने गरी गठन गरिएको छ । समितिको बैठक प्रत्येक तीन महिनामा एक पटक बस्ने गरेको छ । समितिले कर्जा, बजार, प्रतिष्ठा, पूँजी र तरलता, परिचालनसंग सम्बन्धित, वित्तीय अपराध र सूचना तथा साइबर सुरक्षा जोखिम आदिसंग सम्बन्धित जोखिमहरूको निरीक्षण र समिक्षा गर्दछ । जोखिम व्यवस्थापन समितिले हाम्रो पोर्टफोलियो प्रवृत्ति, नीति र मापदण्ड, दवाव परीक्षण, तरलता र पूँजी पर्याप्तता सहित जोखिम व्यवस्थापनसंग सम्बन्धित आवधिक रिपोर्टहरू प्राप्त गर्दछ । साथै यसको कायदेशिमा पर्ने गतिविधिसंग सम्बन्धित कुनैपनि जानकारी खोज्ने र समीक्षा गर्ने अधिकार यस समितिलाई दिइएको छ ।

रणनीतिक तहमा संचालक समितिले जोखिम बहन गर्दछ । जोखिम व्यवस्थापन समितिको भूमिका भनेको जोखिम सम्बन्धी क्षेत्रको गहिरो अध्ययन गरी त्यसको समीक्षा गर्ने र सल्लाह दिने रहेको छ । जसले गर्दा संचालक समितिलाई यसको अन्तिम जोखिम बहनकर्ताको भूमिका निर्वाह गर्न सहयोग पुग्दछ ।

(ख) जोखिम संयन्त्र

प्रभावकारी जोखिम व्यवस्थापन हाम्रा सबै सरोकारवालाहरूको लागि स्थिर र दिगो कार्यसम्पादनको लागि अत्यावश्यक रहेको छ । त्यसैले जोखिम व्यवस्थापन बैंकको वित्तीय र संचालन कार्यसम्पादनको केन्द्रिय अंश बनेको छ । बैंकले

3.21 Earnings per share

The Bank presents basic and diluted earnings per share (EPS) data for its ordinary shares. Basic EPS is calculated by dividing the profit or loss attributable to ordinary shareholders of the Bank by the weighted average number of ordinary shares outstanding during the period. Diluted EPS is determined by adjusting the profit or loss attributable to ordinary shareholders and the weighted average number of ordinary shares outstanding for the effects of all dilutive potential ordinary shares.

4. Disclosures & Additional Information

4.1 Risk Management

The Bank has set up a separate Risk Management Department (RMD) which oversees overall risk that arise out of daily business operation as well as on periodic basis and are put to the oversight of Senior Management, Risk Management Committee and the Board to discuss the reports thereon and issue instructions as appropriate.

i) Risk Management Committee

Under Nepal Rastra Bank Directive on Corporate Governance, the Board has established a Board level Risk Management Committee with clear terms of reference, co-ordinated by a Non-executive Director, where Co-ordinator of Audit Committee, Head of Risk Department and Deputy General Manager (DGM)- Risk & Operations are the other members. The Committee meets once in every three months. The Committee oversees and reviews the fundamental prudential risks including credit, market, reputational, capital and liquidity, operational including conduct, financial crime and information and cyber security risk, etc. The Risk Management Committee receives periodic reports on risk management, including our portfolio trends, policies and standards, stress testing, liquidity and capital adequacy, and is authorised to seek and review any information relating to an activity within its terms of reference.

At the strategic level, Risk is clearly owned by the Board. The Risk Management Committee's role is to review and advise, diving deeply into risk issues, so that the Board is well placed to perform its role as the ultimate owner of risk appetite.

ii) Risk Governance

Effective Risk management is essential to consistent and sustainable performance for all of our stakeholders and is therefore a central part of the Bank's financial and operational performance. The Bank adds value to clients and therefore

जोखिम लिने र त्यसको उचित व्यवस्थापन गरी सेयर धनीहरूलाई प्रतिफल दिनुका साथै ग्राहक र आफू संचालित हुने समाजमा योगदान प्रदान गर्दछ ।

बैंकले अपनाएको जोखिम व्यवस्थापन नीतिले एक स्पष्ट कार्यविभाजनका साथ जोखिम व्यवस्थापन संस्कृति र स्पष्ट नियन्त्रण कार्यनिर्धारण गर्दछ । यसले सम्पूर्ण बैंकमा जोखिम व्यवस्थापनको लागि आवश्यक सिद्धान्त र मापदण्डहरू तय गर्दछ ।

बैंकले संस्थागत तहको जोखिम व्यवस्थापन गर्दा जोखिम वहन क्षमताको परिधिमा रही अन्तर्निहित रणनीति र व्यवसायिक पद्धति मार्फत जोखिमपछिको समायोजित प्रतिफललाई उच्च बनाउने गरी गर्दछ । बैंकले आफ्नो आम्दानी वृद्धि र उच्च प्रतिफल आय प्राप्त गर्नको लागि जोखिम वहन गर्न सकिने परिधि तथा जोखिम व्यवस्थापनको परिपालनामा कुनै सम्झौता गर्ने छैन ।

बैंकको मुख्य जोखिम सम्बन्धी प्राथमिकताहरू: जोखिम व्यवस्थापन संस्कृतिलाई सुदृढ पार्ने, सूचना र साइबर सुरक्षाको व्यवस्था र सुधार गर्ने, वित्तीय अपराध जोखिमको व्यवस्थापन, आचरण वातावरण सुदृढ पार्ने, अनुपालना पुर्वाधार सुदृढ गर्ने तथा क्षमता र प्रभावकारितामा सुधार गर्ने रहेका छन् ।

बैंकले जोखिम व्यवस्थापन संस्कृतिलाई प्रवर्धन गर्न निश्चित सिद्धान्तहरूको प्रयोग गर्दछ । बैंकले अनुसरण गरेको जोखिम व्यवस्थाको सिद्धान्तहरू देहाय बमोजिम रहेको छन् :

- जोखिम तथा प्रतिफलको संतुलन
- व्यवसायिक आचरण : कानून र नियमहरूको मर्म र अक्षरस पालना गर्दै ग्राहक, लगानीकर्ता र बजारको लागि राम्रो नतिजा प्राप्त गर्ने प्रयासमा बैंक संचालित हुन्छ जुन कुरा हाम्रो आचरणको माध्यमबाट प्रस्तुत गर्दछौ ।
- जिम्मेवारी र उत्तरदायित्व : जोखिम वहन गर्ने कार्य अनुशासित र ध्यानपूर्वक गरिएको भन्ने एकिकर्तु, विशेष गरेर व्यवसायिक जोखिम व्यवस्थापन संयन्त्र बमोजिम जोखिम वहन क्षमता सीमाहरू भित्र रहेको, अख्तियारीको क्षेत्रभित्र रहेर जोखिम लिएको तथा ती जोखिमहरू पारदर्शी, नियन्त्रित र प्रतिवेदन पेश गर्नु रहेको छ ।
- अनुमान: ठूला जोखिमहरूको पूर्वानुमान गर्ने, प्रतिकूल नतिजा आउने घटनाहरूबाट पाठहरू सिक्ने र ज्ञात जोखिमहरूप्रति सजगता जगाउने ।
- प्रतिस्पर्धी लाभ: दक्ष र प्रभावकारी जोखिम व्यवस्थापन र नियन्त्रणको माध्यमबाट प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्ने ।

बैंकको जोखिम वहन क्षमता निर्धारण गर्ने र जोखिमको दक्ष र प्रभावकारी व्यवस्थापनको अन्तिम उत्तरदायित्व सञ्चालक समितिमा रहेको हुन्छ ।

सञ्चालक समितिले तोकेको अख्तियारीमा रही कर्जा जोखिम, बजार जोखिम, संचालन जोखिम, प्रतिष्ठित जोखिम, देश जोखिम, वित्तीय अपराध जोखिम, सूचना र साइबर सुरक्षा

the communities in which it operates, generating returns for shareholders by taking and managing risks.

The Risk Management Policy adopted by the Bank sets out a refreshed risk culture and clear control framework, with sharper delineation of responsibilities. It sets out the principles and standards for risk management across the bank.

The bank manages enterprise wide risks that are inherent in its strategy and business model, with the objectives of maximizing risk-adjusted returns while remaining within its risk appetite. The Bank will not compromise adherence to its risk appetite in order to pursue revenue growth or higher returns.

The Bank's key risk priorities are: strengthen the risk culture, manage and improve information and cyber security, manage financial crime risk, strengthen our conduct environment, enhance our compliance infrastructure and improve our efficiency and effectiveness.

The Bank uses a set of principles that describe its risk management culture, on a sustainable basis. The principles of risk management followed by the Bank include:

- Balancing risk and return.
- Conduct of business: seeking to achieve good outcomes for clients, investors and the market in which the bank operates, while abiding by the spirit and letter of laws and regulations and demonstrating that we are here for good through our conduct.
- Responsibility and Accountability: Ensuring that risk taking is disciplined and focused, particularly within area of authority, and that risk taking is transparent, controlled and reported in line with the Enterprise Risk Management Framework, within risk appetite boundaries and where there is appropriate infrastructure and resource.
- Anticipation: Anticipating material future risks, learning lessons from events producing adverse outcomes and ensuring awareness of known risks
- Competitive advantage: Achieving competitive advantage through efficient and effective risk management and control

The ultimate responsibility for setting the bank's risk appetite and for the effective management of risk rests with the Board.

Acting within an authority delegated by the Board, The Risk Management Committee is responsible for the establishment

सम्बन्धी नीतिहरूको स्थापना, र अनुपालनको लागि जिम्मेवार जोखिम व्यवस्थापन समितिको रहेको हुन्छ। यो समिति प्रत्येक तीन महिनामा एक पटक बैठक बस्दछ र समग्र जोखिमको समीक्षा गर्दछ, जुन सञ्चालक समितिमा छलफलको लागि राखिन्छ। यसको उद्देश्य बैंकको व्यावसायिक रणनीतिमा सहयोग पुग्ने गरी समग्र बैंकको जोखिमको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्नु हो।

पूँजीको व्यवस्थापन र तरलता, पूँजीको पर्याप्तता र विदेशी विनिमय र व्याजदरको अवस्था र करको अवस्थाको व्यवस्थापन सहित वासलत व्यवस्थापनसँग सम्बन्धित नीतिहरूको निर्माण र अनुपालनको लागि जिम्मेवारी सम्पत्ति दायित्व समितिमा रहेको छ।

बैंकको समितिको संस्थागत संरचनाले जोखिम लिने अधिकार र जोखिम व्यवस्थापन नीतिहरू सञ्चालक समितिबाट तल विनियोजित गरी, ग्राहक व्यवसाय, उच्च व्यवस्थापन र समितिहरू मार्फत लागु भएको सुनिश्चित गर्नु रहेको छ। सारभूत जोखिम मुद्दाहरूको बारेमा जानकारी र नीतिहरू र मापदण्डहरूको पालना व्यवसाय, प्रशासनिक संरचना, उच्च व्यवस्थापन र समितिका माध्यमबाट जानकारी गराइएको हुन्छ।

(ग) आन्तरिक नियन्त्रण

रणनीति र उद्देश्यहरू हासिल गर्न बैंकमा उचित आन्तरिक नियन्त्रण प्रणाली रहेको छ भन्ने कुरा सुनिश्चित गर्ने जिम्मेवारी सञ्चालक समितिको रहेको हुन्छ। बैंकको विभिन्न कार्यहरूको विस्तार र विकासको क्रममा उचित नियन्त्रण संयन्त्र स्थापना गर्ने दृष्टिले हेर्नु पर्दछ जसले गर्दा लाभदायक व्यावसायिक अवसरहरू उच्च बनाउन, जोखिम हटाउन वा घटाउन सक्षम गर्दछ, कानून र नियमहरूको अनुपालन सुनिश्चित गर्न र बाह्य घटनाहरू सामना गर्न सक्षम बनाउदछ।

सञ्चालक समितिले जोखिम पहिचान, जोखिम मुल्याङ्कन, जोखिम न्युनीकरण र नियन्त्रण/अनुगमनको नीति र प्रक्रियाहरू नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप प्रभावकारी कार्यान्वयनमा ल्याएको छ।

कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीता सञ्चालक समिति, आन्तरिक लेखापरीक्षण समिति, व्यवस्थापन र आन्तरिक लेखापरिक्षकद्वारा नियमित समीक्षा गरिन्छ।

आन्तरिक लेखापरीक्षणले नीति/मापदण्डको पालनाको समीक्षाका साथै नियमित लेखापरीक्षण, विशेष लेखापरीक्षण, सूचना प्रणाली लेखापरीक्षण, गैर स्थलगत सुपरिवेक्षण, AML/CFT/KYC लेखापरिक्षणका साथै जोखिममा आधारित आन्तरिक लेखापरीक्षण मार्फत बैंकभर आन्तरिक नियन्त्रण संरचनाहरूको प्रभावकारिताको अनुगमन गर्दछ। लेखापरीक्षण टिप्पणीहरू तत्काल सुधारात्मक कारवाही शुरु गर्नका लागि प्रमुख कार्यकारी अधिकृत र व्यापार प्रमुखलाई रिपोर्ट गरिन्छ। आन्तरिक लेखापरीक्षण प्रतिवेदनहरू आवधिक रूपमा

of, and compliance with, policies relating to credit risk, market risk, operational risk, reputational risk, country risk, financial crime risk, information and cyber security risk. It meets once in every three months and reviews the overall risk, which is put to the Board for discussion. Its objective is to ensure the effective management of risks throughout the Bank in support of the Bank's Business Strategy.

The Assets and Liabilities Committee is responsible for the management of capital and establishment of, and compliance with, policies relating to balance sheet management, including management of liquidity, capital adequacy and foreign exchange and interest rate exposure and tax exposure.

The Bank's Committee Governance structure ensures that risk-taking authority and risk management policies are cascaded down from the Board to the appropriate functional, client business, senior management and committees. Information regarding material risk issues and compliance with policies and standards is communicated through the business, functional, senior management and committees.

iii) Internal Control

The Board is responsible for ensuring the Bank has appropriate internal control framework in place that supports the achievement of the strategies and objectives. The various functions of the Bank should be looked upon with a view to establish a proper control mechanism is in place during expansion and growth which enables it to maximize profitable business opportunities, avoid or reduce risks which can cause loss or reputational damage, ensure compliance with applicable laws and regulations and enhance resilience to external events.

The Board has set policies and procedures of risk identification, risk evaluation, risk mitigation and control/monitoring, in line with the NRB directives has effectively implemented the same at the Bank.

The effectiveness of the Company's internal control system is reviewed regularly by the Board, its Committees, Management and Internal Auditor.

The Internal Audit monitors compliance with policies/standards and the effectiveness of internal control structures across the Bank through regular audit, information system audit, Off Site review, AML/CFT/ KYC audit as well as Risk based Internal Audit (RBIA) approach. The audit observations are reported to the Chief Executive Officer and Business Heads for initiating immediate corrective measures. Internal Audit reports are periodically forwarded to the Audit Committee for review and the committee issues

लेखापरीक्षण समिति समक्ष समीक्षाका लागि पठाइन्छ र समितिले सम्बन्धित विभाग वा शाखाहरूमा सम्बन्धित मुद्दाहरूको आधारमा उपयुक्त सुधारात्मक निर्देशन दिने गर्दछ ।

४.१.१ कर्जा जोखिम

कर्जा जोखिम भनेको ऋणीले समझदारी बमोजिम कर्जा सर्तको पालना गर्न नसकेको कारणले गर्दा हुने सम्भावित नोक्सानी हो । बैंकले कर्जा जोखिम कर्जा प्रकार, ऋणीको वर्ग एवं व्यवसाय क्षेत्रको आधारमा विविधिकरण गर्ने सिद्धान्त अनुसार व्यवस्थापन गर्ने गरेको छ । ग्राहक/विकासकर्तालाई कर्जा दिने कुरा कर्जा स्वकृति कागजात/कर्जा निर्देशिकाले निर्दिष्ट गरिएको हुन्छ । निर्देशिकाले ऋणिलाई दिइने कर्जा, लेखा व्यवस्थापन, कर्जा प्रकार स्वकृति र अन्य कर्जा प्रकार सम्बन्धि मार्गदर्शन, कर्जा प्रक्रिया र पोर्टफोलियो मापदण्ड सम्बन्धी ढाँचा प्रदान गर्दछ ।

कर्जा कारोबारमा संलग्न कारोबारी र जोखिम मुल्यांकनकर्ताको विचमा स्पष्ट कार्यविभाजन गरिएको छ । सम्पूर्ण कर्जा जोखिम सिमाहरू कर्जा स्वकृति अख्तियारी कार्यविधीमा व्याख्या गरिए बमोजिम गर्ने गरिएको छ ।

कर्जा जोखिम व्यवस्थापनले कर्जा जोखिम मुल्यांकन र कर्जा स्वकृति, ठूलो ऋण र ऋण अधिकेन्द्रन, कर्जा अनुगमन, कर्जा जोखिम निराकरण र पोर्टफोलियो विश्लेषणलाई जनाउछ ।

४.१.२ सञ्चालन जोखिम

सञ्चालन जोखिम भनेको बैंकको आन्तरिक तथा बाह्य प्रक्रियाहरूको अपर्याप्तता, अदक्ष जनशक्ति वा बाह्य घटनाको असर (कानूनी जोखिम समेत) को कारणले हुने सम्भावित नोक्सानी हो । हामीले त्यसमा लाग्ने लागत फाईंदा सन्तुलनलाई विचार गरी सञ्चालन जोखिम घटाउने प्रयास गर्दछौं । सञ्चालन जोखिमको व्यवस्थापन एक नियमित संयन्त्रको माध्यमबाट गरिन्छ, जसले जोखिम पहिचान, मुल्यांकन, नियन्त्रण र अनुगमन गर्दछ ।

सञ्चालक समिति तहको जोखिम व्यवस्थापन समितिले समग्र बैंकको सञ्चालन जोखिमको निरीक्षण गर्दछ । जोखिम वहन गर्ने अधिकारीको यो सुनिश्चित गर्ने उत्तरदायित्व रहन्छ की कार्य प्रक्रियामा संलग्न व्यक्तिहरूले कानूनी आवश्यकताहरू पुरा गर्नुपर्ने प्रक्रिया तथा नियन्त्रणहरू उचित छ । साथै अनुपालन अपवादलाई पहिचान गरिएको छ, सुधार गरिएको छ र सञ्चालन जोखिम व्यवस्थापनको अभिन्न अंग रहेको, रिपोर्ट गरिएको छ छैन समेत सुनिश्चित गर्नुपर्दछ । जोखिम धनीहरू निम्न सञ्चालन जोखिमका किसिमहरूको व्यवस्थापनबाट उत्पन्न सञ्चालन जोखिमको नियन्त्रणको लागि जिम्मेवार रहन्छ: बाह्य नियम र नियमनहरू, दायित्व, कानूनी कार्यान्वयन, भौतिक सम्पत्तिको क्षति वा नोक्सान, सुरक्षा, आन्तरिक ठगी वा बेइमानी, बाह्य ठगी, सूचना प्रविधि सुरक्षा, प्रक्रियागत असफलता तथा ढाँचा । सञ्चालन जोखिम सबै व्यापार क्षेत्रहरू र बैंकद्वारा गरिने सबै गतिविधिहरूबाट उत्पन्न हुन सक्छ । सञ्चालन

appropriate corrective action in accordance with the issue involved to the respective departments or offices.

4.1.1 Credit Risk

Credit risk is the potential for loss due to failure of a counterparty to meet its agreed obligations to pay the Bank in accordance with agreed terms. The bank manages its credit exposures following the principle of diversification across products, client segments and industry sectors. Credit Approval Document (CAD) / Credit Manual govern the extension of credit to clients/developers. The manual provides the framework for lending to counterparties, account management, product approvals and other product related guidance, credit processes and portfolio standards.

There is a clear segregation of duties between transaction originators in the businesses and the approvers in the Risk functions. All credit exposure limits are approved within a defined Credit Approval Authority Framework.

The credit risk management covers, credit risk assessment and credit approval, large exposures and credit risk concentration, credit monitoring, credit risk mitigation and portfolio analysis.

4.1.2 Operational Risk

We define Operational Risk as the potential for loss resulting from inadequate or failed internal processes, people and systems or from the impact of external events, including legal risks. We seek to minimize our exposure to operational risk, subject to cost trade-offs. Operational risk exposures are managed through a consistent set of management processes that drive risk identification, assessment, control and monitoring.

The Board level Risk Management Committee, oversees the management of operational risks across the Bank. Risk Owner has the responsibility to ensure that the Process Owner demonstrates that process and control designs meet applicable regulatory requirements, and that compliance exceptions are identified, remediated and reported as part of the operational risk profile. Risk owners have responsibility for the control of operational risk arising from the management of the following operational risk sub types: External Rules & Regulations, Liability, Legal Enforceability, Damage or Loss of Physical Assets, Safety & Security, Internal Fraud or Dishonesty, External Fraud, Information Security, Processing Failure and Model. Operational risks can arise from all business lines and from all activities carried out by the Bank. Operational Risk management approach seeks to ensure management of operational risk

जोखिम व्यवस्थापन सबै व्यवसाय खण्डहरू, उत्पादनहरू र प्रक्रियाहरूका लागि पूर्ण परिभाषित एकरूपताका साथ कायम गरेर सञ्चालन जोखिमको व्यवस्थापन सुनिश्चित गरिन्छ ।

ग्राहकहरूलाई प्रस्ताव गरिएका उत्पादनहरू र सेवाहरू सेवा सम्बन्धि मुल्याङ्कन र आधिकारिकता सेवा मार्गदर्शन अनुरूप गरीएको हुन्छ ।

४.१.३ बजार जोखिम

बैंकले बजार जोखिमलाई वित्तीय बजार दर वा मुल्यमा प्रतिकूल परिवर्तनको कारण आय वा आर्थिक मुल्यमा हुने सम्भावित घाटाको रूपमा परिभाषित गरेका छौं । मुद्रा विनिमय दर, व्याज दर, वस्तु मुल्य र इक्विटी मुल्यमा प्रतिकूल परिवर्तनको कारण उत्पन्न जोखिम बजार जोखिम अन्तर्गत पर्दछ । बजार जोखिम मुख्यतया ग्राहकले गर्ने कारोबारबाट उत्पन्न हुन्छ । बजार जोखिम सञ्चालक समितिद्वारा निर्धारित जोखिम लिने क्षमता र बजार जोखिम सीमाभित्र रही व्यवस्थापन गरिन्छ ।

४.१.४ पूँजी र तरलता जोखिम

पूँजी जोखिम हाम्रो व्यवसाय सञ्चालनको लागि आवश्यक पूँजीको अपर्याप्तता वा अपर्याप्त पूँजीको मिश्रण भई उत्पन्न हुने जोखिम हो । बैंकले आफ्नो रणनीतिक उद्देश्यहरूको प्राप्तिका लागि पर्याप्त बलियो पूँजी स्थिति कायम गरेको छ । बैंकको पूँजी पर्याप्तता अनुपात १५ जुलाई २०२१ मा ३०५.५५% रहेको छ ।

तरलता जोखिम त्यस्तो सम्भावित अवस्था हो जब बैंकसंग आफ्ना सबै तिर्नुपर्ने दायित्वहरू पुरा गर्न पर्याप्त तरल वित्तीय संसाधनहरू उपलब्ध भएको हुँदैन वा अधिक लागतमा मात्र वित्तीय स्रोतहरूमा पहुँच प्राप्त गर्न सक्दछ । तरलता जोखिम तरलता जोखिम फ्रेमवर्क मार्फत सम्पत्ति दायित्व समितिद्वारा व्यवस्थापन गरिन्छ । उक्त नीति बमोजिम बैंकले तरलता बफरको रूपमा बजारयोग्य धितोहरूको तरल पोर्टफोलियो कायम गर्दछ ।

४.१.५ प्रतिष्ठा जोखिम

प्रतिष्ठा जोखिम शाखमा हुन सक्ने सम्भावित क्षति हो, जसले गर्दा आमदानीमा नोक्सानी वा बजार पूँजीकरणमा प्रतिकूल प्रभाव पर्न सक्दछ । यसको परिणामस्वरूप सरोकारवालाहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संस्था उपर नकारात्मक दृष्टिकोण लिन सक्दछ, जसले गर्दा सरोकारवालाहरूले आफ्नो व्यवहार बदल्न अग्रसर हुन्छन् ।

प्रतिष्ठा जोखिम सञ्चालक समिति तहको जोखिम व्यवस्थापन समितिद्वारा व्यवस्थापन गरिएको छ, जुन स्थानीय रूपमा बैंकको प्रतिष्ठा जोगाउन जिम्मेवार छ र बैंकले संस्थाको शाखमा ठूलो क्षति पुऱ्याउने कुनै गतिविधि नगरेको सुनिश्चित गर्ने जिम्मेवारी रहेको छ । सबै कर्मचारीहरू दिन प्रतिदिन प्रतिष्ठा जोखिमको पहिचान र व्यवस्थापनको लागि जिम्मेवार छन् ।

by maintaining a complete process universe defined for all business segments, products and functions processes.

Products and services offered to clients and customers are also assessed and authorized in accordance with product program guidelines.

4.1.3 Market Risk

We recognize Market Risk as the potential for loss of earnings or economic value due to adverse changes in financial market rates or prices. Risks arising out of adverse movements in currency exchange rates, interest rates, commodity price and equity prices are covered under Market Risk Management. Our exposure to market risk arises predominantly from customer driven transactions. The market risk is managed within the risk tolerances and market risk limits set by the Board.

4.1.4 Capital and Liquidity Risk

Capital risk is the potential for insufficient level or composition of capital to support our normal operation. The bank maintains a very strong capital position sufficient to support its strategic aims. Capital adequacy ratio of the Bank as at 15 July, 2021 stood at 305.55%.

Liquidity risk is the potential that the Bank either does not have sufficient liquid financial resources available to meet all its obligations as they fall due, or can only access these financial resources at excessive cost. The Liquidity Risk Framework governs liquidity risk and is managed by ALCO. In accordance with that policy, the Bank maintains a liquid portfolio of marketable securities as a liquidity buffer.

4.1.5 Reputational Risk

Reputational risk is the potential for damage to the reputation, resulting in loss of earnings or adverse impact on market capitalisation as a result of stakeholders taking a negative view of the organisation, its actions or inactions-leading stakeholders to change their behaviour.

Reputational risk is managed by the Board level Risk Management Committee, which is responsible for protecting the Bank's reputation locally and has the responsibility to ensure that the Bank does not undertake any activities that may cause material damage to the reputation. All employees are responsible for day-to-day identification and management of reputational risk.

४.१.६ सूचना र साइबर सुरक्षा जोखिम

सूचना र साइबर सुरक्षा जोखिम गोपनीयता र निष्ठाको उलंघन र साइबर हमला, भित्री गतिविधि, त्रुटि वा नियन्त्रणमा विफलता मार्फत बैंक सूचना प्रणाली र सम्पत्तिको उपलब्धताको कारणबाट हुने सम्भावित हानि हो । जोखिम व्यवस्थापन समितिले हाम्रो महत्वपूर्ण सूचना प्रविधि सम्पत्तिको लागि जोखिम र अनिश्चितताबाट बच्न सक्दो कोसिस गर्दछ । बैंकको साइबर सुरक्षा रणनीतिले बैंकको संसाधनलाई पाँच प्रमुख लगानी क्षेत्रहरूमा केन्द्रित गर्दछ, जस्तै पहिचान, पत्ता लगाउन, पुनः प्राप्ति, प्रतिक्रिया र सुरक्षा ।

सञ्चालक तहको जोखिम व्यवस्थापन समिति सूचना र साइबर सुरक्षा जोखिम व्यवस्थापन गर्नको लागि जिम्मेवार रहेको छ । त्यसका लागि, बैंकले सूचना सुरक्षा जोखिमका मुद्दाहरूको पहिचान गर्न, निर्धारण गर्न र सम्बोधन गर्न सूचना प्रविधि नीति विकसित गरेको छ । बैंकले व्यवसाय निरन्तरता योजना र प्रकोप पुनर्स्थापना संयन्त्रको एक हिस्साको रूपमा Backup नीति समेत तयार गरेको छ ।

४.२ पूँजी व्यवस्थापन

(क) गुणयुक्त खुलासाहरू

बैंकको कुल इक्विटीमा चुक्ता पूँजी, वैधानिक जगेडा कोष र अन्य जगेडा कोषहरू समावेश छन् । चुक्ता पूँजी पूर्ण भुक्तानी भइसकेको साधारण शेयर हो । बैंकसंग अन्य जटिल वा हाइब्रिड पूँजीगत उपकरण जस्तै अग्राधिकार शेयर, अधीनस्थ ऋण, वारन्टहरू इत्यादि छैनन् । बैंकको खुद सम्पत्तिमा साधारण शेयर धारकको स्वार्थ अन्तिम रूपमा रहने गरेको छ ।

बैंकले आउँदो वर्षहरूमा मौलिक विकासको लक्ष्यलाई पुरा गर्नका लागि बलियो पूँजी व्यवस्थापन गरिसकेको छ जुन सामान्य अवस्था र आर्थिक तनावपूर्ण स्थिति दुवै अवस्थामा यसको अनुमानित जोखिमलाई धान्न प्रयाप्त रहेको छ । अनिवार्य चुक्ता पूँजी र नियमनकारी जगेडा कोषको पर्याप्तताको कारणले गर्दा पूँजी जोखिम बहन क्षमताको सीमाको तुलनामा बैंकसंग पर्याप्त पूँजी रहेको छ जुन बैंकले नेपाल राष्ट्र बैंकमा पेश गरिएको पूँजी पर्याप्तता प्रतिवेदनमा समेत देखिएको छ । बैंक पूँजी पर्याप्तता मात्र नभएर दिगो पूँजीको स्थिति कायम गर्न प्रतिबद्ध रहेको छ ।

4.1.6 Information & Cyber Security Risk

Information & cyber security risk is the potential for loss from a breach of confidentiality, integrity and availability of bank information systems and assets through cyber-attack, insider activity, error or control failure. The Risk Management Committee seeks to avoid risk and uncertainty for our critical information assets and systems and has low appetite for material incidents affecting these or the wider operations and reputation of the Bank. The Bank's Cyber Security Strategy focuses the Bank's resources on five key investment priorities, viz. Identify, Detect, Recover, Respond and Protect.

The Board level Risk Management Committee is responsible for managing Information and Cyber Security Risk. In that line, the Bank has developed IT Policy to identify, assess and address the issues on information security risk. The Bank has also developed Backup policy as part of business continuity plan and disaster recovery mechanism.

4.2 Capital Management

(i) Qualitative disclosures

The total equity of the bank comprises of paid up capital, statutory reserves and other reserves. The paid-up capital is a fully paid equity share. Bank does not have other complex or hybrid capital instrument like preference share, subordinated debts, warrants etc. The interest of equity holder in the net assets of the bank is residual in nature.

The Bank has robust capital management plan to meet its organic growth ambitions over the coming years both during the normal conditions and to support its projected risk profile under economically stressful conditions. As per our latest CAR submitted to NRB, the Bank has more than sufficient total capital in comparison with its ceiling as defined in its Capital Risk Appetite due to mandatory paid up capital and regulatory reserves. The Bank remains committed not only being well capitalised but to maintaining a sustainable capital position.

(ख) संख्यात्मक खुलासा

१. पूंजीको संरचना र पूंजीको पर्याप्तता
अ. प्राथमिक पूंजी र यसको वर्गिकरण

रकम (रु. '०००' मा)		
सि. न.	प्राथमिक पूंजी	२२,३६७,२०७
१.	चुक्ता पूंजी (साधारण शेयर)	२०,०००,०००
२.	प्रस्तावित बोनस शेयर	-
३.	शेयर प्रिमियम	-
४.	नियमनकार साधारण जगेडा कोष	५५४,२२०
५.	संचित नाफा वा नोक्सान	१,८२८,९९७
६.	यस बर्षको लेखापरीक्षण नगरिएको संचित नाफा	-
७.	अन्य स्वतन्त्र जगेडा	-
८.	घटाउ: अमूर्त सम्पतिहरू	१५,९२९

आ. पूरक पूंजी र यसको वर्गिकरण

रकम (रु. '०००' मा)		
सि. न.	पूरक पूंजी	२१,७७६
१.	साधारण कर्जा नोक्सानी व्यवस्था	२१,७७६
२.	विनिमय समायोजन कोष	-

इ. Subordinated Debt को विस्तृत जानकारीहरू, जसअन्तर्गत बांकी मौज्दात, भुक्तानी मिति, चालु आर्थिक वर्षमा संकलन गरेको रकम र सो मध्ये पूंजीको रूपमा गणना गर्न मिल्ने रकम

- लागु हुँदैन

ई. पूंजीबाट घट्ने

- रु. १५,९२९ हजार

उ. जम्मा पूंजीकोष

- रु. २२,३८८,९८४ हजार

ऊ. पूंजी पर्याप्तता अनुपात

- ३०५.५५%

ए. बैंकको विद्यमान र भविष्यका गतिविधिहरूलाई सहयोग गर्न यसको पूंजीको पर्याप्तताको मुल्यांकन गर्ने आन्तरिक तौरतरिकाको सारांश,
बैंकले आन्तरिक पूंजी पर्याप्तता मुल्यांकन निर्धारण प्रक्रिया २०१८ बनाएको र सञ्चालक समितिको अनुमोदन पश्चात् कार्यान्वयन गरेको छ । आन्तरिक पूंजी पर्याप्तता मुल्यांकन निर्धारण प्रक्रिया २०१८ चुस्त, प्रभावकारी र पूर्ण रणनीति र प्रक्रियाहरूको प्रणाली हो जसले बैंकलाई आन्तरिक पूंजीको रकम, प्रकार र वितरणको आकलन गरी सो बमोजिम कायम राख्न मद्दत गर्दछ, जुन बैंकको कारोवार प्रकृति र जोखिमको स्तरको लागि पर्याप्त छ ।

(ii) Quantitative disclosures

1. Capital structure and Capital Adequacy

a. Tier 1 capital and a breakdown of its components:

Amount (NPR. in '000')		
S.N.	Core Capital (Tier 1)	22,367,207
a	Paid up Equity Share Capital	20,000,000
b	Proposed Bonus Equity Share	-
c	Share Premium	-
d	Statutory General Reserves	554,220
e	Retained Earnings	1,828,917
f	Un-audited current year cumulative profit	-
g	Other Free Reserve	-
h	Less : Intangible Assets	15,929

b. Tier 2 capital and a breakdown of its components:

Amount (NPR. in '000')		
S.N.	Supplementary Capital (Tier 2)	21,776
a	General loan loss provision	21,776
b	Exchange Equalization Reserve	-

c. Detailed information about the Subordinated Term Debts with information on the outstanding amount, maturity, and amount raised during the year and amount eligible to be reckoned as capital funds.

- Not applicable.

d. Deductions from capital;

- NPR 15,929 thousand

e. Total qualifying capital;

- NPR 22,388,984 thousand

f. Capital adequacy ratio;

- 305.55 %.

g. Summary of the bank's internal approach to assess the adequacy of its capital to support current and future activities, if applicable;

The Bank has formulated and implemented the "Internal Capital Adequacy Assessment Process 2018" (ICAAP 2018) which has been approved by the Board of Directors. The ICAAP 2018 is a system of sound, effective, and complete strategies and processes that allow the Bank to assess and maintain, ongoing basis, the amounts, types and distribution of internal capital that the Bank considers adequate to cover the nature and level of risk to which the Bank is or might be exposed to.

आन्तरिक पूंजी पर्याप्तता मुल्यांकन निर्धारण प्रक्रियामा सुदृढ शासन व्यवस्था, सबै मुख्य जोखिमहरूको व्यवस्थापनको कुशल प्रक्रिया र बैकमा पर्याप्त आर्थिक पूंजी रहने मुल्यांकन व्यवस्थाका लागि एक प्रभावकारी प्रणाली पनि समावेश भएको हुन्छ, जहाँ आर्थिक पूंजी (आर्थिक रूपले आवश्यक पूंजी) भन्नाले बैकको व्यवसाय परिचालनका लागि र सम्बन्धित जोखिमहरूलाई वहन गर्नको लागि आवश्यक पूंजीको मात्रालाई जनाउँदछ ।

आन्तरिक पूंजी पर्याप्तता मुल्यांकन निर्धारण प्रक्रियाले आन्तरिक पूंजी पर्याप्तताको गणनाको लागि नीति र प्रक्रियात्मक दिशानिर्देश प्रदान गर्दछ । यसले बैकको जोखिम क्षेत्र र यसको जोखिम व्यवस्थापन, नियन्त्रण, वातावरण र रणनीतिक योजनाको प्रभावकारिताको सम्बन्धमा पूंजी पर्याप्तता आवश्यकताहरू मुल्यांकन गर्न उचित विधि, प्रविधि र प्रक्रियाहरू तोकेको छ ।

रणनीतिक उद्देश्यहरूको सम्बन्धमा बैकको हालको र भविष्यको पूंजी आवश्यकताहरू सुनिश्चित गर्न सञ्चालक समिति मूल रूपमा जिम्मेवार रहन्छ । व्यवस्थापनले आफ्ना विभिन्न क्रियाकलापहरू गर्दा सामना गर्नुपर्ने विभिन्न जोखिमहरूको प्रकृति र स्तरलाई समीक्षा गर्दछ तथा यी जोखिमहरूलाई कसरी पूंजीको तहमा सम्बोधन गर्न सकिन्छ र त्यस अनुरूप ती जोखिम तत्वहरूलाई पन्छाउन चाहिने विभिन्न जोखिम व्यवस्थापनको कार्यनीति तयार गर्दछ ।

बैकको दीर्घकालीन योजनाहरू र रणनीतिहरू सामान्यतया वार्षिक बजेट /संचालन /कार्यनितिक योजनाहरू द्वारा निर्देशित हुन्छन । बैकको पूंजी पर्याप्तता व्यापार लक्ष्यहरूद्वारा आवश्यक पूंजीको माग अनुरूप छ भन्ने सुनिश्चित गर्नका लागि व्यवस्थापन र सञ्चालक समिति विवेकी र सक्रिय रूपमा पूंजी र जोखिम मुल्यांकन, तनाव परीक्षण र परिस्थिति परीक्षण, अनुगमन आदि आन्तरिक पूंजी पर्याप्तता मुल्यांकन निर्धारण प्रक्रिया २०१८ अनुसार चलिरहेको यकिन गर्न जिम्मेवार हुन्छन ।

बैकले विभिन्न दबाव अवस्थाहरूमा What if Scenario विशेषगरी कम मात्रामा हुने उच्च गम्भीरताका समस्याहरूको पहिचान र अपेक्षित तथा अनपेक्षित नोक्सानको जोखिम निर्धारण गर्न दबाव परीक्षण संयन्त्र तयार गर्ने र लागु गर्ने गर्दछ । यसले निरन्तर रूपमा नहुने तर दूरगामी प्रभाव पार्ने घटनाको प्रभावलाई समेट्छ र समग्र जोखिम प्रोफाइललाई सुसंगत र निश्चित फ्रेमवर्कमा बन्ने कुरामा आय, दिगोपन र तरलताको प्रभाव विश्लेषण समावेश गर्दछ ।

बैकको तनाव परीक्षणमा देशको बृहत आर्थिक वातावरण पनि समावेश छ र यसले बैकको व्यवसायमा पार्ने प्रभावका साथै सम्पूर्ण प्रमुख जोखिम क्षेत्रहरू र बैकको कार्यहरू सूचनाको उपलब्धता र स्रोतको सिमततालाई विचार गरी बैकको पूंजी पर्याप्ततामा पर्ने अन्तिम प्रभावलाई अध्ययन गरिन्छ ।

आन्तरिक पूंजी पर्याप्तता मुल्यांकन निर्धारण प्रक्रिया २०१८ बमोजिम जोखिम क्षेत्र, प्रवृत्ति र पूंजी आवश्यकतामा उच्च

Internal Capital Adequacy Assessment Process (ICAAP) shall also include requirement to have robust governance arrangements, efficient process of managing all material risks and an effective regime for assessing and maintaining adequate economic capital at the Bank where economic capital (economically needed capital) refers to the amount of capital required for the Bank's business operations and for financing the associated risks.

ICAAP 2018 shall provide policy and procedural guidelines for the calculation of internal capital adequacy by prescribing appropriate methodologies, techniques and procedures to assess the capital adequacy requirements in relation to the Bank's risk profile and effectiveness of its risk management, control environment and strategic planning.

The Board shall be primarily responsible for ensuring the current and future capital needs of the bank in relation to strategic objectives. The management shall review and understand the nature and level of various risks that the bank is confronting during different business activities and how this risk relates to capital levels and accordingly implement sound risk management framework specifying control measures to tackle each risk factor.

The long-term plans and strategies of the bank is generally guided by Annual Budgets/ Operating/ Tactical plans. To ensure that the Bank's capital adequacy commensurate to demand of the capital required by the business targets, the Management and the Board prudently and proactively engage on ongoing process of capital and risk assessment, stress testing and scenarios testing, monitoring and reporting as per the ICAAP 2018.

The Bank also formulates and implements "Stress Testing" mechanism in order to assess the vulnerability of the Bank under various stress situations typically, application of "what-if" scenarios, especially in the problematic identification of low frequency but high severity events and identifying expected and unexpected losses. It focuses on capturing the impact of large, but still plausible events and understanding the overall risk profile in a coherent and consistent framework, including impact analysis on earnings, solvency and liquidity.

Stress testing of the Bank also includes macroeconomic environment of the country and its impact in the Bank's business as well as entire key risk areas and functions of the Bank as far as data availability and resources permit those having ultimate impact on the capital adequacy of the Bank.

A formal monitoring and reporting mechanism have been established to provide the senior management necessary

व्यवस्थापनलाई आवश्यक पर्ने एक औपचारिक अनुगमन र रिपोर्टिंग संयन्त्र स्थापना गरिएको छ । त्यस्ता प्रतिवेदन मासिक र त्रैमासिक आधारमा तयार गरी सम्बन्धित व्यवसाय इकाई र विभागहरू, एकीकृत जोखिम विभाग र सम्पत्ति दायित्व समितिको बैठकमा प्रवाह भइरहेको हुन्छ । साथै त्रैमासिक प्रतिवेदन जोखिम व्यवस्थापन समिति र सञ्चालक समितिमा समीक्षा र छलफलका लागि प्रस्तुत गरिन्छ ।

ऐ. पूंजीगत उपकरणहरू, विशेष गरी **Subordinated Term Debt** तथा मिश्रित पूंजीगत उपकरण को मुख्य विशेषता, अवधि तथा सर्तहरूको सारांश
बैंकसंग पूंजीकोषको रूपमा पूर्ण भुक्तानी गरिसकेको साधारण सेयर पूंजी रहेको छ ।

२. जोखिम भारत

क. कर्जा जोखिम, सञ्चालन जोखिम र बजार जोखिमको जोखिम भारत विवरण

जोखिम भारत	रकम (रु.'०००' मा)
क) कर्जा जोखिमका जोखिम भारत रकम	६,१७१,३४९
ख) सञ्चालन जोखिमका जोखिम भारत रकम	१,१५६,०२८
ग) बजार जोखिमका जोखिम भारत रकम	-
घ) Pillar II अन्तर्गतको समायोजन	-
कुल जोखिम भारत रकम	७,३२७,३७७

ख. कर्जा जोखिमको विभिन्न ९ प्रकारको जोखिम भारत विवरण

नं. विवरण	रकम (रु.'०००' मा)	
	दावी १५/०७/२०२१ मा	जोखिम भारत १५/०७/२०२१ मा
१ नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकमा दावी	३,१६६,७१४	-
२ अन्य संस्थाहरू दावी		
३ बैंकहरूमा दावी	१८,५७४,१८०	३,७१४,८३६
४ संगठित संस्था तथा सुरक्षित निकायमा दावी	२,१७७,५६२	२,१७७,५६२
५ व्यापारिक घरजग्गाबाट सुरक्षित दावी		
६ भुक्तानी अवधि समाप्त भइसकेको दावी		
७ उच्च जोखिमयुक्त दावी		
८ अन्य सम्पत्तिहरू	२४६,४२१	२१९,४९३
९ वासलात बाहिरको शिर्षक	१६२,४८५	८१,२३३
कुल जम्मा	२४,३२७,३६२	६,१७१,३४९

information on the risk profile, trends, and the capital requirements as per ICAAP 2018. Such reports are being prepared on a monthly and quarterly basis and circulated to relevant business units/departments, Integrated Risk Management Department (IRMD), and tabled in Assets Liability Committee (ALCO) meeting. Further quarterly reports are presented to the Risk Management Committee and the Board for review and discussions.

h. **Summary of the terms, conditions and main features of all capital instruments, especially in case of subordinated term debts including hybrid capital instruments.**

The bank has fully paid equity shares as qualifying capital.

2. Risk exposures

a. **Risk weighted exposures for Credit Risk, Market Risk and Operational Risk**

RISK WEIGHTED EXPOSURES	Amount (NPR. in '000')
a. Risk Weighted Exposure for Credit Risk	6,171,349
b. Risk Weighted Exposure for Operational Risk	1,156,028
c. Risk Weighted Exposure for Market Risk	-
d. Adjustments under Pillar-II	-
Total Risk Weighted Exposures (a+b+c+d)	7,327,377

b. Risk Weighted Exposures under each of 9 categories of Credit Risk

S.No.	Particulars	Amount (NPR. in '000')	
		Claim As on 15.07.2021	RWE As on 15.07.2021
1	Claims on govt. and central Bank	3,166,714	-
2	Claims on other official entities		
3	Claims on Banks	18,574,180	3,714,836
4	Claims on corporate and securities firm	2,177,562	2,177,562
5	Claims secured by commercial real state		
6	Past due Claims		
7	High risk claims		
8	Other Assets	246,421	219,493
9	Off Balance sheet Items	162,485	81,233
Total		24,327,362	6,171,349

ग. कुल जोखिम भारित रकम गणना तालिका

कर्जा जोखिमका जोखिम भारित रकम

रकम (रु.'०००' मा)

क. वासलात भित्रको कारोबार	किताबी मूल्य	विशेष व्यवस्था	गणना गर्न सकिने CRM	सूद रकम भार	जोखिम	जोखिम भारित रकम
	क	ख	म	घ-क-ख-म	ङ	च-घ-ङ
नगद मौज्जात	१०			१०	०%	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	१,८७९,९६८			१,८७९,९६८	०%	-
नेपाल राष्ट्र बैंकको ऋणपत्रमा गरिएको लगानी	१,२७२,७००			१,२७२,७००	०%	-
तोकिएको पुजी कोष कायम गर्ने स्वदेशी बैंक उपरको दावी	१८,५७४,१८०			१८,५७४,१८०	२०%	३,७१४,८३६
स्वदेशी संस्था उपरको दावी	२,१७७,५६२			२,१७७,५६२	१००%	२,१७७,५६२
सरकारी ऋणपत्रको प्राप्त हुन बांकी ब्याज तथा दावी	१४,०४६			१४,०४६	०%	-
अन्य सम्पत्ति	२४६,४२१	२६,९२८	-	२१९,४९३	१००%	२१९,४९३
जम्मा (क)	१३,९७७,६९६	४८,७०४	-	२४,१९६,९८३		६,०९०,९१६

ख. वासलात बाहिरको कारोबार	किताबी मूल्य	विशेष व्यवस्था	गणना गर्न सकिने CRM	सूद रकम भार	जोखिम	जोखिम भारित रकम
	क	ख	म	घ-क-ख-म	ङ	च-घ-ङ
स्वदेशी ग्राहक संगको ६ महिना भन्दा बढिको प्रतितपत्र	१६२,४५३		-	१६२,४५३	५०%	८१,२२७
खरेज गर्न नसकिने ऋण प्रतिबद्धता (अल्पकालीन)	३२		-	३२	२०%	६
जम्मा (ख)	१६२,४८५	-	-	१६२,४८५		८१,२३३
कुल कर्जा जोखिम (क+ख)	२४,३२७,३७२	४८,७०४	-	२४,२७८,६६८		६,१७१,३४९
Pillar-II अन्तर्गतको समायोजन						
६.४(क)(३) : जोड प्रति ग्राहक कर्जा तथा सुविधा सीमाभन्दा बढी प्रवाहित कर्जा तथा सुविधाको १०%						-
६.४(क)(४) : जोड पुनः स्वीकार हुने गरी करार अन्तर्गत बिक्री गरिएको कर्जाहरूको १%						-
कुल कर्जा जोखिम भारित रकम (Pillar-II अन्तर्गतको समायोजन पछि)	२४,३२७,३७२	४८,७०४	-	२४,२७८,६६८		६,१७१,३४९

c. Total risk weighted exposure calculation table:

Risk Weighted Exposure for Credit Risk				Amount (NPR. in '000')		
A. Balance Sheet Exposures	Book Value	Specific Provision	Eligible CRM	Net Value	Risk Weight	Risk Weighted Exposures
	a	b	c	d=a-b-c	e	f=d*e
Cash Balance	10			10	0%	-
Balance with Nepal Rastra Bank	1,879,968			1,879,968	0%	-
Investment in Nepal Rastra Bank securities	1,272,700			1,272,700	0%	-
Claims on domestic banks that meet capital adequacy requirements	18,574,180			18,574,180	20%	3,714,836
Claims on Domestic Corporates	2,177,562			2,177,562	100%	2,177,562
Interest Receivable/claim on government securities	14,046			14,046	0%	-
Other Assets (as per attachment)	246,421	26,928	-	219,493	100%	219,493
TOTAL (A)	24,164,887	48,704	-	24,116,183		6,090,116

B. Off Balance Sheet Exposures				Amount (NPR. in '000')		
	Book Value	Specific Provision	Eligible CRM	Net Value	Risk Weight	Risk Weighted Exposures
	a	b	c	d=a-b-c	e	f=d*e
LC Commitments with Original Maturity Over 6 months domestic counterparty	162,453			162,453	50%	81,227
Irrevocable Credit commitments (short term)	32			32	20%	6
TOTAL (B)	162,485	-	-	162,485		81,233
Total RWE for credit Risk Before Adjustment (A) +(B)	24,327,372	48,704	-	24,278,668		6,171,349
Adjustments under Pillar II						
SRP 6.4a(3) - Add 10% of the loans & facilities in excess of Single Obligor Limits			-			
SRP 6.4a(4) - Add 1% of the contract (sale) value in case of the sale of credit with recourse				-		
Total RWE for Credit Risk after Bank's adjustments under Pillar II	24,327,372	48,704	-	24,278,668		6,171,349

घ. निष्क्रिय सम्पत्तिको रकम (कुल र खुद) पुनरतालिकीकरण तथा पुनरसंरचना

■ -

कमसल

■ -

खराब

■ -

ड. निष्क्रिय सम्पत्ती अनुपात

■ -

(ग) बाह्य व्यवस्थाको परिपालना अनुपालना

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको पूंजीकोष सम्बन्धी निर्देशनमा उल्लेख भएका व्यवस्थाहरूको समीक्षा अवधिभर परिपालना गरेको छ ।

d. Amount of NPAs (both Gross and Net) Restructure/ Reschedule Loan

■ Nil

Substandard Loan

■ Nil

Loss Loan

■ Nil

e. NPA ratios

■ Nil

iii) Compliance with external requirement

The bank has complied with the requirement of capital adequacy framework issued by Nepal Rastra Bank throughout the reporting period.

४.३ सम्बन्धित पक्षहरू

नेपाल लेखामान-२४ को प्रवधान अनुसार बैकले निम्न बमोजिम सम्बन्धित पक्षहरू पहिचान गरेको छ ।

नाम	सम्बन्ध
श्री अनूज अग्रवाल	अध्यक्ष, सञ्चालक समिति
श्री धनी राम शर्मा	सदस्य, सञ्चालक समिति
श्री चन्द्र प्रसाद ढकाल	सदस्य, सञ्चालक समिति
श्री लालमणि जोशी	सदस्य, सञ्चालक समिति
श्री राम कृष्ण खतिवडा	मुख्य व्यवस्थापक

४.३.१ मुख्य व्यवस्थापकहरूलाई सोधभर्ना

सञ्चालक समितिका सबै सदस्यहरूलाई बैठक भत्ता पाउने प्रावधान रहेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत तथा मुख्य व्यवस्थापनका सबै सदस्यहरूलाई तलव तथा भत्ता प्रदान गरिएको छ । बैकका प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गरिएको तलव तथा भत्ता दुई पक्षिय सम्झौता अनुसार प्रदान गरिएको छ भने मुख्य व्यवस्थापकहरूलाई प्रदान गरिएको तलवभत्ता कम्पनीको कर्मचारी विनियमावली र व्यवस्थापकले समय समयमा गर्ने निर्णय अनुसार प्रदान गर्ने गरिएको छ । यसका अतिरिक्त मुख्य व्यवस्थापकहरूलाई अन्य गैर नगद सुविधाहरू जस्तै गाडी सुविधा, अवकाश सुविधा, सहूलियत दरमा कर्मचारी कर्जा समेत उपलब्ध गराइएको छ ।

बैकका मुख्य व्यवस्थापनका सबै सदस्यहरूलाई प्रदान गरिएको तलव, भत्ता तथा सुविधा निम्नानुसार छन् :

सञ्चालक समिति

(रकम रु.)

विवरण	यस वर्ष रु.
बैठक भत्ता	१,१०२,०००
भ्रमण तथा अन्य खर्च	२६७,६९६
जम्मा	१,३६९,६९६

बैकका प्रमुख कार्यकारी अधिकृत

विवरण	यस वर्ष रु.
अल्पकालीन कर्मचारी - एकमुष्ट तलब भुक्तानी	१३,१३५,६७८
अन्य लाभ तथा सुविधाहरू	-
निवृत्त लाभहरू	-
जम्मा	१३,१३५,६७८

4.3 Related Parties

The Bank identifies the following as the related parties under the requirements of NAS-24:

Name	Relationship
Mr. Anuj Agarwal	BOD Chairman
Mr. Dhani Ram Sharma	Director
Mr. Chandra Pd. Dhakal	Director
Mr. Lalmani Joshi	Director
Mr. Ram Krishna Khatiwada	Key Management Personnel

4.3.1 Compensation to Key Management Personnel

The members of Board of Directors are entitled for meeting allowances. Salary and allowances are provided to Chief Executive Officer and other member of Key Management Personnel (KMP). Salary and Allowances paid to the Chief Executive Officer is based on the contract entered by the Bank with him whereas compensation paid to other member of KMP are governed by Employees Byelaws and decisions made by management time to time in this regard. In addition to salaries and allowances, non- cash benefits like vehicle facility, subsidized rate employees' loan, termination benefits are also provided to KMP.

The details relating to compensation paid to key management personnel are as follows:

Transaction with Board of Directors

Amount (In NPR)

Particulars	Current Year
Board Meeting Fees	1,102,000
Travel and Other Board Expenses	267,696
Total	1,369,696

Transactions with Chief Executive Officer

Particulars	Current Year NPR
Short Term Benefit- Fixed Salary	13,135,678
Other current benefits and payments	-
Post-employment benefits	-
Total	13,135,678

सम्बन्धित पक्षहरूसँग गरिएका कारोवारको संक्षेप

(रकम रु.)

विवरण	सहायक कम्पनी	एसोसिएट कम्पनी	मुख्य व्यवस्थापक
नाफा वा नोक्सान विवरणका शिर्षकहरू			
सञ्चालक समिति बैठक भत्ता			१,१०२,०००
भ्रमण तथा अन्य खर्च			२६७,६९६
प्रमुख कार्यकारी अधिकृतको तलब भुक्तानी			१३,१३५,६७८
अषाढ मसान्त सम्म जम्मा	-	-	१४,५०५,३७४
वित्तीय स्थिति विवरणका शिर्षकहरू			
वासलात बाहिरको	-	-	-

Summary of Transactions with Related Parties

Amount (In NPR)

Particulars	Subsidiary	Associates	Key Management Personnel
Items in Statement of Profit or Loss			
Board Meeting Fee-Directors			1,102,000
Travel and Other Board Expenses			267,696
Salary of CEO			13,135,678
Balances as on Ashadh End	-	-	14,505,374
Items in Statement of Financial Position			
Off Balance Sheet Exposure	-	-	-

४.४ शेयर पूँजी

(रकम रु.)

विवरण	शेयर सख्या	प्रति शेयर मूल्य	जम्मा पूँजी मूल्य रु.
अधिकृत पूँजी	४००,०००,०००	रु.१००	४०,०००,०००,०००
जारी पूँजी	२००,०००,०००	रु.१००	२०,०००,०००,०००
चुत्ता पूँजी	२००,०००,०००	रु.१००	२०,०००,०००,०००

4.4 Share Capital

Capital Structure of the Bank is as follows:

Amount (In NPR)

Particulars	No. of Shares	Value per Shares	Capital in Value (NPR)
Authorized Capital	400,000,000	NPR 100	40,000,000,000
Issued Capital	200,000,000	NPR 100	20,000,000,000
Paid Up Capital	200,000,000	NPR 100	20,000,000,000

४.४.१ शेयरधारण स्थिति

बैंकको शेयरधारण स्थिति देहाय बमोजिम रहेको छ :

शेयरहोल्डरको विवरण	यस वर्ष	
	%	वृत्ता पूँजी मूल्य रु.
१. स्वदेशी स्वामित्व	१००%	२०,०००,०००,०००
नेपाल सरकार	१०.००%	२,०००,०००,०००
क वर्गको ईजाजत प्राप्त संस्थाहरू	२०.८९%	४,१७८,३००,०००
अन्य ईजाजत प्राप्त संस्थाहरू	०.०५%	१०,०००,०००
अन्य संस्थाहरू (संस्थापक)	१८.९७%	३,७९४,२००,०००
सर्वसाधारण जनता	४०.००%	४,०००,०००,०००
अन्य (संस्थापक)	१०.०९%	२,०१७,५००,०००
विदेशी स्वामित्व रहेको	-	-
जम्मा	१००%	२०,०००,०००,०००

4.4.1 Shareholding Pattern

The Shareholding pattern of the Bank is as follows:

Particulars of Share Ownership	Current Year	
	%	Share Capital in NPR
1. Local Ownership	100%	20,000,000,000
1.1 Government of Nepal	10.00%	2,000,000,000
1.2 "Ka" Class Licensed Institutions	20.89%	4,178,300,000
1.3 Other Licensed Institutions	0.05%	10,000,000
1.4 Organized Institutions (Promoters)	18.97%	3,794,200,000
1.5 General Public	40.00%	4,000,000,000
1.6 Others (Promoters)	10.09%	2,017,500,000
2. Foreign Ownership	-	-
Total	100%	20,000,000,000

४.४.२ इक्विटीमा भएको परिवर्तन

(रकम रु.)

	शेयर सख्या	प्रति शेयर मूल्य	पूँजी मूल्य रु.	कैफियत
१ श्रावण २०७७ गतेको साधारण शेयर	१२०,०००,०००	रु.१००	१२,०००,०००,०००	६०% संस्थापक शेयर
३१ अषाढ २०७८ गतेको साधारण शेयर	२००,०००,०००	रु.१००	२०,०००,०००,०००	पूँजी (रु.१२ अर्ब)

बैंकले मिति २०७७ माघ १६ गते रु. ८ अर्ब बराबरको ४०% साधारण शेयर सर्वसाधारणलाई जारी गरी बाँडफाँड गरेको छ ।

4.4.2 Equity Share Capital Movement

Amount (In NPR)

Fiscal Year	No. of Shares	Value per Share	Total Paid Up Capital NPR	Remarks
Ordinary Share Capital as at 1st Shrawan, 2077	120,000,000	100	12,000,000,000	60% Promoter's
Ordinary Share Capital as at 31st Ashad, 2078	200,000,000	100	20,000,000,000	Share capital i.e. NPR 12 billion

The Bank has issued and allotted 40% ordinary shares amounting NPR 8 billion to the public on Magh 16, 2077.

४.५ वैधानिक जगेडा तथा कोषहरू

यस कोषमा जम्मा हुने वैधानिक जगेडा तथा कोषहरू विशेष प्रयोजनको निमित्त छुट्याईएको हो । विभिन्न प्रकारका वैधानिक जगेडा तथा कोषहरू देहाय बमोजिम रहेका छन् :

४.५.१ साधारण जगेडा कोष

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ४४ मा भएको व्यवस्था बमोजिम बैंकको प्रत्येक आर्थिक वर्षको खुद मुनाफाबाट २०% रकम साधारण जगेडा कोषमा रकमान्तर गरिएको छ । सो व्यवस्था बमोजिम जगेडा कोषमा रहेको मौज्जात चुक्ता पूँजीको दोब्बर नपुगेसम्म प्रत्येक आर्थिक वर्षमा रकमान्तर गर्नुपर्दछ र सो रकम दोब्बर भएपश्चात् १०% रकमान्तर गर्नुपर्दछ ।

नेपाल राष्ट्र बैंकको पूर्व स्विकृतिबिना सो रकमबाट खर्च लेख्न वा अन्य खातामा रकमान्तर गर्न मिल्दैन ।

4.5 Statutory Reserves and Funds

The reserves include statutory reserves and funds set aside for specific purpose. The various reserves and funds are as below:

4.5.1 General Reserve

General Reserve is created as per Section 44 of the Banks and Financial Institutions Act, 2073 equivalent to 20% of the net profit earned during the year until the reserve is twice the paid-up share capital of the Bank after which 10% of the net profit earned during the year shall be set aside as General Reserve.

Such reserve could not be expensed or transferred to other heads without prior approval of Nepal Rastra Bank.

(रकम रु.)		
साधारण जगेडा कोष	रकम	रकम
शुरु रकम		३८६,७३७,४९८
कोषमा रकमान्तर		१६७,४८२,०७४
खुद मुनाफाको २०%	१६७,४८२,०७४	
अन्तिम रकम		५५४,२१९,५७२
Amount (In NPR)		
General Reserve	Amount	Amount
Opening		386,737,498
Transfer to Reserve		167,482,074
20% of Net Profit	167,482,074	
Closing		554,219,572

४.५.२ संचित मुनाफा

बैंकले यस वर्ष शेयर निष्काशन सम्बन्धित खर्चमा रु. ७०,४७८,३३१ खर्च गरेको छ । सो खर्च संचित मुनाफाबाट घटाईएको छ । यसैगरी यस वर्ष सामाजिक उत्तरदायित्व कार्यमा गरिएको खर्च वापत संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. ५,७००,००० संचित मुनाफामा रकमान्तर गरिएको छ ।

4.5.2 Retained Earning

The Bank has incurred Share issue related costs of NPR 70,478,331 in the current year. It is deducted from Retained earnings. Similarly, Rs. 5,700,000 incurred on CSR activities during the year has been transferred from Corporate Social Responsibility (CSR) Fund to the Retained Earnings.

(रकम रु.)

सूचित मुनाफा	रकम	रकम
शुरु रकम		१,२३४,३७९,५०२
कोषमा रकमान्तर		५९४,५४५,३२२
यस वर्षको खुद मुनाफा	८३७,४९०,३७२	
साधारण जगेडा कोषमा रकमान्तर	(१६७,४८२,०७४)	
संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रकमान्तर	(८,३७४,९०४)	
कर्मचारी तालिम कोषमा रकमान्तर	(२,२२९,९९४)	
शेयर निष्काशन सम्बन्धित खर्च	(७०,४७८,३३९)	
नियमकारी कोषबाट रकमान्तर	(९,४२७)	
संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रकमान्तर	५,७००,०००	
अन्तिम रकम		१,८२८,९९६,८२४

Amount (In NPR)

Retained Earning	Amount	Amount
Opening		1,234,371,502
Transfer to Reserve		594,545,322
Profit for the year	837,410,372	
Transfer to General Reserve	(167,482,074)	
Transfer to CSR Fund	(8,374,104)	
Transfer to Employee Training Fund	(2,229,114)	
Share Issue Expenses	(70,478,331)	
Transfer from Regulatory Reserve	(1,427)	
Transfer from CSR Fund	5,700,000	
Closing		1,828,916,824

४.५.३ संस्थागत सामाजिक उत्तरदायित्व कोष

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार रु. ८,३७४,९०४ संस्थागत सामाजिक उत्तर दायित्व कोषमा रकमान्तर गरिएको छ । बैंकले यस वर्ष सामाजिक उत्तरदायित्व कार्यमा रु. ५,७००,००० खर्च गरेको छ । यस कोषबाट बैंकले आगामी वर्षमा संचालक समितिको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व कार्यमा प्रयोग गर्न सक्नेछ ।

4.5.3 Corporate Social Responsibility (CSR) Fund

As per Nepal Rastra Bank directive, the Bank is required to create a fund for Corporate Social Responsibilities (CSR) related activities equivalent to one percent of the net profit. CSR Fund of NPR 8,374,104 has been created as per the NRB Directive. The Bank has expended NPR 5,700,000 in the CSR activities in current year. The fund so created shall be used for CSR activities of the Bank in the next fiscal year as per the directions of the Board.

(रकम रु.)

संस्थागत सामाजिक उत्तरदायित्व कोष	रकम	रकम
शुरु रकम		१२,९६७,२३०
कोषमा रकमान्तर		८,३७४,९०४
यस वर्षको खुद मुनाफा	८३७,४९०,३७२	
खुद मुनाफाको १%	८,३७४,९०४	
यस वर्ष सामाजिक उत्तरदायित्व कार्यमा गरिएको खर्च		(५,७००,०००)
अन्तिम रकम		१५,६४९,३३४

		Amount (In NPR)	
Corporate Social Responsibility Fund		Amount	Amount
Opening			12,967,230
Transfer to Fund			8,374,104
	Profit for the year	837,410,372	
	1% of Net Profit	8,374,104	
CSR Expense during the year			(5,700,000)
Closing			15,641,334

४.५.४ कर्मचारी तालिम कोष

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार बैंकले गत आ.व. को कर्मचारी खर्चको ३% रकम कर्मचारी तालिम तथा विकासमा खर्च गर्नुपर्नेछ । बैंकले यस वर्ष कर्मचारी तालिम तथा विकासमा रु. ५२,८३४ खर्च गरेको छ । निर्देशिका अनुसार रु. २,२२९,९९४ कर्मचारी तालिम कोषमा रकमान्तर गरिएको छ । यस कोषबाट बैंकले आगामी वर्षमा कर्मचारी तालिम तथा विकासमा प्रयोग गर्नेछ ।

4.5.4 Employee Training Fund

As per Nepal Rastra Bank directive, the Bank is required to spend three percent of staff cost incurred in previous year in the Training & Development of the staff. The Bank has incurred NPR 52,834 in staff training & development during the current year. Staff Training Fund of NPR 2,229,114 has been created as per the NRB Directive. The fund so created shall be used for training and development of staffs in the next fiscal year.

(रकम रु.)

कर्मचारी तालिम कोष	रकम	रकम
शुरु रकम		६९४,४६९
कोषमा रकमान्तर		२,२२९,९९४
	गत आ.व. को कर्मचारी खर्चको ३%	२,२८९,९८४
	यस वर्ष कर्मचारी तालिममा गरीएको खर्च	(५२,८३४)
अन्तिम रकम		२,९२३,५८३

		Amount (In NPR)	
Staff Training Fund		Amount	Amount
Opening			694,469
Transfer to Fund			2,229,114
	3% of PY Staff Expenses	2,281,948	
	Employee Training Expense during the year	(52,834)	
Closing			2,923,583

वित्तिय विवरणमा खुलासा गरिएको वैधानिक जगेडा तथा कोषहरु देहाय बमोजिम रहेका छन् :

(रकम रु.)

विवरण	३१ अषाढ २०७८	३१ अषाढ २०७७
वैधानिक जगेडा कोष		
साधारण जगेडा कोष	५५४,२९९,५७२	३८६,७३७,४९८
संस्थागत सामाजिक उत्तरदायित्व कोष	९५,६४९,३३४	९२,९६७,२३०
नियमनकारी कोष	५७,०७४	५५,६४७
कर्मचारी तालिम कोष	२,२९३,५८३	६९४,४६९
अन्य जगेडा कोषहरु		
अन्य जगेडा कोषहरु	९,८२८,९९६,८२४	९,२३४,३७९,५०२
जम्मा	२,४०९,७५८,३८७	९,६३४,८२६,३४६

The detail of statutory reserves included in Reserves disclosed in Statement of Financial Position is as below:

Amount (In NPR)

Particulars	31 Ashadh, 2078	31 Ashadh, 2077
Statutory reserve		
General reserve	554,219,572	386,737,498
Corporate Social Responsibility Fund	15,641,334	12,967,230
Regulatory reserve	57,074	55,647
Staff Training Fund	2,923,583	694,469
Non-statutory reserve		
Other reserve	1,828,916,824	1,234,371,502
Total	2,401,758,387	1,634,826,346

(रकम रु.)

आ.व.	पञ्च पनें त्याज	कर्जा नोवसानी त्यवस्थामा कमि	लगानी नोवसानी त्यवस्थामा कमि	गैह बैकिङ्ग सम्पती त्यवस्थामा कमि	स्थगन कर सम्पती	साख	Bargain Purchase मा लाग	बिमाङ्किय घाटा	OCI मा पहिचान गरिएको उचित मूल्य घाटा	अन्य	जम्मा
२०७४/७५	-	-	-	-	-	-	-	-	-	-	-
२०७५/७६	६७,४९०	-	-	-	-	-	-	-	-	-	६७,४९०
२०७६/७७	५५,६४७	-	-	-	-	-	-	-	-	-	५५,६४७
२०७७/७८	५७,०७४	-	-	-	-	-	-	-	-	-	५७,०७४
जम्मा	१८०,२११	-	-	-	-	-	-	-	-	-	१८०,२११

Amount (In NPR)

FY	Interest Receivable	Short Loan Loss Provision	Short provision for possible losses on Investment	Short provision on NBA	Deferred Tax Assets	Goodwill	Gain on Bargain Purchase	Actuarial loss Recognized	Fair value loss Recognized in OCI	Others	Total
2074/75	-	-	-	-	-	-	-	-	-	-	-
2075/76	67,490	-	-	-	-	-	-	-	-	-	67,490
2076/77	55,647	-	-	-	-	-	-	-	-	-	55,647
2077/78	57,074	-	-	-	-	-	-	-	-	-	57,074
Total	180,211	-	-	-	-	-	-	-	-	-	180,211

४.६ प्रति शेयर आम्दानी

४.६.१ आधारभूत प्रति शेयर आम्दानी

प्रति शेयर आम्दानी जसलाई कुल आम्दानी प्रति शेयर पनि भनिन्छ, बजार मुल्यांकन अनुपात हो, जसले बाकी शेयरको प्रति शेयर कमाएको आम्दानी पत्ता लगाउन सहयोग गर्दछ। अर्को शब्दमा, वर्षको अन्तिममा सबै नाफा वितरण गरेको खण्डमा प्रति शेयरले जति रकम पाइन्छ, त्यही नै प्रति शेयर आम्दानी हो। यो साधारण शेयरधनीको भागमा परेको प्रत्येक अवधिको नाफा वा नोक्सानलाई त्यस वर्षको औसत साधारण शेयर संख्याले भाग गरेर निकाल्ने गरिन्छ।

साधारण शेयरधनीको भागमा पर्ने मुनाफा बैंकको कुल कमाईबाट सबै खर्च, अग्राधिकार लाभांश, अग्राधिकार शेयर चुक्ता गर्दा आएको फरक र अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन गर्दा आएको रकम तथा यसका असरबाट आउने अन्य रकम घटाई गणना गरिन्छ।

4.6 Earnings Per Share

4.6.1 Basic Earnings Per Share

Earnings per share, also called net income per share, is a market prospect ratio that measures the amount of net income earned per share of stock outstanding. In other words, this is the amount of money each share of stock would receive if all of the profits were distributed to the outstanding shares at the end of the year. It is calculated by dividing profit or loss attributable to ordinary equity holders by the average number of ordinary shares outstanding during the period.

The earnings attributable to the ordinary equity holders consists of the earnings of the Bank after deduction of all expenses, tax expense and preference dividends, differences arising on the settlement of preference shares, and other similar effects of preference shares classified as equity.

आधारभूत प्रति शेयर आमदानी तल दिए बमोजिम साधारण शेयरधनीको भागमा पर्ने मुनाफा र बाँकी शेयरको औसत संख्या अनुसार गरिन्छ :

The calculation of basic earnings per share has been based on the profit attributable to ordinary shareholders and weighted average number of shares outstanding as tabulated below:

(रकम रु.)

विवरण	आ. व. २०७७/७८	आ. व. २०७६/७७
साधारण शेयरधनीलाई दिनु पर्ने नाफा रु.	८३७,४१०,३७२	८४७,१४५,१८५
साधारण शेयरको भारित औसत संख्या		
प्रस्तुत गरिएको	१५६,६०२,७४०	१२०,०००,०००
परिवर्तित	-	-
आधारभूत प्रति शेयर आमदानी रु.		
प्रस्तुत गरिएको	५.३५	७.०६
परिवर्तित	-	-

Amount (In NPR)

Particulars	FY 2077/78	FY 2076/77
Profit attributable to ordinary shareholders NPR	837,410,372	847,145,185
Weighted average number of ordinary shares		
Reported	156,602,740	120,000,000
Restated	-	-
Basic Earnings Per Share NPR		
Reported	5.35	7.06
Restated	-	-

४.६.२ घुलित (Diluted) प्रति शेयर आमदानी

घुलित शेयर त्यस्तो शेयर हो जुन भविष्यमा साधारण शेयरमा परिणत हुन सक्ने गरी व्यवस्था गरिएको जस्तै परिवर्तित ऋणपत्र वा यस्ता वित्तीय उपकरणलाई समायोजन गरी आउने साधारण शेयर संख्या हो । लगानीकर्ताहरूलाई बैंकको वित्तीय स्थितिको उचित अनुमान गर्न विशेष वित्तीय अंक सहित घुलित शेयरको बारेमा जानकारी गराइन्छ । हाल बैंकसग भविष्यमा साधारण शेयरमा परिणत हुने कुनै पनि वित्तीय उपकरण रहेको छैन ।

4.6.2 Diluted Earnings Per Share

Diluted shares are the shares that would be outstanding if all possible sources of conversion, such as convertible bonds and stock options, were exercised. Specific financial figures in terms of fully diluted shares outstanding are reported to allow investors to properly assess the Bank's financial situation. There are no dilutive shares during the year.

४.७ कोभिड संग सम्बन्धित तथा अन्य खुलासा:

विवरण	आ.व. २०७७/७८	
	ग्राहक संख्या	रकम
२०७८ भाद्र १५ सम्म प्राप्त २०७८ आषाढ मसान्त सम्मको अर्जित व्याज असल कर्जामा थप ०.३% नोक्सानी व्यवस्था		
निर्माणाधिन उद्योग/परियोजनालाई प्रवाह गरिएको कर्जामा :यतवतयचप्फ अवधि थप गरिएको		
५% कर्जा नोक्सानी व्यवस्था सहितका पुनरतालिकिकरण/पुनरसंरचना गरिएका कर्जा		
कोभिडबाट प्रभावित ऋणीलाई थप २०% चालु पूजा कर्जा		लागु नहुने
कोभिडबाट प्रभावित ऋणीलाई थप १०% आवधिक कर्जा		
५% कर्जा नोक्सानी व्यवस्था गरी कोभिडबाट प्रभावित ऋणीलाई दिएको थप २०% चालु पूजा कर्जा (कोभिड कर्जा) को भुक्तानी अवधि १ वर्ष थप गरिएको		
५% कर्जा नोक्सानी व्यवस्था गरी कोभिडबाट प्रभावित ऋणीलाई दिएको थप १०% आवधिक कर्जा (कोभिड कर्जा) को भुक्तानी अवधि १ वर्ष थप गरिएको		
ने. रा. बैंक निर्देशिका २ (४१) अनुसार कर्जाको साँवा तथा व्याजको भुक्तानी अवधि २ वर्ष सम्म थप गरिएको		

विवरण	आ.व. २०७७/७८	
	गाहक संख्या	रकम
पुनरकर्जा सुविधा		
व्यवसाय निरन्तरता कर्जा		लागु नहुने
सहुलियत कर्जा		

4.7 COVID related and other Disclosures

Particulars	During FY 2077/78	
	No. of Customers	Amount
Accrued Interest received after Ashad end, 2078 till 15 Bhadra, 2078		
Additional 0.3% Loan Loss Provision created on Pass Loan Portfolio		
Extension of moratorium period of Loan provided to Industry or Project under construction		
Restructured/Rescheduled Loan with 5% Loan Loss Provision		
Enhancement of Working Capital Loan by 20% to COVID affected Borrowers		Not applicable to the Bank
Enhancement of Term Loan by 10% to COVID affected Borrowers		
Expiry date of Additional 20% Working Capital Loan (Covid Loan) extended for upto 1 year with 5% Provisioning		
Expiry date of Additional 10% Term Loan (Covid Loan) extended for upto 1 year with 5% Provisioning		
Time extension provided for repayment of Principal & Interest for upto 2 years as per clause 41 of NRB Directives 2		

Particulars	During FY 2077/78	
	No. of Customers	Amount
Refinance Loan		
Business Continuity Loan		Not applicable to the Bank
Subsidized Loan		

४.८ एकिकृत वित्तीय विवरण तयार नगरिएका कम्पनीहरूको थप खुलासा

यस कम्पनीले कुनै अन्य सहायक कम्पनीमा लगानी गरेको छैन जसको नेपाल वित्तीय प्रतिवेदनमान अनुसार एकिकृत वित्तीय विवरण तयार गर्नुपर्ने हुन्छ, साथै कुनै पनि एशोसियेट्समा पनि लगानी गरेको छैन जसका वित्तीय विवरणका अंकहरू यस बैंकको वित्तीय विवरणमा समायोजन गर्नुपर्ने हुन्छ । बैंकले अन्य कुनै इक्विटीमा लगानी गरेको छैन ।

४.९ प्रतिवेदनको मिति पश्चात्का घटनाहरू

बैंकले प्रतिवेदनको मिति पश्चात्का घटनाहरूद्वारा वित्तीय विवरणमा पर्न सक्ने असर र वित्तीय विवरणमा समायोजन गर्नु पर्ने वा नपर्ने भन्ने निर्धारण गर्न अनुगमन गर्ने गरिएको छ । वित्तीय विवरणमा समायोजन गर्नुपर्ने घटनाहरूको असरलाई समायोजन गरी थप खुलासा गर्ने गरिएको छ र वित्तीय विवरणमा समायोजन गर्नपर्ने घटनाहरूको सम्भावित वित्तीय असर सहित नोटमा खुलासा गर्ने गरिएको छ । यस वर्ष १५ जुलाई २०२१ देखि वित्तीय विवरण स्वीकृत भएको मिति २० सेप्टेम्बर २०२१ सम्म वित्तीय विवरणमा असर पर्ने कुनै पनि सारभूत घटनाहरू घटेको छैन ।

4.8 Additional disclosures of Non-consolidated entities

The bank has no any investment in any entities which requires consolidation as per applicable NFRS nor any investment in associates which needs to be pooled in the financial statement of the bank. The bank has no other equity investment.

4.9 Events after the Reporting Date

The Bank monitors and assesses events that may have potential impact to qualify as adjusting and/or non-adjusting events after the end of the reporting period. All adjusting events are adjusted in the books with additional disclosures and non-adjusting material events are disclosed in the notes with possible financial impact, to the extent ascertainable. There are no material events that have occurred subsequent to 15 July, 2021 till the signing of this financial statement on 20 September, 2021.

लेखापरीक्षण नभएको वित्तीय नतिजाहरू (त्रैमासिक)

आ.व. २०७७/७८ को चौथो त्रैमासिकको अन्त्यमा

(रकम रु. हजारमा)

वित्तीय स्थिति विवरण	यस त्रैमासिक	यस अघिको त्रैमासिक	गत वर्षको समतुल्य त्रैमासिक
सम्पत्ती			
नगद तथा नगद सरह	६००,२८०	१५६,७५१	४,३८०,८८८
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	१,८७९,९६८	५२,२१९	९,१२८
बैंक तथा वित्तीय संस्थामा Placements	१८,२८३,४७६	१९,६६८,७७६	८,७८४,८२४
कर्जा तथा सापटी	२,२७३,१५२	२,१९५,६३८	५७४,३५६
धितोपत्रहरूमा लगानी	१,२८६,७४६	८७९,५१५	१२३,८९३
सहायक तथा एसोशियट कम्पनीमा लगानी	-	-	-
जायजेषा तथा उपकरण	८१,७६२	६४,८४२	७३,२८८
साख तथा अमूर्त सम्पत्ती	७,३६१	८,००२	१०,८२९
अन्य सम्पत्तीहरू	१०,८५८	१२,२६१	११,२२२
कुल सम्पत्ती	२४,४२३,६०३	२३,०३८,००४	१३,९६८,४२८
पूँजी तथा दायित्व			
चुक्ता पूँजी	२०,०००,०००	२०,०००,०००	१२,०००,०००
जगेडा तथा कोषहरू	२,४००,७८१	२,१५३,६३७	१,६३४,८२६
निक्षेप	३०१,६४०	३०९,४६५	२५०,०२०
सापटी	१,६००,०००	४९०,०००	-
ऋणपत्र जारी	-	-	-
अन्य दायित्वहरू तथा व्यवस्था	१२१,१८२	८४,९०२	८३,५८२
कुल पूँजी तथा दायित्व	२४,४२३,६०३	२३,०३८,००४	१३,९६८,४२८

Unaudited Financial Results (Quarterly)

4th Quarter ended of Financial Year 2020-21

(NPR in '000')

STATEMENT OF FINANCIAL POSITION	THIS QUARTER ENDING	PREVIOUS QUARTER ENDING	CORRESPONDING PREVIOUS QUARTER ENDING
Assets			
Cash and Cash Equivalent	600,280	156,751	4,380,888
Due from NRB	1,879,968	52,219	9,128
Placements with BFIs	18,283,476	19,668,776	8,784,824
Loan and Advances	2,273,152	2,195,638	574,356
Investments Securities	1,286,746	879,515	123,893
Investment in Subsidiaries and Associates	-	-	-
Property and Equipment	81,762	64,842	73,288
Goodwill and intangible Assets	7,361	8,002	10,829
Other Assets	10,858	12,261	11,222
Total Assets	24,423,603	23,038,004	13,968,428
Capital and Liabilities			
Paid up Capital	20,000,000	20,000,000	12,000,000
Reserves and surplus	2,400,781	2,153,637	1,634,826
Deposits	301,640	309,465	250,020
Borrowings	1,600,000	490,000	-
Bond and Debenture	-	-	-
Other liabilities and provisions	121,182	84,902	83,582
Total Capital and Liabilities	24,423,603	23,038,004	13,968,428

क्रमशः लेखापरीक्षण नभएको वित्तीय नतिजाहरु (त्रैमासिक)

(रकम रु. हजारमा)

नाफा वा नोक्सान विवरण	यस त्रैमासिक	यस अघिको त्रैमासिक	गत वर्षको सम्बन्धित त्रैमासिक
ब्याज आम्दानी	१,३६०,६००	९५३,७९९	१,२५३,६८३
ब्याज खर्च	२७,०६४	१८,५७४	२३,०१८
खुद ब्याज आम्दानी	१,३३३,५३६	९३५,२२५	१,२३०,६६५
शुल्क तथा कमिशन आम्दानी	१,९७६	१,९७६	४००
शुल्क तथा कमिशन खर्च	४२	-	२६
खुद शुल्क तथा कमिशन आम्दानी	१,९३४	१,९७६	३७४
अन्य संचालन आम्दानी	-	-	-
कुल संचालन आम्दानी	१,३३५,४७०	९३७,२०१	१,२३१,०३९
कर्जा तथा अन्य सम्पत्तीमा नोक्सानी व्यवस्था/ (फिर्ता)	१६,८२४	१६,०१०	४,९५२
खुद संचालन आम्दानी	१,३१८,६४६	९२१,१९१	१,२२६,०८७
कर्मचारी खर्च	८१,२०६	५५,१७९	७९,९१३
अन्य संचालन खर्च	४८,५१४	३०,४७३	४४,४७६
संचालन मूनाफा	१,१८८,९२६	८३५,५३९	१,१०१,६९८
गैर संचालन आम्दानी/ (खर्च)	७,४२६	७,४२९	१०८,५२१
आयकर अघिको मूनाफा	१,१९६,३५२	८४२,९६०	१,२१०,२१९
आयकर खर्च	३५९,९२०	२५३,६७१	३६३,०७३
खुद नाफा / (नोक्सान)	८३६,४३२	५८९,२८९	८४७,१४६
अन्य विस्तृत आम्दानी	-	-	-
खुद विस्तृत आम्दानी	८३६,४३२	५८९,२८९	८४७,१४६
वितरण योग्य मूनाफा			
नाफा वा नोक्सान विवरण अनुसार खुद मूनाफा वा (नोक्सान)	८३६,४३२	५८९,२८९	८४७,१४६
नियमनकारी समायोजन	(१७७,८८०)	(१२६,०३३)	(२३७,३५४)
नियमनकारी समायोजन पछिको स्वतन्त्र नाफा वा (नोक्सान)	६५८,५५२	४६३,२५६	६०९,७९२
सूचकांकहरु			
जोखिम भारित सम्पत्तीमा पूजी कोषको प्रयाप्तता	३०५.५३%	२९६.१९%	३२३.९७%
निष्क्रिय कर्जा/ कुल कर्जा (ने.रा.बैं. को निर्देशन अनुसार)	-	-	-
कुल नोक्सानी व्यवस्था/ कुल निष्क्रिय कर्जा (ने.रा.बैं. को निर्देशन अनुसार)	-	-	-
कोषको लागत	९.४०%	९.४०%	९.४०%
कुल कर्जा / निक्षेप तथा प्राथमिक पूजी (ने.रा.बैं. को निर्देशन अनुसार)	९.६३%	९.३७%	३.५४%
आधार ब्याजदर	-	-	-
आधारभूत प्रति शेयर आम्दानी	५.३५	५.०२	७.०६
घुलित प्रति शेयर आम्दानी	५.३५	५.०२	७.०६

contd... Unaudited Financial Results (Quarterly)

(NPR in '000')

STATEMENT OF PROFIT OR LOSS	UP TO THIS QUARTER	UP TO PREVIOUS QUARTER	UP TO CORRESPONDING PREVIOUS YEAR QUARTER
Interest income	1,360,600	953,799	1,253,683
Interest expense	27,064	18,574	23,018
Net interest income	1,333,536	935,225	1,230,665
Fee and commission income	1,976	1,976	400
Fee and commission expense	42	-	26
Net fee and commission income	1,934	1,976	374
Other operating income	-	-	-
Total operating income	1,335,470	937,201	1,231,039
Impairment charge/(reversal) for loans and other losses	16,824	16,010	4,952
Net operating income	1,318,646	921,191	1,226,087
Personnel expenses	81,206	55,179	79,913
Other operating expenses	48,514	30,473	44,476
Operating profit	1,188,926	835,539	1,101,698
Non operating income/expense	7,426	7,421	108,521
Profit before tax	1,196,352	842,960	1,210,219
Income tax	359,920	253,671	363,073
Profit /(loss) for the period	836,432	589,289	847,146
Other comprehensive income	-	-	-
Total comprehensive income	836,432	589,289	847,146
Distributable Profit			
Net profit/(loss) as per profit or loss	836,432	589,289	847,146
Add/Less: Regulatory adjustment as per NRB Directive	(177,880)	(126,033)	(237,354)
Free profit/(loss) after regulatory adjustments	658,552	463,256	609,792
Ratios			
Capital fund to RWA	305.53%	296.19%	323.97%
Non performing loan (NPL) to Total loan (As per NRB Directive)	-	-	-
Total loan loss provision to Total NPL (As per NRB Directive)	-	-	-
Cost of Funds	9.40%	9.40%	9.40%
Credit to Deposit Ratio (As per NRB Directive)	9.63%	9.37%	3.54%
Base Rate	-	-	-
Basic Earning Per Share	5.34	5.02	7.06
Diluted Earning Per Share	5.34	5.02	7.06

आ.व. २०७७/७८ को लेखापरीक्षण भएको र नभएको वित्तीय विवरणको तुलनात्मक विवरण

(रकम रु. हजारमा)

वित्तीय स्थिति विवरण	लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसार	लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार	फरक		फरकको कारण
			रकम	प्रतिशत	
सम्पत्ति					
नगद तथा नगद सरह	६००,२८०	६००,२८०	-		
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	१,८७९,९६८	१,८७९,९६८	-		
बैंक तथा वित्तीय संस्थामा Placements	१८,२८३,४७६	१८,२८३,४७६	-		
कर्जा तथा सापटी	२,२७३,१५२	२,२७५,५२९	२,३७७	०.१%	Amortization मा वृद्धिले गर्दा
धितोपत्रहरूमा लगानी	१,२८६,७४६	१,२८६,७४६	-		
सहायक तथा एसोशियेट कम्पनीमा लगानी	-	-	-		
जायज तथा उपकरण	८१,७६२	८१,७६२	-		
साख तथा अदृश्य सम्पत्ति	७,३६१	७,३६१	-		
अन्य सम्पत्तिहरू	१०,८५८	८,४८१	(२,३७७)	-२२%	
कुल सम्पत्ति	२४,४२३,६०३	२४,४२३,६०३	-	-	
पूँजी तथा दायित्व					
शेयर पूँजी	२०,०००,०००	२०,०००,०००	-	०%	
जगेडा तथा कोषहरू	२,४००,७८१	२,४०१,७५८	९८	०%	खुद नाफाको वृद्धिले गर्दा
नक्षेप	३०१,६४०	३०१,६४०	-	०%	
सापटी	१,६००,०००	१,६००,०००	-		
ऋणपत्र जारी	-	-	-		
अन्य दायित्व तथा व्यवस्था	१२१,१८३	१२०,२०५	(९८८)	-१%	व्यवस्थामा कमिले गर्दा
कुल पूँजी तथा दायित्व	२४,४२३,६०३	२४,४२३,६०३	०	०%	

नाफा वा नोक्सान विवरण	लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसार	लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार	फरक		फरकको कारण
			रकम	प्रतिशत	
ब्याज आम्दानी	१,३६०,६००	१,३६२,९७३	२,३७४	०%	ब्याज आम्दानीमा वृद्धिले गर्दा
ब्याज खर्च	२७,०६४	२७,०६४	-		
खुद ब्याज आम्दानी	१,३३३,५३६	१,३३५,९०९	२,३७४	०%	
शुल्क तथा कमिशन आम्दानी	१,९७६	१,९७६	-		
शुल्क तथा कमिशन खर्च	४२	४२	-		
खुद शुल्क तथा कमिशन आम्दानी	१,९३४	१,९३४	-	-	
अन्य संचालन आम्दानी	-	-	-		
कुल संचालन आम्दानी	१,३३५,४७०	१,३३७,८४४	२,३७४	-	
कर्जा तथा अन्य सम्पत्तिमा नोक्सानी व्यवस्था / (फिर्ता)	१६,८२४	१६,८२४	-		
खुद संचालन आम्दानी	१,३१८,६४६	१,३२१,०२०	२,३७४	-	
कर्मचारी खर्च	८१,२०६	८३,७८२	२,५७६	३%	बोनस व्यवस्थाको वृद्धिले गर्दा
अन्य संचालन खर्च	४८,५१४	४६,९१४	(१,६००)	-३%	व्यवस्थामा कमिले गर्दा
संचालन मूनाफा	१,१८८,९२६	१,१९०,३२३	१,३९७	०.१%	
गैर संचालन आम्दानी / (खर्च)	७,४२६	७,४२६	-		
आयकर अघिको मूनाफा	१,१९६,३५२	१,१९७,७४९	१,३९७	०.१%	
आयकर खर्च	३५९,९२०	३६०,३३९	४१९	०.१%	आयमा वृद्धिले गर्दा
खुद नाफा / (नोक्सान)	८३६,४३२	८३७,४१०	९७९	०.१%	
अन्य विस्तृत आम्दानी	-	-	-		
खुद विस्तृत आम्दानी	८३६,४३२	८३७,४१०	९७९	०.१%	
वितरण योग्य मूनाफा					
नाफा वा नोक्सान विवरण अनुसार खुद मूनाफा वा (नोक्सान)	८३६,४३२	८३७,४१०	९७९	०.१%	
नियमनकारी समायोजन	(१७७,८८०)	(१७८,०८७)	(२०७)	०.१%	आयमा वृद्धिले गर्दा
नियमनकारी समायोजन पछिको नाफा वा (नोक्सान)	६५८,५५२	६५९,३२३	७७१	०.१%	

COMPARISON OF UNAUDITED AND AUDITED FINANCIAL STATEMENTS

As of FY 2020-2021

(NPR in '000')

STATEMENT OF FINANCIAL POSITION	AS PER UNAUDITED FINANCIAL STATEMENTS	AS PER AUDITED FINANCIAL STATEMENTS	VARIANCE		REASONS FOR VARIANCE
			IN AMOUNT	IN %	
Assets					
Cash and cash equivalent	600,280	600,280	-		
Due from NRB	1,879,968	1,879,968	-		
Placements with BFIs	18,283,476	18,283,476	-		
Loan and advances	2,273,152	2,275,529	2,377	0.1%	Due to increase in amortization
Investments Securities	1,286,746	1,286,746	-		
Investment in subsidiaries and associates	-	-	-		
Property & equipment	81,762	81,762	-		
Goodwill and intangible assets	7,361	7,361	-		
Other assets	10,858	8,481	(2,377)	-22%	Due to increase in amortization
Total Assets	24,423,603	24,423,603	0	0%	-
Capital and Liabilities					
Paid up Capital	20,000,000	20,000,000	-	0%	
Reserves and surplus expenses	2,400,781	2,401,758	978	0%	Due to decrease in Provision for
Deposits	301,640	301,640	-	0%	
Borrowings	1,600,000	1,600,000	-		
Bond and Debenture	-	-	-		
Other liabilities and provisions	121,183	120,205	(978)	-1%	Due to decrease in Provision
Total Capital and Liabilities	24,423,603	24,423,603	0	0%	-

STATEMENT OF PROFIT OR LOSS	AS PER UNAUDITED FINANCIAL STATEMENTS	AS PER AUDITED FINANCIAL STATEMENTS	VARIANCE		REASONS FOR VARIANCE
			IN AMOUNT	IN %	
Interest income	1,360,600	1,362,973	2,374	0%	Due to increase in interest income
Interest expense	27,064	27,064	-		
Net interest income	1,333,536	1,335,909	2,374	0%	-
Fee and commission income	1,976	1,976	-		
Fee and commission expense	42	42	-		
Net fee and commission income	1,934	1,934	-	-	-
Other operating income	-	-	-		
Total operating income	1,335,470	1,337,844	2,374	-	-
Impairment charge/(reversal) for loans and other losses	16,824	16,824	-		
Net operating income	1,318,646	1,321,020	2,374	-	-
Personnel expenses	81,206	83,782	2,577	3%	Due to increase in bonus provision
Other operating expenses	48,514	46,914	(1,600)	-3%	Due to decrease in provision for
Operating profit	1,188,926	1,190,323	1,397	0.1%	
Non operating income/expense	7,426	7,426	-		
Profit before tax	1,196,352	1,197,749	1,397	0.1%	
Income tax	359,920	360,339	419	0.1%	Due to increase in profit
Profit /(loss) for the period	836,432	837,410	979	0.1%	-
Other comprehensive income	-	-	-		
Total comprehensive income	836,432	837,410	979	0.1%	-
Distributable Profit					
Net profit/(loss) as per profit or loss	836,432	837,410	979	0.1%	-
Add/Less: Regulatory adjustment as per NRB Directive	(177,880)	(178,087)	(207)	0.1%	Due to increase in profit
Free profit/(loss) after regulatory adjustments	658,552	659,324	771	0.1%	

आ.व. २०७७/७८ को लेखापरीक्षण भएको र वितरणपत्रको प्रक्षेपित वित्तीय वितरणको तुलनात्मक वितरण

(रकम रु. हजारमा)

वित्तीय स्थिति वितरण	वितरणपत्रको प्रक्षेपित वित्तीय वितरण अनुसार	लेखापरीक्षण भएको वित्तीय वितरण अनुसार	फरक		फरकको कारण
			रकम	प्रतिशत	
सम्पत्ती					
नगद तथा नगद सरह	१६,१७०	६००,२८०	५८४,१०९	३६१२%	३ महिना परिपक्वता रहेको Placements ले गर्दा
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात बैंक तथा वित्तीय संस्थामा Placements	१२,०००	१,८७९,९६८	१,८६७,९६८	१५५६६%	कोषको आवश्यकताले गर्दा
कर्जा तथा सापटी	४,४७४,२७०	१८,२८३,४७६	१३,८०९,२०६	३०९%	कर्जा प्रवाह पश्चात्को कोषको लगानीले गर्दा
धितोपत्रहरूमा लगानी	१८,०१२,२२१	२,२७५,५२९	(१५,७३६,६९२)	-८७%	कर्जा प्रवाहमा कमीले गर्दा
सहायक तथा एसोशियट कम्पनीमा लगानी	७७२,७००	१,२८६,७४६	५१४,०४६	६७%	लगानीमा वृद्धिले गर्दा
जायज तथा उपकरण	-	-	-	-	
साख तथा अदृश्य सम्पत्ती	६१,२१६	८१,७६२	२०,५४७	३४	थप सम्पत्तीले गर्दा
अन्य सम्पत्तीहरू	८,३५२	७,३६१	(९९१)	-१२%	हासकट्टीमा फरकले गर्दा
कुल सम्पत्ती	१७,६१३	८,४८२	(९,१३१)	-५२%	अन्य सम्पत्तीमा कमीले गर्दा
कुल सम्पत्ती	२३,३७४,५४२	२४,४२३,६०२	१,०४९,०६०	४%	
पूँजी तथा दायित्व					
शेयर पुँजी	२०,०००,०००	२०,०००,०००	-	-	
जगेडा तथा कोषहरू	२,२९९,३४५	२,४०१,७५८	१०२,४१३	४%	खुद नाफामा वृद्धिले गर्दा
नक्षेप	१,०००,०००	३०१,६४०	(६९८,३६०)	-७०%	नक्षेप संकलनमा कमीले गर्दा
सापटी	-	१,६००,०००	१,६००,०००	१००%	
ऋणपत्र जारी	-	-	-	-	
अन्य दायित्व तथा व्यवस्था	७५,१९७	१२०,२०४	४५,००७	६०%	अन्य दायित्वमा वृद्धिले गर्दा
कुल पूँजी तथा दायित्व	२३,३७४,५४२	२४,४२३,६०२	१,०४९,०६०	४%	
नाफा वा नोक्सान वितरण					
ब्याज आम्दानी	१,३५५,४४६	१,३६२,९७३	७,५२७	०.६%	ब्याज आम्दानीमा वृद्धिले गर्दा
ब्याज खर्च	६६,८८५	२७,०६४	(३९,८२१)	-६०%	नक्षेप संकलनमा कमीले गर्दा
खुद ब्याज आम्दानी	१,२८८,५६१	१,३३५,९०९	४७,३४८	४%	
शुल्क तथा कमिशन आम्दानी	३५,८४१	१,९७६	(३३,८६४)	-९४.५%	शुल्कमा निहित कारोबारमा कमीले गर्दा
शुल्क तथा कमिशन खर्च	-	४२	४२	१००%	
खुद शुल्क तथा कमिशन आम्दानी	३५,८४१	१,९३४	(३३,९०६)	-९५%	
अन्य संचालन आम्दानी	६,३३३	-	(६,३३३)	-१००%	
कुल संचालन आम्दानी	१,३३०,७३५	१,३३७,८४४	७,१०८	०.५%	
कर्जा तथा अन्य सम्पत्तीमा नोक्सानी व्यवस्था/(फिर्ता)	१७५,०४८	१६,८२४	(१५८,२२४)	-९०%	कर्जा प्रवाहमा कमीले गर्दा
खुद संचालन आम्दानी	१,१५५,६८७	१,३२१,०२०	१६५,३३३	१४%	
कर्मचारी खर्च	७०,५२५	८३,७८२	१३,२५८	१९%	बोनस व्यवस्थामा वृद्धिले गर्दा
अन्य संचालन खर्च	४५,९२४	४६,९१४	९९१	२%	संचालन खर्चमा वृद्धिले गर्दा
संचालन मुनाफा	१,०३९,२३९	१,१९०,३२३	१५१,०८४	१५%	
गैर संचालन आम्दानी/(खर्च)	-	७,४२६	७,४२६	१००%	
आयकर अघिको मुनाफा	१,०३९,२३९	१,१९७,७४९	१५८,५१०	१५%	
आयकर खर्च	३१४,०२०	३६०,३३९	४६,३१८	१५%	मुनाफामा वृद्धिले गर्दा
खुद नाफा/(नोक्सान)	७२५,२१९	८३७,४१०	११२,१९२	१५%	
अन्य विस्तृत आम्दानी	-	-	-	-	
खुद विस्तृत आम्दानी	७२५,२१९	८३७,४१०	११२,१९२	१५%	
वितरणयोग्य मुनाफा					
नाफा वा नोक्सान वितरण अनुसार खुद नाफा वा (नोक्सान)	७२५,२१९	८३७,४१०	११२,१९२	१५%	
नियमनकारी समायोजन	(१५४,५७८)	(१७८,०८७)	(२३,५०९)	१५%	नाफामा वृद्धिले गर्दा
नियमनकारी समायोजन पछिको नाफा वा (नोक्सान)	५७०,६४१	६५९,३२४	८८,६८३	१६%	

COMPARISON OF PROJECTED FINANCIAL STATEMENTS IN PROSPECTUS AND AUDITED FINANCIAL STATEMENTS

As of FY 2020-2021

(NPR in '000')

STATEMENT OF FINANCIAL POSITION	AS PER PROJECTED FINANCIAL STATEMENTS	AS PER AUDITED FINANCIAL STATEMENTS	VARIANCE		REASONS FOR VARIANCE
			IN AMOUNT	IN %	
Assets					
Cash and cash equivalent	16,170	600,280	584,109	3612%	Due to Placements with original maturity upto 3 months
Due from NRB	12,000	1,879,968	1,867,968	15566%	Due to funding requirement
Placements with BFIs	4,474,270	18,283,476	13,809,206	309%	Due to Placement of funds with BFIs remaining after loan disbursement
Loan and advances	18,012,221	2,275,529	(15,736,692)	-87%	Due to decrease in Loan disbursement
Investments Securities	772,700	1,286,746	514,046	67%	Due to increase in Investments
Investment in subsidiaries and associates	-	-	-	-	
Property & equipment	61,216	81,762	20,547	34%	Due to addition in assets
Goodwill and intangible assets	8,352	7,361	(991)	-12%	Due to difference in depreciation
Other assets	17,613	8,482	(9,131)	-52%	Due to decrease in other assets
Total Assets	23,374,542	24,423,602	1,049,060	4%	
Capital and Liabilities					
Paid up Capital	20,000,000	20,000,000	-	-	
Reserves and surplus	2,299,345	2,401,758	102,413	4%	Due to increase in Profit for the period
Deposits	1,000,000	301,640	(698,360)	-70%	Due to decrease in deposit mobilization
Borrowings	-	1,600,000	1,600,000	100%	Due to Inter-bank Borrowing
Bond and Debenture	-	-	-	-	
Other liabilities and provisions	75,197	120,204	45,007	60%	Due to increase in other liability
Total Capital and Liabilities	23,374,542	24,423,602	1,049,060	4%	-

STATEMENT OF PROFIT OR LOSS	AS PER PROJECTED FINANCIAL STATEMENTS	AS PER AUDITED FINANCIAL STATEMENTS	VARIANCE		REASONS FOR VARIANCE
			IN AMOUNT	IN %	
Interest income	1,355,446	1,362,973	7,527	0.6%	Due to increase in interest income
Interest expense	66,885	27,064	(39,821)	-60%	Due to decrease in Deposit mobilization
Net interest income	1,288,561	1,335,909	47,348	4%	-
Fee and commission income	35,841	1,976	(33,864)	-94.5%	Due to decrease in fee based transactions
Fee and commission expense	-	42	42	100%	Due to increase in expenses
Net fee and commission income	35,841	1,934	(33,906)	-95%	-
Other operating income	6,333	-	(6,333)	-100%	Due to decrease in expenses
Total operating income	1,330,735	1,337,844	7,108	0.5%	-
Impairment charge/(reversal) for loans and other losses	175,048	16,824	(158,224)	-90%	Due to decrease in Loans & Advances
Net operating income	1,155,687	1,321,020	165,333	14%	-
Personnel expenses	70,525	83,782	13,258	19%	Due to increase in bonus provision
Other operating expenses	45,924	46,914	991	2%	Due to increase in operating expenses
Operating profit	1,039,239	1,190,323	151,084	15%	
Non operating income/expense	-	7,426	7,426	100%	Due to increase in income
Profit before tax	1,039,239	1,197,749	158,510	15%	
Income tax	314,020	360,339	46,318	15%	Due to increase in profit
Profit /(loss) for the period	725,219	837,410	112,192	15%	-
Other comprehensive income	-	-	-	-	
Total comprehensive income	725,219	837,410	112,192	15%	-
Distributable Profit					
Net profit/(loss) as per profit or loss	725,219	837,410	112,192	15%	-
Add/Less: Regulatory adjustment as per NRB Directive	(154,578)	(178,087)	(23,509)	15%	Due to increase in Profit
Free profit/(loss) after regulatory adjustments	570,641	659,324	88,683	16%	

प्रमुख सूचकाङ्कहरू

	विवरण	सूचकाङ्क	आ.व.				
			२०७३/७४	२०७४/७५	२०७५/७६	२०७६/७७	२०७७/७८
१.	खुद नाफा / कुल आम्दानी	प्रतिशत			५८.९९%	६२.९८%	६९.९९%
२.	प्रति शेयर आम्दानी (NAS २६ अनुसार)	रु.			६.९०	७.०६	५.३५
३.	प्रति शेयर बजार मूल्य	रु.			९००	९००	४९२
४.	मूल्य आम्दानी अनुपात	अनुपात			९६.३९	९४.९७	९२.०९
५.	शेयर पूजीमा लाभांश (बोनस सहित)	प्रतिशत			-	-	-
६.	शेयर पूजीमा नगद लाभांश	प्रतिशत			-	-	-
७.	ब्याज आम्दानी / कर्जा तथा सापटी	प्रतिशत			-	४.९३%	६.४८%
८.	कर्मचारी खर्च / कुल सञ्चालन खर्च	प्रतिशत			६९.७६%	६३.९०%	५९.८३%
९.	ब्याज खर्च / कुल निक्षेप तथा सापटी	प्रतिशत			९.९८%	९.२९%	२.५२%
१०.	सटही घटबढ आम्दानी / कुल आम्दानी	प्रतिशत			-	-	-
११.	कुल खर्च/ आम्दानी अनुपात	प्रतिशत			९५.८०%	९९.९९%	९२.७२%
१२.	कर्मचारी बोनस/ कुल कर्मचारी खर्च	प्रतिशत			७२.३६%	४.८२%	९६.६९%
१३.	प्रति व्यक्त कर्मचारी खर्च	रु.			९,९९३,९३६	२,६२२,९२९	२,४०९,०७२
१४.	खुद नाफा / कर्मचारी	रु.			९९,६८४,४२०	२९,२९९,९०३	२८,८७६,२२०
१५.	कुल कर्जा / निक्षेप	प्रतिशत			-	९९८%	९.६३%
१६.	कुल सञ्चालन खर्च/ कुल सम्पत्ति	प्रतिशत			०.५०%	०.८६%	०.६९%
१७.	जोखिम भारित सम्पत्तिमा पूजी कोषको पर्याप्तता						
	प्राथमिक पूजी	प्रतिशत			४२९.८४%	३२३.८५%	३०५.२६%
	कुल पूजी कोष	प्रतिशत			४२९.८४%	३२३.९७%	३०५.५५%
१८.	तरलता (CRR)	प्रतिशत			२.९०%	३.६५%	६२३.२५%
१९.	खुद नाफा / कर्जा तथा सापटी	प्रतिशत			-	-	-
२०.	कुल निष्क्रिय कर्जा/ कुल कर्जा	अनुपात			-	-	-
२१.	खुद निष्क्रिय कर्जा/ कुल कर्जा	अनुपात			-	-	-
२२.	भारित औसत ब्याजदर अन्तर	प्रतिशत			-	-	-
२३.	सम्पत्तिमा प्रतिफल	प्रतिशत			५.०९%	६.०६%	४.३६%
२४.	इक्वीटीमा प्रतिफल	प्रतिशत			५.२३%	६.२९%	४.६५%
२५.	कितावी नेटवर्थ प्रतिशेयर	रु.			९०६.५७	९९३.६२	९९२.०९
२६.	कुल शेयर	संख्या			९२०,०००,०००	९२०,०००,०००	२००,०००,०००
२७.	कुल कर्मचारी	संख्या			३४	२९	२९

KEY INDICATORS

PARTICULARS	INDICATORS	FY 2016-17	FY 2017-18	FY 2018-19	FY 2019-20	FY 2020-21
1. Net Profit/Gross Income	Percent			58.91%	62.18%	61.11%
2. Earnings Per Share (as per NAS 26)	NPR			6.10	7.06	5.35
3. Market Value Per Share	NPR			100	100	492
4. Price Earning Ratio	Ratio			16.39	14.17	92.01
5. Dividend (including bonus) on Share Capital	Percent			-	-	-
6. Cash Dividend on Share Capital	Percent			-	-	-
7. Interest Income/Loans and Advances & Investment	Percent			-	4.93%	6.48%
8. Staff Expenses/Total Operating Expenses	Percent			61.76%	63.10%	59.83%
9. Interest Expenses/Total Deposits and Borrowings	Percent			9.21%	9.21%	2.52%
10. Exchange Gain/Total Income	Percent			-	-	-
11. Total Cost/Total Revenue	Percent			15.80%	11.19%	12.72%
12. Staff Bonus/Total Staff Expenses	Percent			72.36%	4.82%	16.61%
13. Staff Cost Per Employee	NPR			1,193,936	2,622,929	2,409,072
14. Net Profit Per Employee	NPR			19,684,420	29,211,903	28,876,220
15. Total Credit/Deposits (CCD)	Percent			-	3.54%	9.63%
16. Total Operating Expenses/Total Assets	Percent			0.50%	0.86%	0.61%
17. Capital Adequacy (On Risk Weighted Assets)						
Core Capital	Percent			421.84%	323.85%	305.26%
Total Capital Fund	Percent			421.84%	323.97%	305.55%
18. Liquidity (CRR)	Percent			2.90%	3.65%	623.25%
19. Net Profit / Total Loan	Multiple			-	-	-
20. Gross Non-Performing Credit/Total Credit	Ratio			-	-	-
21. Net Non-Performing Credit/Total Credit	Ratio			-	-	-
22. Weighted Average Interest Rate Spread	Percent			-	-	-
23. Return on Total Assets	Percent			5.09%	6.06%	4.36%
24. Return on Equity	Percent			5.23%	6.21%	4.65%
25. Book Net Worth	NPR			106.57	113.62	112.01
26. Number of Shares	No.			120,000,000	120,000,000	200,000,000
27. Number of Staff	No.			34	29	29



www.nifrabank.com



Krishna Tower, New Baneshwor, Kathmandu
Phone : 01-4784197 / 01-4780203
Email : info@nifrabank.com